



महालेखापरीक्षकको  
वार्षिक प्रतिवेदन  
२०७९  
दुहवी नगरपालिका  
सुनसरी



महालेखापरीक्षकको कार्यालय  
काठमाडौं, नेपाल

## **दूरदृष्टि (Vision)**

जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन गर्ने विश्वसनीय संस्था हुने ।

(Be Credible Institution in Promoting Accountability, Transparency and Integrity)

## **गन्तव्य (Mission)**

देशमा स्वतन्त्र एवं गुणस्तरीय लेखापरीक्षण सेवा प्रदान गर्ने ।

(Provide Independent and Quality Audit Service to the Nation)

## **मूल्य मान्यता (Core Values)**

स्वतन्त्रता	(Independence)
निष्ठा	(Integrity)
पारदर्शिता	(Transparency)
जवाफदेहिता	(Accountability)
व्यावसायिकता	(Professionalism)

## महालेखापरीक्षकको भनाइ

नेपालको संविधानको धारा २४१ मा संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयको लेखा कानूनबमोजिम नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यसमेतको विचार गरी महालेखापरीक्षकबाट लेखापरीक्षण हुने व्यवस्था छ । लेखापरीक्षण ऐन, २०७५ को दफा २०(२) मा महालेखापरीक्षकले प्रत्येक स्थानीय तहको लेखापरीक्षण सम्पन्न गरी अलग अलग प्रतिवेदन जारी गर्न सक्ने व्यवस्था छ । उल्लिखित संवैधानिक तथा कानुनी व्यवस्था एंव नेपाल सरकारी लेखापरीक्षणमान, वित्तीय लेखापरीक्षण मार्गदर्शन, स्थानीय तह लेखापरीक्षण निर्देशिका, महालेखापरीक्षकको वार्षिक लेखापरीक्षण योजना र स्थानीय तहसँग सम्बन्धित ऐन, नियमको आधारमा यस स्थानीय तहको २०७७/७८ को आर्थिक कारोबारको लेखापरीक्षण सम्पन्न गरी यो प्रतिवेदन जारी गरिएको छ ।



स्रोत साधनको प्राप्ति र परिचालन सम्बन्धमा नियमितता, मितव्ययिता, कार्यदक्षता र प्रभावकारिताका पक्षबाट विश्लेषण गरी वित्तीय व्यवस्थापनमा सुधारका लागि सुझाव प्रदान गर्नु तथा सुशासन प्रवर्द्धनमा टेवा पुऱ्याउनु लेखापरीक्षणको उद्देश्य रहेको छ । लेखापरीक्षणमा वित्तीय विवरणको शुद्धता, प्रचलित कानूनको पालना, बजेट तथा योजना तर्जुमा, कार्यक्रम कार्यान्वयन, खरिद व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण र उपयोग, जवाफदेहिता एवं पारदर्शिता, सेवा प्रवाहलगायतका विषयहरूको मूल्याङ्कन गरिएको छ ।

लेखापरीक्षणमा मूलतः आन्तरिक आय र राजस्व बाँडफाँटको प्रक्षेपण तथा स्रोत व्यवस्थापन, आय सङ्कलन, राजस्व छुट, बजेट अनुशासन, वर्षान्तको खर्च, खरिद व्यवस्थापन, अनुत्पादक तथा वितरणमुखी खर्च, योजना प्राथमिकीकरण, आयोजना छनोट, उपभोक्ता समितिबाट भएका निर्माण कार्य, दीर्घकालीन विकासका खाका तर्जुमालगायतका व्यहोरा औल्याइएको छ ।

लेखापरीक्षणबाट स्थानीय तहमा आवश्यक अनुभवी र दक्ष जनशक्तिको कमी रहेको, सेवा प्रवाहमा अपेक्षित सुधार हुन नसकेको, स्रोत, साधन र सम्पत्तिको दुरुस्त अभिलेख नरहेको, सञ्चालित योजना, कार्यक्रम, सेवा प्रवाहको यथार्थ रूपले अभिलेख नराखेको, लेखाङ्कन तथा समग्र प्रतिवेदन प्रणाली र आन्तरिक नियन्त्रण कमजोर रहनुका साथै आन्तरिक लेखापरीक्षण भरपर्दो र प्रभावकारी नभएको पाइएको छ । स्थानीय तहमा महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनउपर छलफल र बेरुजु फर्स्यौटसम्बन्धी स्पष्ट कार्यविधि तर्जुमा भएको देखिएन । लेखापरीक्षणबाट औल्याएका व्यहोराहरू सुधार गरी गत विगतका बेरुजु उपर आवश्यक कारबाही गरी वित्तीय अनुशासन हुने व्यवस्था मिलाउनुपर्दछ ।

समय र जनशक्तिको सीमितताको बाबजुद यथासम्भव स्थानीय तहको कार्यस्थलमा नै उपस्थित भई लेखापरीक्षण गरिएको छ । लेखापरीक्षणको क्रममा लेखापरीक्षण टोलीबाट स्थानीय तहका पदाधिकारीहरूसँग छलफलसमेत गरिएको छ । लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएका व्यहोराको कार्यान्वयनबाट स्थानीय तहको वित्तीय व्यवस्थापन, विकास निर्माण र सेवा प्रवाहमा सुधार हुने अपेक्षा गरेको छ । स्थानीय तहको लेखापरीक्षणमा सहयोग पुऱ्याउने स्थानीय तहका सबै पदाधिकारी तथा कर्मचारीहरू र लेखापरीक्षण कार्यमा संलग्न यस कार्यालयका कर्मचारीहरू सबैलाई धन्यवाद ज्ञापन गर्दछु ।

२०७९ आषाढ

टंकमणि शर्मा, दंगाल  
महालेखापरीक्षक



महालेखापरीक्षकको कार्यालय  
Office of the Auditor General  
अनामनगर, काठमाडौं, नेपाल  
Anamnagar, Kathmandu, Nepal

प्रादेशिक लेखापरीक्षण महानिर्देशनालय, प्रदेश नं १

पत्र संख्या: २०७८/७९  
च.नं. ४४२

मिति: २०७९।३।२०

विषय: लेखापरीक्षण प्रतिवेदन ।

श्री प्रमुखज्यू  
दुहवी नगरपालिका, नगरकार्यपालिकाको कार्यालय,  
सुनसरी ।

**कैफियतसहितको राय**

हामीले दुहवी नगरपालिकाको आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण र त्यससँग सम्बन्धित अन्य विवरण तथा लेखा टिप्पणीहरूको लेखापरीक्षण गरेका छौं ।

हाम्रो रायमा, यस प्रतिवेदनको कैफियतसहितको राय व्यक्त गर्ने आधार खण्डमा उल्लेख भएका विषयले पार्ने असरबाहेक, पेस भएको २०७८ आषाढ ३१ मा समाप्त भएको आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण र त्यससँग सम्बन्धित अन्य विवरणले स्थानीय तहसँग सम्बन्धित प्रचलित कानूनबमोजिम सारभूतरूपमा सही तथा यथार्थ अवस्था चित्रण गर्दछ ।

**कैफियतसहितको राय व्यक्त गर्ने आधार**

- दुहवी नगरपालिकाले महालेखापरीक्षकबाट स्वीकृत नेपाल सार्वजनिक क्षेत्र लेखामानको ढाँचा प्रयोग गरी वित्तीय विवरण तयार गरेको छैन ।
- लेखापरीक्षणबाट रु. ९ करोड ८१ लाख ३८ हजार बेरजु देखिएको छ । सो मध्ये बेरजु असुल गर्नुपर्ने रु. ८६ लाख ६३ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने रु. ४ करोड २३ लाख ३६ हजार, नियमित गर्नुपर्ने रु. ४ करोड ६३ लाख २३ हजार र पेशकी रु. ८ लाख १६ हजार रहेको छ । पालिकाको गतवर्ष सम्म रु. १६ करोड ८१ लाख ३८ हजार बेरजु बाँकी रहेकोमा यसवर्ष समायोजन र सम्परीक्षणबाट फछ्यौट एवं यो वर्ष कायम भएको बेरजु समेत हालसम्मको अघावधिक बेरजु रु. २४ करोड ८३ लाख ५४ हजार रहेको छ । नगरपालिकाको **बेरजु वर्गीकरण र अघावधिक बेरजुस्थिति यसैसाथ संलग्न छ ।**
- दुहवी नगरपालिकाको लेखापरीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको, असुली लक्ष्यअनुसार नभएको, कर्मचारीको दरबन्दीअनुसार पदपूर्ति नभएका कारण विकास निर्माण र सेवा प्रवाहमा प्रभावकारिता नआएको, अनुदानको पर्याप्त अनुगमन नभएको, वितरणमुखी कार्यक्रम सञ्चालन गरेको, आन्तरिक नियन्त्रण प्रणाली कमजोर रहेको लगायतका व्यहोरा लेखापरीक्षण प्रतिवेदनमा औल्याइएको छ । कार्यालयबाट सम्प्रेषित लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदन यसको अङ्गको रूपमा रहेको छ ।
- आम्दानी तथा खर्चको सेस्ता नगदमा आधारित लेखा प्रणाली अवलम्बन गरेकोले पालिकाको पेशकीबाहेक सम्पत्ति तथा दायित्व यकिन हुने कुनै जानकारी खुलाएको छैन ।

हाम्रो लेखापरीक्षण कार्य नेपालको संविधान, लेखापरीक्षण ऐन तथा महालेखापरीक्षकको कार्यालयले अवलम्बन गरेका सरकारी लेखापरीक्षण मानदण्ड, मार्गदर्शन तथा लेखापरीक्षणसँग सम्बन्धित अन्य प्रचलित कानूनबमोजिम गरिएको छ । वित्तीय विवरण तयार गर्ने स्थानीय तहसँग हामी स्वतन्त्र छौं । त्यसैगरी स्वीकृत आचारसंहिताको पालना गरी कार्यसम्पादन गरेका छौं । लेखापरीक्षणको क्रममा प्राप्त गरेका लेखापरीक्षण प्रमाणहरू हाम्रो राय व्यक्त गर्ने आधारका लागि पर्याप्त र उपयुक्त छन् भन्ने कुरामा कार्यालय विश्वस्त छ ।

**वित्तीय विवरणउपर व्यवस्थापन र लेखाउत्तरदायी अधिकारीको जिम्मेवारी**

आर्थिक कार्यबिधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा अन्य प्रचलित कानून बमोजिम सही र यथार्थ हुने गरी वित्तीय विवरण तयार गर्ने तथा जालसाजी वा अन्य गल्तीका कारण वित्तीय विवरण सारभूतरूपमा गलत आँकडा रहित स्वरूपमा बन्ने गरी आवश्यक आन्तरिक नियन्त्रण प्रणाली लागू गर्ने जिम्मेवारी पालिका व्यवस्थापनमा रहेको छ । नगर कार्यपालिका, नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृत नगरपालिकाको वित्तीय प्रतिवेदन प्रक्रियाको अनुगमनका लागि जिम्मेवार रहेका छन् ।

**वित्तीय विवरणको लेखापरीक्षणउपर लेखापरीक्षकको जिम्मेवारी**

वित्तीय प्रतिवेदन समग्रमा जालसाजी वा अन्य गल्तीसमेतका कारण सारभूतरूपमा गलत आँकडा रहित होस् भनी उचित आश्रयता प्राप्त गरी रायसहितको लेखापरीक्षण प्रतिवेदन जारी गर्नु लेखापरीक्षणको उद्देश्य हो । लेखापरीक्षणमा उचित आश्रयताले सामान्यस्तरको आश्रयतासम्म प्रदान गरेको हुन्छ, तर लेखापरीक्षण ऐन तथा महालेखापरीक्षकको कार्यालयले अवलम्बन गरेका नेपाल सरकारी लेखापरीक्षण मानदण्ड, मार्गदर्शन तथा लेखापरीक्षणसँग सम्बन्धित अन्य प्रचलित कानूनबमोजिम गर्ने लेखापरीक्षण सम्पादन भएकै अवस्थामा पनि सबै प्रकारका जालसाजीजन्य वा अन्य गल्ती पत्ता लगाउन सक्ने निश्चितता भने हुँदैन । वित्तीय विवरणका उपयोगकर्ताले सामान्यतया गर्ने आर्थिक निर्णयमा नै फरक पार्न सक्ने अवस्था देखिएका एउटै वा समग्रतामा हुने विशेष वा जालसाजीजन्य वा अन्य गल्तीलाई सारभूतरूपमा गलत आँकडा मानिएको छ ।

(पद्मप्रसाद आचार्य)

नायब महालेखापरीक्षक

दुहवी नगरपालिका  
बेरुजु बर्गिकरण (बिनियोजन, राजस्व, धरौटी र अन्य कारोबार)  
२०७७।७८

(रु. हजारमा)

प्रारम्भिक बेरुजु			प्रतिक्रियाबाट फछ्यौट			बाँकी बेरुजु			बेरुजु						
दफा संख्या			दफा संख्या			दफा संख्या			असुल गर्नुपर्ने	नियमित गर्नुपर्ने					पेस्की
संस्थागत	तनती	रकम	संस्थागत	तनती	रकम	संस्थागत	तनती	रकम		अनियमित भएको	प्रमाण कागजात पेश नभएको	राजस्व लगत जिम्मेवारी नसारेको	सोधभर्ना नलिएको	जम्मा	
७०	३०६	९८१३८	०	०	०	७०	३०६	९८१३८	८६६३	४६३२३	४२३३६	०	०	८८६५९	८१६

अघावधिक बेरुजु स्थिति  
२०७७।७८

(रु. हजारमा)

जिल्ला	गत वर्ष सम्मको बाँकी	समायोजन	यो वर्षको फछ्यौट	बाँकी बेरुजु	यो वर्ष सम्परीक्षणबाट कायम बेरुजु	यो वर्षको बेरुजु	कुल बेरुजु बाँकी
सुनसरी	१६८१०३	०	१७९०७	१५०१९६	२०	९८१३८	२४८३५४

## आर्थिक कारोबारको स्थिति

आर्थिक वर्ष: २०७७/७८

कार्यालय र स्थान : दुहवी नगरपालिका, सुनसरी, दुहवी नगरपालिका, सुनसरी

पद	नाम	कार्यकाल सुरु मिति	कार्यकाल समाप्त मिति
कार्यालय प्रमुख	प्र. प्र. अधिकृत विनोद कुमार न्यौपाने	२०७६-१२-१०	२०७८-१०-२७
लेखा प्रमुख	लेखा अधिकृत दिपेन्द्र चौधरी	२०७५-२-२७	
<b>बेरुजु रकम</b>			९८,१३७,५६०

स्थानीय तह :

गत बर्षको जिम्मेवारी		१२,१०,९५,४८३	
आम्दानी		खर्च	
संघीय सरकारबाट अनुदान	४४,७०,८८,५८०	चालु खर्च	३९,८७,११,५४८
प्रदेश सरकारबाट अनुदान	२,५३,५८,०००	पूँजीगत खर्च	२७,७२,७५,४३३
राजश्व बाँडफाँट	९,५३,५५,२२२	वित्तीय/अन्य व्यवस्था	१३,२४,०३,१६९
आन्तरिक आय	७,८३,९६,२३६		
अन्य आय	१४,४२,४४,६८८		
कुल आय	७९,०४,४२,७२६	कुल खर्च	८०,८३,९०,१५०
बाँकी मौज्जात		१०,३१,४८,०५९	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम												
१			<p><b>परिचय</b></p> <p>स्थानीय नेतृत्वको विकास गर्दै स्थानीय शासन पद्धतिलाई सुदृढ गरी स्थानीय तहमा विधायिकी, कार्यकारीणी र न्यायिक अभ्यासलाई संस्थागत गर्न स्थानीय सरकारको संचालन गर्ने उद्देश्यले यस दुहवी नगरपालिकाको स्थापना भएको हो । स्थानीय सरकारले संचालन गर्ने कार्यमा सहकारिता, सह-अस्तित्व र समन्वयलाई प्रवर्द्धन गर्नु र स्थानीय सरकारका काममा जनसहभागिता, उत्तरदायित्व, पारदर्शिता सुनिश्चित गरी नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्नु यस गाँउपालिकाको उद्देश्य रहेको छ । यस नगरपालिका अन्तर्गत १२ वडा, ६२ सभा सदस्य, ६५.१३ वर्ग किलोमिटर क्षेत्रफल तथा ५६ हजार २१६ जनसंख्या रहेको छ ।</p>													
२			<p><b>लेखापरीक्षण सीमा</b></p> <p>उल्लेखित आर्थिक कारोबारको नेपाल लेखापरीक्षण व्यवस्थापन प्रणाली (NAMS) को सूचना प्रविधिमा आधारित स्वीकृत लेखापरीक्षण योजना, कार्यालयबाट पेश गरिएको बार्षिक कार्यक्रम एवं प्रगति विवरण समेतका कागजात र विवरणहरु, लिखित प्रतिनिधित्व पत्र तथा आन्तरिक लेखापरीक्षण प्रतिवेदनलाई समेत आधार मानी लेखापरीक्षण सम्पन्न गरिएको छ । लेखापरीक्षण ऐन, २०७५ र लेखापरीक्षणका अन्तराष्ट्रिय मापदण्ड तथा मार्गदर्शनमा नमूना छनौट गरी लेखापरीक्षण सम्पन्न गर्न सकिने आधार तथा कार्यालयले निक्यौल गरेको जोखिममा आधारित योजना तथा कार्यक्रमका आधारमा लेखापरीक्षण सम्पन्न गरी प्रतिवेदन जारी गरिएको छ । सारभूत रुपमा उल्लेखनीय नदेखिएका व्यहोराहरुलाई प्रतिवेदनमा समावेश गरिएको छैन । लेखापरीक्षण गर्दा देखिएका व्यहोराहरु सम्बन्धमा कार्यालय प्रमुख समेतका पदाधिकारीहरूसँग छलफल सम्पन्न गरी कायम भएका व्यहोराहरु निम्नानुसार रहेका छन्:</p>													
३			<p><b>लेखापरीक्षणको क्रममा असुली</b></p> <p>लेखापरीक्षणको दौरान निम्नानुसार रु.८२१७८० बेरुजु रकम दाखिला भएको छ ।</p> <table border="1" data-bbox="801 922 1697 1241"> <thead> <tr> <th>सि. नं.</th> <th>विवरण</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>दोहोरो भत्ता तथा नपाउने सुविधा रकम</td> <td>१५६५०</td> </tr> <tr> <td>२</td> <td>मुल्य अभिवृद्धि कर असुल नगरेको असुल गरी दाखिला</td> <td>८०६१३०</td> </tr> <tr> <td></td> <td>जम्मा</td> <td>८२१७८०</td> </tr> </tbody> </table>	सि. नं.	विवरण	रकम	१	दोहोरो भत्ता तथा नपाउने सुविधा रकम	१५६५०	२	मुल्य अभिवृद्धि कर असुल नगरेको असुल गरी दाखिला	८०६१३०		जम्मा	८२१७८०	
सि. नं.	विवरण	रकम														
१	दोहोरो भत्ता तथा नपाउने सुविधा रकम	१५६५०														
२	मुल्य अभिवृद्धि कर असुल नगरेको असुल गरी दाखिला	८०६१३०														
	जम्मा	८२१७८०														
४			<b>आर्थिक विवरण</b>													

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
			<p>स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६९ र ७२ बमोजिम दुहवीं नगरपालिकाले प्राप्त गरेको आय, अनुदान तथा सहायता, अन्तर सरकारी अख्तियारी समेतको स्थानीय सरकार सञ्चालनको क्रममा भएका व्ययहरुको एकिकृत आय व्यय विवरण समग्र संक्षिप्त अवस्था निम्नबमोजिम रहेको छ।</p>	



क्रम	भौचर नम्बर	भौचर मिति	बिषय		बेरुजु रकम

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय		बेरुजु रकम

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय		बेरुजु रकम

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय		बेरुजु रकम

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय		बेरुजु रकम

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय		बेरुजु रकम

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय		बेरुजु रकम

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय		बेरुजु रकम



क्रम	भौचर नम्बर	भौचर मिति	बिषय		बेरुजु रकम

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय		बेरुजु रकम

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय		बेरुजु रकम

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय		बेरुजु रकम
				<p>कट्टी रकम भुक्तानी/दाखिला गर्न बाकी</p> <p>च. गतवर्षको जिम्मेवारी रकम (अ.ल्या)</p>	

क्रम	भौचर नम्बर	भौचर मिति	विषय		बेरुजु रकम
५			स्थानीय सञ्चित कोष ब्यवस्थापन प्रणाली (SuTRA) बाहिरको कारोबार		

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
			<p>स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७६ मा कारोबार को लेखा राख्नु पर्ने तथा महालेखा नियन्त्रकको कार्यालयले निःशुल्क रुपमा उपलब्ध गराई सवै नगरपालिकाहरूले Sub-national Treasury Regulatory Application (SuTRA) प्रयोग गरी लेखा राख्नुपर्ने व्यवस्था छ । सो अनुसार सबै कारोबार सुत्रमा समावेश नभएको, त्यस्तै अनुसूचि १ देखी २४ सम्म बैंक अनुसार बाँकी समेत राखी अनुसूची पूर्ण रुपमा तयार नगरेको आदी कारणबाट वित्तीय प्रतिवेदन (म.ले.प.फा.नं. २७२) ले निम्नानुसारको कारोबार समेटेको देखिएन । तसर्थ यसमा भएका सबै कमजोरी सुधार गरी सबै आर्थिक कारोबारको यथार्थ चित्रण गर्न सक्ने बनाइनुपर्दछ ।</p>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय		बेरुजु रकम

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय		बेरुजु रकम



क्रम	भौचर नम्बर	भौचर मिति	विषय	बेरुजु रकम
६			<p><b>कानून निर्माण</b></p> <p>स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ अनुसार स्थानीय तहहरूले आफ्नो अधिकार क्षेत्र भित्रका विषयमा ऐन तथा सोको अधिनमा रही नियम, निर्देशिका, कार्यविधि र मापदण्ड बनाउनु पर्दछ । यस पालिकाले हालसम्म ऐन १२ तथा नियमावली, कार्यविधि र निर्देशिका ४१ समेत गरी ५३ वटा कानून एवं कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याएको छ ।</p>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
७			<p><b>न्यायिक समिति</b></p> <p>स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ देखि ५३ सम्म न्यायिक समितिको अधिकार क्षेत्र तथा न्याय सम्पादन प्रक्रिया सम्बन्धी व्यवस्था छ । न्यायिक समितिमा परेको उजुरीमध्ये मेलमिलाप प्रकृतिका आधारमा विवाद दर्ता भएको ३ महिनाभित्र टुङ्गो लगाउने व्यवस्था छ । गत वर्ष ३० वटा विवादहरू लगत बाँकी रहेकोमा सो को प्रगति लेखापरीक्षणको क्रममा पेश भएन । यस वर्ष विभिन्न विषयका समेत कुल विवाद ६३ दर्ता भएकोमा ३४ फछ्यौट, ९ अन्य निकायमा पठाइ २० वटा यस वर्षको कारबाही टुंग्याउन बाँकी देखिन्छ । न्याय सम्पादन प्रक्रियालाई ऐनले तोकेको म्यादभित्र फछ्यौट वा कारबाही किनारा गरी टुङ्गो लगाई गत विगत वर्षहरूको व्यवस्थित अभिलेख तयार गर्नुपर्दछ ।</p>	
८			<p><b>राजस्व परामर्श समिति</b></p> <p>स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ६५ बमोजिम स्थानीय तहमा राजस्व सम्बन्धी परामर्शका लागि एक राजस्व परामर्श समिति रहने उल्लेख छ । यस पालिकामा राजस्व परामर्श समिति गठन भएता पनि कुनै बैठक बसेको देखिएन । राजस्व परामर्श समिति गठन भएको भएपनि पालिकाले लगाउने आय ठेक्काको न्यूनतम कबोल अंक निर्धारण बाहेकका अन्य कुनै निर्णय गरेको पाइएन । उक्त समिति सक्रिय नभएकोले राजस्व सम्बन्धी नीतिमा प्रष्टता कायम नरहने तथा राजस्व नीतिको अस्थितरताले पालिकाको दीर्घकालिन राजस्व संकलन क्षमतामा हास आउनेहुनाले यस तर्फ सुधार हुनु पर्दछ ।</p>	
९			<p><b>राजस्वको अभिलेख</b></p> <p>आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को परिच्छेद ५ को दफा २७ ले राजस्वको अभिलेख अध्यावधिक गरी सोको लेखापरीक्षण गराउने जिम्मेवारी कार्यालय प्रमुखको हुने व्यवस्था रहेको छ । पालिकाले यस वर्ष राजस्व आम्दानीतर्फ म.ले.प.फा. नं. १०८ नराखेको तथा दैनिक राजस्व असूलीको भौचर उठाएको देखिएन । ऐनको व्यवस्था अनुसार म.ले.प.फा. नं. १०८ राखि राजस्व असूली लेखा व्यवस्थित गर्नुपर्दछ । साथै असूली रकम असुल भएको भोलिपल्ट दाखिला गर्नुपर्नेमा वडा कार्यालयले मासिक/त्रैमासिक रुपमा दाखिला गर्ने गरेको देखियो । असूली रकम नियमानुसार समयमै दाखिला गर्नुपर्दछ । आम्दानी जस्तो सम्वेदनशील विषयमा गम्भिर भई अनिवार्य रुपमा राखुनुपर्ने दैनिक आम्दानी एवं बैंक दाखिला खाताहरूको प्रयोग गरी आन्तरिक आयलाई व्यवस्थित बनाउनुपर्ने देखिन्छ ।</p>	
१०			<p><b>वित्तीय विवरण परीक्षण</b></p>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम															
१०.१			<p>स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६९ मा सञ्चित कोषको व्यवस्था र व्याख्या गरिएको छ । स्थानीय तहको सञ्चित कोषमा गत विगतको बाँकी, यस वर्ष प्राप्त र खर्च भएको रकम स्पष्ट देखिने गरी हिसाब राख्ने र जिम्मेवारी एकिन गर्नुपर्दछ । गत वर्षको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा प्रमाणित आय व्यव विवरण अनुसार गत वर्षको अन्त्य सम्म सञ्चित रु.१०,७३,८५,९४६।- मौज्जात कायम भएकोमा यो बर्ष बैङ्कमा रु.१०,२४,५९,९५४।४९, प्रकोप कोष खातामा रु.१७,१३,७३९, कल्याण कोष खातामा रु.१६,७०,७६८।५९, विविध कोष खातामा रु.२,१७,५८० र धरौटी खातामा रु.१,५०,४२,२४८।८० गरी रु .१२,१०,९५,४८३।- जिम्मेवारी सारेको देखियो । जस अनुसार गत वर्षको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएको भन्दा रु.१,३७,०९,५३७।- बढी जिम्मेवारी सारेको सम्बन्धमा यकिन गरी हिसाब मिलान गर्नुपर्दछ ।</p> <p>त्यसै गरी सुत्रबाट जेनेरेट गरिएको म. ले. प. फा. नं. २७२ को अनुसूची १० मा गत वर्ष रु.८,१२,८०,५०२।- रहेकोमा यस वर्ष रु.८,८७,४९,६९७।- जिम्मेवारी सारेकोले बढी जिम्मेवारी सारेको रु.७४,६९,१९५।- सम्बन्धमा यकिन गरी हिसाब मिलान गर्नुपर्दछ ।</p>																
१०.२			<p>स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९१ बमोजिम स्थानीय तहले स्थानीय सेवाका आफ्नो दरबन्दीमा कार्यरत प्रत्येक कर्मचारीले खाईपाई आएको मासिक तलबबाट १० प्रतिशत रकम कट्टा गरी सो रकम बराबरले हुन आउने रकम थप गरी जम्मा गर्नुपर्ने व्यवस्था छ । पालिकाले यस वर्ष कर्मचारी कल्याण कोषमा रु.९,६९,८४९।- ट्रान्सफर गरेको छ । तर उक्त कोषको संचालन सम्बन्धी पालिकाबाट कुनै ऐन कानूनको व्यवस्था भएको देखिएन ।</p>																
११			<p><b>घर नक्सा पास</b></p> <p>स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २७(१) अनुसार कसैले पनि नगरपालिकाबाट नक्सा पास नगराई भवन निर्माण गर्न नहुने व्यवस्था छ । यस वर्ष नगरपालिकामा नक्सा पास सम्बन्धी देहाय अनुसारको काम कारबाही भएको देखिन्छ । तोकेबमोजिम संरचना निर्माण गर्नु पूर्व नगरपालिकाबाट नक्सा पास गर्ने व्यवस्थाको कार्यान्वयनमा ध्यान दिनुपर्दछ ।</p> <table border="1" data-bbox="600 1066 1899 1305"> <thead> <tr> <th rowspan="2">क्र.स.</th> <th rowspan="2">घर नक्सा पासको निवेदन संख्या</th> <th rowspan="2">अस्थायी अनुमति</th> <th colspan="3">कार्यसम्पन्न संख्या</th> </tr> <tr> <th>विगत वर्ष अनुमति लिएको संख्या</th> <th>यो वर्ष अनुमति लिएको संख्या</th> <th>जम्मा</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>३८७</td> <td>०</td> <td>२००</td> <td>१८७</td> <td>३८७</td> </tr> </tbody> </table>	क्र.स.	घर नक्सा पासको निवेदन संख्या	अस्थायी अनुमति	कार्यसम्पन्न संख्या			विगत वर्ष अनुमति लिएको संख्या	यो वर्ष अनुमति लिएको संख्या	जम्मा	१	३८७	०	२००	१८७	३८७	
क्र.स.	घर नक्सा पासको निवेदन संख्या	अस्थायी अनुमति	कार्यसम्पन्न संख्या																
			विगत वर्ष अनुमति लिएको संख्या	यो वर्ष अनुमति लिएको संख्या	जम्मा														
१	३८७	०	२००	१८७	३८७														

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
१२			<p><b>सम्पत्ति उपयोग र संरक्षण</b></p> <p>स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २७ बमोजिम स्थानीय तहले भू-जोखिम सम्बन्धनशीलताका आधारमा जग्गाको उपयोग सम्बन्धी मापदण्ड तोक्नुपर्ने र त्यस्तो मापदण्डको अधिनमा रही तोकेको क्षेत्रमा मात्र भवन निर्माण गर्न स्वीकृति दिन सक्ने व्यवस्था छ । यस पालिकाले जग्गाको उपयोग सम्बन्धी मापदण्ड बनाई लागू गरेको देखिएन । स्थानीय तहले आफ्नो सबै क्षेत्र वा कुनै क्षेत्र तोक्यो क्षेत्रमा बन्ने भवनहरूको लागि जग्गा तथा भवनको प्रकृति, समान ढाँचाको नमूना नक्सा तयार गर्न र सेवाग्राहीको लागि आफ्ना प्राविधिक कर्मचारीबाट नक्सा तयार गराई निःशुल्क उपलब्ध गराउने व्यवस्था रहेकोमा कार्यान्वयन भएको देखिएन । जग्गाको उपयोग सम्बन्धी मापदण्ड तोक्यो जग्गा तथा भवनको प्रकृतिबमोजिम नक्सा तयार तथा स्वीकृतिको व्यवस्था अपनाउनु पर्दछ ।</p>	
१३			<p><b>आन्तरिक नियन्त्रण प्रणाली</b></p> <p>यस सम्बन्धी देखिएका व्यहोरा निम्नानुसार रहेको छन्:</p>	
१३.१			<p>धरौटी रकम फिर्ता पाउने व्यक्तिले धरौटी रकम फिर्ता लिन पाउने म्याद प्रचलित कानूनले तोकेको भएमा सोही अवधिभित्र म्याद नतोकेकोमा जुन कामको लागि धरौटी राखिएको हो सो कामसम्बन्धि कारवाही अन्तिम रूपमा समाप्त भएको मितिले एक वर्षभित्र धरौटी रकम फिर्ता लिन नआएमा नियम ६७ बमोजिमको कार्यविधि अपनाई कार्यालय प्रमुखले राजश्वमा आम्दानी बाँध्नु पर्ने व्यवस्था छ । कार्यालयको २०७७/७८ सम्म धरौटी खातामा मौज्जात रहेको रु.१,५०,४२,२४८।- जिम्मेवारी सारेकोमा प्रयोजन सकिएको धरौटी रकम नियमावली अनुसार सदरस्याहा गर्नुपर्दछ ।</p>	
१३.२			<p>पालिकाले महालेखापरीक्षकको कार्यालयबाट लेखापरीक्षण भई प्राप्त बेरुजु प्रतिवेदनको अभिलेख देहायको म.ले.प. फाराममा राख्नु पर्ने व्यवस्था भएकोमा राखेको नपाइएकोले आगामी दिनमा तोकिएको म.ले.प. फाराममा बेरुजु अभिलेख राखि अध्यावधिक गर्नु पर्दछ ।</p> <ul style="list-style-type: none"> <li>• म.ले.प. फाराम नं. ८०१ बेरुजु लगत</li> <li>• म.ले.प. फाराम नं. ८०२ बेरुजुको कार्यालयगत प्रतिवेदन</li> <li>• म.ले.प. फाराम नं. ८०५ सम्परीक्षण गोश्वारा अभिलेख</li> </ul>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
१३.३			स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७६ (२) मा स्थानीय तहले आफ्नो कारोवारको लेखा महालेखा नियन्त्रक कार्यालयको सिफारिसमा महालेखा परीक्षकबाट स्वीकृत भए बमोजिमको ढाँचामा राख्नु पर्ने व्यवस्था छ । एकीकृत आर्थिक संकेत तथा वर्गिकरण २०७४ स्वीकृत भएको, नेपाल सार्वजनिक क्षेत्र लेखामान बमोजिमका फारामहरु मिति २०७५।८।१० मा संघ तथा प्रदेश र स्थानीय तह गरि दुई समुहका फारामहरु आर्थिक वर्ष २०७५।७६ देखि लागू गर्न महालेखा परीक्षकबाट स्वीकृत भएको छ । उपर्युक्त अनुसारको वित्तीय प्रतिवेदनमा प्राप्ति भुक्तानी हिसाव, सरकारी आम्दानी र खर्च कारोबारको बजेट तुलनात्मक प्रतिवेदनलाई पुष्टी गर्ने गरी विभिन्न लेखा टिप्पणीहरु जस्तै संचित कोषको अवस्था, आन्तरिक राजश्व, संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त अनुदान, ऋण प्राप्ति तथा साँवा व्याज भुक्तानी भएमा, वितरण गर्न बाँकी राजश्वको विवरण, धरौटी तथा कोषहरु, संघीय सरकार प्रदेश सरकार वा आय व्यक्ति संस्थाका कार्यक्रम खर्च, सोझै भुक्तानी र वस्तुगत सहायता, संचित कोषबाट भएका खर्च भुक्तानी, पेशकी बाँकी बैंक तथा नगद बाँकी र अन्य सम्पतिहरु जस्ता लेखा टिप्पणीहरुको व्यवस्था गरेको छ । यो वर्ष नगरपालिकाले उपर्युक्त ढाँचा अनुसारको सम्पूर्ण आर्थिक कारोबार सुत्रमा अभिलेख नभएको अवस्था देखियो। सम्पूर्ण अभिलेख गर्ने व्यवस्था हुनु पर्दछ ।	
१३.४			भ्रमण खर्च नियमावली, २०६४ को नियम २१ मा भ्रमणमा खटिने पदाधिकारीले भ्रमण प्रारम्भ गरेपछि सम्बन्धित कार्यालयले अनुसूची-६ बमोजिमको ढाँचामा भ्रमण अभिलेख राख्नुपर्नेमा विभिन्न कर्मचारीले विभिन्न स्थानमा भ्रमण गरेको भ्रमण आदेश र भ्रमण विल अनुसार खर्च लेखेकोमा भ्रमण अभिलेख राखेको छैन । साथै तेरिज तयार नगरि एउटै गोश्वरा भौचरबाट विभिन्न पदाधिकारीहरु एकमुष्ट खर्च लेखेको पाइयो । साथै अधिकांश भ्रमण आदेशमा प्रयोजन नखुलाई कार्यालय सम्बन्धी कामकाज उल्लेख गरी स्वीकृत भएको र प्रतिवेदन संलग्न नभएको देखिन्छ । भ्रमण खर्च दावी गरेको अवधिमा पालिकाबाट कार्यालयमा रही पाइने भत्ता समेत लिएको पाइएकोले तोकिएको कानुनी व्यवस्थाको पालना गर्दै भ्रमण खर्चमा हुन सक्ने अनियमितता र दुरुपयोग नियन्त्रण गर्न भ्रमण आदेश स्वीकृत गर्ने पदाधिकारीले ध्यान दिनुपर्दछ ।	
१३.५			स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७८ बमोजिम आन्तरिक नियन्त्रण प्रणाली तयार गरि लागु गर्नुपर्नेमा लागु गरेको पाईएन । यस सम्बन्धमा देखिएका अन्य व्यहोराहरु तपशिल बमोजिम रहेका छन्।  · पालिकाले कार्यक्रमगत तथा योजनागत खाता राखेको पाईएन । साथै पालिकाबाट यस वर्ष संचालित कार्यक्रम तथा योजनाको कार्यान्वयन र सेवा प्रवाह समेतको वार्षिक कार्यक्रम अनुसारको प्रगति तयार गरेको पाईएन।  · अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा १७ बमोजिम मध्यमकालीन खर्च संरचना तयार गर्नुपर्नेमा पालिकाले सो बमोजिम मध्यमकालीन खर्चको संरचना तयार गरेको पाईएन ।	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
			<ul style="list-style-type: none"> <li>· स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७१ मा गाउँपालिका तथा गाउँपालिकाले आफ्नो अधिकारक्षेत्रभित्रका विषयमा स्थानीयस्तरको विकासका लागि आवधिक, वार्षिक, रणनीतिगत विषय क्षेत्रगत मध्यकालीन तथा दीर्घकालीन विकास योजना तयार गरी कार्यान्वयनमा ल्याएको पाईएन ।</li> <li>· स्थानीय तहले आफ्नो क्षेत्रमा कार्यान्वयन हुने आयोजनाको विश्लेषण गरी सम्भाव्य आयोजनाको बैंक खडा गरेको देखिएन ।</li> <li>· वडा कार्यालयमा रहेका जिन्सी सामान सहितको अभिलेख देखिने गरी पालिकाको मूल जिन्सी खाता अध्यावधिक गरेको पाईएन ।</li> <li>· पालिकामा PAMS लागु नगरेकोले जिन्सी सामानको मौज्दात यथार्थ तथ्याङ्क PAMS मा इन्ट्री गर्नुपर्दछ ।</li> <li>· जिन्सी निरिक्षण प्रतिवेदन तयार गरी त्यसमा उल्लेख भए अनुसार विभिन्न मालसामान मर्मत तथा लिलाम गर्नु पर्नेमा गरेको पाइएन ।</li> <li>· कुनै रकमको भुक्तानी दिँदा रित पुगेको वा नपुगेको जाँच गरी रसिद विल भर्पाइहरुमा सिलसिलेवार नम्बर राखि कार्यालय प्रमुखले तोकेको कर्मचारीले भुक्तानी भएको जनाउने छाप समेत लगाई दस्तखत गरी प्रमाणित गर्नुपर्नेमा सो अनुसार गरेको पाईएन ।</li> <li>· ठेक्काहरुको विस्तृत विवरण देखिने गरी ठेक्का अभिलेख खाता र कन्टिन्जेन्सी खाता राखेको पाईएन ।</li> <li>· स्थानीय तहले निर्माण व्यवसायी तथा उपभोक्ता समिति मार्फत कार्य गराएकोमा निर्माण कार्यमा प्रयोग हुने सामानको गुणस्तर परीक्षण गरेको पाइएन ।</li> <li>· पालिकाले आयोजना कार्यक्रम छनौट गर्दा उपभोक्ता समितिको तर्फ बाट नगद लागत सहभागिता जुट्ने आयोजनालाई प्राथमिकता दिनुपर्नेमासो नगरेको ।</li> <li>· सञ्चालित योजनाको सूचना पाटीमा आय-व्यय, अपेक्षित र वास्तविक लाभका साथै उपभोक्ताको योगदान र कार्यसम्पादन लगायतका विषयमा स्पष्ट गरी सरोकारवाला सहितको सार्वजनिक सुनुवाई र सार्वजनिक परीक्षणलाई अनिवार्य गर्नु गराउनु पर्नेमा अधिकांशतः पालना भएको पाईएन ।</li> <li>· वातावरणको संरक्षणको एकिकृत दिर्घकालीन योजना तयार गरेको पाइएन । शहरीकरण भैरहेका स्थानलाई मध्यनजर राख्दै फोहोरमैला ब्यबस्थापन स्थल पहिचान एवं कार्ययोजना तयार गरेको पाईएन ।</li> <li>· सुशासन व्यवस्थापन तथा सञ्चालन नियमावली, २०६५ अनुसार नागरिक वडापत्रमा उल्लेखित सेवाहरुको कार्यान्वयन स्थिती अनुगमन गर्न अनुगमन संयन्त्र तय गरेको पाईएन ।</li> <li>· संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको २०७३।१२।२५ को परिपत्र अनुसार यस पालिकामा समाहित भएका साविकका गाँउ विकास समितिको नाममा रहेका पेशकी तथा बेरुजुको लगत तयार गरेको पाईएन ।</li> <li>· वडाहरु र पालिकाका एकै प्रकृतिका योजना तथा कार्यक्रमहरु विभिन्न अनुगमनकारी निकायका निर्देशन परिपत्र र प्रतिवेदन अनुसार एकीकृत प्याकेज बनाई मितव्ययी, प्रतिस्पर्धी र दक्षतापूर्ण ढङ्गबाट कार्यान्वयन गर्नुपर्नेमा सो बमोजिम गरेको देखिएन ।</li> <li>· तसर्थ पालिकाले आन्तरिक नियन्त्रण प्रणालीलाई तोकीए बमोजिम प्रभावकारी र विश्वशनीय बनाइ सेवा प्रवाह सुदृढ बनाउने तर्फ ध्यान दिनुपर्ने देखिन्छ ।</li> </ul>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																	
१४			<p><b>चौमासिक खर्च</b></p> <p>कार्यालयले उपलब्ध गराएको विवरण अनुसार चौमासिक पूँजीगत खर्चको विवरण देहाय बमोजिम रहेको छ । चौमासिक पूँजीगत खर्चको स्थिति विश्लेषण गर्दा अन्तिम चौमासिकमा एवं विशेष गरी आषाढ महिनामा मात्र ३३ प्रतिशत खर्च गरेको देखिन्छ । वर्षान्तमा हतारमा काम गराउदा कामको गुणस्तरमा असर पर्ने देखिएकोले आषाढ महिनामा बढी बजेट खर्च गर्ने परिपाटीको अन्त्य गरिनु पर्दछ ।</p> <table border="1"> <thead> <tr> <th rowspan="2">शि नं</th> <th rowspan="2">पूँजीगत बजेट</th> <th rowspan="2">कुल खर्च</th> <th colspan="3">चौमासिक खर्च</th> <th rowspan="2">आषाढमा खर्च</th> </tr> <tr> <th>प्रथम</th> <th>दोस्रो</th> <th>तेस्रो</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>३३,५२,१४,८५७</td> <td>२७,०४,८३,९९१</td> <td>४,०८,५०,०८४</td> <td>८,७७,६८,४४६</td> <td>१४,१८,६५,४६१</td> <td>८,७९,७४,५६८</td> </tr> </tbody> </table>	शि नं	पूँजीगत बजेट	कुल खर्च	चौमासिक खर्च			आषाढमा खर्च	प्रथम	दोस्रो	तेस्रो	१	३३,५२,१४,८५७	२७,०४,८३,९९१	४,०८,५०,०८४	८,७७,६८,४४६	१४,१८,६५,४६१	८,७९,७४,५६८	
शि नं	पूँजीगत बजेट	कुल खर्च	चौमासिक खर्च				आषाढमा खर्च														
			प्रथम	दोस्रो	तेस्रो																
१	३३,५२,१४,८५७	२७,०४,८३,९९१	४,०८,५०,०८४	८,७७,६८,४४६	१४,१८,६५,४६१	८,७९,७४,५६८															

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																																																								
१५			<p><b>असुल गर्न बाँकी रकम</b></p> <p>स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ९ अन्तर्गत तोकिएको पालिकाको वित्तीय अधिकार क्षेत्र अन्तर्गत रही निम्नानुसारको ठेक्का लगाएको छ । उक्त ठेक्काको सम्झौतामा एकमुष्ठ रुपमा वा मासिक किस्ताको आधारमा रकम भुक्तानी गर्न सक्ने उल्लेख गरेको छ । मासिक किस्ताको रुपमा आर्थिक वर्ष २०७७।७८ मा बुझाउनु पर्ने गरी तोकिएको निम्नानुसारको रकमको किस्ता निर्धारण गरेको छैन । तोकिएको अवधीमा दाखिला गर्नुपर्ने रकम हालसम्म पनि दाखिला गरेको नदेखिएको रु.४,७२,९२२।० र सो को मू अ कर रकम रु.६९,४८० समेत असुल गरी दाखिला गर्नुपर्ने देखिएको रु.</p> <table border="1"> <thead> <tr> <th>क्र.सं.</th> <th>व्यहोरा</th> <th>फर्म/व्यक्ति</th> <th>ठेक्का रकम</th> <th>दाखिला रकम</th> <th>दाखिला गर्न बाँकी</th> <th>छुट रकम</th> <th>बाँकी रकम</th> </tr> </thead> <tbody> <tr> <td>१.</td> <td>कवाडी कर</td> <td>मो. मुस्तफिम मियाँ</td> <td>४९०५०००</td> <td>२७६५०००</td> <td>९३४००००</td> <td>९०६६४५७</td> <td>२७३५४३</td> </tr> <tr> <td>२.</td> <td>दैनिक गुदरी हाटकर</td> <td>मो. असाद मियाँ</td> <td>४९३९९०</td> <td>९४४०००</td> <td>२६९९९०</td> <td>९६७९३७</td> <td>९०९९७३</td> </tr> <tr> <td>३.</td> <td>विहिवारे साप्ताहिक हाडकर</td> <td>सहिय मियाँ</td> <td>२२५०००</td> <td>९०००००</td> <td>९२५०००</td> <td>८६५४०</td> <td>३८४६०</td> </tr> <tr> <td>४.</td> <td>आइतबारे साप्ताहिक हाटकर</td> <td>अतिम मियाँ</td> <td>३९६५९</td> <td>९७०७४</td> <td>२९७७७</td> <td>९५५९८</td> <td>६९७७</td> </tr> <tr> <td>५.</td> <td>वडा नं. १२ का सम्पूर्ण हाटकर</td> <td>सुप्त लाल माझी</td> <td>५९०००</td> <td>९८४२८</td> <td>३२५७२</td> <td>९८८४६</td> <td>९३७२६</td> </tr> <tr> <td>६.</td> <td>बुधबारे हाटकर दुहवी ८</td> <td>पंच नारायण चौधरी</td> <td>९४५७००</td> <td>६०६८०</td> <td>८५०२०</td> <td>५६०४०</td> <td>२८९३०</td> </tr> <tr> <td>७.</td> <td>शुक्रबारे हाटकर दुहवी ९</td> <td>ताविज मियाँ</td> <td>४००००</td> <td>९४४८७</td> <td>२५५९३</td> <td>९५४००</td> <td>९०९९३</td> </tr> <tr> <td colspan="3">जम्मा</td> <td>५०९९४६९</td> <td>३९९९६६९</td> <td>९८९८९९२</td> <td>९४२६०९८</td> <td>४७२९२२</td> </tr> </tbody> </table>	क्र.सं.	व्यहोरा	फर्म/व्यक्ति	ठेक्का रकम	दाखिला रकम	दाखिला गर्न बाँकी	छुट रकम	बाँकी रकम	१.	कवाडी कर	मो. मुस्तफिम मियाँ	४९०५०००	२७६५०००	९३४००००	९०६६४५७	२७३५४३	२.	दैनिक गुदरी हाटकर	मो. असाद मियाँ	४९३९९०	९४४०००	२६९९९०	९६७९३७	९०९९७३	३.	विहिवारे साप्ताहिक हाडकर	सहिय मियाँ	२२५०००	९०००००	९२५०००	८६५४०	३८४६०	४.	आइतबारे साप्ताहिक हाटकर	अतिम मियाँ	३९६५९	९७०७४	२९७७७	९५५९८	६९७७	५.	वडा नं. १२ का सम्पूर्ण हाटकर	सुप्त लाल माझी	५९०००	९८४२८	३२५७२	९८८४६	९३७२६	६.	बुधबारे हाटकर दुहवी ८	पंच नारायण चौधरी	९४५७००	६०६८०	८५०२०	५६०४०	२८९३०	७.	शुक्रबारे हाटकर दुहवी ९	ताविज मियाँ	४००००	९४४८७	२५५९३	९५४००	९०९९३	जम्मा			५०९९४६९	३९९९६६९	९८९८९९२	९४२६०९८	४७२९२२	५३४,४०२
क्र.सं.	व्यहोरा	फर्म/व्यक्ति	ठेक्का रकम	दाखिला रकम	दाखिला गर्न बाँकी	छुट रकम	बाँकी रकम																																																																					
१.	कवाडी कर	मो. मुस्तफिम मियाँ	४९०५०००	२७६५०००	९३४००००	९०६६४५७	२७३५४३																																																																					
२.	दैनिक गुदरी हाटकर	मो. असाद मियाँ	४९३९९०	९४४०००	२६९९९०	९६७९३७	९०९९७३																																																																					
३.	विहिवारे साप्ताहिक हाडकर	सहिय मियाँ	२२५०००	९०००००	९२५०००	८६५४०	३८४६०																																																																					
४.	आइतबारे साप्ताहिक हाटकर	अतिम मियाँ	३९६५९	९७०७४	२९७७७	९५५९८	६९७७																																																																					
५.	वडा नं. १२ का सम्पूर्ण हाटकर	सुप्त लाल माझी	५९०००	९८४२८	३२५७२	९८८४६	९३७२६																																																																					
६.	बुधबारे हाटकर दुहवी ८	पंच नारायण चौधरी	९४५७००	६०६८०	८५०२०	५६०४०	२८९३०																																																																					
७.	शुक्रबारे हाटकर दुहवी ९	ताविज मियाँ	४००००	९४४८७	२५५९३	९५४००	९०९९३																																																																					
जम्मा			५०९९४६९	३९९९६६९	९८९८९९२	९४२६०९८	४७२९२२																																																																					



क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
१६			<p><b>कर्मचारी दरबन्दी तथा पदपूर्ति</b></p> <p>स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८३ बमोजिम स्थानीय तहको कार्यबोझ, राजस्व क्षमता, खर्चको आकार र स्थानीय आवश्यकता समेतलाई ध्यानमा राखी कर्मचारी समायोजन भएपछि मात्र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणका आधारमा स्थानीय तहमा सङ्गठन संरचना कायम हुने व्यवस्था छ । पालिकामा प्रमुख प्रशासकीय अधिकृत सहित १६१ दरबन्दी स्वीकृत रहेकोमा लेखापरीक्षण अवधि सम्म प्रमुख प्रशासकीय अधिकृत सहित १४० जना पदपूर्ति भएको देखिन्छ । लेखापरीक्षणको क्रममा प्राप्त विवरण अनुसार कार्य व्यवस्थापनका दृष्टिकोणले महत्वपूर्ण मानिएका अधिकृत इन्जिनियर, जनस्वास्थ्य अधिकृत सहित २१ पदहरू रिक्त रहेका छन् । दरबन्दी बमोजिम जनशक्तिको पूर्णता नहुँदा विषयगत कार्यक्रम सञ्चालन, सेवा प्रवाह तथा पालिकाको समग्र कार्य सम्पादनमा असर परेको स्थिति छ। तसर्थ रिक्त पदहरू यथाशक्य छिटो पूर्ति गरी सेवा प्रवाह प्रभावकारी बनाउनुपर्दछ ।</p>	
१७			<p><b>योजना छनौट</b></p> <p>स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २४ को उपदफा ४ अनुसार पालिकाहरूले आवधिक वार्षिक रणनीतिगत विषयको योजना बनाउदा मध्यकालिन तथा दीर्घकालिन प्रकृतिका आयोजनाहरूमा लगानी गर्नुपर्ने व्यवस्था छ । त्यस्तै सोही ऐनको दफा २४ को उपदफा १० अनुसार पालिकाले स्थानीयस्तरका विकास आयोजनाको आवश्यक अध्ययन अनुसन्धान तथा प्रभाव मूल्याङ्कन कार्य गर्न सक्नेछ भनी व्यवस्था रहेको छ । तर पालिकाले १२८ वटा सानो प्रकृतिका रु.५ लाख भन्दा घटीका योजना अध्ययन अनुसन्धान र प्रभाव मूल्याङ्कन बेगर योजनाको छनौट तथा कार्यान्वयन गरेको देखियो । साना साना योजना वडावाट छनौट गरी कार्यान्वयन गर्ने गरेकोले मध्यकालीन तथा दीर्घकालीन योजना बनाइ मध्यम र ठुला आयोजनाहरू तर्जुमा गरी कार्यान्वयन गर्ने तर्फ ध्यान जानुपर्ने देखिन्छ ।</p>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम												
१८			<p><b>पेशकी बाँकी</b></p> <p>सार्वजनिक खरिद ऐन, नियमावली एवं आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम प्रयोजन स्पष्ट खुलेको विवरण सहितको पेशकी रकम तोकिएको अवधिमा फछ्यौट गर्नुपर्ने तथा फछ्यौट गर्न ताकेता गर्ने तथा फछ्यौट गर्न बाँकी पेशकी रकम अर्को वर्षलाई जिम्मेवारी सार्नुपर्ने व्यवस्था छ । गाउँपालिकाले यस वर्ष र गत विगतदेखी उपलब्ध गराएको पेशकीमध्ये मलेपफा नं २११ को विवरण बमोजिम निम्नानुसारको पेशकी हालसम्म पनि फछ्यौट भएको नदेखिएकोले समयमै फछ्यौट गर्नुपर्ने रु.</p> <table border="1" data-bbox="987 416 1514 730"> <thead> <tr> <th>क्रम</th> <th>कर्मचारीको नाम</th> <th>पेशकी रकम</th> </tr> </thead> <tbody> <tr> <td>१८.१</td> <td>उत्तम कुमार खतिवडा</td> <td>५,०००</td> </tr> <tr> <td>१८.२</td> <td>उकेश कुमार चौधरी</td> <td>२५,०००</td> </tr> <tr> <td>१८.३</td> <td>जाल्पापुर मुस्लिम निर्माण सेवा</td> <td>७,८६,०००</td> </tr> </tbody> </table>	क्रम	कर्मचारीको नाम	पेशकी रकम	१८.१	उत्तम कुमार खतिवडा	५,०००	१८.२	उकेश कुमार चौधरी	२५,०००	१८.३	जाल्पापुर मुस्लिम निर्माण सेवा	७,८६,०००	८१६,०००
क्रम	कर्मचारीको नाम	पेशकी रकम														
१८.१	उत्तम कुमार खतिवडा	५,०००														
१८.२	उकेश कुमार चौधरी	२५,०००														
१८.३	जाल्पापुर मुस्लिम निर्माण सेवा	७,८६,०००														
१९			<p><b>बजेट पेश, पारित र अख्तियारी</b></p> <p>स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा ७१ म स्थानीय तहले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गते भित्र पेश गर्ने र यसरी पेश भएको बजेट छलफल गरी असार मसान्तभित्र सभाबाट पारित गर्नुपर्ने व्यवस्था छ । सोही ऐनको दफा ७३ मा सभाबाट बजेट स्वीकृत भएको ७ दिनभित्र स्थानीय तहका प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अख्तियारी प्रदान गर्नुपर्ने व्यवस्था छ । यस स्थानीय तहमा उप प्रमुख श्री सुनिता दाहालले मिति २०७७।३।०९ गते रु.७२,०४,३२,९९९ को बजेट सभा समक्ष पेश गरेकोमा मिति २०७७।३।१० मा पारित भएको छ । यसैगरी स्थानीय तहका प्रमुखले २०७७।३।१० मा प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अख्तियारी मिति २०७७।०३।२९ गते प्रदान गरेको देखिन्छ ।</p>													

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																			
२०			<p><b>क्षेत्रगत खर्च</b></p> <p>स्थानीय तहको एकीकृत, समानुपातिक र दिगो विकासका क्षेत्रगत रुपमा समानुपातिक बजेट विनियोजन गरी खर्च गर्नुपर्ने हुन्छ । यस पालिकाको २०७७।७८ को क्षेत्रगत बजेट र खर्चको स्थिति देहायअनुसार रहेको देखिन्छ ।</p> <table border="1"> <thead> <tr> <th>सि.नं</th> <th>क्षेत्र/उप क्षेत्र</th> <th>विनियोजन</th> <th>खर्च</th> <th>खर्च (%)</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>आर्थिक विकास</td> <td>४,८९,४०,०००</td> <td>४,६५,१०,१२८</td> <td>९५.०३</td> </tr> <tr> <td>२</td> <td>सामाजिक विकास</td> <td>२०,१५,०६,७००</td> <td>१६,६३,८२,७१२</td> <td>८२.५७</td> </tr> <tr> <td>३</td> <td>पूर्वाधार विकास</td> <td>३०,६९,६४,८५७</td> <td>२४,३४,११,१८२</td> <td>७९.३</td> </tr> <tr> <td>४</td> <td>सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र</td> <td>७२,९५,५००</td> <td>६५,४१,७९६</td> <td>८९.६७</td> </tr> <tr> <td>५</td> <td>कार्यालय सञ्चालन तथा प्रशासनिक</td> <td>२४,१७,३८,०६६</td> <td>२०,६३,४९,७२०</td> <td>८५.३६</td> </tr> <tr> <td colspan="2">कुल जम्मा</td> <td>८०,६४,४५,१२३</td> <td>६६,९१,९५,५३९</td> <td>८२.९८</td> </tr> </tbody> </table>	सि.नं	क्षेत्र/उप क्षेत्र	विनियोजन	खर्च	खर्च (%)	१	आर्थिक विकास	४,८९,४०,०००	४,६५,१०,१२८	९५.०३	२	सामाजिक विकास	२०,१५,०६,७००	१६,६३,८२,७१२	८२.५७	३	पूर्वाधार विकास	३०,६९,६४,८५७	२४,३४,११,१८२	७९.३	४	सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र	७२,९५,५००	६५,४१,७९६	८९.६७	५	कार्यालय सञ्चालन तथा प्रशासनिक	२४,१७,३८,०६६	२०,६३,४९,७२०	८५.३६	कुल जम्मा		८०,६४,४५,१२३	६६,९१,९५,५३९	८२.९८	
सि.नं	क्षेत्र/उप क्षेत्र	विनियोजन	खर्च	खर्च (%)																																			
१	आर्थिक विकास	४,८९,४०,०००	४,६५,१०,१२८	९५.०३																																			
२	सामाजिक विकास	२०,१५,०६,७००	१६,६३,८२,७१२	८२.५७																																			
३	पूर्वाधार विकास	३०,६९,६४,८५७	२४,३४,११,१८२	७९.३																																			
४	सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र	७२,९५,५००	६५,४१,७९६	८९.६७																																			
५	कार्यालय सञ्चालन तथा प्रशासनिक	२४,१७,३८,०६६	२०,६३,४९,७२०	८५.३६																																			
कुल जम्मा		८०,६४,४५,१२३	६६,९१,९५,५३९	८२.९८																																			
२१			<p><b>नगरपालिकाको अभिलेख</b></p> <p>स्थानीय तह सञ्चालन ऐन, २०७४ को दफा ११ बमोजिम नगरपालिकाले आफ्नो क्षेत्र भित्रको आधारभूत तथ्याङ्क सङ्कलन, अभिलेख र सोको व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ । नगरले स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून र सोको मापदण्ड बनाएको देखिएन । स्थानीय तहका हरेक प्राथमिकीकरणका क्रियाकलाप सञ्चालनमा तथ्याङ्कले महत्वपूर्ण भूमिका खेल्ने हुँदा सोको सङ्कलन र अभिलेख राख्ने कार्यमा भूमिका अगाडि वढाउन आवश्यक छ। तथ्याङ्क बेगर प्राथमिकतामा राखिएका योजना, बजेट, प्रक्रिया र कार्यान्वयनले उचित सार्थकता नपाउने हुँदा यसतर्फ नगरपालिकाले अभिलेख व्यवस्थापन गर्न जरुरी छ।</p>																																				
२२			<b>बजेट तथा कार्यक्रम</b>																																				

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
२२.१			पालिकाले यस वर्ष कुल आन्तरिक आयबाट रु.९ करोड २३ लाख र राजस्व बाँडफाँडबाट रु. ९ करोड ५४ लाख र अनुदानबाट रु.५ ९ करोड २० लाख समेत रु. ७७ करोड ९७ लाख आम्दानी भएकोमा चालु तर्फ रु. ४९ करोड ९९ लाख र पूँजिगत तर्फ रु. २७ करोड ३० लाख तथा विविध खर्च खाताबाट रु.१ करोड ७६ समेत गरी कुल रु.७९ करोड ५ लाख खर्च भएको छ । खर्च मध्ये आन्तरिक आयको हिस्सा ११.६६ प्रतिशत रहेको छ । पालिकालाई प्राप्त भएको अनुदान र राजस्व बाँडफाँडको रकमबाट ६५ प्रतिशत चालु र ३५ प्रतिशतमात्र पूँजिगत निर्माणमा खर्च भएको देखिन्छ । प्रशासनिक खर्च नियन्त्रण गर्दै प्राप्त अनुदान र राजस्व बाँडफाँडको रकम अधिक रुपमा बिकास निर्माण प्रयोजनमा परिचालन गरिनुपर्दछ ।	
२२.२			स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ६६ वमोजिम नगरपालीकामा प्राप्त हुने आन्तरिक आय, राजस्व बाँडफाँडबाट प्राप्त हुने रकम, अनुदान, ऋण र अन्य आयको प्रक्षेपण तथा सोको सन्तुलित वितरणको खाका र बजेट सीमा निर्धारण गर्न ४ सदस्यीय समिति गठनको व्यवस्था छ । उक्त समितिले आयको प्रक्षेपण, सन्तुलीत वितरणमा, बजेट सिमा निर्धारण, बजेट तथा कार्यक्रमको प्राथमिकिकरण, बजेट तर्जुमा मार्गदर्शन गर्नुपर्ने र कार्यपालिकामा पेश गर्ने कानुनी व्यवस्था रहेकोमा समिति गठन भएको भए पनि प्रक्षेपण गरी सभामा प्रतिवेदन पेश गरेको पाइएन ।	
२२.३			स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६७(१) मा बजेट तथा कार्यक्रम तर्जुमा समिति गठन गरी आगामी वर्षको नीति तथा कार्यक्रम, बजेट तथा कार्यक्रम, कार्यक्रमको प्राथमिकीकरण, विषय क्षेत्रगत कार्यक्रम, योजना तथा कार्यक्रममा दोहोरोपना हुन नदिई आपसी तादाम्यता तथा परिपूरकता कायम गर्नुपर्ने ब्यवस्था अनुसार कार्य गर्न सो समितिले तादरुक्ता देखाउनुपर्ने देखिन्छ ।	
२२.४			आर्थिक कार्याविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७६ को नियम २५ अनुसार कार्यालयले वार्षिक प्रतिवेदन तयार गरी तालुक कार्यालयमा पठाउनु पर्ने र नियम २६ अनुसार तालुक कार्यालयले भौतिक एवं वित्तीय प्रगतिको समिक्षा गर्नुपर्ने व्यवस्था छ । नगरपालिकाले यस वर्ष नियमावलीको उक्त व्यवस्था अनुसार सबै कारोबारको भौतिक एवं वित्तीय प्रगति तयार गरेको छैन । सो पेश नभएबाट वार्षिक लक्ष्य अनुसारको प्रगति हासिल भए नभएको विश्लेषण गर्न सकिएन ।	
२३			<b>राजस्व आन्तरिक नियन्त्रण</b> प्रदेश नं १ को आर्थिक ऐन, २०७६ को दफा ५ मा प्रदेश भित्र राखिने होडिड बोर्ड, साईन बोर्ड, व्यानर, ट्राई भिजन बोर्ड, ग्लो बोर्ड, स्टल, डिजिटल बोर्ड, धातुको फ्रेम वा कुनै स्थानमा लगाउने, लेख्ने वा विद्युतीय तरंगको प्रयोग गरी गरिएको प्रचारको लागि राखिने वस्तु वा सामग्रीमा गरिने विज्ञापनमा रु.६३२८०० कर लगाई असुल गरेको छ । तर पालिकाले यस सम्बन्धि कुनै नीति निर्धारण गरी रकम असुल गरेको पाइएन ।	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																				
२४			<p><b>उत्न बाँकी आन्तरिक आय</b></p> <p>स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ९ वित्तीय अधिकार क्षेत्र अन्तर्गत विभिन्न कर तथा शुल्क लगाउने र कर वापतको बक्यौता रकम समेत असुली गर्ने व्यवस्था छ । पालिकाले यस वर्ष निर्धारण गरेको व्यवसाय कर र सम्पत्ती कर देहाय अनुसार असुल गर्न बाँकी रहेको छ।तर उत्न बाँकी रहेको रकमको आयगत लगत समेत तयार गरेको छैन।जसबाट उत्नुपर्ने राजस्वको समष्टिगत लगत तयार गरी वास्तविक प्राप्तीको अभिलेख तयार गर्नुपर्ने र सोही अनुसार आयको लेखाङ्कन गर्नुको साथै बाँकी असुल गरी स्थानीय सञ्चित कोष दाखिला गर्नुपर्ने रु.</p> <table border="1"> <thead> <tr> <th>शीर्षक</th> <th>करदाता संख्या</th> <th>तिरेको</th> <th>बाँकी करदाता संख्या</th> <th>असुल गर्नुपर्ने कर रकम</th> </tr> </thead> <tbody> <tr> <td>व्यवसाय कर</td> <td>११६४</td> <td>११०३</td> <td>६१</td> <td>६६३५४५।०</td> </tr> <tr> <td>सम्पत्ती कर</td> <td>७२११</td> <td>६९९४</td> <td>२१७</td> <td>१४०४१४३।०</td> </tr> <tr> <td></td> <td colspan="3">जम्मा</td> <td>२०६७६८८।०</td> </tr> </tbody> </table>	शीर्षक	करदाता संख्या	तिरेको	बाँकी करदाता संख्या	असुल गर्नुपर्ने कर रकम	व्यवसाय कर	११६४	११०३	६१	६६३५४५।०	सम्पत्ती कर	७२११	६९९४	२१७	१४०४१४३।०		जम्मा			२०६७६८८।०	२,०६७,६८८
शीर्षक	करदाता संख्या	तिरेको	बाँकी करदाता संख्या	असुल गर्नुपर्ने कर रकम																				
व्यवसाय कर	११६४	११०३	६१	६६३५४५।०																				
सम्पत्ती कर	७२११	६९९४	२१७	१४०४१४३।०																				
	जम्मा			२०६७६८८।०																				
२५			<p><b>तलबी प्रतिवेदन</b></p> <p>स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८८ बमोजिम स्थानीय तहअन्तर्गतका कर्मचारीहरूको शुरु तलव प्रदेश सरकारले तोके बमोजिम र त्यसरी नतोके सम्म नेपाल सरकारले तोके बमोजिम हुने व्यवस्था छ । तलबी प्रतिवेदन आन्तरिक लेखापरीक्षकबाट पारित गराई तलब खर्च लेख्नुपर्नेमा पालिकामा आन्तरिक लेखापरीक्षकतर्फको दरबन्दरी रिक्त रहेको पाइयो । तलबी प्रतिवेदन पारित नहुँदा ग्रेडसमेत यकिन हुन सकेन । आन्तरिक लेखापरीक्षकको व्यवस्था गरी तलबी प्रतिवेदन पारित गरेर मात्र तलब खर्च लेख्नुपर्दछ ।</p>																					
२६			<p><b>कार्यविधि वेगर अनुदान</b></p> <p>स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहको रकमबाट आर्थिक सहायता, चन्दा, पुरस्कार एवं संस्थागत अनुदान वितरण गर्न पाउने व्यवस्था रहेको देखिंदैन । तर पालिकाले यस वर्ष रु. १२,८२,४५०।- आर्थिक सहायता वितरण गरेका विवरण पेश भएको छ । कार्यविधि वेगर आआर्थिक सहायता खर्च लेख्ने कार्यमा नियन्त्रण गर्नुपर्दछ । यस वर्ष वितरण गरिएका केही उदाहरण निम्नानुसार छन्:</p> <table border="1"> <thead> <tr> <th>गो. भौ.</th> <th>मिति</th> <th>प्राप्त गर्ने व्यक्ति / संस्था</th> <th>प्रयोजन</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td></td> <td></td> <td></td> <td></td> <td></td> </tr> </tbody> </table>	गो. भौ.	मिति	प्राप्त गर्ने व्यक्ति / संस्था	प्रयोजन	रकम																
गो. भौ.	मिति	प्राप्त गर्ने व्यक्ति / संस्था	प्रयोजन	रकम																				

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय						बेरुजु रकम
				२८	२०७७।५।१८	श्री हसमुदिन मियाँ	उपचार अनुदान	५००००	
				२९	२०७७।५।१८	श्री शंकरलाल थारु	उपचार अनुदान	३५०००	
				४५०	२०७७।७।२८	श्री विद्या श्रेष्ठ	उपचार अनुदान	२००००	
				६४०	२०७७।९।१३	श्री शशि नारायण गच्छदार	उपचार अनुदान	१०००००	
				६४७	२०७७।९।१४	श्री निशा परियार	उपचार अनुदान	१२०००	
				६६६	२०७७।९।१९	थारु विद्यार्थि समाज	जिल्ला अधिवेशन	८५०००	
				६६७	२०७७।९।१९	रेडक्रस सोसाईटी	साधारण सभा खर्च	२५०००	
				<a href="#">८६९</a>	२०७७।१०।२६	श्री मनेन्द्र चौधरी	उपचार अनुदान	३५०००	
				११६५	२०७७।१२।१३	श्री मनेन्द्र चौधरी	उपचार अनुदान	२०३४५०	
				१२९०	२०७८।१।९	थारु विद्यार्थि समाज	श्रव्यदृष्य तयारी	५००००	
				१७०५	२०७८।३।१७	श्री आशा गन्छदार	उपचार अनुदान	५००००	
				१६२९	२०७८।३।१०	एच डि मिडिया	अनुदान सहयोग	५००००	
				१८२८	२०७८।३।२३	राष्ट्रिय जनमोर्चा	सामाजिक सहायता	५०००	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
२७			<p><b>नगरपालिका शिक्षा</b></p> <p>पालिकाले नगर शिक्षातर्फ नगर शिक्षा समितिको बैठक, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिको बैठक, विद्यालयको वार्षिक कार्ययोजना निर्माण,वालविकास कक्षाका सहयोगी कार्यकर्ताहरुको क्षमता विकास र IEMIS व्यवस्थापन तालिम, छात्रवृत्ती कार्यक्रम, प्राविधिक शिक्षा सञ्चालन गर्ने माध्यामिक विद्यालयलाई अनुदान, बुक कर्नर स्थापनाका लागि र्याक अनुदान, परीक्षा व्यवस्थापन र खेलकुद लगायतका विभिन्न १६ क्रियाकलापको लागि रु ६१४३०००।०० बजेट विनियोजन गरेकोमा रु ३८९३३२४।०० मात्र खर्च भएको छ । उक्त कार्यक्रम अनुसार क्षमता विकास तालिम, विद्यालयको वार्षिक कार्ययोजना निर्माण, प्राविधिक शिक्षा सञ्चालनका लागि सहयोग जस्ता कार्यक्रमहरु सञ्चालन हुन सकेको देखिदैन । सञ्चालित कार्यक्रमहरुको मुख्य खर्च समेत फाल्गुन पश्चात मात्र भएको देखिन्छ । तोकिएका क्रियाकलापहरुको चौमासिक लक्ष्य निर्धारण गरी सोही वमोजिम तोकिएका कार्यक्रमहरु सञ्चालन गर्नेतर्फ ध्यान दिनु पर्दछ ।</p>	
२८			<p><b>निजी श्रोत शिक्षक</b></p> <p>पालिकाले वार्षिक बजेट तथा कार्यक्रममा शैक्षिक संस्थाहरुलाई सहायताको कार्यक्रममा रु २०००००।०० रकम विनियोजन गरेको छ ।उक्त कार्यक्रम अन्तरगत विभिन्न ११ विद्यालयलाई निजी श्रोतबाट नियुक्ति गरिएको शिक्षकको तलब भत्ता खर्चबापत रु १९६८०००।०० अनुदान उपलब्ध गराएको पाईयो ।उक्त अनुदान उपलब्ध गराउँदा विद्यालयको आन्तरिक श्रोत परिचालन भए नभएको एकिन गरेको देखिदैन । पालिकाले विद्यालयको शिक्षक दरवन्दी मिलान गरी निजी स्रोतबाट विद्यालयले खर्च व्यहोर्न सक्ने वाहेकका शिक्षकहरुको दरवन्दी स्वीकृत गर्ने तर्फ ध्यान दिनु पर्दछ । विगतमा स्थानीय तहबाट तलब भत्ता व्यहोरेको आधारमा सोही खर्चलाई निरन्तरता दिई व्यय सिर्जना गर्नु उपयुक्त देखिदैन । शिक्षक दरवन्दी मिलान नगरी व्ययभार घटाउनेतर्फ पालिकाले ध्यान दिनु पर्दछ ।</p>	
२९			<p><b>कर दाखिला</b></p> <p>आयकर ऐन २०५८ को दाफा ९० मा अग्रिम कर कट्टी भएको रकम महिना भुक्तान भएको २५ दिन भित्र दाखिला गर्नुपर्ने व्यवस्था छ । पालिकाले यस शिर्षकमा वार्षिक कट्टि गरेको रु ८६८२२।०० आर्थिक वर्षको अन्तिम दिन दाखिला गरेको जनाएको छ । बैंक नगदी किताबमा खर्च जनाएको रकम दाखिला भएको भौचर समेत पेश नभएकोले रु ८६८२२।०० को सम्बन्धमा दाखिला भएको देखिने प्रमाण पेश गर्नुपर्ने देखिन्छ ।</p>	८६,८२२

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																								
३०			<p><b>अनुगमन भत्ता</b></p> <p>गाँउ तथा नगरसभाका सदस्यहरुको सुविधा सम्बन्धी ऐन, २०७५ को अनुसूची १ (ख) मा नगरपालिका प्रमुखको रु.११,०००।-, उपप्रमुखको रु.११,०००।-, वडाध्यक्षको रु.४,५००।- र कार्यपालिका सदस्यको रु.२,०००।- मासिक अनुगमन भत्ताको व्यवस्था छ । उक्त अनुगमन भत्ता भुक्तानी लिदा मासिक रुपमा अनुगमन प्रतिवेदन तयार गरी पेश गर्नुपर्ने व्यवस्था रहेकोमा अनुगमन भत्ता लिने पदाधिकारीले ऐनले तोके बमोजिमको मासिक अनुगमन प्रतिवेदन पेश नभएतापनि अनुगमन वापत एकमुष्ट भत्ता बुझिलिएकोमा प्रमाण पेश हुनुपर्ने रु.</p> <table border="1"> <thead> <tr> <th>पद</th> <th>संख्या</th> <th>मासिक अनुगमन भत्ता दर</th> <th>वार्षिक अनुगमन भत्ता</th> </tr> </thead> <tbody> <tr> <td>प्रमुख</td> <td>१</td> <td>११०००</td> <td>१३२०००</td> </tr> <tr> <td>उप-प्रमुख</td> <td>१</td> <td>११०००</td> <td>१३२०००</td> </tr> <tr> <td>वडाध्यक्ष</td> <td>१२</td> <td>४५००</td> <td>६४८०००</td> </tr> <tr> <td>कार्यपालिका सदस्य</td> <td>६</td> <td>२०००</td> <td>१४४०००</td> </tr> <tr> <td></td> <td></td> <td>जम्मा</td> <td>१०५६०००</td> </tr> </tbody> </table>	पद	संख्या	मासिक अनुगमन भत्ता दर	वार्षिक अनुगमन भत्ता	प्रमुख	१	११०००	१३२०००	उप-प्रमुख	१	११०००	१३२०००	वडाध्यक्ष	१२	४५००	६४८०००	कार्यपालिका सदस्य	६	२०००	१४४०००			जम्मा	१०५६०००	१,०५६,०००
पद	संख्या	मासिक अनुगमन भत्ता दर	वार्षिक अनुगमन भत्ता																									
प्रमुख	१	११०००	१३२०००																									
उप-प्रमुख	१	११०००	१३२०००																									
वडाध्यक्ष	१२	४५००	६४८०००																									
कार्यपालिका सदस्य	६	२०००	१४४०००																									
		जम्मा	१०५६०००																									
३१			<p><b>स्वकीय सचिव</b></p> <p>प्रदेश नं १ अन्तर्गत स्थानीय तहका स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ को दफा ३ मा नगरपालिका प्रमुख / उपप्रमुखले एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था गरेको छ । कार्यालयले प्रमुख को एक र उपप्रमुखको एक गरी दुई जना स्वकीय सचिव राखि तलब भत्ता भुक्तानी गरेकोले बढी तलब भत्ता भुक्तानी भएको रकम रु.४,०३,८२८।- अनियमित रु.</p>	४०३,८२८																								



क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																									
३२			<p><b>मर्मत अभिलेख</b></p> <p>आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायीत्व ऐन, २०७६ को दफा २८ (१) मा जिम्मवार व्यक्तिले आफ्नो जिम्मामा आएको सरकारी नगदीको हकमा सोही दिन वा त्यसको भोलिपल्ट र जिन्सी मालसामान भए सोको सात दिनभित्र यथास्थानमा दाखिला गरी स्वेस्ता खडा गर्नुपर्ने व्यवस्था छ। त्यसैगरी तोकिएको म.ले.प फा.नं. ४१९ को ढाँचामा मर्मत संभार तथा संरक्षण अभिलेख खाता राख्नुपर्ने व्यवस्था छ। उक्त व्यवस्था बमोजिम कार्यालयले तोकिएको म.ले. प. फारामको ढाँचामा मर्मत अभिलेख खाता राख्नुपर्दछ। कार्यालयले निम्नानुसारको मर्मतको भुक्तानी गरेकोमा सोको मर्मत अभिलेख खाता राखेको देखिएन। उक्त सवारी मर्मतको मर्मत अभिलेख खाता पेश हुनुपर्दछ।</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नं./मिति</th> <th>ब.उ.शी.नं.</th> <th>मर्मत विवरण</th> <th>फर्मको नाम /व्यक्तिको नाम</th> <th>भुक्तानी</th> </tr> </thead> <tbody> <tr> <td>५०७-२०७८/३/२४</td> <td>पुँजीगत</td> <td>मोटरसाइकल मर्मत</td> <td>माधव भण्डारि</td> <td>२९९९०</td> </tr> <tr> <td>४११-२०७८/०३/१३</td> <td>पुजीगत</td> <td>मोटरसाइकल मर्मत</td> <td>अटो पार्टस एण्ड सप्लायर्स सेन्टर (६०२९४५६६४)</td> <td>१४२७०</td> </tr> <tr> <td>४१२-२०७८/०३/१३</td> <td>"</td> <td>"</td> <td>"</td> <td>११६४५</td> </tr> <tr> <td>३७०-२०७८/०३/०१</td> <td>"</td> <td>"</td> <td>बाबुराम ढकाल</td> <td>१९७१०</td> </tr> </tbody> </table>	गो.भौ.नं./मिति	ब.उ.शी.नं.	मर्मत विवरण	फर्मको नाम /व्यक्तिको नाम	भुक्तानी	५०७-२०७८/३/२४	पुँजीगत	मोटरसाइकल मर्मत	माधव भण्डारि	२९९९०	४११-२०७८/०३/१३	पुजीगत	मोटरसाइकल मर्मत	अटो पार्टस एण्ड सप्लायर्स सेन्टर (६०२९४५६६४)	१४२७०	४१२-२०७८/०३/१३	"	"	"	११६४५	३७०-२०७८/०३/०१	"	"	बाबुराम ढकाल	१९७१०	
गो.भौ.नं./मिति	ब.उ.शी.नं.	मर्मत विवरण	फर्मको नाम /व्यक्तिको नाम	भुक्तानी																									
५०७-२०७८/३/२४	पुँजीगत	मोटरसाइकल मर्मत	माधव भण्डारि	२९९९०																									
४११-२०७८/०३/१३	पुजीगत	मोटरसाइकल मर्मत	अटो पार्टस एण्ड सप्लायर्स सेन्टर (६०२९४५६६४)	१४२७०																									
४१२-२०७८/०३/१३	"	"	"	११६४५																									
३७०-२०७८/०३/०१	"	"	बाबुराम ढकाल	१९७१०																									



क्रम	भौचर नम्बर	भौचर मिति	बिषय							बेरुजु रकम
			गो.भौ.नं./मिति	योजना/कार्यक्रम	फर्मको नाम	लागत अनुमान	मूल्याङ्कन	भुक्तानी	कैफियत	
			५४३-२०७८/३/२७	शिव पार्वती मन्दिर निर्माण वडा नं. १०	पार्वती मन्दिर निर्माण उपभोक्ता समिति	२९३४६८.३२	२९२६९५.५३	१४९६०५		
			५३५-२०७८/३/२७	सिसुवा टोल नाला निर्माण	सिसुवा टोल नाला निर्माण उपभोक्ता समिति	६३९६५५.४३	३२०५५०.७०	५८९४५९	खर्चको विस्तृत विवरण नरहेको	
			५३३-२०७८/३/२६	लबटोलिय बाटो मर्मत, वडा नं. ४	लबटोलिया बाटो मर्मत उपभोक्ता समिति	१७७७३२.४१	१७५७४७.८१	१४८३२५	“ “	
			५१८-२०७८/३/२५ र ५२२-२०७८/३/२५	साझा रिटेनिङ्ग वाल निर्माण, वडा नं. ९	साझा रिटेनिङ्ग वाल निर्माण उपभोक्ता समिति	१४८९४२२.६४	१४८५०११.५४	१२४६२९७.३	“ “	
			४९१-२०७८/०३/२३	त्रिवउणी चौक देखि मुसहरी टोल सम्म	बाटो ग्राभेल	११८५७६.६५		९३१६८	“ “	
			४८५-२०७८/०३/२२	वडा नं. ७ भलुवा फर्साहीले विद्यालय मर्मत सम्भार	मर्मत	१४६७८४.९९	१२६५७०.८९	१०७७८५	“ “	
			४८२-२०७८/०३/२२	वडा नं. ९ नुरानी बाटो निर्माण	बाटो निर्माण उपभोक्ता समिति	२३६०८१.२५	२३४७७७.७७	१९४०००	“ “	
			४५१-२०७८/०३/१७	वडा नं. ८ कलभर्ट निर्माण	कलभर्ट उपभोगता समिति	४७१६६४.५८००	४६९४६९.१३	३९८१३८	“ “	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय							बेरुजु रकम
			४४७-२०७८/०३/१७	वडा नं. ७ बिष्णु मन्दिर निर्माण तथा मर्मत	विष्णु मन्दिर निर्माण तथा मर्मत उ.स	१७६९३०.१८	१७४२६५.१५	१४७७४०	“ “	
			४१९-२०७८/०३/१४	वडा नं. १ मा समावेशी टोल नाला निर्माण	समावेशी टोल नाला निर्माण उपभोक्ता समिति	४१४४२८.५२	४१४०६७.८९	३५१६९३	“ “	
			४१७-२०७८/०३/१४	वडा नं. ५ एकता मार्ग उपभोक्ता	एकता मार्ग उपभोक्ता समिति	४७०७१४२.१४	४६८२७१३.३६	४५७२४२	“ “	
			३३०-२०७८/०२/११	वडा नं. ५ साह धर्मशला जाने बाटो ढलाई गरे वापत एकता मार्ग	एकता मार्ग उपभोक्ता समिति	४७०७१४२.१५	१३४४१९४.२५	११४२२५९	“ “	
			४७०-२०७८/०३/२०	नव दुर्गा नाला निर्माण योजना वडा नं. ८		१११७५९७	११८३३८९.४२	८५००००	“ “	
				जम्मा		१४६८८६२६.२६	१०९०३४५३.४४	५८७५७०३.३	-	
३५			<b>राजस्व जम्मा</b> आन्तरीक ठेक्का बाट सिद्धि विनायक ट्रेडर्सबाट कार्यालयले प्राप्त गर्नुपर्ने मुल्य अभिवृद्धिकर रु ८०६१३० राजश्व शिर्षक ३३११७ मा जम्मा हुनुपर्नेमा ३३११४ मा राजस्व जम्मा गरेकोले फरक शिर्षकमा जम्मा गरेको रकम निजलेनै मिलान गर्न पाउने भएकोले निजले उक्त मुल्य अभिवृद्धिकर मिलान गर्न नपाउने गरी राजश्व शिर्षक नम्बर ३३११७ मा जम्मा गरेको प्रमाण पेश गर्नुने देखिन्छ ।							८०६,१३०
३६			<b>राजस्व परामर्श समितिको सिफारिश वेगर छुट</b> स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६५ अनुसारको स्थानीय राजश्व परामर्श समितिले राजश्व सम्बन्धी नीति तथा कानुनको तर्जुमा, संशोधन, परिमार्जन र सोको परिपालनाका सम्बन्धमा परामर्श प्रदान गर्ने, आगामी वर्ष प्राप्त हुने राजश्वको अनुमान गर्ने आन्तरिक आयको विश्लेषण र अनुमान गर्ने जस्ता कर्तव्य							२,७७५,८८८

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																																								
			<p>रहेको छ । पालिकाको राजश्व परामर्श समितिले तोकेको न्यूनतम ठेक अंकको आधारमा आय ठेक्का आव्हान गरेकोमा सो समितिको राय परामर्श र सिफारिश वेगर निम्नानुसारको रकम असुल हुन बाँकी रहेको अवस्थामानै कार्यपालिकाले छुट दिएको छ । राजश्व परामर्श समितिको सिफारिश वेगर कार्यपालिकाले बैशाख १७ पछिको शून्य समय रहेको जनाई कवाडी संकलन नभएको र हाट नलागेको आधार उल्लेख गरी निम्नानुसारको रु २६,०३,७१४ छुट दिएको नियमित देखिदैन ।</p> <table border="1"> <thead> <tr> <th>सि.नं.</th> <th>ठेक्का शीर्षक</th> <th>ठेकेदार</th> <th>छुट रकम</th> </tr> </thead> <tbody> <tr> <td>१.</td> <td>कवाडि कर तथा हाड सिंग खुर</td> <td>मो. मुस्ताकिम मिया</td> <td>१०,६६,४५७</td> </tr> <tr> <td>२.</td> <td>मवेशि पशु चौपाया साप्ताहिक हाटकर</td> <td>मो. कासिम मिया</td> <td>५,४४,९१३</td> </tr> <tr> <td>३.</td> <td>साप्ताहिक मंगबारे हाटकर</td> <td>मो. कासिम मिया</td> <td>४,२३,४८०</td> </tr> <tr> <td>४.</td> <td>जिउंदो खसिबाखा हाटकर</td> <td>दुलिचन खत्वे</td> <td>२,९०,२७५</td> </tr> <tr> <td>५.</td> <td>दैनिक गुदरी हाटकर</td> <td>मों. असाद मियां</td> <td>१,६७,१३७</td> </tr> <tr> <td>६.</td> <td>भलुवा फर्सीहि हाटकर</td> <td>गुलाव मियां</td> <td>१४,८०८</td> </tr> <tr> <td>७.</td> <td>विहिबारे साप्ताहिक हाटकर</td> <td>सहिम मियां</td> <td>८६,५४०</td> </tr> <tr> <td>८.</td> <td>आईतबारे साप्ताहिक हाटकर</td> <td>अतिम मियां</td> <td>१५,५९८</td> </tr> <tr> <td>९.</td> <td>बुधबारे आईतबारे नहर चौक हाटकर</td> <td>दुलिचनन खत्वे</td> <td>१,००,९१२</td> </tr> <tr> <td>१०.</td> <td>वडा नं. १२ का सम्पूर्ण हाटकर</td> <td>सुरत लाल माझि</td> <td>१८,८४६</td> </tr> <tr> <td>११.</td> <td>शुक्रबारे हाटकर दुहवी-११</td> <td>गुलाव मियां</td> <td>७,७७१</td> </tr> <tr> <td>१२.</td> <td>बुधबारे हाटकर दुहवी-८</td> <td>पंच नारायण चौधरी</td> <td>५६,०४०</td> </tr> <tr> <td>१३.</td> <td>भैलि डिल हाटकर दुहवी-९</td> <td>मो.कासिम मियां</td> <td>४८,७११</td> </tr> </tbody> </table>	सि.नं.	ठेक्का शीर्षक	ठेकेदार	छुट रकम	१.	कवाडि कर तथा हाड सिंग खुर	मो. मुस्ताकिम मिया	१०,६६,४५७	२.	मवेशि पशु चौपाया साप्ताहिक हाटकर	मो. कासिम मिया	५,४४,९१३	३.	साप्ताहिक मंगबारे हाटकर	मो. कासिम मिया	४,२३,४८०	४.	जिउंदो खसिबाखा हाटकर	दुलिचन खत्वे	२,९०,२७५	५.	दैनिक गुदरी हाटकर	मों. असाद मियां	१,६७,१३७	६.	भलुवा फर्सीहि हाटकर	गुलाव मियां	१४,८०८	७.	विहिबारे साप्ताहिक हाटकर	सहिम मियां	८६,५४०	८.	आईतबारे साप्ताहिक हाटकर	अतिम मियां	१५,५९८	९.	बुधबारे आईतबारे नहर चौक हाटकर	दुलिचनन खत्वे	१,००,९१२	१०.	वडा नं. १२ का सम्पूर्ण हाटकर	सुरत लाल माझि	१८,८४६	११.	शुक्रबारे हाटकर दुहवी-११	गुलाव मियां	७,७७१	१२.	बुधबारे हाटकर दुहवी-८	पंच नारायण चौधरी	५६,०४०	१३.	भैलि डिल हाटकर दुहवी-९	मो.कासिम मियां	४८,७११	
सि.नं.	ठेक्का शीर्षक	ठेकेदार	छुट रकम																																																									
१.	कवाडि कर तथा हाड सिंग खुर	मो. मुस्ताकिम मिया	१०,६६,४५७																																																									
२.	मवेशि पशु चौपाया साप्ताहिक हाटकर	मो. कासिम मिया	५,४४,९१३																																																									
३.	साप्ताहिक मंगबारे हाटकर	मो. कासिम मिया	४,२३,४८०																																																									
४.	जिउंदो खसिबाखा हाटकर	दुलिचन खत्वे	२,९०,२७५																																																									
५.	दैनिक गुदरी हाटकर	मों. असाद मियां	१,६७,१३७																																																									
६.	भलुवा फर्सीहि हाटकर	गुलाव मियां	१४,८०८																																																									
७.	विहिबारे साप्ताहिक हाटकर	सहिम मियां	८६,५४०																																																									
८.	आईतबारे साप्ताहिक हाटकर	अतिम मियां	१५,५९८																																																									
९.	बुधबारे आईतबारे नहर चौक हाटकर	दुलिचनन खत्वे	१,००,९१२																																																									
१०.	वडा नं. १२ का सम्पूर्ण हाटकर	सुरत लाल माझि	१८,८४६																																																									
११.	शुक्रबारे हाटकर दुहवी-११	गुलाव मियां	७,७७१																																																									
१२.	बुधबारे हाटकर दुहवी-८	पंच नारायण चौधरी	५६,०४०																																																									
१३.	भैलि डिल हाटकर दुहवी-९	मो.कासिम मियां	४८,७११																																																									

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम																																									
				१४.	शुक्रबारे हाटकर दुही-९	ताविज मियां	१५,४००																																										
					जम्मा		२७७५८८८																																										
			उपरोक्तानुसारका ठेक्काहरु राजस्व परामर्श समितिको सिफारिश वेगर कार्यपालिकाले विगतमा ठेक्का सकार गरेका व्यक्ति र फर्महरुलाईनै पुनः ठेक्का प्रदान गरेको छ । विगतको भन्दा राजस्वको दर वृद्धि भएको अवस्थामा समेत विगतकै न्यूनतम अंक कायम गरी ठेक्का प्रदान गरेकोले आन्तरिक आयका स्रोतहरुको परिचालबाट पालिकालाई प्राप्त हुनुपर्ने राजस्वहरुमा कटौति भएको छ ।																																														
३७			<b>ढिला राजस्व दाखिला</b> आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २७ मा प्रचलित कानून बमोजिम प्राप्त हुने राजस्व सोही दिन वा सोको भोलिपल्ट बैङ्क दाखिला गर्नुपर्ने व्यवस्था छ । नमुना छनौटको आधारमा परीक्षण गर्दा निम्नानुसारका वडाहरुले निम्नानुसार ढिला दाखिला गरेको देखिन्छ। ढिला दाखिला गर्ने प्रवृत्तिमा सुधार गर्नुपर्ने तथा १० दिन भन्दा ढिला दाखिला गरेकोमा कानून बमोजिम सबै वडाको छानबिन गरी १० प्रतिशत रकम रु.५४,३३१।- जरिवाना असुल गर्नुपर्ने देखिन्छ ।						५४,३३१																																								
				<div style="border: 1px solid black; padding: 5px;"> <p>दुहवी न.पा.वडा ११</p> <table border="1" style="width: 100%; border-collapse: collapse;"> <thead> <tr> <th>क्र</th> <th>मास</th> <th>राजस्व</th> <th>अनुमानित</th> <th>अन्तिम</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>श्रावण</td> <td>३३७३७.००</td> <td>३३७३७.००</td> <td>२०७७.०६.१२</td> </tr> <tr> <td>२</td> <td>भदौ</td> <td>१८४९४.००</td> <td>१८४९४.००</td> <td>२०७७.०६.१२</td> </tr> <tr> <td>३</td> <td>असोज</td> <td>२८३९४.००</td> <td>२८३९४.००</td> <td>२०७७.१०.११</td> </tr> <tr> <td>४</td> <td>कार्तिक</td> <td>६३५३५.००</td> <td>६३५३५.००</td> <td>२०७७.१०.११</td> </tr> <tr> <td>५</td> <td>मंसिर</td> <td>२९१९९.००</td> <td>२९१९९.००</td> <td>२०७७.१०.११</td> </tr> <tr> <td>६</td> <td>पौष</td> <td>४०५१४.००</td> <td>४०५१४.००</td> <td>२०७८.०३.२०</td> </tr> <tr> <td>७</td> <td>माघ</td> <td>४६०४२.००</td> <td>४६०४२.००</td> <td>२०७८.०३.२०</td> </tr> </tbody> </table> </div>					क्र	मास	राजस्व	अनुमानित	अन्तिम	१	श्रावण	३३७३७.००	३३७३७.००	२०७७.०६.१२	२	भदौ	१८४९४.००	१८४९४.००	२०७७.०६.१२	३	असोज	२८३९४.००	२८३९४.००	२०७७.१०.११	४	कार्तिक	६३५३५.००	६३५३५.००	२०७७.१०.११	५	मंसिर	२९१९९.००	२९१९९.००	२०७७.१०.११	६	पौष	४०५१४.००	४०५१४.००	२०७८.०३.२०	७	माघ	४६०४२.००	४६०४२.००	२०७८.०३.२०	
क्र	मास	राजस्व	अनुमानित	अन्तिम																																													
१	श्रावण	३३७३७.००	३३७३७.००	२०७७.०६.१२																																													
२	भदौ	१८४९४.००	१८४९४.००	२०७७.०६.१२																																													
३	असोज	२८३९४.००	२८३९४.००	२०७७.१०.११																																													
४	कार्तिक	६३५३५.००	६३५३५.००	२०७७.१०.११																																													
५	मंसिर	२९१९९.००	२९१९९.००	२०७७.१०.११																																													
६	पौष	४०५१४.००	४०५१४.००	२०७८.०३.२०																																													
७	माघ	४६०४२.००	४६०४२.००	२०७८.०३.२०																																													

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय						बेरुजु रकम	
				८	फाल्गुन	६९४३८.००	६९४३८.००	२०७८.०३.२०		
				९	चैत्र	४४४८३.००	४४४८३.००	२०७८.०३.२०		
				१०	बैशाख	४४२८२.००	४४२८२.००	२०७८.०३.२०		
				११	जेष्ठ	१२००.००	१२००.००	२०७८.०३.२०		
				१२	अषाढ	२०५३७.५०	२०५३७.५०	२०७८.०३.३१		
					जम्मा	४३९८५५.५०	४३९८५५.५०			
						१०% जरिवाना	४३९८५।५५			
				दुहवी न.पा.वडा १२						
					महिना	जम्मा दाखिला	बैंक भौचर अनुसार दाखिला	दाखिला मिति		
				१	श्रावण	३३८९८.००	४८६८९.००	२०७७.०६.२३		
				२	भदौ	१३६०९.००	१०७४००.००	२०७७.०८.२६		
				३	असोज	११२६४९.००	६००००.००	२०७७.०९.१०		
				४	कार्तिक	६२८८०.००	५००००.००	२०७७.०९.२१		
				५	मंसिर	१३३४१६.००	९०३५५.००	२०७७.०९.२८		
				६	पौष	१७५१८४.००	४००००.००	२०७७.१०.११		

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय						बेरुजु रकम
				७	माघ	१६१५५९.००	५००००.००	२०७७.१०.१७	
				८	फाल्गुन	१०७८७१.००	७५०००.००	२०७७.११.०३	
				९	चैत्र	१५५१८४.५०	५५०००.००	२०७७.११.१५	
				१०	बैशाख	२६१०९.००			
				११	जेष्ठ	२१८६.००			
				१२	अषाढ	५०१५२.००	४५८२४६.००	२०७८.०३.३२	
					जम्मा	१०३४६८९.५०	१०३४६९०.००		
						१०% जरिवाना	१०३४५।००		
						कुल जरिवाना	५४३३१।०		



क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																														
३८			<p><b>ठेक्का नलागेको</b></p> <p>राजस्व परामर्श समितिले निम्नानुसारको पटके सवारी तथा माछा र पोखरीको ठेक्का लगाउनका लागि न्यूनतम अंक कायम गरी कार्यपालिकामा सिफारिश गरेको छ । उक्त ठेक्काहरुको सम्बन्धमा ठेक्का लाग्न नसकेको जनाई राजस्व प्राप्त गरेको छैन । उक्त ठेक्का कबोल हुन नसक्नुका कारणहरु पहिचान गरी पुनः सूचना प्रकाशन गरेको देखिदैन। पुनः सूचना प्रकाशन पनि नगरेको तथा पालिकाले अमानतबाट समेत राजस्व संकलनमा ध्यान नदिएकोले निम्नानुसारको रु.५,५५,५००।० र सोमा लाग्ने मूल्य अभिवृद्धि कर रु.७२,२१५।० राजस्व गुम्न पुगेको छ। राजस्व गुमिरहेको अवस्थामा समेत ठेक्का नलाउनेलाई जिम्मेवार बनाई राजस्व असुलीमा पालिका सक्रिय हुनुपर्दछ ।</p> <table border="1" data-bbox="891 496 1615 1286"> <thead> <tr> <th>सि न</th> <th>ठेक्का विवरण</th> <th>कायम न्यूनतम अंक</th> </tr> </thead> <tbody> <tr> <td>१.</td> <td>पटके सवारी कर दुहवी ३ बसन्तपुर घाट</td> <td>३५०००</td> </tr> <tr> <td>२.</td> <td>पटके सवारी कर दुहवी १ प्रास्टोकी नाका</td> <td>२१५००</td> </tr> <tr> <td>३.</td> <td>पोखरी ठेक्का दुहबी ९</td> <td>११०००</td> </tr> <tr> <td>४.</td> <td>पटके सवारी दुहवी ९</td> <td>१२१०००</td> </tr> <tr> <td>५.</td> <td>मधुधामी माछा पोखरी दुहवी १२</td> <td>२००००</td> </tr> <tr> <td>६.</td> <td>दुहवी ५ अन्तर्गतका पोखरी ठेक्का ठेक्का कर</td> <td>१२५०००</td> </tr> <tr> <td>७.</td> <td>रंगशालाको घास ठेक्का दुहवी ४</td> <td>२०००</td> </tr> <tr> <td>८.</td> <td>पटके कर मलहटी नाका</td> <td>२२००००</td> </tr> <tr> <td></td> <td>जम्मा</td> <td>५,५५,५००</td> </tr> </tbody> </table>	सि न	ठेक्का विवरण	कायम न्यूनतम अंक	१.	पटके सवारी कर दुहवी ३ बसन्तपुर घाट	३५०००	२.	पटके सवारी कर दुहवी १ प्रास्टोकी नाका	२१५००	३.	पोखरी ठेक्का दुहबी ९	११०००	४.	पटके सवारी दुहवी ९	१२१०००	५.	मधुधामी माछा पोखरी दुहवी १२	२००००	६.	दुहवी ५ अन्तर्गतका पोखरी ठेक्का ठेक्का कर	१२५०००	७.	रंगशालाको घास ठेक्का दुहवी ४	२०००	८.	पटके कर मलहटी नाका	२२००००		जम्मा	५,५५,५००	
सि न	ठेक्का विवरण	कायम न्यूनतम अंक																																
१.	पटके सवारी कर दुहवी ३ बसन्तपुर घाट	३५०००																																
२.	पटके सवारी कर दुहवी १ प्रास्टोकी नाका	२१५००																																
३.	पोखरी ठेक्का दुहबी ९	११०००																																
४.	पटके सवारी दुहवी ९	१२१०००																																
५.	मधुधामी माछा पोखरी दुहवी १२	२००००																																
६.	दुहवी ५ अन्तर्गतका पोखरी ठेक्का ठेक्का कर	१२५०००																																
७.	रंगशालाको घास ठेक्का दुहवी ४	२०००																																
८.	पटके कर मलहटी नाका	२२००००																																
	जम्मा	५,५५,५००																																

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																														
३९			<p><b>नगदी रसिद</b></p> <p>आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७६ को नियम ५८ को उपनियम ६ मा कार्यालयमा नगद वा बैंक भौचरको रूपमा प्राप्त भएको जुनसुकै राजस्व रकमको अनिवार्य रूपमा आम्दानी रसिद काटी सम्बन्धित खातामा आम्दानी जनाउनुपर्ने उल्लेख छ। पालिकाले नयाँ मलेप फारमहरू तयार नै नगर्ने सांग्रीला सफ्टवेयरबाट राजस्वको रसिद काट्ने गरेको तथा प्राप्त हुने सबै राजस्वको नगदी रसिद काट्ने गरेको देखिएन। सफ्टवेयरको मासिक शीर्षकगत जोडजम्मा र मासिक संक्षिप्त प्रतिवेदनको जोड समेत आपसमा भिडान हुने नदेखिएकोले उक्त प्रणालीले प्राप्त सबै राजस्व सही र यथार्थ देखाएको छ भन्ने सम्बन्धमा एकिन गर्ने सकिने कुनै आधारहरू रहेको देखिदैन। विद्युतीय माध्यमबाट राजस्वको रसिद काट्दा तोकिएको म.ले.प.फारमहरूको ढाँचामा लेखा राख्ने व्यवस्था गर्नुपर्ने देखिन्छ।</p>																															
४०			<p><b>मूल्य अभिवृद्धि कर असुल नगरेको</b></p> <p>मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा ५ मा अनुसूची १ मा उल्लेखित वस्तु वा सेवाहरूको प्रत्येक कारोबारको कर लाग्ने मुल्यमा कर लाग्ने व्यवस्था छ। पालिकाले निम्नानुसारको हाट बजारको ठेक्का मार्फत रकम संकलन गरेको र ठेक्का अंक मूल्य अभिवृद्धि कर वाहेकको रकम रहेको जनाएको छ। मूल्य अभिवृद्धि कर वाहेकको रकम मात्र पालिकाले संकलन गरेकोले सो कारोबारमा लाग्ने देहायबमोजिमको रु. २६,३९,१२७.१४ कर असुल गरी दाखिला गर्नुपर्ने देखिन्छ।</p> <table border="1"> <thead> <tr> <th>ठेक्का नम्बर</th> <th>ठेक्काको नाम</th> <th>ठेकेदारको नाम</th> <th>कबोल अंक</th> <th>१३% हुने कर</th> </tr> </thead> <tbody> <tr> <td>रा.आ.ठे.नं. १</td> <td>साप्ताहिक मवेशी पशुचौपाया खरिद विक्री हाटकर दुहवीं ४</td> <td>मो. कासिम मियाँ</td> <td>३२७६५००</td> <td>४२५९४५</td> </tr> <tr> <td>रा.आ.ठे.नं. २</td> <td>साप्ताहिक मंगजवारे खसि, सुंगुरकाटी मासुकाटी मासु विक्री पसल हाटकर दुहवीं ५ र ६</td> <td>मो. कासिम मियाँ</td> <td>११०१०००</td> <td>१४३१३०</td> </tr> <tr> <td>रा.आ.ठे.नं. ३</td> <td>जिउदो खसि बाखा हाटकर दुहवीं ४</td> <td>मो. कासिम मियाँ</td> <td>१२६१५००</td> <td>१६३९९५</td> </tr> <tr> <td>रा.आ.ठे.नं. ४</td> <td>दैनिक गुदरी हाटकर दुहबीं ५ र ६</td> <td>असाद मिया</td> <td>४१३११०</td> <td>५३७०४.३</td> </tr> <tr> <td>रा.आ.ठे.नं.</td> <td>मवेशी हाट पसल कर दुहवीं-४</td> <td>सैयद हुसेन</td> <td>२५५५६</td> <td>३३२२.२८</td> </tr> </tbody> </table>	ठेक्का नम्बर	ठेक्काको नाम	ठेकेदारको नाम	कबोल अंक	१३% हुने कर	रा.आ.ठे.नं. १	साप्ताहिक मवेशी पशुचौपाया खरिद विक्री हाटकर दुहवीं ४	मो. कासिम मियाँ	३२७६५००	४२५९४५	रा.आ.ठे.नं. २	साप्ताहिक मंगजवारे खसि, सुंगुरकाटी मासुकाटी मासु विक्री पसल हाटकर दुहवीं ५ र ६	मो. कासिम मियाँ	११०१०००	१४३१३०	रा.आ.ठे.नं. ३	जिउदो खसि बाखा हाटकर दुहवीं ४	मो. कासिम मियाँ	१२६१५००	१६३९९५	रा.आ.ठे.नं. ४	दैनिक गुदरी हाटकर दुहबीं ५ र ६	असाद मिया	४१३११०	५३७०४.३	रा.आ.ठे.नं.	मवेशी हाट पसल कर दुहवीं-४	सैयद हुसेन	२५५५६	३३२२.२८	२,६३९,१२७.१४
ठेक्का नम्बर	ठेक्काको नाम	ठेकेदारको नाम	कबोल अंक	१३% हुने कर																														
रा.आ.ठे.नं. १	साप्ताहिक मवेशी पशुचौपाया खरिद विक्री हाटकर दुहवीं ४	मो. कासिम मियाँ	३२७६५००	४२५९४५																														
रा.आ.ठे.नं. २	साप्ताहिक मंगजवारे खसि, सुंगुरकाटी मासुकाटी मासु विक्री पसल हाटकर दुहवीं ५ र ६	मो. कासिम मियाँ	११०१०००	१४३१३०																														
रा.आ.ठे.नं. ३	जिउदो खसि बाखा हाटकर दुहवीं ४	मो. कासिम मियाँ	१२६१५००	१६३९९५																														
रा.आ.ठे.नं. ४	दैनिक गुदरी हाटकर दुहबीं ५ र ६	असाद मिया	४१३११०	५३७०४.३																														
रा.आ.ठे.नं.	मवेशी हाट पसल कर दुहवीं-४	सैयद हुसेन	२५५५६	३३२२.२८																														

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम
			५					
			रा.आ.ठे.नं. ६	भलुवा फसाही हाटकर दुहवी ७	गुलाब मिया	४००५१	५२०६.६३	
			रा.आ.ठे.नं. ७	विहिवारे सामाहिक हाट कर दुहवी ८	सहिम मिया	२२५०००	२९२५०	
			रा.आ.ठे.नं. ८	आइतवारे सामाहिक हाट कर दुहवी ८	अतिम मिया	३९६५१	५१५४.६३	
			रा.आ.ठे.नं. १०	बुधवारे, आइतवारे नहरचीकमा लाग्रे शनीबारे, मंगलवारे हाटकर दुहवी १०	दुलिचन खत्वे	२७३१००	३५५०३	
			रा.आ.ठे.नं. ११	हाटकर ( पूर्व कुशाहा चोक, सितापुर चोक, बजरंगबली चोक र बुकडरीचोक) बजरंगबली दहवी १२	सुरतलाल माझी	५१०००	६६३०	
			रा.आ.ठे.नं. १३	शुक्रवार हाटकर दुहवी ११	गुलाब मिया	२१०१०	२७३१.३	
			रा.आ.ठे.नं. १४	विज्ञापन ठेक्का कर	आकृती एडभरटाइजिड	५५५०००	७२१५०	
			रा.आ.ठे.नं. १५	बुधवार हाटकर, दुहवी ८	पञ्चनारायण चौधरी	१४५७००	१८९४१	
			रा.आ.ठे.नं. १७	भैसी डिल हाटकर दुहवी	कासिम मिया	१३१८००	१७१३४	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम																									
			रा.आ.ठे.नं. १८	शुक्रबार हाटकर दुहबी ९	मो. ताविज हुसेन	४००००	५२००																										
			रा.आ.ठे.नं. १९	कवाडी कर	सिद्धिविनायक ट्रेडर्स	६५०००००	८४५०००																										
			रा.आ.ठे.नं. २०	बुढी खोलाकी बालुवा, गिट्टी, भरीट उत्खनन ठेक्का	डि.के. कन्स्ट्रक्सन प्रो. कृष्ण कटुवाल	६२०१०००	८०६१३०																										
					जम्मा		२६३९१२७.१४																										
४१			<p><b>कर तथा शुल्क असुली</b></p> <p>स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ५५, ५७, ५८ र ५९ मा एकीकृत सम्पत्ति कर र घरजग्गा कर, घरजग्गा वहाल कर, व्यवसाय कर र बहाल विरौटी शुल्क उठाउने व्यवस्था रहेको छ । उक्त व्यवस्था अनुसार पालिकाले यस वर्ष आन्तरिक राजस्व देहाय अनुसार प्राप्त गरेको छ । ती आय शीर्षकमा आय अनुमान र असुली स्थिति निम्नानुसार रहेको देखिन्छ ।</p> <table border="1" style="margin-left: auto; margin-right: auto;"> <thead> <tr> <th>राजस्व उपशीर्षक</th> <th>अनुमानित बजेट</th> <th>प्राप्त रकम रु.</th> <th>फरक रकम</th> </tr> </thead> <tbody> <tr> <td>१११३१ सम्पत्ती, बहाल तथा पट्टा वापतको आयमा लाग्ने कर</td> <td>३५,००,०००</td> <td>३५,१४,६५१.५०</td> <td>-१४६५१.५</td> </tr> <tr> <td>११३१४ भुमिकर/मालपोत</td> <td>६,५१,९४,०००</td> <td>४,४७,००,७०८.४२</td> <td>२०४९३२९१.६</td> </tr> <tr> <td>११३२१ घरवहाल कर</td> <td>६०,००,०००</td> <td>४९,५७,९७१.८३</td> <td>१०४२०२८.२</td> </tr> <tr> <td>११३२२ वहाल विटौरी कर</td> <td>८०,००,०००</td> <td>१,०२,९९,१९७.५२</td> <td>-२२९९१९७.५</td> </tr> <tr> <td>११६११ व्यवसायले भुक्तानी गर्ने</td> <td>८०,००,०००</td> <td>६०,६१,५६५</td> <td>१९३८४३५.०</td> </tr> </tbody> </table>						राजस्व उपशीर्षक	अनुमानित बजेट	प्राप्त रकम रु.	फरक रकम	१११३१ सम्पत्ती, बहाल तथा पट्टा वापतको आयमा लाग्ने कर	३५,००,०००	३५,१४,६५१.५०	-१४६५१.५	११३१४ भुमिकर/मालपोत	६,५१,९४,०००	४,४७,००,७०८.४२	२०४९३२९१.६	११३२१ घरवहाल कर	६०,००,०००	४९,५७,९७१.८३	१०४२०२८.२	११३२२ वहाल विटौरी कर	८०,००,०००	१,०२,९९,१९७.५२	-२२९९१९७.५	११६११ व्यवसायले भुक्तानी गर्ने	८०,००,०००	६०,६१,५६५	१९३८४३५.०	
राजस्व उपशीर्षक	अनुमानित बजेट	प्राप्त रकम रु.	फरक रकम																														
१११३१ सम्पत्ती, बहाल तथा पट्टा वापतको आयमा लाग्ने कर	३५,००,०००	३५,१४,६५१.५०	-१४६५१.५																														
११३१४ भुमिकर/मालपोत	६,५१,९४,०००	४,४७,००,७०८.४२	२०४९३२९१.६																														
११३२१ घरवहाल कर	६०,००,०००	४९,५७,९७१.८३	१०४२०२८.२																														
११३२२ वहाल विटौरी कर	८०,००,०००	१,०२,९९,१९७.५२	-२२९९१९७.५																														
११६११ व्यवसायले भुक्तानी गर्ने	८०,००,०००	६०,६१,५६५	१९३८४३५.०																														

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम
				११६९१ अन्य कर	४,२२,००,०५७.४३	३९,०३५.५६	४२१६१०२१.९	
				१४२१९ अन्य सेवा शुल्क तथा बिक्री	१६,७७,०००	४,६२,५६०	१२१४४४०.०	
				१४२२१ न्यायिक दस्तुर	३,०००	५,३७४	-२३७४.०	
				१४२४२ नक्सापास दस्तुर	१,००,००,०००	५५,७२,१०६	४४२७८९४.०	
				१४२४३ सिफारिश दस्तुर	२०,००,०००	४५,२२,८०५	-२५२२८०५.०	
				१४२४४ व्यक्तिगत घटना दर्ता दस्तुर	१०,०००	१,४६,२४०	-१३६२४०.०	
				१४२४५ नाता प्रमाणित दस्तुर	४५,०००	१३,००७.३५	३१९९२.७	
				१४२४९ अन्य दस्तुर	२५,००,०००	७,७९,७१८.७४	१७२०२८१.३	
				१४२५४ रेडियो/ एफ.एम.सञ्चालन दस्तुर	५,०००	२००	४८००.०	
				१४२६५ अन्य क्षेत्रको आय	१,००,०००	६५,५५३.२८	३४४४६.७	
				१४३१२ प्रशासनिक दण्ड, जरिवाना र जफत	५०,०००	१,६०३.०४	४८३९७.०	
				१४५२९ अन्य राजस्व	१,००,००,०००	२,७१,५१२.३६	९७२८४८७.६	
<p>उपरोक्त तालिकाको अनुसार पालिकाले आफ्नो आयको सम्भावित सबै स्रोतको सम्भावित परिमाण, संख्या, क्षेत्रफल यकिन गरी सभाले स्वीकृत गरेको दर अनुसार हुने आय यकिन नगरेकोले अनुमानित आय र वास्तविक असुली विच अन्तर रहेको छ । आफ्नो क्षेत्राधिकार अन्तर्गत रहेका स्रोतहरूको उपयोग गरी प्राप्त हुने राजस्वको अनुमान गर्दा वास्तविक तथ्यांकलाई आधार लिई राजस्व अनुमानलाई यथार्थपरक बनाउनुपर्ने देखिन्छ । साथै लेखांकनको क्रममा समेत प्राप्त राजस्व सम्बन्धित शिर्षकमा आम्दानी नजनाएकोले पनि अनुमानित बजेट र प्राप्ति विच अस्वभाविक रुपमा फरक देखिन्छ । पालिका भित्र रहेका करदाताहरूको अभिलेख व्यवस्थित नरहेको एवं बुझाउन ल्याएको अवस्थामा मात्र कर एवं शुल्क बुझ्ने परिपाटी रहेकोले उल्लिखित असुली यथार्थ मान्न सक्ने अवस्था देखिएन । आफ्नो</p>								

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																			
			क्षेत्रभिन्नका करदाताहरुको लगत (म. ले. प. फा. नं. ११२) र करदाताको गोस्वारा लगत फारम (म. ले. प. फा. नं. ११३) तयार गरी करयोग्य आय भएका सबै करदातालाई करको दायारामा ल्याउनु पर्दछ ।																																				
४२			<b>राजस्व ठेक्काको कायम अंक</b>																																				
४२.१			<p>विभिन्न ३ ठेक्काहरु पहिलो सूचनामा कुनै कबोल नभएकोले दोश्रो सूचना पश्चात ठेक्का संज्ञौता हुन नसक्ने श्रावण भाद्र र आश्विनको दामासाहिले हुने रकम घटाई बाँकी ९ महिनाकोलागि अंक कायम गरेकोमा सो मा पुनः २० प्रतिशत घटाई कायम गरेको न्यूनतम कबोल अंकमा डाँक बढाबढ गरी ठेक्का लगाएको छ । राजश्व परामर्श समितिको सिफारिश वेगर न्यूनतम कबोल अंक घटाई ठेक्का लगाएकोले निम्नानुसार रु ६८५१२५।०० राजश्व प्राप्त गर्ने अवसर गुमेको देखिन्छ । आन्तरिक आय परिचालनको लागी एकरुपता कायम गर्न आवश्यक कानुन निर्माण गरी आय प्राप्ति र परिचालनाई व्यवस्थित गरिनु पर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>सि.न.</th> <th>ठेक्का विवरण</th> <th>शुरु कायम अंक</th> <th>३ महिनाको कट्टी गरी कायम अंक</th> <th>२०%घटाइ कायम अंक</th> <th>ठेक्का अंक</th> <th>आधार वेगर २०% घटाएको रकम</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>साप्ताहिक मवेशि पशु चौपाया खरिद विक्रि हाटकर</td> <td>३३०००००</td> <td>२४७५०००</td> <td>१९८००००</td> <td>१९८१५००</td> <td>४९५०००</td> </tr> <tr> <td>२</td> <td>जिउँदो खसि बाख्रा हाटकर</td> <td>१२६१५००</td> <td>९४६१२५</td> <td>७५६०००</td> <td>७६१०००</td> <td>१९०१२५</td> </tr> <tr> <td>३</td> <td>मवेशि हाट पसल कर</td> <td>२५६०००</td> <td>१९१२००</td> <td>१५३००</td> <td>-</td> <td>-</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td>जम्मा</td> <td>६८५१२५</td> </tr> </tbody> </table> <p>उपरोक्तानुसारका ठेक्का समेत विगतकै कबोलकर्ताले लिन चाहेमा यस वर्ष समेतको लागि संज्ञौता गर्ने निर्णय गरेको छ । सम्बन्धित कबोलकर्ताले साविकको संज्ञौता अंकमा पुनः संज्ञौता गर्न नसक्ने जनाएकोले संज्ञौता अंकनै संसोधन गरेको जनाएको छ । संसोधन पश्चात सोही वोलपत्रदाताले कबोल गरी संज्ञौता गरेको देखिन्छ । प्रयास आधार वेगर न्यूनतम अंक कायम गर्दा २०% छुट दिएको रु ६८५१२५।० नियमित देखिदैन ।</p>	सि.न.	ठेक्का विवरण	शुरु कायम अंक	३ महिनाको कट्टी गरी कायम अंक	२०%घटाइ कायम अंक	ठेक्का अंक	आधार वेगर २०% घटाएको रकम	१	साप्ताहिक मवेशि पशु चौपाया खरिद विक्रि हाटकर	३३०००००	२४७५०००	१९८००००	१९८१५००	४९५०००	२	जिउँदो खसि बाख्रा हाटकर	१२६१५००	९४६१२५	७५६०००	७६१०००	१९०१२५	३	मवेशि हाट पसल कर	२५६०००	१९१२००	१५३००	-	-						जम्मा	६८५१२५	६८५,१२५
सि.न.	ठेक्का विवरण	शुरु कायम अंक	३ महिनाको कट्टी गरी कायम अंक	२०%घटाइ कायम अंक	ठेक्का अंक	आधार वेगर २०% घटाएको रकम																																	
१	साप्ताहिक मवेशि पशु चौपाया खरिद विक्रि हाटकर	३३०००००	२४७५०००	१९८००००	१९८१५००	४९५०००																																	
२	जिउँदो खसि बाख्रा हाटकर	१२६१५००	९४६१२५	७५६०००	७६१०००	१९०१२५																																	
३	मवेशि हाट पसल कर	२५६०००	१९१२००	१५३००	-	-																																	
					जम्मा	६८५१२५																																	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																					
४२.२			मबेशि हाटपसल कर दोश्रो पटकको सूचना पश्चात समेत ठेक्का नलागेकोमा अमानतबाट समेत राजश्व संकलन गरेको नदेखिएकोले उक्त ठेक्काबाट उठ्नुपर्ने बाँकी अवधिको राजश्व रु १५३०००।०० पालिकाले गुमाउनु पुगेको छ ।																						
४२.३			उपरोक्तानुसारको ठेक्का सुचना प्रकाश भई सकेपश्चात ठेक्का प्रदान गर्ने अवधि सम्मको लागि स्थानीयवासि श्री सुरज दाहाललाई हप्ताको रु १५०००।० को दरले रकम बुझाउने गरी अमानतबाट राजश्व असुलको स्वीकृती दिएको छ । निजले अमानतबाट राजश्व उठाई दाखिला गरेको सम्बन्धमा कार्यालयले कुनै अभिलेख राखेको देखिदैन । उक्त रकम निजबाट असुल गर्नुपर्ने देखिन्छ ।																						
४३			<p><b>कर बिजकको ढाँचा</b></p> <p>मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम १७ (१) अनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएको व्यक्तिले कुनै वस्तु वा सेवा आपूर्ति गर्दा कर अधिकृतले अन्यथा स्वीकृत गरेदेखि बाहेक प्रापकलाई अनुसूची ५ र ५(क) बमोजिमको ढाँचामा कर बीजक दिनुपर्ने व्यवस्था छ। निम्न भौचर र मितिबाट निम्न फर्मले जारी गरेको बिजक रितपूर्वक नरहेको देखियो। मूल्य अभिवृद्धि कर दर्ता भएको व्यक्तिले रितपूर्वकको बिजक पेश नगर्नु तथा कार्यालयले विल बिजकको चेक जाँच गरी नियमावलीको पालना गर्ने तर्फ उचित ध्यान नदिनु नै यसको मुख्य कारण रहेको पाइन्छ। यसबाट भुक्तानी गरिएको कर रकम सरकारको राजस्वमा जम्मा नभई सरकारी आम्दानी घट्न जाने देखिन्छ। तसर्थ: मूल्य अभिवृद्धि करमा दर्ता भएको फर्मले रितपूर्वकको कर बीजक जारी गर्ने र कार्यालयले भुक्तानी दिँदा सोको चेकजाँच गरी भुक्तानी दिनुपर्ने देखिन्छ। कार्यालयबाट भुक्तानी लिएको मूल्य अभिवृद्धि कर रु. ५,५७,७९८।- सम्बन्धित आन्तरिक राजस्व कार्यालयबाट समायोजन गरेको प्रमाण पेश हुनु पर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नं./मिति</th> <th>ब.उ.शी.नं.</th> <th>योजना/कार्यक्रम</th> <th>फर्मको नाम</th> <th>कर लाग्ने रकम</th> <th>कर मूल्य</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>५५५-२०७८/३/२९</td> <td>८०११४४०२००९ पुँजीगत</td> <td>वडा नं. ९ स्थित आधारभूत स्वास्थ्य चौकी भवनमा माटो पुर्ने काम</td> <td>फिदा कन्स्ट्रक्सन एण्ड सप्लायर्स ६१०००२८६९</td> <td>१३७५००</td> <td>१७८७५</td> <td>मिति केरमेट</td> </tr> <tr> <td>५४५-२०७८/३/२७</td> <td>८०११४४०२००९</td> <td>अस्फाल्ट कंक्रीट रोड निर्माण</td> <td>निकिता एण्ड राज कन्स्ट्रक्सन</td> <td>६४०६००</td> <td>८३२७८</td> <td>विजक नम्बर</td> </tr> </tbody> </table>	गो.भौ.नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	फर्मको नाम	कर लाग्ने रकम	कर मूल्य	कैफियत	५५५-२०७८/३/२९	८०११४४०२००९ पुँजीगत	वडा नं. ९ स्थित आधारभूत स्वास्थ्य चौकी भवनमा माटो पुर्ने काम	फिदा कन्स्ट्रक्सन एण्ड सप्लायर्स ६१०००२८६९	१३७५००	१७८७५	मिति केरमेट	५४५-२०७८/३/२७	८०११४४०२००९	अस्फाल्ट कंक्रीट रोड निर्माण	निकिता एण्ड राज कन्स्ट्रक्सन	६४०६००	८३२७८	विजक नम्बर	५५७,७९८
गो.भौ.नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	फर्मको नाम	कर लाग्ने रकम	कर मूल्य	कैफियत																			
५५५-२०७८/३/२९	८०११४४०२००९ पुँजीगत	वडा नं. ९ स्थित आधारभूत स्वास्थ्य चौकी भवनमा माटो पुर्ने काम	फिदा कन्स्ट्रक्सन एण्ड सप्लायर्स ६१०००२८६९	१३७५००	१७८७५	मिति केरमेट																			
५४५-२०७८/३/२७	८०११४४०२००९	अस्फाल्ट कंक्रीट रोड निर्माण	निकिता एण्ड राज कन्स्ट्रक्सन	६४०६००	८३२७८	विजक नम्बर																			

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय						बेरुजु रकम
						प्रा.लि.६०५९८८९०५		केरमेट	
			५१७-२०७८/३/२५		नगर आवास बिद्युत जडान गर्ने (House Wiring) कार्य	ए. एण्ड ए. कन्स्ट्रक्शन३०११४१०९७	४४१५१५.८३	५७३९७.०६	विजक नम्बर
			५१९-२०७८/३/२४	८०११४४०२००१ पुँजीगत	राम जानकी मन्दिरको शौचालय निर्माण योजना	न्यू पाथीभरा सप्लायर्स ६१०६३०२२०	१०६६०	१३८५.८	बिजक जारी मिति केरमेट
			३७७-२०७८/०३/०३	८०११४४०२००१ पुँजीगत	वडा नं. १० को बाटो ग्राभेल	डि.के निर्माण सेवा ६०६३०७४९५	४३९२०७.०९	५७०९६.९२	विजक नं. केरमेट
			३३०-२०७८/०२/११	८०११४४०२००१ पुँजीगत	वडा नं. शाह धर्मशाला जाने बाटो ढलाई	अलिसा हार्डवेयर ६०३२०४८०९	४२२५००	५४९२५	विल नं. केरमेट
			३३०-२०७८/०२/११	८०११४४०२००१ पुँजीगत	वडा नं. शाह धर्मशाला जाने बाटो ढलाई	सोनम कवाडी एण्ड ट्रेडर्स(३०५२२२५८१)	४३९३५०	५७११५.५	"
			२५-२०७७/०६/२१	"	दुहवी न.पा.वडा नं. २,३,८,९ स्थित बाटो मर्मत	दुहवी कन्स्ट्रक्शन एण्ड सप्लायर्स( ६०६६७६२२)	२६४१९१	३४३४४	मिति नमिलेको
			३१-२०७८/०१/०७	शर्सत	वडास्तरीय आधारभूत स्वास्थ्य केन्द्र भवन-६	एस.एण्ड निर्माण सेवा(६०७६१२३६३)	८२३४२९.७९	१०७०४५.८७३	मिति केरमेट
			८-२०७७/०९/२१	"	हेल्थ पोष्ट भवन वडा	दुहवी कन्स्ट्रक्शन एण्ड	२२८८८८.६	२९७५५.५२	विल नं.



क्रम	भौचर नम्बर	भौचर मिति	बिषय						बेरुजु रकम																																	
					नं. ३	सप्लायर्य प्रा.लि(६०६६०७६३२)			केरमेट																																	
			३८-२०७७/१०/११	प्रकोप कोष	ऊनीको स्वेटर टोपी सेट खरिद	पंकज होजियारी (३०००९७२२९)	४४२३०२.६	५७४९९.३४	मिति सच्याएको																																	
			जम्मा					४२९०१४४.९१	५५७७१८।०१																																	
४४			<p><b>उपभोक्ताले सब कन्ट्राक्टरमा कार्य गराएको</b></p> <p>सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७(१०) मा उपभोक्ता समिति वा लाभग्राहि समुदायले पाएको काम आफैले सम्पन्न गर्नु छ र कुनै निर्माण व्यवसायी वा सब-कन्ट्राक्टरबाट गराउन सक्ने छैन भन्ने व्यवस्था रहेको छ। कुनै कारणबस समितिले काम गर्न नसकेमा सो सम्बन्धमा आवश्यक जाँच गरी सो समिति वा समुदायसँग भएको सम्झौता तोडी बाँकीकाम यस नियम र नियमावली बमोजिम गराउनु पर्ने व्यवस्था रहेको छ। यस पालिका अन्तरगत निम्नानुसारका योजनामा उपभोक्ता समितिले सम्झौता गरेको रकमको अधिकांश वा सतप्रतिशत कार्य निम्नानुसारका सब-कन्ट्राक्टरबाट गराएको देखियो। यस सम्बन्धमा कार्यालयले आवश्यक जाँच गरी कानुन बमोजिम गरेको देखिएन। उपभोक्ताले सम्झौता बमोजिमको निम्ना कार्य सब-कन्ट्राक्टरबाट गराएको नियमित देखिदैन।</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नं./मिति</th> <th>ब.उ.शी.नं.</th> <th>योजना/कार्यकम</th> <th>फर्मको नाम(मु.क.द.नं.)</th> <th>लागत अणुमान</th> <th>मूल्याङ्कन</th> <th>सव कन्ट्र्याक्ट रकम</th> <th>प्रतिशत</th> </tr> </thead> <tbody> <tr> <td>४४१-२०७८/०३/१६</td> <td>पूँजीगत</td> <td>साक्री बाटो धनुषा खोला तटबन्ध</td> <td>प्रमाण डी कन्स्ट्रक्शन प्रा.लि (६०९८४२०६५)</td> <td>११८४४८.९४</td> <td>१०७२९९.७४</td> <td>९७२९३</td> <td>९०.६७%</td> </tr> <tr> <td>४३०-२०७८/०३/१५</td> <td>पूँजीगत</td> <td>बेलाल पाब्लिक स्कुल क्रेरिड निर्माण</td> <td>नूर कन्स्ट्रक्शन एण्ड सप्लायर्स (६०६८९६३५९)</td> <td>४७४६४४.६४</td> <td>४७४६४४.५३</td> <td>३००५८०</td> <td>६३.३३%</td> </tr> <tr> <td colspan="4">जम्मा</td> <td>५९३०९३</td> <td>५८१९४४</td> <td>३९७८७३</td> <td></td> </tr> </tbody> </table>							गो.भौ.नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यकम	फर्मको नाम(मु.क.द.नं.)	लागत अणुमान	मूल्याङ्कन	सव कन्ट्र्याक्ट रकम	प्रतिशत	४४१-२०७८/०३/१६	पूँजीगत	साक्री बाटो धनुषा खोला तटबन्ध	प्रमाण डी कन्स्ट्रक्शन प्रा.लि (६०९८४२०६५)	११८४४८.९४	१०७२९९.७४	९७२९३	९०.६७%	४३०-२०७८/०३/१५	पूँजीगत	बेलाल पाब्लिक स्कुल क्रेरिड निर्माण	नूर कन्स्ट्रक्शन एण्ड सप्लायर्स (६०६८९६३५९)	४७४६४४.६४	४७४६४४.५३	३००५८०	६३.३३%	जम्मा				५९३०९३	५८१९४४	३९७८७३		३९७,८७३
गो.भौ.नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यकम	फर्मको नाम(मु.क.द.नं.)	लागत अणुमान	मूल्याङ्कन	सव कन्ट्र्याक्ट रकम	प्रतिशत																																			
४४१-२०७८/०३/१६	पूँजीगत	साक्री बाटो धनुषा खोला तटबन्ध	प्रमाण डी कन्स्ट्रक्शन प्रा.लि (६०९८४२०६५)	११८४४८.९४	१०७२९९.७४	९७२९३	९०.६७%																																			
४३०-२०७८/०३/१५	पूँजीगत	बेलाल पाब्लिक स्कुल क्रेरिड निर्माण	नूर कन्स्ट्रक्शन एण्ड सप्लायर्स (६०६८९६३५९)	४७४६४४.६४	४७४६४४.५३	३००५८०	६३.३३%																																			
जम्मा				५९३०९३	५८१९४४	३९७८७३																																				
४५			बिल भरपाई लगायत कागजात पेश नभएको							४८०,१६७																																

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																																
			आर्थिक कार्यविधि नियमावली, २०७७ को नियम ३९(५) मा खर्च गर्दा खर्च पुष्टि गर्ने बिल, भरपाई, प्रमाण र कागजात संलग्न गरी लेखा राख्नुपर्ने व्यवस्था छ । तर कार्यालयले देहायअनुसारको भुक्तानीमा बिल भरपाई तथा खर्च पुष्टि हुने कागजात नराखी भुक्तानी गरेको देखिएकोले उक्त भुक्तानीको पर्याप्त पुष्ट्याइ तथा आवश्यक प्रमाण पेश हुनुपर्दछ ।																																																	
			<table border="1"> <thead> <tr> <th>गो.भौ.नि.नं./मिति</th> <th>ब.उ.शी.नं.</th> <th>योजना/कार्यक्रम</th> <th>फर्मको नाम (मु.क.द.नं.)</th> <th>रकम</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>६०-२०७८/०३/१४</td> <td>सशर्त पुँजीगत</td> <td>वायो ग्याँस जडान कार्यक्रम</td> <td>सूर्योदय बायोग्याँस तथा उर्जा विकास कम्पनी (३०३९८२९१५)</td> <td>२०००००</td> <td>मू.अ.कर योग्य कारोबार गरेको</td> </tr> <tr> <td>३४७-२०७८/०२/२३</td> <td>"</td> <td>नेपाल वातावरणीय सेवा केन्द्रलाई सहयोग रकम</td> <td>नेपाल वातावरणीय सेवा केन्द्र</td> <td>१०००००</td> <td>विल भर्पाई पेश नभएको</td> </tr> <tr> <td>१७-२०७७/०६/१२</td> <td>"</td> <td>बृक्षारोपण कार्यक्रमको लागत सहभागिता वापतको रकम</td> <td>शान्ती आल्मोनियम ग्रिल वर्क्स (६०५६३३५९९)</td> <td>४७६५५</td> <td>विल भर्पाई पेश नभएको</td> </tr> <tr> <td>१६-२०७७/०६/०२</td> <td>"</td> <td>टोकरी बनाए वापत भुक्तानी</td> <td>शान्ती आल्मोनियम ग्रिल वर्क्स (६०५६३३५९९)</td> <td>४७६३७</td> <td>विल भर्पाई पेश नभएको</td> </tr> <tr> <td>१०-२०७७/०५/२२</td> <td>"</td> <td>वडा नं. ६ अंकुर डाइग्नोष्टिक ऐण्ड सर्जिकल सेन्टर समान खरिद गरे वापत</td> <td>अंकुर डाइग्नोष्टिक ऐण्ड सर्जिकल सेन्टर (३०१३८६०४५)</td> <td>६००००</td> <td>स्यानिटाईजर गरेको क्षेत्र र अनुगमन प्रतिवेदन पेश नगरेको</td> </tr> <tr> <td>३९१-२०७८/०३/०७</td> <td>"</td> <td>वडा नं. १ मा सडक वक्ती मर्मत</td> <td>सुरेश कुमार माझी र चन्द्र नारायण हजरी</td> <td>२४८७५</td> <td>सुरेश कुमार माझी र चन्द्र नारायण हजरीलाई भुक्तानी गर्नुपर्नेमा सुरेश कुमार को नाममा मात्र भुक्तानी गरेको</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td></td> <td>४८०९६७</td> <td></td> </tr> </tbody> </table>	गो.भौ.नि.नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	फर्मको नाम (मु.क.द.नं.)	रकम	कैफियत	६०-२०७८/०३/१४	सशर्त पुँजीगत	वायो ग्याँस जडान कार्यक्रम	सूर्योदय बायोग्याँस तथा उर्जा विकास कम्पनी (३०३९८२९१५)	२०००००	मू.अ.कर योग्य कारोबार गरेको	३४७-२०७८/०२/२३	"	नेपाल वातावरणीय सेवा केन्द्रलाई सहयोग रकम	नेपाल वातावरणीय सेवा केन्द्र	१०००००	विल भर्पाई पेश नभएको	१७-२०७७/०६/१२	"	बृक्षारोपण कार्यक्रमको लागत सहभागिता वापतको रकम	शान्ती आल्मोनियम ग्रिल वर्क्स (६०५६३३५९९)	४७६५५	विल भर्पाई पेश नभएको	१६-२०७७/०६/०२	"	टोकरी बनाए वापत भुक्तानी	शान्ती आल्मोनियम ग्रिल वर्क्स (६०५६३३५९९)	४७६३७	विल भर्पाई पेश नभएको	१०-२०७७/०५/२२	"	वडा नं. ६ अंकुर डाइग्नोष्टिक ऐण्ड सर्जिकल सेन्टर समान खरिद गरे वापत	अंकुर डाइग्नोष्टिक ऐण्ड सर्जिकल सेन्टर (३०१३८६०४५)	६००००	स्यानिटाईजर गरेको क्षेत्र र अनुगमन प्रतिवेदन पेश नगरेको	३९१-२०७८/०३/०७	"	वडा नं. १ मा सडक वक्ती मर्मत	सुरेश कुमार माझी र चन्द्र नारायण हजरी	२४८७५	सुरेश कुमार माझी र चन्द्र नारायण हजरीलाई भुक्तानी गर्नुपर्नेमा सुरेश कुमार को नाममा मात्र भुक्तानी गरेको					४८०९६७		
गो.भौ.नि.नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	फर्मको नाम (मु.क.द.नं.)	रकम	कैफियत																																															
६०-२०७८/०३/१४	सशर्त पुँजीगत	वायो ग्याँस जडान कार्यक्रम	सूर्योदय बायोग्याँस तथा उर्जा विकास कम्पनी (३०३९८२९१५)	२०००००	मू.अ.कर योग्य कारोबार गरेको																																															
३४७-२०७८/०२/२३	"	नेपाल वातावरणीय सेवा केन्द्रलाई सहयोग रकम	नेपाल वातावरणीय सेवा केन्द्र	१०००००	विल भर्पाई पेश नभएको																																															
१७-२०७७/०६/१२	"	बृक्षारोपण कार्यक्रमको लागत सहभागिता वापतको रकम	शान्ती आल्मोनियम ग्रिल वर्क्स (६०५६३३५९९)	४७६५५	विल भर्पाई पेश नभएको																																															
१६-२०७७/०६/०२	"	टोकरी बनाए वापत भुक्तानी	शान्ती आल्मोनियम ग्रिल वर्क्स (६०५६३३५९९)	४७६३७	विल भर्पाई पेश नभएको																																															
१०-२०७७/०५/२२	"	वडा नं. ६ अंकुर डाइग्नोष्टिक ऐण्ड सर्जिकल सेन्टर समान खरिद गरे वापत	अंकुर डाइग्नोष्टिक ऐण्ड सर्जिकल सेन्टर (३०१३८६०४५)	६००००	स्यानिटाईजर गरेको क्षेत्र र अनुगमन प्रतिवेदन पेश नगरेको																																															
३९१-२०७८/०३/०७	"	वडा नं. १ मा सडक वक्ती मर्मत	सुरेश कुमार माझी र चन्द्र नारायण हजरी	२४८७५	सुरेश कुमार माझी र चन्द्र नारायण हजरीलाई भुक्तानी गर्नुपर्नेमा सुरेश कुमार को नाममा मात्र भुक्तानी गरेको																																															
				४८०९६७																																																

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																									
४६			<p><b>कार्यसम्पन्न प्रतिवेदन</b></p> <p>सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ (११) मा उपभोक्ता समितिले कार्य सम्पन्न गरेपछि सार्वजनिक निकायको प्राविधिकले जाँचपास गरी कार्य सम्पन्न प्रतिवेदन तयार गरी अभिलेख राख्नुपर्ने व्यस्था छ। निम्नानुसार योजनाहरूलाई भुक्तानी दिँदा कार्यसम्पन्न वेगर भुक्तानी गरेको छ। उक्त निर्माण कार्यको नियमानुसार कार्यसम्पन्न पेश गर्नुपर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नं./ मिति</th> <th>ब.उ. शी.नं.</th> <th>योजना/ कार्यक्रम</th> <th>लगत ईष्टिमेट</th> <th>भुक्तानी रकम रकम</th> </tr> </thead> <tbody> <tr> <td>५२५-२०७८/३/२५</td> <td>८०११४४०२००१</td> <td>वडा नं. ५ मा एकता मार्ग चौथो</td> <td>१५०००००</td> <td>१८७४१०</td> </tr> <tr> <td>४७७-२०७८/०३/२१</td> <td>८०११४४०२००१</td> <td>वडा नं. ३ श्री अखण्ड ज्योति बाबा च्यारिटेबल ट्राष्टले मन्दिर बनाए</td> <td>११७७९१२.१९</td> <td>४९९२७६</td> </tr> <tr> <td>४४९-२०७८/०३/१७</td> <td>८०११४४०२००१</td> <td>वडा नं. १ ह्युम पाईप खरिद गरे वापत</td> <td></td> <td>१२५३९०</td> </tr> <tr> <td colspan="3"><b>जम्मा</b></td> <td>२६७७९१२।१९</td> <td>८१२०७६।००</td> </tr> </tbody> </table>	गो.भौ.नं./ मिति	ब.उ. शी.नं.	योजना/ कार्यक्रम	लगत ईष्टिमेट	भुक्तानी रकम रकम	५२५-२०७८/३/२५	८०११४४०२००१	वडा नं. ५ मा एकता मार्ग चौथो	१५०००००	१८७४१०	४७७-२०७८/०३/२१	८०११४४०२००१	वडा नं. ३ श्री अखण्ड ज्योति बाबा च्यारिटेबल ट्राष्टले मन्दिर बनाए	११७७९१२.१९	४९९२७६	४४९-२०७८/०३/१७	८०११४४०२००१	वडा नं. १ ह्युम पाईप खरिद गरे वापत		१२५३९०	<b>जम्मा</b>			२६७७९१२।१९	८१२०७६।००	८१२,०७६
गो.भौ.नं./ मिति	ब.उ. शी.नं.	योजना/ कार्यक्रम	लगत ईष्टिमेट	भुक्तानी रकम रकम																									
५२५-२०७८/३/२५	८०११४४०२००१	वडा नं. ५ मा एकता मार्ग चौथो	१५०००००	१८७४१०																									
४७७-२०७८/०३/२१	८०११४४०२००१	वडा नं. ३ श्री अखण्ड ज्योति बाबा च्यारिटेबल ट्राष्टले मन्दिर बनाए	११७७९१२.१९	४९९२७६																									
४४९-२०७८/०३/१७	८०११४४०२००१	वडा नं. १ ह्युम पाईप खरिद गरे वापत		१२५३९०																									
<b>जम्मा</b>			२६७७९१२।१९	८१२०७६।००																									

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																										
४७			<p><b>खर्चको पुष्ट्याई</b></p> <p>आर्थिक कार्यविधि नियमावली २०७७ को नियम ३९(५) मा खर्च गर्दा खर्चको बिलभरपाई सहित लेखा राख्नुपर्ने व्यवस्था छ।तर कार्यालयले देहायअनुसारको भुक्तानीमा बिल भरपाई नराखी भुक्तानी गरेको देखिएकोले उक्त भुक्तानीको पर्याप्त पुष्ट्याइ तथा आवश्यक प्रमाण पेश हुनुपर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नि.नं./मिति</th> <th>ब.उ.शी.नं.</th> <th>योजना/कार्यक्रम</th> <th>फर्मको नाम (मु.क.द.नं.)</th> <th>रकम</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>६०-२०७८/०३/१४</td> <td>सशर्त पुँजीगत</td> <td>वायो ग्याँस जडान कार्यक्रम</td> <td>सूर्योदय बायोग्याँस तथा उर्जा विकास कम्पनी (३०३९८२९१५)</td> <td>२०००००</td> <td>मू.अ.कर योग्य कारोबार गरेको</td> </tr> <tr> <td>३४७-२०७८/०२/२३</td> <td>"</td> <td>नेपाल वातावरणीय सेवा केन्द्रलाई सहयोग रकम</td> <td>नेपाल वातावरणीय सेवा केन्द्र</td> <td>१०००००</td> <td>विल भर्पाइ पेश नभएको</td> </tr> <tr> <td>१७-२०७७/०६/१२</td> <td>"</td> <td>बृक्षारोपण कार्यक्रमको लागत सहभागिता वापतको रकम</td> <td>शान्ती आल्मोनियम ग्रिल वर्क्स (६०५६३३५९१)</td> <td>४७६५५</td> <td>विल भर्पाइ पेश नभएको</td> </tr> <tr> <td>१६-२०७७/०६/०२</td> <td>"</td> <td>टोकरी बनाए वापत भुक्तानी</td> <td>शान्ती आल्मोनियम ग्रिल वर्क्स (६०५६३३५९१)</td> <td>४७६३७</td> <td>विल भर्पाइ पेश नभएको</td> </tr> <tr> <td>१०-२०७७/०५/२२</td> <td>"</td> <td>वडा नं. ६ अंकुर डाइग्रोष्टिक ऐण्ड सर्जिकल सेन्टर समान खरिद गरे वापत</td> <td>अंकुर डाइग्रोष्टिक ऐण्ड सर्जिकल सेन्टर (३०१३८६०४५)</td> <td>६००००</td> <td>स्यानिटाईजर गरेको क्षेत्र र अनुगमन प्रतिवेदन पेश नगरेको</td> </tr> <tr> <td>३९१-२०७८/०३/०७</td> <td>"</td> <td>वडा नं. १ मा सडक वत्ती मर्मत</td> <td>सुरेश कुमार माझी र चन्द्र नारायण हजरी</td> <td>२४८७५</td> <td>सुरेश कुमार माझी र चन्द्र नारायण हजरीलाई भुक्तानी गर्नुपर्नेमा सुरेश कुमार को नाममा मात्र भुक्तानी गरेको</td> </tr> </tbody> </table>	गो.भौ.नि.नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	फर्मको नाम (मु.क.द.नं.)	रकम	कैफियत	६०-२०७८/०३/१४	सशर्त पुँजीगत	वायो ग्याँस जडान कार्यक्रम	सूर्योदय बायोग्याँस तथा उर्जा विकास कम्पनी (३०३९८२९१५)	२०००००	मू.अ.कर योग्य कारोबार गरेको	३४७-२०७८/०२/२३	"	नेपाल वातावरणीय सेवा केन्द्रलाई सहयोग रकम	नेपाल वातावरणीय सेवा केन्द्र	१०००००	विल भर्पाइ पेश नभएको	१७-२०७७/०६/१२	"	बृक्षारोपण कार्यक्रमको लागत सहभागिता वापतको रकम	शान्ती आल्मोनियम ग्रिल वर्क्स (६०५६३३५९१)	४७६५५	विल भर्पाइ पेश नभएको	१६-२०७७/०६/०२	"	टोकरी बनाए वापत भुक्तानी	शान्ती आल्मोनियम ग्रिल वर्क्स (६०५६३३५९१)	४७६३७	विल भर्पाइ पेश नभएको	१०-२०७७/०५/२२	"	वडा नं. ६ अंकुर डाइग्रोष्टिक ऐण्ड सर्जिकल सेन्टर समान खरिद गरे वापत	अंकुर डाइग्रोष्टिक ऐण्ड सर्जिकल सेन्टर (३०१३८६०४५)	६००००	स्यानिटाईजर गरेको क्षेत्र र अनुगमन प्रतिवेदन पेश नगरेको	३९१-२०७८/०३/०७	"	वडा नं. १ मा सडक वत्ती मर्मत	सुरेश कुमार माझी र चन्द्र नारायण हजरी	२४८७५	सुरेश कुमार माझी र चन्द्र नारायण हजरीलाई भुक्तानी गर्नुपर्नेमा सुरेश कुमार को नाममा मात्र भुक्तानी गरेको	४८०,९६७
गो.भौ.नि.नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	फर्मको नाम (मु.क.द.नं.)	रकम	कैफियत																																									
६०-२०७८/०३/१४	सशर्त पुँजीगत	वायो ग्याँस जडान कार्यक्रम	सूर्योदय बायोग्याँस तथा उर्जा विकास कम्पनी (३०३९८२९१५)	२०००००	मू.अ.कर योग्य कारोबार गरेको																																									
३४७-२०७८/०२/२३	"	नेपाल वातावरणीय सेवा केन्द्रलाई सहयोग रकम	नेपाल वातावरणीय सेवा केन्द्र	१०००००	विल भर्पाइ पेश नभएको																																									
१७-२०७७/०६/१२	"	बृक्षारोपण कार्यक्रमको लागत सहभागिता वापतको रकम	शान्ती आल्मोनियम ग्रिल वर्क्स (६०५६३३५९१)	४७६५५	विल भर्पाइ पेश नभएको																																									
१६-२०७७/०६/०२	"	टोकरी बनाए वापत भुक्तानी	शान्ती आल्मोनियम ग्रिल वर्क्स (६०५६३३५९१)	४७६३७	विल भर्पाइ पेश नभएको																																									
१०-२०७७/०५/२२	"	वडा नं. ६ अंकुर डाइग्रोष्टिक ऐण्ड सर्जिकल सेन्टर समान खरिद गरे वापत	अंकुर डाइग्रोष्टिक ऐण्ड सर्जिकल सेन्टर (३०१३८६०४५)	६००००	स्यानिटाईजर गरेको क्षेत्र र अनुगमन प्रतिवेदन पेश नगरेको																																									
३९१-२०७८/०३/०७	"	वडा नं. १ मा सडक वत्ती मर्मत	सुरेश कुमार माझी र चन्द्र नारायण हजरी	२४८७५	सुरेश कुमार माझी र चन्द्र नारायण हजरीलाई भुक्तानी गर्नुपर्नेमा सुरेश कुमार को नाममा मात्र भुक्तानी गरेको																																									

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																				
४८			<p><b>मू अ करमा दर्ता नभएकोसँग खरिद</b></p> <p>सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १९ अनुसार बिस हजार भन्दा माथिको खरिद गर्दा स्थायी लेखा नम्बर र मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र प्राप्त गरेका व्यक्ति, फर्म, संस्था वा कम्पनीबाट मात्र खरिद गर्नुपर्ने व्यवस्था छ। कार्यालयले निम्नानुसार तोकिएको सिमा भन्दा बढी भुक्तानी गर्दा मू अ करमा दर्ता भएको फर्मसँग खरिद गरेको नपाइएकोले कानूनको परिपालना गर्नेतर्फ ध्यान दिनु जरुरी छ ।</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नं./ मिति</th> <th>ब.उ. शी.नं.</th> <th>योजना/ कार्यक्रम</th> <th>फर्म/व्यक्तिको नाम</th> <th>रकम</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>५२४-२०७८/३/२५</td> <td>८०११४४०२००१ पुँजीगत</td> <td>वडा नं. ७ को विभिन्न बाटो ग्राभेल कार्य मा ( एउटै कार्यको विल टुक्राएर, ५ वटा विल )</td> <td>वि.पि.एल ढुवानी सेवा६०३८६४४३२</td> <td>७६५००</td> <td>भ्याटमा दर्ता नभएको,</td> </tr> <tr> <td>५२३-२०७८/३/२५</td> <td></td> <td>वडा नं. ७ को भलुवा खेल मैदान मर्मत गर्ने कार्य (एउटै कार्यको विल टुक्राएर, ३*२०००० )</td> <td>वि.पि.एल ढुवानी सेवा६०३८६४४३२</td> <td>६००००</td> <td></td> </tr> <tr> <td>४८४-२०७८/०३/२२</td> <td>८०११४४०२००१ पुँजीगत</td> <td>वडा नं. ९ राधाकृष्ण कम्पाउण्ड बाल निर्माण</td> <td>नुर ६०८९१७९०६</td> <td>१२४५००</td> <td>भ्याटमा दर्ता नभएको</td> </tr> <tr> <td>१९२७-२०७८/३/२७</td> <td>न. पा. चालु</td> <td>मोबाइल फोन खरिद</td> <td>सिरिष इन्टरप्राइजेज (६०६३७१३०८)</td> <td>२७०००</td> <td>प्यान बिलबाट खरिद</td> </tr> <tr> <td colspan="4"><b>जम्मा</b></td> <td>२,८८,०००</td> <td></td> </tr> </tbody> </table>	गो.भौ.नं./ मिति	ब.उ. शी.नं.	योजना/ कार्यक्रम	फर्म/व्यक्तिको नाम	रकम	कैफियत	५२४-२०७८/३/२५	८०११४४०२००१ पुँजीगत	वडा नं. ७ को विभिन्न बाटो ग्राभेल कार्य मा ( एउटै कार्यको विल टुक्राएर, ५ वटा विल )	वि.पि.एल ढुवानी सेवा६०३८६४४३२	७६५००	भ्याटमा दर्ता नभएको,	५२३-२०७८/३/२५		वडा नं. ७ को भलुवा खेल मैदान मर्मत गर्ने कार्य (एउटै कार्यको विल टुक्राएर, ३*२०००० )	वि.पि.एल ढुवानी सेवा६०३८६४४३२	६००००		४८४-२०७८/०३/२२	८०११४४०२००१ पुँजीगत	वडा नं. ९ राधाकृष्ण कम्पाउण्ड बाल निर्माण	नुर ६०८९१७९०६	१२४५००	भ्याटमा दर्ता नभएको	१९२७-२०७८/३/२७	न. पा. चालु	मोबाइल फोन खरिद	सिरिष इन्टरप्राइजेज (६०६३७१३०८)	२७०००	प्यान बिलबाट खरिद	<b>जम्मा</b>				२,८८,०००		
गो.भौ.नं./ मिति	ब.उ. शी.नं.	योजना/ कार्यक्रम	फर्म/व्यक्तिको नाम	रकम	कैफियत																																			
५२४-२०७८/३/२५	८०११४४०२००१ पुँजीगत	वडा नं. ७ को विभिन्न बाटो ग्राभेल कार्य मा ( एउटै कार्यको विल टुक्राएर, ५ वटा विल )	वि.पि.एल ढुवानी सेवा६०३८६४४३२	७६५००	भ्याटमा दर्ता नभएको,																																			
५२३-२०७८/३/२५		वडा नं. ७ को भलुवा खेल मैदान मर्मत गर्ने कार्य (एउटै कार्यको विल टुक्राएर, ३*२०००० )	वि.पि.एल ढुवानी सेवा६०३८६४४३२	६००००																																				
४८४-२०७८/०३/२२	८०११४४०२००१ पुँजीगत	वडा नं. ९ राधाकृष्ण कम्पाउण्ड बाल निर्माण	नुर ६०८९१७९०६	१२४५००	भ्याटमा दर्ता नभएको																																			
१९२७-२०७८/३/२७	न. पा. चालु	मोबाइल फोन खरिद	सिरिष इन्टरप्राइजेज (६०६३७१३०८)	२७०००	प्यान बिलबाट खरिद																																			
<b>जम्मा</b>				२,८८,०००																																				

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																										
४९	५१९	२०७८-३-२५	<p><b>बढी दररेटमा भुक्तानी</b></p> <p>यस पालिकाको नगर दररेट अनुसार ज्यामीको दर प्रतिदिन रु. ६००।- भएकोमा पोल सार्ने काममा मिस्त्री लगाएको भनी रु. ८०० को दरले भुक्तानी गरेको देखियो। पोल सार्ने काममा मिस्त्री नभई ज्यामी प्रयोग हुनेहुदा ज्यामीको दररेटले भुक्तानी गर्नुपर्नेमा बढी दररेटले भुक्तानी गरेकोले प्रतिव्यक्ति रु. २००।- का दरले निम्नानुसारको बढी भुक्तानी भएको रु. १९,२००।- असुल गर्नुपर्दछ ।</p>	१९,२००																																										
५०			<p><b>ननफाइलर</b></p> <p>मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १८ मा भुक्तानीमा प्राप्त मूल्य अभिवृद्धि करको विवरण भुक्तानी पाएको अर्को महिनाको २५ गतेभित्र सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा कर विवरण सहित दाखिला गर्नुपर्ने व्यवस्था छ।तर पालिकाबाट देहायका फर्मलाई मू.अ. कर रु. ५२,२०८/- भुक्तानी दिएकोमा लेखापरीक्षण अवधिसम्म पनि ती फर्महरु कर विवरण नबुझाई ननफाइलर रहेकोले कर समायोजन भएको प्रमाण पेश हुनुपर्ने रु.</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नं./ मिति</th> <th>ब.उ.शी.नं.</th> <th>योजना/कार्यक्रम</th> <th>फर्मको नाम</th> <th>बिजक रकम</th> <th>भुक्तानी रकम</th> </tr> </thead> <tbody> <tr> <td>५३३-२०७८/३/२६</td> <td>पुँजीगत</td> <td>लबटोलिय बाटो मर्मत, वडा नं. ४ को महिरुद्धिनको घर देखि उत्तर चौधरी टोलसम्म</td> <td>फिदा कन्स्ट्रक्सन एण्ड सप्लायर्स ६१०००२८६९</td> <td>१४६०००</td> <td>१८९८०</td> </tr> <tr> <td>५३२-२०७८/३/२६</td> <td>पुँजीगत</td> <td>वडा नं. ९ दिनाभ्रदी बाटो निर्माण</td> <td>फिदा कन्स्ट्रक्सन एण्ड सप्लायर्स ६१०००२८६९</td> <td>८८०००</td> <td>११४४०</td> </tr> <tr> <td>२६-२०७७/१२/३१</td> <td>पुँजीगत</td> <td>अपाङ्गता रोकथान तथा पुनःस्थापना कार्यक्रम</td> <td>न्यू बी एण्ड बी सप्लायर्स ६०५४३४३७६</td> <td>४३०००</td> <td>५५९०</td> </tr> <tr> <td>१६०९-२०७८/३/२७</td> <td>न पा चालु</td> <td>विद्युतीय सामाग्री</td> <td>जय बाबा ट्रेडर्स ३०१३८३७७६</td> <td>६०१००</td> <td>७८१३</td> </tr> <tr> <td>१८९३-२०७८/३/२५</td> <td>न पा चालु</td> <td>वडा नं ८ सडक ग्राभल</td> <td>आर.एन.कन्स्ट्रक्सन ६१३२९१६१७</td> <td>६४५००</td> <td>८३८५</td> </tr> <tr> <td colspan="4">जम्मा</td> <td>४०९६००</td> <td>५२२०८</td> </tr> </tbody> </table>	गो.भौ.नं./ मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	फर्मको नाम	बिजक रकम	भुक्तानी रकम	५३३-२०७८/३/२६	पुँजीगत	लबटोलिय बाटो मर्मत, वडा नं. ४ को महिरुद्धिनको घर देखि उत्तर चौधरी टोलसम्म	फिदा कन्स्ट्रक्सन एण्ड सप्लायर्स ६१०००२८६९	१४६०००	१८९८०	५३२-२०७८/३/२६	पुँजीगत	वडा नं. ९ दिनाभ्रदी बाटो निर्माण	फिदा कन्स्ट्रक्सन एण्ड सप्लायर्स ६१०००२८६९	८८०००	११४४०	२६-२०७७/१२/३१	पुँजीगत	अपाङ्गता रोकथान तथा पुनःस्थापना कार्यक्रम	न्यू बी एण्ड बी सप्लायर्स ६०५४३४३७६	४३०००	५५९०	१६०९-२०७८/३/२७	न पा चालु	विद्युतीय सामाग्री	जय बाबा ट्रेडर्स ३०१३८३७७६	६०१००	७८१३	१८९३-२०७८/३/२५	न पा चालु	वडा नं ८ सडक ग्राभल	आर.एन.कन्स्ट्रक्सन ६१३२९१६१७	६४५००	८३८५	जम्मा				४०९६००	५२२०८	५२,२०८
गो.भौ.नं./ मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	फर्मको नाम	बिजक रकम	भुक्तानी रकम																																									
५३३-२०७८/३/२६	पुँजीगत	लबटोलिय बाटो मर्मत, वडा नं. ४ को महिरुद्धिनको घर देखि उत्तर चौधरी टोलसम्म	फिदा कन्स्ट्रक्सन एण्ड सप्लायर्स ६१०००२८६९	१४६०००	१८९८०																																									
५३२-२०७८/३/२६	पुँजीगत	वडा नं. ९ दिनाभ्रदी बाटो निर्माण	फिदा कन्स्ट्रक्सन एण्ड सप्लायर्स ६१०००२८६९	८८०००	११४४०																																									
२६-२०७७/१२/३१	पुँजीगत	अपाङ्गता रोकथान तथा पुनःस्थापना कार्यक्रम	न्यू बी एण्ड बी सप्लायर्स ६०५४३४३७६	४३०००	५५९०																																									
१६०९-२०७८/३/२७	न पा चालु	विद्युतीय सामाग्री	जय बाबा ट्रेडर्स ३०१३८३७७६	६०१००	७८१३																																									
१८९३-२०७८/३/२५	न पा चालु	वडा नं ८ सडक ग्राभल	आर.एन.कन्स्ट्रक्सन ६१३२९१६१७	६४५००	८३८५																																									
जम्मा				४०९६००	५२२०८																																									

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	१०३०३०.०२ बेरुजु रकम																																																																								
			<p><b>बढी भुक्तानी</b></p> <p>सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १० मा सार्वजनिक निकायले स्वीकृत नमर्सको आधारमा निर्माण कार्यको लागत अनुमान तयार गर्नुपर्ने व्यवस्था छ। त्यस्तै सोही नियमावलीको नियम १७ को उपनियम ६ मा उपभोक्ता समितिले हरेक किस्ताको कामको प्राविधिक मूल्याङ्कन बिल भरपाई र खर्च प्रमाणित गर्ने अन्य कागजात सम्बन्धित कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था छ। सार्वजनिक निकायले नियम १२३ बमोजिम भुक्तानी दिँदा वास्तविक खर्च मूल्याङ्कन गरी भुक्तानी दिनुपर्नेमा पालिकाले देहायको भुक्तानी गर्दा लागत ईस्टिमेटमा बढी मुल्य राखि सोही आधारमा मुल्याङ्कन गरी उपभोक्ता समितिलाई भुक्तानी गरेको तर खर्च पुष्टी गर्ने बिल बिजक हेर्दा घटी दरमा सामान खरिद गरेकोले बढी भुक्तानी भएको रु. ९,०३,०३० असुल गरी स्थानीय सञ्चित कोषमा दाखिला गर्नुपर्दछ ।</p>																																																																									
			<table border="1"> <thead> <tr> <th>भौचर नं र मिति</th> <th>योजना</th> <th>आइटम</th> <th>लागत अनुमानमा राखिएको मुल्य</th> <th>खरिद गरेको मुल्य</th> <th>बढी भएको रकम</th> <th>परिमाण (बोरा)</th> <th>बढी भएको जम्मारकम</th> </tr> </thead> <tbody> <tr> <td>५५०-२०७८/३/२८</td> <td>दुवी सुनी माई टोल सडक तथा नाला</td> <td>सिमेन्ट</td> <td>९६०.५</td> <td>८००.०४</td> <td>१६०.४६</td> <td>१३०</td> <td>२०८५९.८</td> </tr> <tr> <td>५३५-२०७८/३/२७</td> <td>सिसुवा टोल नाला निर्माण</td> <td>सिमेन्ट</td> <td>९६०.५</td> <td>६३८.४५</td> <td>३२२.०५</td> <td>९०</td> <td>२८९८४.५</td> </tr> <tr> <td>३६१-२०७८/०२/३०</td> <td>वडा नं. ५ दुवही सुहवी माई टोल सडक तथा नाला निर्माण</td> <td>सिमेन्ट</td> <td>९६०.५</td> <td>८००</td> <td>१६०.५</td> <td>१००</td> <td>१६०५०.</td> </tr> <tr> <td>३७४-२०७८/०३/०३</td> <td>वडा नं. ९ मदसरा कक्षा कोठा निर्माण उ.स ले मदरसा भवान</td> <td>सिमेन्ट</td> <td>९६०.५</td> <td>७००.८४</td> <td>२५९.६६</td> <td>११०</td> <td>२८५६२.६</td> </tr> <tr> <td>३५७-२०७८/०२/२८</td> <td>वडा नं. ११ स्वास्थ्य चौकी व्यवस्थापन समितिले स्वास्थ्य चौकी मर्मत गराएको वापत</td> <td>सिमेन्ट</td> <td>९६०.५</td> <td>७५७.३६</td> <td>२०३.१४</td> <td>१५०</td> <td>३०४७१.</td> </tr> <tr> <td>४६२-२०७८/०३/२०</td> <td>राजारानी मन्दिर</td> <td>सिमेन्ट</td> <td>९६०.५</td> <td>८०२.३</td> <td>१५८.२</td> <td>४०</td> <td>६३२८.</td> </tr> <tr> <td>४३०-२०७८/०३/१५</td> <td>बेलाल पब्लिक स्कुल त्रेटिड निर्माण</td> <td>सिमेन्ट</td> <td>९६०.५</td> <td>७००.६</td> <td>२५९.९</td> <td>११०</td> <td>२८५८९.</td> </tr> <tr> <td>४२९-२०७८/०३/१५</td> <td>सिसुवा टोल नाला निर्माण</td> <td>सिमेन्ट</td> <td>९६०.५</td> <td>७४५.८</td> <td>२१४.७</td> <td>१००</td> <td>२१४७०.</td> </tr> </tbody> </table>	भौचर नं र मिति	योजना	आइटम	लागत अनुमानमा राखिएको मुल्य	खरिद गरेको मुल्य	बढी भएको रकम	परिमाण (बोरा)	बढी भएको जम्मारकम	५५०-२०७८/३/२८	दुवी सुनी माई टोल सडक तथा नाला	सिमेन्ट	९६०.५	८००.०४	१६०.४६	१३०	२०८५९.८	५३५-२०७८/३/२७	सिसुवा टोल नाला निर्माण	सिमेन्ट	९६०.५	६३८.४५	३२२.०५	९०	२८९८४.५	३६१-२०७८/०२/३०	वडा नं. ५ दुवही सुहवी माई टोल सडक तथा नाला निर्माण	सिमेन्ट	९६०.५	८००	१६०.५	१००	१६०५०.	३७४-२०७८/०३/०३	वडा नं. ९ मदसरा कक्षा कोठा निर्माण उ.स ले मदरसा भवान	सिमेन्ट	९६०.५	७००.८४	२५९.६६	११०	२८५६२.६	३५७-२०७८/०२/२८	वडा नं. ११ स्वास्थ्य चौकी व्यवस्थापन समितिले स्वास्थ्य चौकी मर्मत गराएको वापत	सिमेन्ट	९६०.५	७५७.३६	२०३.१४	१५०	३०४७१.	४६२-२०७८/०३/२०	राजारानी मन्दिर	सिमेन्ट	९६०.५	८०२.३	१५८.२	४०	६३२८.	४३०-२०७८/०३/१५	बेलाल पब्लिक स्कुल त्रेटिड निर्माण	सिमेन्ट	९६०.५	७००.६	२५९.९	११०	२८५८९.	४२९-२०७८/०३/१५	सिसुवा टोल नाला निर्माण	सिमेन्ट	९६०.५	७४५.८	२१४.७	१००	२१४७०.	
भौचर नं र मिति	योजना	आइटम	लागत अनुमानमा राखिएको मुल्य	खरिद गरेको मुल्य	बढी भएको रकम	परिमाण (बोरा)	बढी भएको जम्मारकम																																																																					
५५०-२०७८/३/२८	दुवी सुनी माई टोल सडक तथा नाला	सिमेन्ट	९६०.५	८००.०४	१६०.४६	१३०	२०८५९.८																																																																					
५३५-२०७८/३/२७	सिसुवा टोल नाला निर्माण	सिमेन्ट	९६०.५	६३८.४५	३२२.०५	९०	२८९८४.५																																																																					
३६१-२०७८/०२/३०	वडा नं. ५ दुवही सुहवी माई टोल सडक तथा नाला निर्माण	सिमेन्ट	९६०.५	८००	१६०.५	१००	१६०५०.																																																																					
३७४-२०७८/०३/०३	वडा नं. ९ मदसरा कक्षा कोठा निर्माण उ.स ले मदरसा भवान	सिमेन्ट	९६०.५	७००.८४	२५९.६६	११०	२८५६२.६																																																																					
३५७-२०७८/०२/२८	वडा नं. ११ स्वास्थ्य चौकी व्यवस्थापन समितिले स्वास्थ्य चौकी मर्मत गराएको वापत	सिमेन्ट	९६०.५	७५७.३६	२०३.१४	१५०	३०४७१.																																																																					
४६२-२०७८/०३/२०	राजारानी मन्दिर	सिमेन्ट	९६०.५	८०२.३	१५८.२	४०	६३२८.																																																																					
४३०-२०७८/०३/१५	बेलाल पब्लिक स्कुल त्रेटिड निर्माण	सिमेन्ट	९६०.५	७००.६	२५९.९	११०	२८५८९.																																																																					
४२९-२०७८/०३/१५	सिसुवा टोल नाला निर्माण	सिमेन्ट	९६०.५	७४५.८	२१४.७	१००	२१४७०.																																																																					

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय								बेरुजु रकम
			४१७-२०७८/०३/१४	एकता मार्ग उ.स	सिमेन्ट	९६०.५	७३४.५	२२६.	२००	४५२००.	
			३३२-२०७८/०२/२१	वडा नं. ५ सिताराम घर देखि उमेश गोश्वामीको घर सम्मको बाटोमा नाला बनाए	सिमेन्ट	९६०.५	७६८.४	१९२.१	१२५	२४०१२.५	
			३३२-२०७८/०२/२१	वडा नं. ५ सिताराम घर देखि उमेश गोश्वामीको घर सम्मको बाटोमा नाला बनाए	ईट्टा	१९.७७	१३.५६	६.२१	२५०००	१५५२५०.	
			३५५-२०७८/०२/२८	वडा नं. १२ शौचालय तथा हद निर्माण	सिमेन्ट	९६०.५	८००	१६०.५	५४	८६६७.	
			३५५-२०७८/०२/२८	वडा नं. १२ शौचालय तथा हद निर्माण	इट्टा	१९.७७	१८.०८	१.६९	४५००	७६०५.	
			४००-२०७८/०३/०७	नाला निर्माण वडा नं. २	सिमेन्ट	९६०.५	६३५.६४	३२४.८६	१००	३२४८६.	
			"	"	"	९६०.५	६७८	२८२.५	७५	२११८७.५	
			"	"	इट्टा	१९.७७	१७.२३	२.५४	१०५००	२६६७०.	
			३८६-२०७८/०३/०८	मुस्लिम टोल नाला निर्माण	इट्टा	१९.७७५	१६.६५	३.१२५	९०००	२८१२५.	
			"	"	सिमेन्ट	९६०.५	६०७.९४	३५२.५६	५०	१७६२८.	
			३७१-२०७८/०३/०३	वडा नं. ५ एकता मार्ग चौथौ उ.स ले नाला बनाए वापत	सिमेन्ट	९६०.५	७५७.१	२०३.४	१००	२०३४०.	
			४०९-२०७८/०३/९	दुवी खुवी भाई टोल सडक तथा नाला	१ नं. इट्टा	१९.७७५	१३.५६	६.२१५	१५०००	९३२२५.	
			"	"	सिमेन्ट	९६०.५	८००.०४	१६०.४६	१५०	२४०६९.	
			४७०-२०७८/०३/२०	नवदुर्गा नाला निर्माण (हरि ओम इटा उद्योग)	१ नं.	१९.७७५	१२.४३	७.३४५	१६०००	११७५२०.	



क्रम	भौचर नम्बर	भौचर मिति	बिषय							बेरुजु रकम
					ईट्टा					
			४७६-२०७८/०३/२१	राधाकृष्णा धर्मशाला	सिमेन्ट	९६०.५	६७९.९८	२८०.५२	३०	८४१५.६
			५१८-२०७८/३/२५	साझा रिटेनिड वाल नर्माण	सिमेन्ट	९६०.५	६२०.२२	३४०.२८	८०.	२७२२२.४
			५१८-२०७८/३/२५	साझा रिटेनिड वाल नर्माण	सिमेन्ट	९६०.५	६२०.२२	३४०.२८	७९	२६८८२.१२
			५०६-२०७८/३/२४	सिप्रदी सप्लायर्स ३०१६८७९०२	सिमेन्ट	९६०.५	६५५	३०५.५	४०	१२२२०.
			४८४-२०७८/०३/२२	राधा कृष्ण कम्पाउण्ड बाल निर्माण उ.स	सिमेन्ट	९६०.५	६८०	२८०.५	४०	११२२०.
			४८१-२०७८/०३/२२	अलिसा हार्डवेयर६०३२०४८०५	सिमेन्ट	९६०.५	५४५	४१५.५	१०	४१५५.
			४८१-२०७८/०३/२२	अलिसा हार्डवेयर६०३२०४८०५	सिमेन्ट	९६०.५	६४०	३२०.५	१०	३२०५.
			४८१-२०७८/०३/२२	अलिसा हार्डवेयर६०३२०४८०५	सिमेन्ट	९६०.५	६४०	३२०.५	२०	६४१०.
			जम्मा							९०३०३०

५२			<p><b>मू अ कर बिजक जारी नगरेको</b></p> <p>सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १९ अनुसार बिस हजार भन्दा माथिको खरिद गर्दा स्थायी लेखा नम्बर र मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र प्राप्त गरेका व्यक्ति, फर्म, संस्था वा कम्पनीबाट मात्र खरिद गर्नुपर्ने व्यवस्था छ । त्यसैगरी मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम १७ (१) अनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएको व्यक्तिले कुनै वस्तु वा सेवा आपूर्ति गर्दा कर अधिकृतले अन्यथा स्वीकृत गरेदेखि वाहेक प्रापकलाई अनुसूची ५ र ५(क) बमोजिमको ढाँचामा कर बीजक दिनुपर्ने व्यवस्था छ। निम्नानुसारको फर्मको आन्तरिक राजस्व विभागको पोर्टलमा स्थायी लेखा नम्बर सर्च गर्दा निज पार्टी मूल्य अभिवृद्धि करमा दर्ता भएको पाइएकोले नियमानुसार मू.अ. कर बिजक जारी गर्नुपर्नेमा नगरेर प्यान विलमात्र जारी गरेको देखियो। मूल्य अभिवृद्धि करमा दर्ता भएको फर्मले कर बिजक जारी नगर्दा मू.अ.कर घटी असुल भएको तथा आयमा समेत उक्त रकम समावेश नहुने भएकोले सम्बन्धित फर्मले बिजक जारी गरी कानुन बमोजिम कर शुल्क तथा जरिवाना रु. ९०८१०।- असुल गर्नुपर्दछ ।</p>							९०,८१०
			भौ नं मिति	ब उ शी न	कार्यक्रम योजना	फर्मको नाम	बिल रकम	मू अ कर	बिजक	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय						बेरुजु रकम
								मिति	
			५५३-२०७८/०३/२८	८०११४४०२००१	दिपक निरौला, अमानतबाट गिटी गरेको काम	विल्डर नवाब फ्युचर पावर कन्स्ट्रक्सन प्रा.लि. (६०६६७००२१) (बि.नं. ७८६,७८४,७८४,७८३,७८२,७८१)	९००००	११७००	२०७५। ०४।२१
			५५३-२०७८/०३/२८		वडा नं. ११ साढेटोकी सडक ग्रभेल	निकयस कन्स्ट्रक्सन	१९५००	२५३५	
			"	"	वडा नं. ११ साढेटोकी सडक ग्रभेल	फ्युचर कन्स्ट्रक्सन	१९०००	२४७०	
			"	"	वडा नं. ५ एकता मार्ग चौथौ उ.सले नाला बनाए वापत	यादव कन्स्ट्रक्सन ६०५४५८२५५	१७५००	२२७५	२०७४। ०३।२५
			३६३-२०७८/०२/३०	"	वडा नं. ८ मा बाटो ग्रभेल गरे वापत	सगरमाथा सुनसरी कन्स्ट्रक्सन प्रा.ली	५४५४०	७०९०	
			३३४-२०७८/०२/१३	"	वडा नं. ११ सडक ग्रभेल गरे वापत पेश गरेको	नवाब फ्युचर पावर कन्स्ट्रक्सन प्रा.लि	१९९५००	२५९३५	
			३३२-२०७८/०२/११	"	वडा नं. ५ सिताराम घर देखी उमेश गोश्वामीको घर सम्मको बाटोमा नाला बनाए	यादव कन्स्ट्रक्सन (६०५४५८२५५)	९७०००	१२६१०	२०७४। ०३।२५



क्रम	भौचर नम्बर	भौचर मिति	बिषय							बेरुजु रकम	
			५३४-२०७८/३/२६	अ पुँजीगत	वडा नं. १२ को बुकडहरी चोक देखि केशलिया खेलासम्मको पक्की सडक मर्मत कार्य ( प्रा.लि.को प्यान विल ७६४, ७६२, ७६१, ७६०)	बिल्डर नवाब फ्यूचर पावर कन्स्ट्रक्सन प्रा.लि. ६०६६७००२१	७८०००	१०१४०	२०७५।०४।२१		
			५१३-२०७८/३/२४		वडा नं. ११ मा बाटो मर्मत सम्भार (६*१९०००+९५००)	निकिता कन्स्ट्रक्सन ३०४३६९३३३३	१२३५००	१६०५५	२०६७।१०।१८		
			जम्मा					६९८५४०	९०८१०.२०		

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																				
५३			<p><b>कार्यसम्पन्न</b></p> <p>सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ (११) मा उपभोक्ता समितिले कार्य सम्पन्न गरेपछि सार्वजनिक निकायको प्राविधिकले जाँचपास गरी कार्य सम्पन्न प्रतिवेदन तयार गरी अभिलेख राख्नु पर्ने व्यस्था छ। यस पालिकाले निम्नानुसार योजनाहरुलाई रु. २३,२४,२७६।९४ भुक्तानी दिँदा कार्यसम्पन्न वेगर भुक्तानी गरेको छ। उक्त निर्माण कार्यको नियमानुसार कार्यसम्पन्न पेश गर्नुपर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नं./मिति</th> <th>योजना/कार्यक्रम</th> <th>फर्मको नाम</th> <th>लागत अनुमान</th> <th>मूल्याङ्कन</th> <th>भुक्तानी</th> </tr> </thead> <tbody> <tr> <td>४९८-२०७८/३/२३</td> <td>वडा नं. ७ स्थित भलुवा स्वास्थ्य वर्थिङ्ग सेन्टर निर्माण</td> <td>भलुवा स्वास्थ्य चौकी बर्थिङ्ग सेन्टर निर्माण उ.स.</td> <td>३५३८०६</td> <td>-</td> <td>८३३९७</td> </tr> <tr> <td>67-2078/03/20</td> <td>एकता ज्ञान मैथिल आधारभूत विद्यालय</td> <td></td> <td>२१५०१०५</td> <td>८१९८३८</td> <td>६८६३४२</td> </tr> <tr> <td>551-2078/03/28</td> <td>दुवी सुवी माई टोल सडक नाला निर्माण</td> <td>नाला निर्माण</td> <td>२७९८८६</td> <td>२४९९०५</td> <td>२०००००</td> </tr> <tr> <td>550-2078/03/28</td> <td>दुवी सुवी माई टोल सडक तथा नाला निर्माण उ.स</td> <td>नाला निर्माण</td> <td>१७७७६८६</td> <td>१६०३४७०</td> <td>१३५४५३७</td> </tr> <tr> <td></td> <td>जम्मा</td> <td></td> <td>४५६१४८४</td> <td>२६७३२१४</td> <td>२३२४२७६</td> </tr> </tbody> </table>	गो.भौ.नं./मिति	योजना/कार्यक्रम	फर्मको नाम	लागत अनुमान	मूल्याङ्कन	भुक्तानी	४९८-२०७८/३/२३	वडा नं. ७ स्थित भलुवा स्वास्थ्य वर्थिङ्ग सेन्टर निर्माण	भलुवा स्वास्थ्य चौकी बर्थिङ्ग सेन्टर निर्माण उ.स.	३५३८०६	-	८३३९७	67-2078/03/20	एकता ज्ञान मैथिल आधारभूत विद्यालय		२१५०१०५	८१९८३८	६८६३४२	551-2078/03/28	दुवी सुवी माई टोल सडक नाला निर्माण	नाला निर्माण	२७९८८६	२४९९०५	२०००००	550-2078/03/28	दुवी सुवी माई टोल सडक तथा नाला निर्माण उ.स	नाला निर्माण	१७७७६८६	१६०३४७०	१३५४५३७		जम्मा		४५६१४८४	२६७३२१४	२३२४२७६	२,३२४,२७७
गो.भौ.नं./मिति	योजना/कार्यक्रम	फर्मको नाम	लागत अनुमान	मूल्याङ्कन	भुक्तानी																																			
४९८-२०७८/३/२३	वडा नं. ७ स्थित भलुवा स्वास्थ्य वर्थिङ्ग सेन्टर निर्माण	भलुवा स्वास्थ्य चौकी बर्थिङ्ग सेन्टर निर्माण उ.स.	३५३८०६	-	८३३९७																																			
67-2078/03/20	एकता ज्ञान मैथिल आधारभूत विद्यालय		२१५०१०५	८१९८३८	६८६३४२																																			
551-2078/03/28	दुवी सुवी माई टोल सडक नाला निर्माण	नाला निर्माण	२७९८८६	२४९९०५	२०००००																																			
550-2078/03/28	दुवी सुवी माई टोल सडक तथा नाला निर्माण उ.स	नाला निर्माण	१७७७६८६	१६०३४७०	१३५४५३७																																			
	जम्मा		४५६१४८४	२६७३२१४	२३२४२७६																																			



क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
५४			<p><b>नगर आवासमा विद्युतिकरण</b></p> <p>नगर प्रमुख आवास योजनामा विद्युतिकरणको कार्य सम्बन्धित ठेक्कामा संलग्न नगरी सोझै खरिदको माध्यमद्वारा ए. एण्ड ए. कन्स्ट्रक्शन राजविराज (301141097) बाट गराएको देखियो। यस योजनाको सम्झौता रकम रु. 4,99,979,114 भएकोमा रु. 4,98,912,189 को मूल्याङ्कन गरी भुक्तानी गरेकोमा योजनास्थलको स्थलगत अवलोकन गर्दा बत्तीको तार जडान गरेता पनि बल्ब जडान गरेको देखिएन। यसबाट १२ वाटको 192 थान एल.ई.डी बल्ब प्रति थान रु. 345 का दरले रु. 66,240।०० मु.अ.कर थप समेत रु. 74,851,120 को कार्य भौतिक रूपमा भएको देखिएन। उक्त घरहरू हस्तान्तरण नभएका कारण चोरी हुन सक्ने भएकाले उक्त बल्बहरू जडान नगरी राखिएको कार्यालयले जनाएको छ। कार्यालयले मूल्याङ्कन गरी भुक्तानी गरिसके पश्चात सबै सामग्री निर्माण, जडान तथा परीक्षण समेत गर्नुपर्ने हुन्छ। अतः भुक्तानी गरी आपूर्ति नभएको उक्त बल्बहरू जडान भएको पुष्ट्याई हुने प्रमाण पेश हुनुपर्दछ। अन्यथा भौतिक रूपमा कार्य नगरी मूल्याङ्कन एवं भुक्तानी गर्नेलाइ जिम्मेवार बनाई सम्बन्धितबाट असुलउपर गर्नुपर्दछ।</p>	७४,८५१

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
५५			<p><b>साझा रिटेरिङ्ग वाल</b></p> <p>यस पालिकाको वडा नं. ९ मा साझा रिटेरिङ्ग वाल निर्माण योजनाको लागत अनुमान 14,89,422।64 रहेकोमा उपभोक्ता समितिबाट रु. १४,85,011।54 को निर्माण कार्य गरेको उपभोक्ता विल तथा प्रविधिक मूल्याङ्कन र नापी किताव पेश भई रु. 12,46,297।98 भुक्तानी भएको छ। उक्त योजनाबाट जामे मास्जिददेखि इन्सुको घर सम्मको बाटोमा नाला (रिटेरिङ्ग वाल), जामे मास्जिद देखि लियाकतको घर सम्मको बाटोमा रिटेरिङ्ग वाल, नजामुदिनुको घर देखि तनमुना माइनर नहर सम्मको बाटोमा रिटेरिङ्ग बाल निर्माण र साविक वडा नं. ८ को सलिम टोलको बाटोमा रिटेरिङ्ग वाल (नाला) निर्माण गर्ने कार्य गरी एकमुष्ट नापी किताव तयार गरेको देखिन्छ। उक्त योजना खण्डित रूपमा टुक्रा टुक्रा गरी योजना संचालन गरेको, उपभोक्ताले पेश गरेको बिलभरपाईमा मूल्य अभिवृद्धि करमा दर्ता भएकासँग मू.अ.कर निर्माण सामग्री खरिद नगरी स्थायी लेखा नम्बर लिएकासँग रु. 20 हजार भन्दा माथिका सामग्री पटक पटक २० हजार भन्दा घटीको बिल भरपाई राखी खरिद गरेको देखिएकोले उपभोक्ताले खरिद कानूनको पालना गरेको देखिएन। लेखापरीक्षणको क्रममा योजनाको 2078/12/12 मा स्थलगत अवलोकन गर्दा नजामुदिनको घरदेखि तनमुना माइनर नहर सम्मको खण्डमा करिव ९ मिटर नालाको पनिड 2.70 वर्ग मिटर र प्लाष्टर भत्किएको र विभिन्न ठाउँमा प्लाष्टर मर्मत गर्नुपर्ने देखिएको तथा नालाको फिनिसिङ्ग गुणस्तरीय नदेखिएको र पुरानो नाला डिएमेन्टल गरी नयाँ नाला निर्माण गरेको देखिएको छ। त्यसैगरी नाला मध्ये एक खण्डमा नालाको एक मात्र भागको वाल मात्र लगाई निर्माण कार्य अधुरो रहेको देखियो । उपभोक्ता समितिबाट भएको निर्माण कार्यको प्रभावकारी अनुगमन गर्ने, गुणस्तर नियन्त्रण गर्ने र योजना हस्तान्तरण गरी आवश्यक मर्मत संभारको व्यवस्था मिलाउनुपर्ने देखिन्छ ।</p> <div data-bbox="734 799 1765 1110" style="text-align: center;"> </div>	


क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
५६			<p><b>कालोपत्रेमा कल्भर्ट नघटाएको</b></p> <p>कार्यालयले यस पालिकाको वडा नं. ७, १०, ११, १२ मा आस्फाल्ट कालोपत्रे सडक निर्माणका ठेक्का नं. 2-2077/78 का लागि लागत अनुमान भन्दा ३३.५९ प्रतिशत घटी कबोल गर्ने विरुवा निकिता तेजस जे.भी. कोशी (614735924) सँग २०७७ पौष २० मा रु. २,७९,२३,३९७।०० कबोल अंक सम्झौता गरेको देखियो। उक्त सम्झौता बमोजिमको कार्य २०७८ मंसिर २० मा सम्पन्न गर्नुपर्नेमा 2078 मंसिर १५ मा निर्माण सम्पन्न गरी कार्यालयले रु. 2,71,16,454।44 को कार्य स्वीकार प्रतिवेदन जारी गरेको छ। पेश भएको नापी कितावमा उक्त सडकमा ५.६ मिटरको र २४.८० मिटरको कल्भर्ट रहेकोमा उक्त कल्भर्टमा यस आ.व.मा भएको सव वेशको कार्य घटाउनु पर्नेमा नापी कितावमा कल्भर्ट घटाएको देखिएन। यसबाट निर्माण नगरिएको संरचनामा समेत दोहोरो भुक्तानी भएको हुनसक्ने देखिन्छ। कार्यालयले चेनेज कायम गर्दा कल्भर्ट बाहेकको नापी गरिएको कारण कल्भर्ट नघटाएको र लम्वाई पुग्ने जनाएता पनि नापी कितावमा Deduction नदेखाउँदा कार्यालयको उक्त जिकिर यथार्थपरक हुन सक्दैन। अतः यस सम्बन्धमा छानविन गरी प्रमाण पेश गरी दोहोरो भुक्तानी नभएको सम्बन्धमा यकिन गर्नुपर्ने देखिन्छ।</p>	
५७			<p><b>रुख विरुवा घेराबेरा:</b></p> <p>यस पालिकाले फलामे रड लगाई विरुवा घेरावेरा गर्ने कार्यका लागि कुल लागत अनुमान रु. 3052156।48 रहेको योजनामा नगर बजेटबाट रु. 7,67,088।66, भू-संरक्षण विभागको बजेटबाट रु. 21,32,802।० र जनश्रमदानबाट रु. 1,52,625।82 व्यहोर्ने गरी सम्झौता गरी 2078/01/14 मा कार्यदिश दिएको देखिन्छ। उक्त सम्झौता बमोजिम सडक किनारामा 1,500 वटा वृक्षारोपण तथा घेराबेरा गर्नुपर्ने देखिन्छ। लेखापरीक्षणको क्रममा 2078/12/12 मा उक्त योजनाको स्थलगत अवलोकन गर्दा वृक्षारोपण गरेको १० वटा घेरा बेरा डिस्मेन्टल भएको तथा 1500 थान घेरा बेरामा रंगरोगनमा रु. 3,71,445।०० भुक्तानी दिएकोमा गुणस्तरीय इनामेल लगाएको नदेखिएको र प्राईमर बेगर नै सेतो इनामेल (रंगरोगन) लगाएका कारण सबै इनामेल उडेर खिया लागेको अवस्थामा देखिएकोले रुख विरुवाको दिगो रूपमा संरक्षण हुन सक्ने देखिएन। योजनाको प्रभावकारी अनुगमन नगर्नु यसको कारण हो। यसबाट योजनामा विनियोजित बजेट सही रूपमा उपयोग भएको नदेखिएकोले निम्नानुसारको रकम रु. 3,91,795।०० को कार्य उपभोक्ता समितिबाट गुणस्तरीय रूपमा गराई त्रुटी सुधार गरी प्रमाण पेश गर्नुपर्ने अन्यथा सम्बन्धितलाई समेत जिम्मेवार बनाई असुल गर्नुपर्ने देखिन्छ।</p>	३९१,७९५



क्रम	भौचर नम्बर	भौचर मिति	बिषय		बेरुजु रकम																														
				 																															
				<table border="1"> <thead> <tr> <th>सि.नं.</th> <th>विवरण</th> <th>संख्या</th> <th>दर</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>१.</td> <td>रंगरोगन</td> <td>1500</td> <td>247.73</td> <td>371445</td> </tr> <tr> <td>२.</td> <td>घेरावेरा (ढलेको)</td> <td>10</td> <td>1763.01</td> <td>17630</td> </tr> <tr> <td>३.</td> <td>विरुवा</td> <td>10</td> <td>200</td> <td>2000</td> </tr> <tr> <td>४.</td> <td>मल(के.जी)</td> <td>20</td> <td>36</td> <td>720</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td>जम्मा</td> <td>391795</td> </tr> </tbody> </table>	सि.नं.	विवरण	संख्या	दर	रकम	१.	रंगरोगन	1500	247.73	371445	२.	घेरावेरा (ढलेको)	10	1763.01	17630	३.	विरुवा	10	200	2000	४.	मल(के.जी)	20	36	720				जम्मा	391795	
सि.नं.	विवरण	संख्या	दर	रकम																															
१.	रंगरोगन	1500	247.73	371445																															
२.	घेरावेरा (ढलेको)	10	1763.01	17630																															
३.	विरुवा	10	200	2000																															
४.	मल(के.जी)	20	36	720																															
			जम्मा	391795																															



क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
५८			<p><b>वडास्तरीय स्वास्थ्य सेवा केन्द्र</b></p> <p>यस पालिकाले रु. 20,96,307/114 लागत अनुमान भएको वडा नं. ३ मा वडास्तरीय स्वास्थ्य सेवा केन्द्र निर्माणका लागि बोलपत्रको माध्यमबाट रु. 28,86,116/22 मा निर्माण सम्झौता भई 2077/02/04 मा कार्यदिश दिए बमोजिम रु. 28,85,102/81 को मूल्याङ्कन भई कार्यालयले कार्य स्वीकार प्रतिवेदन जारी गरेको देखियो। लेखापरीक्षणका क्रममा 2078/12/13 मा उक्त स्थानको स्थलगत अवलोकन गर्दा भवन निर्माण भई सेवा प्रवाह सुचारु भएको देखियो।भर्खरै निर्माण सम्पन्न गरेको भवनको भर्याङ्गको भित्री भागमा गरिएको प्लाष्टर तथा रंगरोगन उष्किएको र प्लाष्टर को गुणस्तर कमजोर रहेको देखियो। कार्यालयले निर्माण कार्यको आवश्यक अनुगमन नहुँदा र प्रयोग गरिएका सामग्रीको गुणस्तर परीक्षण नगर्दा तोकिएको गुणस्तर बमोजिमको निर्माण कार्य भएको छ भनि विस्वस्त हुन सकिएन। उक्त निर्माण व्यवसायीकको कार्यसम्पादन जमानत रु. 1,44,500।०० रहेकोमा सोबाट उक्त मर्मत कार्य गराउनुपर्ने अन्यथा कार्यसम्पादन जमानतबाट असुल उपर गर्नुपर्ने देखिन्छ।</p> <div data-bbox="607 600 1890 983" style="display: flex; justify-content: space-around;">   </div>	१४४,५००

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
५९			<p><b>पूवनिर्धारित क्षतिपूर्ति</b>  <b>भालुवा देखि फर्साही जाने बाटो कालोपत्रे गर्ने कार्य:</b></p> <p>कार्यालयले ठेक्का नं. 20-2077/78 को वडा नं. ७ मा कालोपत्रे गर्ने कार्यको लागत अनुमान रु.1,02,68,087।66 रहेको योजना निर्माण गर्न बोलपत्रको माध्यमबाट 36.36 प्रतिशत घटी कबोल गर्ने एसियन हाइटेक कन्स्ट्रक्सन प्रा.लि. (609840683) सँग रु. 63,74,577।42 मा 2078 जेष्ठ १९ मा सम्झौता गरेको छ। सम्झौता बमोजिमको कार्य 2078 मंसिर २० सम्म निर्माण सम्पन्न गर्नुपर्नेमा सब बेस, बेस र ट्याककोड सम्मको मात्र कार्य गरी निर्माण कार्य अधुरो छोडेको देखियो। लेखापरीक्षणका क्रममा योजना स्थलको 2078/12/12 मा स्थलगत अवलोकन गर्दा बाटो पुनः मर्मत गर्नुपर्ने देखिएको र कालोपत्रे गर्नलाई पुनः मर्मत तथा ट्याककोड गर्नुपर्ने देखिएको छ। उक्त निर्माण व्यावसायीको म्याद थप पनि नभएको र निर्माण सम्पन्न समेत नभएको अवस्था देखिएकोले लेखापरीक्षण अवधीसम्म १४२ दिनको प्रतिदिन सम्झौता रकमको 0.05 प्रतिशतका दरले हुने पूर्व निर्धारित क्षतिपूर्ति रु. ४५२५९५।०० असुल गरी निर्माण कार्य सम्पन्न गराउने वा ठेक्का तोड्ने कारवाही गर्नुपर्ने देखिन्छ ।</p> 	४५२,५९५
६०			<p><b>रंगशाला निर्माण</b></p> <p>दुहवी नगरपालिकाले क्रमागत योजना अन्तर्गत वडा नं. ४ स्थित रंगशाला पाराफिट निर्माण गर्ने कार्य ठेक्का नं. DM/NCB/Building/2076/077-08 को योजना संचालन गर्नका लागि आ.व. 2076/77 को मा ठेक्का वन्दोवस्तको माध्यमद्वारा रु. 2,14,08,460।17 लागत अनुमान भएको निर्माण कार्यको रु. 1,60,63,123।43 मा खान एण्ड अफजल जे.भी इनरुवा (613262891) सँग 2076/11/12 गते सम्झौता भएकोमा १.३८ प्रतिशत भेरिएसन स्वीकृत गरी रु. 1,62,84,818।24 को मूल्याकन भई कार्यालयबाट भुक्तानी भएको छ। बहुबर्षे योजनाको एकै पटक ठेक्का पट्टा नगरी सालबसाली रुपमा खण्ड खण्डको छुट्टा-छुट्टै ठेक्कापट्टा गरी कार्यालयले छुट्टा-छुट्टै नापी किताव तयार गर्ने गरेको देखियो। उक्त योजनाको 2078/12/12 मा स्थलगत अवलोकन गर्दा आइटम नं. ९ को M20 (Mixing 1:1.5:3) ग्रेडको प्याराफिटको उत्तर दक्षिण मेन लङ्ग बीम ६ वटाको लम्वाई 51.40, 51.40, 17.70 मिटर, चौडाई 0.45 मिटर र उचाई 0.58 मिटर तथा 0.59 मिटर भएकोमा नापी कितावमा उचाई 0.60 मिटर नापी गरेको देखियो। तोकिएको ड्रइङ्ग डिजाइन तथा नापजाँच भन्दा विमको उचाई (गहिराई) २ सेन्टीमिटर घटी निर्माण गरेकाले त्रुटिपूर्ण</p>	२२,०५९

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम										
			<p>निर्माण गरेको देखियो। यसबाट एकातर्फ रु. 22102180 बढी भुक्तानी गरेको देखियो भने अर्कोतर्फ स्टेडियमको लोड वियरिङ क्षमता तोकिए बमोजिम नहुँदा भविष्यमा जोखिम हुन सक्ने देखिन्छ । अतः यस सम्बन्धमा छानविन गरी बढी भुक्तानी भएको निम्नानुसारको रु.22,058173 असुल गर्नुपर्ने र नापजाँच गरी भुक्तानी दिने सम्बन्धित जिम्मेवार व्यक्तिलाई जवाफदेहि बनाउनुपर्ने देखिन्छ ।</p>											
														
आईटम सि.नं.	कामको विवरण	नापी किताव वमोजिम				नापी परिमाण	नापजाँच गर्दा देखिएको परिमाण					बढी नापेको परिमाण घ.मी	कबोल दर(मू.अ.कर समेत)	बढी भुक्तानी
		लम्वाई	चौडाई	उचाई	संख्या		लम्वाई	चौडाई	उचाई	संख्या	परिमाण			
९	Concrete Work M20 all Complete	51.4	0.45	0.6	2	27.76	51.4	0.45	0.58	2	26.83	1.63	13560	22102.8
		51.4	0.45	0.6	1	13.87	51.4	0.45	0.58	1	13.41			
		17.7	0.45	0.6	3	14.34	17.7	0.45	0.59	3	14.1			
						55.97					54.34			-

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																					
६१			<p><b>राधाकृष्ण मन्दिर, राजमार्ग जोड्ने बाटो कालोपत्रे</b></p> <p>कार्यालयले वडा नं. ६ राधाकृष्ण मन्दिर देखि उत्तर पिपलचोक र शिव मन्दिर पश्चिमको राजमार्ग जोड्ने बाटो कालोपत्रे गर्ने कार्यको २०७५।७६ मा ठेक्का बन्दोबस्त गरी रु. १,८२,१२,६२४।९२ लागत अनुमान रहेको निर्माण कार्य बोलपत्रको माध्यमबाट (३७.०४ प्रतिशत) घटी कबोल गर्ने माँ बिन्दबासिनी कन्ट्रक्सन प्रा.लि (६०४३७३४९४) को रु. १,१३,१५,८४७।७७ मा सम्झौता गरेको देखिन्छ। मिति २०७५ असोज २८ मा सम्झौता भई २०७५।०९।०३ मा उक्त निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा पटक-पटक म्याद थप गरी २०७८ असार २९ गते सम्म म्याद थप गरेकोमा ३० असार २०७८ मा कार्यालयले रु. १,०४,०६,९९०।९५ को प्राविधिक विल पेश गरी कार्य स्वीकार प्रतिवेदन जारी गरेको देखियो यस सम्बन्धमा देखिएका व्यहोराहरु निम्नानुसार छन्:</p>																						
६१.१			<p>कार्यालयले नापजाँच गरी रु. १,०४,०६,९९०।९५ मूल्याङ्कन गरी भूक्तानी गरेको उक्त सडकको लेखापरीक्षणका क्रममा २०७८/१२/१२ मा स्थलगत अवलोकन गर्दा सडकको लम्बाईतर्फ ४ मिटर र चौडाईतर्फ विभिन्न चनेजमा नापी बमोजिमको चौडाई नपुगेको र यथार्थ कार्य भन्दा बढी नापजाँच गरेको देखियो। यस सम्बन्धमा लेखापरीक्षणको क्रममा देखिएको व्यहोरा उपर कार्यालय व्यवस्थापन तथा नापजाँच गर्ने जिम्मेवार व्यक्तिसँग छफलफल गरी कार्यालयबाट पुनः उक्त सडकको नापजाँच गर्दा परीमाण अपुग भएको देखिएकोले निम्नानुसारको नापजाँच नपुगेको आइटमको रु. ८८,२६० सम्बन्धितबाट असुल उपर गरी सम्बन्धित जिम्मेवार व्यक्तिलाई समेत जवाफदेहि बनाउनुपर्ने देखिन्छ ।</p> <div style="display: flex; justify-content: space-around;">   </div> <table border="1" style="width: 100%; border-collapse: collapse;"> <thead> <tr> <th>सि.नं.</th> <th>विवरण</th> <th>भौतिक परिमाण</th> <th>नापी कितावमा नापजाँच गरेको परिमाण</th> <th>बढी नापी परेको परिमाण</th> <th>सम्झौता दर</th> <th>जम्मा बढी भुक्तानी रु.</th> </tr> </thead> <tbody> <tr> <td>१.</td> <td>Prime Coat MC30/MC70</td> <td>4416.39</td> <td>4610.10</td> <td>193.71</td> <td>190</td> <td>36804।90</td> </tr> <tr> <td>२.</td> <td>Tack Coat MC30/MC70</td> <td>4416.39</td> <td>4502.10</td> <td>85.71</td> <td>200</td> <td>17142</td> </tr> </tbody> </table>	सि.नं.	विवरण	भौतिक परिमाण	नापी कितावमा नापजाँच गरेको परिमाण	बढी नापी परेको परिमाण	सम्झौता दर	जम्मा बढी भुक्तानी रु.	१.	Prime Coat MC30/MC70	4416.39	4610.10	193.71	190	36804।90	२.	Tack Coat MC30/MC70	4416.39	4502.10	85.71	200	17142	८८,२६०
सि.नं.	विवरण	भौतिक परिमाण	नापी कितावमा नापजाँच गरेको परिमाण	बढी नापी परेको परिमाण	सम्झौता दर	जम्मा बढी भुक्तानी रु.																			
१.	Prime Coat MC30/MC70	4416.39	4610.10	193.71	190	36804।90																			
२.	Tack Coat MC30/MC70	4416.39	4502.10	85.71	200	17142																			

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय						बेरुजु रकम	
			३.	Providing, Mixing, Laying & Compaction of Premixid Carpeting Works	176.64	180.08	3.44	15250	52460	
			४.	Seal Coat	4416.39	4502.10	85.71	205	17570155	
			Total Amount						123977145	
			Contractor's discount 37%						45871165	
			Total After Contractor Discount						78105180	
			Add: VAT 13%						10153175	
			Total Amount With VAT						88259155	
६१.२			<p>यस निर्माण कार्यमा विभिन्न भागमा ब्लकको एजिङ्ग निर्माण गरेकोमा स्थानीय बासिन्दाले उक्त ब्लक भत्काई घरमा जाने एप्रोच रोड बनाएको, निर्माण व्यवसायीले स्ल्याव नबनाएको, सोल्डर फिलिङ्ग नगरेको, शिव मन्दिर देखि उत्तरपट्टी को चेनेज 0+450-0+480 मा करिव 5 मिटर लम्बाई र १ मिटर चौडाईमा सडक भत्किएको र कालोपत्रे विग्रिएको, रोड फर्निचर र रोड माकिङ्ग आदि नराखेको (लागत अनुमान नरहेको), र समग्रमा निर्माण कार्यको गुणस्तर सन्तोषजनक नदेखिएको अवस्थामा समेत सम्झौता बमोजिम रु. 1,13,15,847177 को कार्य गर्नुपर्नेमा रु. 1,04,06,990195 को मात्र निर्माण कार्य गरी सोही अवस्थामा ठेक्का टुङ्ग्याई रु. 908856182 घटी काम गरे गराएको मनासिव देखिएन। यस सम्बन्धमा जिमेवार व्यक्रिलाई जवाफदेहि बनाउनुपर्ने देखिन्छ ।</p>							
६१.३			<p>ठेक्का नं 075/076-07 विन्द वासिनी कन्ट्रक्सन प्रा लि संग रु ११३१५८४७।७७ मा कार्य गर्नेगरी संझौता भएकोमा ठेकेदारले जम्मा रु १०४०६९९०।९५ मात्र कार्य गरेको पाइयो । सो कार्यको भौतिक प्रगति ९२% मात्र भएकोमा विना भेरिएशन कार्यालयले कार्य सम्पन्न प्रतिवेदन दिएको पाइयो । पालिकावाट भेरिएशन आदेश जारी गरेर मात्र कार्य स्विकार प्रतिवेदन लिनुपर्ने रु</p>							९०८,८५७

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
६२			<p><b>नगर प्रमुख आवास योजना</b></p> <p>दुहवी नगरपालिकाको नगरस्तरीय बहुबर्षिय योजना तराई मधेश समृद्ध कार्यक्रम अन्तर्गत करुना फाउडेशन, प्रदेश सरकार र नगरपालिकाको संयुक्त सम्झदारीबाट नगर स्तरीय योजना ठे. नं. २०७७/७८-०१ को कुल लागत अनुमान रु. २,६१,२३,७७०।३४ रहेकोमा कार्यालयले बेलपत्रको माध्यमबाट मू.अ. कर समेत रु.१,८८,०३,४९१।१३ मा निर्माण गर्न २०७७/०९/२३ मा गिताञ्जली जोसिला श्रीकृष्ण जे.सी (६१३४४३७६२) सँग सम्झौता गरेको छ। उक्त सम्झौता बमोजिमको कार्य २०७८ मंसिर २३ मा सम्पन्न गर्नुपर्नेमा म्याद थप गरी १८ पाल्गुण २०७८ मा कार्यसम्पन्न गरी कार्यालयले कार्य स्वीकार प्रतिवेदन तयार गरेको र उक्त निर्माण कार्यको रु. १,९२,६३,७५९।९८ मूल्याङ्कन गरेको छ। यस योजनाको २०७८/१२/१२ मा स्थलगत अवलोकन समेत गरिएकोमा देखिएका व्यहोराहरू निम्नानुसार छन्।</p>	
६२.१			<p>यस योजनाबाट हाल २० वटा थप घर निर्माण सम्पन्न भएको भनि कार्य स्वीकार प्रतिवेदन पेश गरिएकोमा निर्माण गरिएका घर विभिन्न मुसहर परिवारलाई हस्तान्तरण गर्ने भनिएकोमा त्यस्ता परिवार छनौट गरी हस्तान्तरण गरेको देखिएन । आवश्यक कार्यविधि बनाई विपन्न घर परिवार छनौट गरी घर हस्तान्तरण गर्नुपर्नेमा यस समग्र योजनामा कुल बनाउनुपर्ने घर ११७ रहेकोमा ८० घर बनिसकेको अवस्था रहेकोमा घर हस्तान्तरण गरेको देखिएन । यसबाट तोकिएको उद्देश्य प्राप्त भएको देखिएन । घर हस्तान्तरण नहुँदा निर्मित संरचना समेत भत्किने, संरक्षण र संभार नहुने हुन्छ । अतः अविलम्ब विपन्न परिवार छनौट गरी घर हस्तान्तरण हुनुपर्दछ ।</p>	
६२.२			<p>कार्यालयले रु. १,९२,६३,७५९।९८ कार्य स्वीकार प्रतिवेदन जारी गरिसकेको अवस्थामा स्थलगत परीक्षण गर्दा उक्त निर्माण सम्पन्न २० घरहरूमा ८३ वटा धारा जडान गरेको देखिएन।सम्बन्धित विपन्न परिवारलाई घर हस्तान्तरण गर्ने समयमा धारा जडान गरिने कार्यालयले जनाएको छ । हाल उक्त धाराहरू स्टोरशाखाको जिम्मामा राखिएको कार्यालयले जनाएको छ । जडान कार्य नगरी प्रति धारा रु. ४५ ले ८३ धाराको रु. ३,७३,५१०० मा मू.अ. कर थप समेत रु. ४,२२०।५० मूल्याङ्कन गरी भुक्तानी दिएको पाईयो । उक्त धारा जडान भएको प्रमाण पेश हुनुपर्दछ अन्यथा असुलउपर हुनुपर्दछ ।</p>	४,२२१

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम										
६२.३			<p>डिजाइन:यस योजना अन्तर्गत निर्माण भएको प्रत्येक घरको पिन्थ लेभलको औषत लम्बाई 6.76 मिटर र चौडाई ४.६४ मिटरमा २ वटा कोन र बाहिर पट्टी खुला भन्सा कोठा निर्माण गरिएकोछ। घरमा जस्ताको छानो लगाईएकोमा अगाडी ढोका पट्टीको भागमा ब्रिक वालको उचाई 2.53 मिटर रहेको र सो माथि ट्रस लगाई जस्तापाता राखिएकोमा उक्त स्थानमा त्रिक बाल र जस्तापाताको बीचमा करिव 0.75 मिटरको खुला भाडा रहन गई सुरक्षा तथा अन्य हिसावले उक्त घरको डिजाईनमा त्रुटी रहेको देखियो। निर्माण भएको २ वटा कोठामा ढोका राखिएको तर ढोका माथिको जस्तापाताको भागमा खालि ठाउँ रहेको र त्यसमा सुरक्षाको कुनै प्रबन्ध नगरिदा लाभग्रहीहरूलाई असुरक्षित महसुस हुने, धनमाल चोरी हुन सक्ने र धुलो फोहोर आदि सजिलै पस्ने, हावाको वहावले छाना उडाउन सक्ने देखिएको कारण उक्त डिजाइनमा संशोधन गरी बाँकि निर्माण गरी संरचनामा सुधार गरी उपर्युक्त हुने र बनेका संरचनामा थप सुरक्षाको प्रबन्ध गर्नुपर्ने देखिन्छ। यस सम्बन्धमा घरको ड्रइङ्ग डिजाइन गर्ने परामर्शदातालाई जिमेवार बनाउनुपर्ने देखिन्छ।</p>											
														
६३			<p><b>धरौटी फिर्ता</b></p> <p>मुल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २६(१) मा मुल्य अभिवृद्धि करमा दर्ता भएको व्यक्तिले एक महिनाको कर अवधिको कर विवरण सो अवधि समाप्त भएको मितिले २५ दिन भित्र सम्बन्धित कर अधिकृत समक्ष विवरण पेश गर्नुपर्ने व्यवस्था छ । साथै सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२४(२) मा निर्माण व्यवसायीको नाममा रहेको धरौटी फिर्ता दिँदा त्रुटी सच्याउने अवधि समाप्त भए पश्चात निजले कर विवरण पेश गरेको आधारमा दिनुपर्ने व्यवस्था छ । निम्नानुसारका निर्माण व्यवसायीहरूलाई धरौटी फिर्ता दिँदा कर चुक्ता प्रमाणका आधारमा मात्र फिर्ता दिएको छ। धरौटी फिर्ता दिँदा मुल्य अभिवृद्धि कर नियमावली, २०५३ बमोजिम कर विवरण पेश गरी कर समायोजन गरेको प्रमाणका आधारमा मात्र फिर्ता दिनुपर्ने देखिएकोले रु. ९,५१,२७२।- को मूल्य अभिवृद्धि कर समायोजन पत्र पेश हुनुपर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>क्र.सं.</th> <th>गो.भौ.नं./मिति</th> <th>विवरण</th> <th>फिर्ता रकम</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>४-२०७७/२/२८</td> <td>सि.वि. कन्ट्रक्सन</td> <td>५१७०६.८९</td> <td>२०७५/७६ को ठेण्डरको फिर्ता</td> </tr> </tbody> </table>	क्र.सं.	गो.भौ.नं./मिति	विवरण	फिर्ता रकम	कैफियत	१	४-२०७७/२/२८	सि.वि. कन्ट्रक्सन	५१७०६.८९	२०७५/७६ को ठेण्डरको फिर्ता	१,४१८,७१०
क्र.सं.	गो.भौ.नं./मिति	विवरण	फिर्ता रकम	कैफियत										
१	४-२०७७/२/२८	सि.वि. कन्ट्रक्सन	५१७०६.८९	२०७५/७६ को ठेण्डरको फिर्ता										

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय				बेरुजु रकम
			२	१३-२०७७/६/१३	मोहन निर्माण सेवा	३४६६०	२०७५/७६ को ठेण्डरको फिर्ता
			३	१८-२०७७/७/४	एस एण्ड एस निर्माण सेवा	४४०००	२०७४/७५
			४	२१-२०७७/७/१५	ताविज निर्माण सेवा	३२२११८	२ ठेक्काको
			५	६६-२०७८/३/२७	श्री जी आल्मुनियम एण्ड आइरन उद्योग	२२०३८	
			६	२२-२०७७/७/१५	राधिका निर्माण सेवा	८५९३२	
			७	६४-२०७८/३/२१	राज कन्स्ट्रक्सन	१४१५७	
			८	२३-२०७७/७/२६	ए.वि. ईन्जिनियरिङ्ग एण्ड कन्स्ट्रक्सन	४६२३९	
			९	२४-२०७७/११/२३	एस एण्ड एस निर्माण सेवा	३८७९७	
			१०	३७-२०७७/१०/१९	हरिना निर्माण सेवा	२१९९५	
			११	३८-२०७७/१०/१९	सेलेष्टी कन्स्ट्रक्सन	१३२११	विभिन्न बाटो मर्मत
			१२	४०-२०७७/११/१९	पवित्र निर्माण सेवा	२१४५७.०१	
			१३	४१-२०७७/११/२२	काजल कन्स्ट्रक्सन	१३२२९	
			१४	६०-२०७८/०१/२०	मनास्लु कन्स्ट्रक्सन	५१९५७.६६	
			१५	६१-२०७८/२/२१	सुगन निर्माण सेवा	१३६१७५	
			१६	६५-२०७८/३/१	पूर्वाञ्चल ह्यूपाईप इण्ड कंक्रटिक	३३६००	



क्रम	भौचर नम्बर	भौचर मिति	बिषय				बेरुजु रकम	
					ईपडष्ट्रिज			
			१७	४२-२०७८/११/२४	विभिन्न १४ जनाको धरौटी	५२४८०	२०७७/८/२९ देखि २०७७/९/२६ मा नगद बुझाएकोमा २०७७/११/२३ मा मात्र दाखिला	
			१८	७३-२०७८/३/३१	३७ जनाको धरौटी सि.नं. मिति रकम १. २०७८/३/७ २७६७५० २. २०७८/३/७ २०००० ३. २०३७८/३/३१ ११८२०८ जम्मा ४१४९५८	४१४९५८	२०७७/९/२८ देखि २०७८/३/२९ सम्मको घर नक्सा धरौटी	
					जम्मा	१४१८७१०.५६		
६४			<b>धरौटी अभिलेख</b> आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को ६३ को उपनियम २, ३ वा ४ बमोजिम जम्मा भएको धरौटीको रकमको सम्बन्धित कार्यालयले आम्दानी रसिद काटी आम्दानी जनाउनुपर्ने उल्लेख छ । साथै, नियम ६४ मा कार्यालयले धरौटीको गोश्वारा धरौटी खाता र व्यक्तिगत धरौटी खाता अद्यावधिक गर्नुपर्ने व्यवस्था छ । पालिकाले सांग्रीला सफ्टवेयरमा धरौटीको अभिलेख राखेको छ । महालेखा नियन्त्रकको कार्यालयबाट उपलब्ध सुत्र प्रणालीमा सम्पूर्ण धरौटी रकमको अभिलेख नराखी थप निजी फर्मबाट सफ्टवेयर खरिद गरी धरौटीको अभिलेख राखेको तथा सोको लागि थप व्ययभार पालिकालाई पारेको देखिन्छ । पालिकाको सबै कारोबार निःशुल्क उपलब्ध भएको सुत्र प्रणाली मार्फत लेखाङ्कन गर्नेतर्फ कारबाही अगाडी बढाउनुपर्दछ ।					
६५			<b>प्रधानमन्त्री रोजगार कार्यक्रम</b> स्थानीय तहमा सूचीकृत बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी प्रत्याभूत गराउन एवं सामूदायिक पूर्वाधारहरूको विकास मार्फत नागरिकको जीवनयापनमा सुधार ल्याउने उद्देश्यले स्थानीय तह भित्र प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा रहेको छ । यस कार्यक्रम अन्तर्गत स्थानीय तह भित्रका वडाहरूमा सडक नाला, मोटर बाटो, इन्ार, प्रतिकालय निर्माण कार्य लगायतका कार्यक्रम सञ्चालन गरी यस वर्ष २२० जनालाई रोजगारी उपलब्ध गराई रु. ८५,४२,२०९ खर्च गरेको छ । लक्षित वर्गलाई १६५५१ दिनसम्म रोजगारी उपलब्ध गराई श्रमिक ज्याला, प्रशासनिक र कार्यक्रम खर्च समेत खर्च लेखेको पाइयो । उक्त खर्चबाट लक्षित वर्गमा अल्पकालीन रोजगारी सृजना भए तापनि दीर्घकालीन रोजगारी सृजना गर्ने कार्यहरू सञ्चालन गर्ने तर्फ ध्यान जानुपर्दछ ।					

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
६६	१७	२०७८-३-२५	<p><b>गरिबसँग विश्वेशर कार्यक्रम</b></p> <p>यस नगरपालिकाले दक्ष कामदारको दैनिक रु.८०० को दरले पारिश्रमिक दररेट स्वीकृत गरेको छ । ट्युबवेल सहितको सौचालय निर्माण कार्यमा यस जिल्लामा दक्ष कामदारको दररेट रु.८००।- रहेकोमा रु.८५०।- को दरले ४४ जनालाई भुक्तानी भएको पाइएकोले बढी भुक्तानी भएको रु.२,२००।- असुल गर्नुपर्ने रु.</p>	२,२००
६७			<p><b>प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम</b></p> <p>सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ११५(१) अनुसार सार्वजनिक निकायले आपूर्ति गरेका मालसामान सम्झौतामा उल्लेखित प्राविधिक स्पेशिफिकेसन र गुणस्तर वमोजिम भए नभएको निरीक्षण वा परीक्षण गर्नु गराउनु पर्ने व्यवस्था छ । पालिकाले आर्थन सर्जिकल हाउसबाट अल्ट्रासाउन्ड मेसिन रु.४,९५,०००।- खरिद गरेकोमा सो सामग्री तोकिए अनुसारको प्राविधिक स्पेशिफिकेसन र गुणस्तर वमोजिम परीक्षण गराई प्रतिवेदन तयार गरेको देखिएन । उक्त प्रतिवेदन पेश गरी खर्च नियमित गर्नुपर्ने रु.</p>	४९५,०००
६८			<p><b>पुस्तकालय व्यवस्थापन</b></p> <p>शिक्षा विज्ञान प्रविधि मन्त्रालयबाट स्वीकृत भएको कार्यक्रम कार्यान्वयन पुस्तिका ०७७।०७८को वुदा नं ९.६ अनुसार छनोट भएका विद्यालयलाई प्रति विद्यालय एकमुष्ट ६ लाख ५० हजारका दरले अनुदान दिने। उक्त अनुदानबाट विद्यालयले पाठ्यपुस्तक, पाठ्यक्रम, शिक्षक निर्देशिका, सन्दर्भ सामग्री खरिद गर्ने । लाइब्रेरीका लागि आवश्यक फर्निचरहरू जस्तै पुस्तक-याक, बसाइ व्यवस्थाका लागि कुर्सी टेबल लगायतका सामग्रीहरू व्यवस्था गर्न कुल बजेटको २५% सम्म बजेट सार्वजनिक खरिद ऐन अनुसार खर्च गर्ने । विद्यालयले खरिद गरेका पाठ्यपुस्तकहरूको सुचि अनिवार्य रूपले स्थानीय तहमा पेश गर्नु पर्नेछ भन्ने रहेकोमा पालिकाले गोपाल मा वि लाइ पुस्तकालय व्यवस्थापनका लागि रु ६५००००।० उपलब्ध गराएकोमा विद्यालयले खरिद गरिएका पाठ्यपुस्तकको सुची, विल भर्पाइ पालिकामा पेश भएको पाइएन। खरिद भएको पाठ्यपुस्तकको सुची, विल भर्पाइ तथा अनुगमन प्रतिवेदन पेश गर्नुपर्ने रु</p>	६५०,०००
६९			<p><b>जिन्सी दाखिला</b></p> <p>आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ७८ मा कार्यालयले आफूले खरिद गरेको निर्माण गरेको वा अन्य कुनै माध्यमबाट प्राप्त गरेको चल अचल मालसामान तथा सम्पत्तिको लेखा त्यस्तो मालसामान तथा सम्पत्ति खरिद मूल्यको आधारमा राख्नुपर्ने उल्लेख छ । पालिकाले वार्षिक कार्यक्रम अनुसार बुक कर्नर स्थापनाको लागि रु.२,३४,०२३।० मा खरिद गरेको १९ सेट र्याक जिन्सी दाखिला गरेको छैन । उक्त सामान जिन्सी दाखिला गरी विगतमा र्याक खरिद नगरेको विद्यालयलाई हस्तान्तरण गरी उक्त विद्यालयले जिन्सी आम्वानि वाँधेको प्रमाण पेश गर्नुपर्ने अन्यथा आवश्यकता पहिचान वेगर खरिद गरी जिन्सी दाखिला समेत नगरी खर्च जनाएको रकम असुल गर्नुपर्ने देखिन्छ ।</p>	२३४,०२३

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																				
७०			<p><b>उपभोक्ता समितिमार्फत असम्बन्धित काम</b></p> <p>सार्वजनिक खरिद नियमावली २०६४ को नियम ९७ मा एक करोड रुपैयाँसम्म लागत अनुमान भएको निर्माण कार्य वा सो सम्बन्धी सेवा सोही स्थानमा बसोबास गर्ने वासिन्दा र त्यस्तो सेवा उपभोग गर्ने समुदाय मात्र रहेको उपभोक्ता समितिबाट गराउन सकिने उल्लेख छ । यस पालिकाले निर्माण कार्य वाहेकको खेलकुद कार्यक्रम आयोजना गर्ने कार्यक्रम समेत उपभोक्ता समिति गठन गरी लागत अनुमान समेत तयार नगरी सञ्चालन गरेको छ । नियमावलीको व्यवस्था विपरित निम्नानुसारको खेल कार्यक्रमका लागि उपभोक्ता समितिमार्फत सञ्चालन गरेको जनाई भुक्तानी गरेको नियमित देखिदैन ।</p> <table border="1" data-bbox="703 443 1798 842"> <thead> <tr> <th>सि.न</th> <th>भौ.न र मिति</th> <th>कामको विवरण</th> <th>भुक्तानी रकम</th> </tr> </thead> <tbody> <tr> <td>१.</td> <td>४१२०७७१९०१२३</td> <td>उपमेयर भलिबल प्रतियोगिता</td> <td>३०००००</td> </tr> <tr> <td>२.</td> <td>७१२०७७१९२१२०</td> <td>राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको लागि खेलाडी छनौट</td> <td>३०००००</td> </tr> <tr> <td>३.</td> <td>८१२०७८१९१२६</td> <td>जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा सहभागी खेलाडिको व्यवस्थापन</td> <td>२३४६०</td> </tr> <tr> <td></td> <td></td> <td>जम्मा</td> <td>६२३४६०</td> </tr> </tbody> </table>	सि.न	भौ.न र मिति	कामको विवरण	भुक्तानी रकम	१.	४१२०७७१९०१२३	उपमेयर भलिबल प्रतियोगिता	३०००००	२.	७१२०७७१९२१२०	राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको लागि खेलाडी छनौट	३०००००	३.	८१२०७८१९१२६	जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा सहभागी खेलाडिको व्यवस्थापन	२३४६०			जम्मा	६२३४६०	६२३,४६०
सि.न	भौ.न र मिति	कामको विवरण	भुक्तानी रकम																					
१.	४१२०७७१९०१२३	उपमेयर भलिबल प्रतियोगिता	३०००००																					
२.	७१२०७७१९२१२०	राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिताको लागि खेलाडी छनौट	३०००००																					
३.	८१२०७८१९१२६	जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा सहभागी खेलाडिको व्यवस्थापन	२३४६०																					
		जम्मा	६२३४६०																					
७१			<p><b>अधुरा योजना</b></p> <p>आर्थिक कार्यविधि नियमावली, २०६४ को नियम २६ अनुसार योजनाहरूको भौतिक र वित्तीय पक्षको सामुहिक समीक्षा गर्नुपर्ने र यसरी गरिने समीक्षामा प्रगति कम हुनुका प्रमुख कारणहरू र सोको निमित्त जिम्मेवार व्यक्तिको पहिचान गर्नुपर्ने, त्यस्तो समीक्षामा सुधारका लागि चाल्नुपर्ने कदमहरू र जिम्मेवार व्यक्ति उपर गर्नुपर्ने कारबाही समेत उल्लेख गर्नुपर्ने व्यवस्था छ। यस कार्यालयले यो वर्ष देहायअनुसार रु ९९९५४४४खर्च भएको योजनाको कार्य सम्पन्न हुन नसकि जिम्मेवारी सारेको छ। यस प्रकारको दायित्व बिगत वर्षहरूको समेत सार्दै आएको छ। यसरी कानुन विपरीत सम्झौता गरी बर्षोसम्म पनि सम्पन्न नगरी अधुरो रहन गएको उपयुक्त देखिएन ।</p> <table border="1" data-bbox="618 1121 1886 1281"> <thead> <tr> <th>गो.भौ.नं./मिति</th> <th>ब.उ.शी.नं.</th> <th>योजना/कार्यक्रम</th> <th>लागत अनुमान</th> <th>मूल्याङ्कन</th> <th>भुक्तानी</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>३७४-२०७८/०३/०३</td> <td>पूजीगत</td> <td>मदरसा कक्षा कोठा निर्माण</td> <td>९९६७८५२.४०</td> <td>९२४०६५९.९५</td> <td>९९९५४४.२७</td> <td>अधुरो</td> </tr> </tbody> </table>	गो.भौ.नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	लागत अनुमान	मूल्याङ्कन	भुक्तानी	कैफियत	३७४-२०७८/०३/०३	पूजीगत	मदरसा कक्षा कोठा निर्माण	९९६७८५२.४०	९२४०६५९.९५	९९९५४४.२७	अधुरो							
गो.भौ.नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	लागत अनुमान	मूल्याङ्कन	भुक्तानी	कैफियत																		
३७४-२०७८/०३/०३	पूजीगत	मदरसा कक्षा कोठा निर्माण	९९६७८५२.४०	९२४०६५९.९५	९९९५४४.२७	अधुरो																		
७२			<b>प्राविधिक मूल्याङ्कन तथा कार्य सम्पन्न प्रतिवेदन</b>	८,६००,०००																				

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																												
			<p>शिक्षा तथा मानव स्रोत विकास केन्द्रको चलानी नम्बर २५४ मिति २०७८/३/२० को पत्रानुसार हाल राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका क्रियाकलापहरू कार्यान्वयनकै क्रममा रहेको अवस्थामा कोभिड-१९को प्रभाव र केही समय ढिला गरी भएको तेस्रो चौमासिक निकास फुकुवा जस्ता प्राविधिक र प्रशासनिक कारणले तोकिएको क्रियाकलापहरू मध्ये भौतिक निर्माणतर्फका कार्यक्रमहरू चालु २०७७/७८ भित्र सम्पन्न गर्न प्राविधिक र व्यवहारिक रूपमा पनि कठिनाई हुने देखिएको तर कार्य सम्पन्न हुन नसकेको अवस्थामा यही प्रयोजनको लागि आगामी आर्थिक वर्षमा बजेट व्यवस्था नभएकोले लेखापरीक्षण, प्रतिवेदन, सामाजिक परीक्षण लगायतका कार्यहरूको लागि सम्बन्धित विद्यालयहरूलाई नै जिम्मेवारी र जवाफदेही बनाउने गरी स्वीकृत बजेट सम्बन्धित विद्यालयको खातामा तत्काल निकास दिई सम्पन्न हुन बाँकी काम यथासिद्ध सम्पन्न गर्ने गराउने २०७८/३/२० को निर्णयानुसार अनुरोध गरी यस पालिकामा पत्र प्राप्त भएको देखिन्छ। उक्त निर्देशानुसार यस पालिकाले निम्नानुसार भुक्तानी दिई विद्यालयको खाता रोक्का गरेको देखियो। सशर्त अनुदानबाट प्राप्त रकम शर्त बमोजिम खर्च हुन नसकेमा फ्रिज गर्नुपर्नेमा निर्माण कार्य नै सम्पन्न नभएको योजनामा पेशकी समेत नजनाई भुक्तानी दिनाले रकम दुरुपयोग हुने जोखिम देखिएको र तोकिएको निर्माण कार्य नभई योजनाको उद्देश्य पुरा हुने देखिएन। अतः बर्षान्तमा बजेट फ्रिज नगर्ने उद्देश्यले रकम भुक्तानी गरी खाता रोक्का राखेको मनासिव देखिएन । उक्त निर्माण कार्यको प्राविधिक मूल्याङ्कन तथा कार्य सम्पन्न प्रतिवेदन पेश गर्नुपर्दछ ।</p>																													
			<table border="1"> <thead> <tr> <th>सि नं</th> <th>विद्यालयको नाम</th> <th>अनुदान</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>साल्पा मा वि</td> <td>२ कोठे भवन निर्माण</td> <td>१८००००।०</td> </tr> <tr> <td>२</td> <td>एकता ज्ञानमैथिल आ वि</td> <td>२ कोठे भवन निर्माण</td> <td>१८००००।०</td> </tr> <tr> <td>३</td> <td>आधारभूत विद्यालय भलुवा</td> <td>Wash सहितको शौचालय</td> <td>७००००।०</td> </tr> <tr> <td>४</td> <td>नेपाल राष्ट्रिय आ वि</td> <td>Wash सहितको शौचालय</td> <td>७००००।०</td> </tr> <tr> <td>५</td> <td>विष्णु माध्यमिक विद्यालय</td> <td></td> <td>३६०००००</td> </tr> <tr> <td></td> <td>जम्मा रु</td> <td></td> <td>८६००००।०</td> </tr> </tbody> </table>	सि नं	विद्यालयको नाम	अनुदान	रकम	१	साल्पा मा वि	२ कोठे भवन निर्माण	१८००००।०	२	एकता ज्ञानमैथिल आ वि	२ कोठे भवन निर्माण	१८००००।०	३	आधारभूत विद्यालय भलुवा	Wash सहितको शौचालय	७००००।०	४	नेपाल राष्ट्रिय आ वि	Wash सहितको शौचालय	७००००।०	५	विष्णु माध्यमिक विद्यालय		३६०००००		जम्मा रु		८६००००।०	
सि नं	विद्यालयको नाम	अनुदान	रकम																													
१	साल्पा मा वि	२ कोठे भवन निर्माण	१८००००।०																													
२	एकता ज्ञानमैथिल आ वि	२ कोठे भवन निर्माण	१८००००।०																													
३	आधारभूत विद्यालय भलुवा	Wash सहितको शौचालय	७००००।०																													
४	नेपाल राष्ट्रिय आ वि	Wash सहितको शौचालय	७००००।०																													
५	विष्णु माध्यमिक विद्यालय		३६०००००																													
	जम्मा रु		८६००००।०																													
			<table border="1"> <thead> <tr> <th>क्र.सं.</th> <th>विद्यालयको नाम</th> <th>ठेगाना</th> <th>पहिलो निकास</th> <th>दोस्रो निकास</th> <th>जम्मा निकास</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>विष्णु माध्यमिक विद्यालय</td> <td>दुहवी -८</td> <td>१०८००००</td> <td>२५२००००</td> <td>३६०००००</td> </tr> <tr> <td>२</td> <td>आधारभूत विद्यालय भलुवा</td> <td>दुहवी -७</td> <td>५०४९५७.७२</td> <td>१९५०४२.२८</td> <td>७०००००</td> </tr> </tbody> </table>	क्र.सं.	विद्यालयको नाम	ठेगाना	पहिलो निकास	दोस्रो निकास	जम्मा निकास	१	विष्णु माध्यमिक विद्यालय	दुहवी -८	१०८००००	२५२००००	३६०००००	२	आधारभूत विद्यालय भलुवा	दुहवी -७	५०४९५७.७२	१९५०४२.२८	७०००००											
क्र.सं.	विद्यालयको नाम	ठेगाना	पहिलो निकास	दोस्रो निकास	जम्मा निकास																											
१	विष्णु माध्यमिक विद्यालय	दुहवी -८	१०८००००	२५२००००	३६०००००																											
२	आधारभूत विद्यालय भलुवा	दुहवी -७	५०४९५७.७२	१९५०४२.२८	७०००००																											

क्रम	भौचर नम्बर	भौचर मिति	विषय	बेरुजु रकम																														
			<table border="1"> <tr> <td>३</td> <td>नेपाल राष्ट्रिय आधारभुत विद्यालय</td> <td>दुहवी - ७</td> <td></td> <td></td> <td></td> </tr> <tr> <td>४</td> <td>साल्पा माध्यमिक विद्यालय</td> <td>दुहवी - १२</td> <td>५६१२३५.४३</td> <td>१३८७६४.५७</td> <td>७०००००</td> </tr> <tr> <td>५</td> <td>गोपाल माध्यमिक विद्यालय</td> <td>दुहवी - ११</td> <td></td> <td></td> <td></td> </tr> <tr> <td>६</td> <td>एकता ज्ञानमैथिल आधारभुत विद्यालय</td> <td>दुहवी - १२</td> <td>१२६५०००</td> <td>५३५०००</td> <td>१८०००००</td> </tr> <tr> <td colspan="3">जम्मा</td> <td>३४१११९३</td> <td>३३८८८०७</td> <td>६८०००००</td> </tr> </table>	३	नेपाल राष्ट्रिय आधारभुत विद्यालय	दुहवी - ७				४	साल्पा माध्यमिक विद्यालय	दुहवी - १२	५६१२३५.४३	१३८७६४.५७	७०००००	५	गोपाल माध्यमिक विद्यालय	दुहवी - ११				६	एकता ज्ञानमैथिल आधारभुत विद्यालय	दुहवी - १२	१२६५०००	५३५०००	१८०००००	जम्मा			३४१११९३	३३८८८०७	६८०००००	
३	नेपाल राष्ट्रिय आधारभुत विद्यालय	दुहवी - ७																																
४	साल्पा माध्यमिक विद्यालय	दुहवी - १२	५६१२३५.४३	१३८७६४.५७	७०००००																													
५	गोपाल माध्यमिक विद्यालय	दुहवी - ११																																
६	एकता ज्ञानमैथिल आधारभुत विद्यालय	दुहवी - १२	१२६५०००	५३५०००	१८०००००																													
जम्मा			३४१११९३	३३८८८०७	६८०००००																													
७३			<p><b>कर कट्टी</b></p> <p>मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम ६ग. मा ठेक्का वा करार अन्तर्गत बस्तु वा सेवा आपूर्ति बापतको कर भुक्तानी सम्बन्धी विशेष व्यवस्थाको (१) मा सरकारी निकाय वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको संघ संस्थाले ठेक्का सम्झौता वा करार अन्तर्गत आपूर्ति हुने वस्तु, सेवा वा दुवै आपूर्ति गरी सो बापतको रकम सम्बन्धित ठेकेदार वा आपूर्तिकर्तालाई भुक्तानी गर्दा निजलाई भुक्तानी गर्ने कर रकमको पचास प्रतिशतले हुन आउने रकम निजको नामबाट सम्बन्धित राजस्व शीर्षकमा जम्मा गरी बाँकी रहने कर बापतको रकम मात्र भुक्तानी गर्नु पर्ने व्यवस्था छ । त्यसैगरी आर्थिक ऐन, २०७८ को व्यवस्था अनुसार २०७८।२।१६ देखि यस्तो रकम ३० प्रतिशत कट्टीगरी दाखिला गर्नुपर्ने व्यवस्था रहेको छ । पालिकाले देहायअनुसार भुक्तानीमा ५० प्रतिशत राजस्व शीर्षकमा दाखिला नगरी फर्मलाई नै भुक्तानी दिएको देखिएकोले उक्त रकम असुल गर्नुपर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नं./मिति</th> <th>ब.उ.शी.नं.</th> <th>योजना/कार्यक्रम</th> <th>फर्मको नाम</th> <th>विल रकम</th> <th>भुक्तानी रकम</th> </tr> </thead> <tbody> <tr> <td>७०-२०७७/०७/२३</td> <td>पुँजीगत</td> <td>विज्ञापन भुक्तानी</td> <td>उत्सव मिडिया सर्भिस (६१२९५९६२०)</td> <td>१८२७००</td> <td>११,८७५.५०</td> </tr> </tbody> </table>	गो.भौ.नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	फर्मको नाम	विल रकम	भुक्तानी रकम	७०-२०७७/०७/२३	पुँजीगत	विज्ञापन भुक्तानी	उत्सव मिडिया सर्भिस (६१२९५९६२०)	१८२७००	११,८७५.५०	११,८७५																		
गो.भौ.नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	फर्मको नाम	विल रकम	भुक्तानी रकम																													
७०-२०७७/०७/२३	पुँजीगत	विज्ञापन भुक्तानी	उत्सव मिडिया सर्भिस (६१२९५९६२०)	१८२७००	११,८७५.५०																													
७४			<p><b>सुरक्षित नागरिक आवास</b></p> <p>सुरक्षित नागरिक आवास कार्यन्वयन कार्यविधि, २०७५ को दफा ६ मा कुनै व्यक्तिले झुठा विवरण पेश गरी अनुदान रकम लिएको पाईएमा वा जुन प्रयोजनका लागि अनुदान रकम उपलब्ध गराइएको हो सोही प्रयोजनमा खर्च नगरी अन्य प्रयोजनमा खर्च गरेको पाईएमा वा किस्ता बमोजिमको गर्नुपर्ने कार्य प्रगती अनुदान उपलब्ध गराईएको मितिले ३ महिनाभित्र नगरेमा लाभग्राहीबाट अनुदान रकम स्थानीय तहले असुल उपर गर्नेछ भन्ने व्यवस्था रहेको छ। यस कार्यालयले यस आर्थिक वर्षमा कार्यन्वयन गरेका निम्नानुसारका सुरक्षित आवास कार्यक्रमको पहिलो किस्ताको रकम प्रति व्यक्ति रु. २९,४००।- का दरले दिइसकेको अवस्थामा निर्माण कार्य</p>	३,६१६,२००																														

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																																																																																																
			सम्पन्न हुन नसकि १२३ लाभग्राहीलाई दोस्रो किस्ता बुझाएको देखिएन। उक्त प्रथम किस्ताको रकम रु. ३६,१६,२००/- रकमको उपयोग सम्बन्धमा छानविन गरी हाल प्रथम किस्ता रकम बुझेको ३ महिना नाघिसकेको अवस्थामा समेत उक्त रकम असुल गरेको नदेखिएकोले सो सम्बन्धमा आवश्यक कारवाही गरी घर निर्माणको प्रमाण पेश गर्नुपर्ने अन्यथा असुल गर्नुपर्ने देखिन्छ ।																																																																																																																	
			<table border="1"> <thead> <tr> <th>क्र.सं.</th> <th>वडा नं.</th> <th>नाम</th> <th>पहिलो किस्ता</th> <th>क्र.सं.</th> <th>वडा नं.</th> <th>नाम</th> <th>पहिलो किस्ता</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>१</td> <td>महानन्द मोची</td> <td>२९४००</td> <td>६३</td> <td>६</td> <td>बुदे दमाई</td> <td>२९४००</td> </tr> <tr> <td>२</td> <td>१</td> <td>लक्ष्मी राम</td> <td>२९४००</td> <td>६४</td> <td>६</td> <td>सहबुल मिया</td> <td>२९४००</td> </tr> <tr> <td>३</td> <td>१</td> <td>बिनोद मोची</td> <td>२९४००</td> <td>६५</td> <td>६</td> <td>बिष्णु शर्मा</td> <td>२९४००</td> </tr> <tr> <td>४</td> <td>१</td> <td>रंजित राम मोची</td> <td>२९४००</td> <td>६६</td> <td>६</td> <td>रमुदिन मिया</td> <td>२९४००</td> </tr> <tr> <td>५</td> <td>१</td> <td>डोम्नी देवी मोची</td> <td>२९४००</td> <td>६७</td> <td>६</td> <td>प्रकाश मण्डल</td> <td>२९४००</td> </tr> <tr> <td>६</td> <td>१</td> <td>सजिलाल मोची</td> <td>२९४००</td> <td>६८</td> <td>६</td> <td>नैसा खातुन</td> <td>२९४००</td> </tr> <tr> <td>७</td> <td>१</td> <td>रहरी देवी मुसहर</td> <td>२९४००</td> <td>६९</td> <td>६</td> <td>पार्वती मण्डल</td> <td>२९४००</td> </tr> <tr> <td>८</td> <td>१</td> <td>सुधेसवरी रिषिदेव (दिपक ऋषिदेव) छोराको नाममा</td> <td>२९४००</td> <td>७०</td> <td>६</td> <td>शान्ती देवी साह</td> <td>२९४००</td> </tr> <tr> <td>९</td> <td>१</td> <td>खालिद हुसैन</td> <td>२९४००</td> <td>७१</td> <td>६</td> <td>सुकदेव दमाई</td> <td>२९४००</td> </tr> <tr> <td>१०</td> <td>१</td> <td>मुस्लिम मिया</td> <td>२९४००</td> <td>७२</td> <td>६</td> <td>बैधनाथ कुमार चौधरी</td> <td>२९४००</td> </tr> <tr> <td>११</td> <td>१</td> <td>सकिला खातुन</td> <td>२९४००</td> <td>७३</td> <td>७</td> <td>हब्दू ऋषिदेव</td> <td>२९४००</td> </tr> <tr> <td>१२</td> <td>१</td> <td>हेमचन्द्र रिषिदेव</td> <td>२९४००</td> <td>७४</td> <td>७</td> <td>आशाराम चौधरी</td> <td>२९४००</td> </tr> <tr> <td>१३</td> <td>१</td> <td>झरिया रिषिदेव</td> <td>२९४००</td> <td>७५</td> <td>७</td> <td>सिरु लाल चौधरी</td> <td>२९४००</td> </tr> </tbody> </table>	क्र.सं.	वडा नं.	नाम	पहिलो किस्ता	क्र.सं.	वडा नं.	नाम	पहिलो किस्ता	१	१	महानन्द मोची	२९४००	६३	६	बुदे दमाई	२९४००	२	१	लक्ष्मी राम	२९४००	६४	६	सहबुल मिया	२९४००	३	१	बिनोद मोची	२९४००	६५	६	बिष्णु शर्मा	२९४००	४	१	रंजित राम मोची	२९४००	६६	६	रमुदिन मिया	२९४००	५	१	डोम्नी देवी मोची	२९४००	६७	६	प्रकाश मण्डल	२९४००	६	१	सजिलाल मोची	२९४००	६८	६	नैसा खातुन	२९४००	७	१	रहरी देवी मुसहर	२९४००	६९	६	पार्वती मण्डल	२९४००	८	१	सुधेसवरी रिषिदेव (दिपक ऋषिदेव) छोराको नाममा	२९४००	७०	६	शान्ती देवी साह	२९४००	९	१	खालिद हुसैन	२९४००	७१	६	सुकदेव दमाई	२९४००	१०	१	मुस्लिम मिया	२९४००	७२	६	बैधनाथ कुमार चौधरी	२९४००	११	१	सकिला खातुन	२९४००	७३	७	हब्दू ऋषिदेव	२९४००	१२	१	हेमचन्द्र रिषिदेव	२९४००	७४	७	आशाराम चौधरी	२९४००	१३	१	झरिया रिषिदेव	२९४००	७५	७	सिरु लाल चौधरी	२९४००	
क्र.सं.	वडा नं.	नाम	पहिलो किस्ता	क्र.सं.	वडा नं.	नाम	पहिलो किस्ता																																																																																																													
१	१	महानन्द मोची	२९४००	६३	६	बुदे दमाई	२९४००																																																																																																													
२	१	लक्ष्मी राम	२९४००	६४	६	सहबुल मिया	२९४००																																																																																																													
३	१	बिनोद मोची	२९४००	६५	६	बिष्णु शर्मा	२९४००																																																																																																													
४	१	रंजित राम मोची	२९४००	६६	६	रमुदिन मिया	२९४००																																																																																																													
५	१	डोम्नी देवी मोची	२९४००	६७	६	प्रकाश मण्डल	२९४००																																																																																																													
६	१	सजिलाल मोची	२९४००	६८	६	नैसा खातुन	२९४००																																																																																																													
७	१	रहरी देवी मुसहर	२९४००	६९	६	पार्वती मण्डल	२९४००																																																																																																													
८	१	सुधेसवरी रिषिदेव (दिपक ऋषिदेव) छोराको नाममा	२९४००	७०	६	शान्ती देवी साह	२९४००																																																																																																													
९	१	खालिद हुसैन	२९४००	७१	६	सुकदेव दमाई	२९४००																																																																																																													
१०	१	मुस्लिम मिया	२९४००	७२	६	बैधनाथ कुमार चौधरी	२९४००																																																																																																													
११	१	सकिला खातुन	२९४००	७३	७	हब्दू ऋषिदेव	२९४००																																																																																																													
१२	१	हेमचन्द्र रिषिदेव	२९४००	७४	७	आशाराम चौधरी	२९४००																																																																																																													
१३	१	झरिया रिषिदेव	२९४००	७५	७	सिरु लाल चौधरी	२९४००																																																																																																													

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय								बेरुजु रकम
			१४	१	पुरना मुसहर	२९४००	७६	७	कनन्क लाल बिश्वास	२९४००	
			१५	१	बसन्ता रिषदेव	२९४००	७७	७	बोध नारायण चौधरी	२९४००	
			१६	१	लालो कुमारी रिषिदेव	२९४००	७८	७	आश नारायण माझी	२९४००	
			१७	१	रामचरण मुसहर	२९४००	७९	७	लक्ष्मी राम चौधरी	२९४००	
			१८	१	फरिदा खातुन (जमसेद मिया) पतीको नाममा	२९४००	८०	७	छिटकु मुसहर	२९४००	
			१९	१	कूमनी देवी रिषिदेव	२९४००	८१	७	श्रवन कुमार खा	२९४००	
			२०	१	आशा देवी रिषिदेव	२९४००	८२	७	कितर्ण ऋषिदेव	२९४००	
			२१	१	जितेन्द्र रिषिदेव	२९४००	८३	७	कारी देवी थरुनी	२९४००	
			२२	१	मो नाजिर मिया	२९४००	८४	७	बन्दग मुसहर	२९४००	
			२३	१	नजरूल खातुन	२९४००	८५	७	श्रवे ऋषिदेव	२९४००	
			२४	१	इलताव मिया (हनिक मिया) दाजुको नाममा	२९४००	८६	७	रक्सु चौधरी	२९४००	
			२५	३	झुब्रा ऋषिदेव	२९४००	८७	७	लक्ष्मी ऋषिदेव	२९४००	
			२६	३	फुदन देवी ऋषिदेव	२९४००	८८	७	मैयावती थरुनी	२९४००	
			२७	३	दाना लाल मुसहर	२९४००	८९	७	राजुलाल ऋषिदेव	२९४००	
			२८	३	मिरा ऋषिदेव	२९४००	९०	७	लक्ष्मन खा थारु	२९४००	
			२९	३	सारदा सदा	२९४००	९१	९	लाखो ऋषिदेव	२९४००	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय							बेरुजु रकम
			३०	३	मुसनी देवी मुसरनी	२९४००	९२	९	सित कुमारी ऋषिदेव	२९४००
			३१	३	रेमनी देवी ऋषिदेव	२९४००	९३	९	देवचन ऋषिदेव	२९४००
			३२	३	जय लाल ऋषिदेव	२९४००	९४	९	फुल्चंद ऋषिदेव	२९४००
			३३	३	जित बहादुर विश्वकर्मा	२९४००	९५	९	पबित्री देवी ऋषिदेव	२९४००
			३४	३	भुपेन्द्र बिश्वास	२९४००	९६	९	बिन्दा ऋषिदेव	२९४००
			३५	३	उत्तम लाल चौधरी	२९४००	९७	९	महम्मद सैमुल	२९४००
			३६	३	रेखा कर्मकार	२९४००	९८	९	कुमारी मुसहरनी	२९४००
			३७	३	मान्ती कर्माकार	२९४००	९९	९	तबरेज आलम	२९४००
			३८	३	गणेश बहादुर परियार	२९४००	१००	९	फेकना मिया	२९४००
			३९	३	आयुष राज बिश्वकर्मा (झुरण लाल बिश्वास)	२९४००	१०१	९	रजिना खातुन	२९४००
			४०	३	अन्तु ऋषिदेव (पाँचु ऋषिदेव)	२९४००	१०२	९	तसिमा खातुन	२९४००
			४१	४	जलिफन मियानी	२९४००	१०३	९	सादिर हुसेन	२९४००
			४२	४	रुबेदा खातुन	२९४००	१०४	९	अबेरुन खातुन	२९४००
			४३	४	जिया हुसेन मिया	२९४००	१०५	९	अमिना खातुन	२९४००
			४४	४	मोहमद इस्फिल मिया	२९४००	१०६	९	आसी खातुन	२९४००
			४५	४	इसाक मिया	२९४००	१०७	९	मो. मुस्लिम मिया	२९४००



क्रम	भौचर नम्बर	भौचर मिति	बिषय							बेरुजु रकम
			४६	४	असलम मिया	२९४००	१०८	९	मो. सुभान	२९४००
			४७	४	सकिल अहमद मिया	२९४००	१०९	९	दरुदनी खातुन	२९४००
			४८	४	सैफुल खातुन	२९४००	११०	९	साहउद्दिन मिया	२९४००
			४९	४	बालकी मिया	२९४००	१११	९	रकीबा खातुन	२९४००
			५०	४	अला हुसैन	२९४००	११२	९	करम लाल चौधरी	२९४००
			५१	४	याकुवा मिया	२९४००	११३	९	लक्ष्मी चंद्रबन्सी	२९४००
			५२	४	मो. किताब मिया	२९४००	११४	९	दुखाराम चौधरी	२९४००
			५३	४	केदार माझी थारु	२९४००	११५	९	मैनकी ऋषिदेव	२९४००
			५४	४	सवारनी कुमारी राजबंसी	२९४००	११६	९	भजना ऋषिदेव	२९४००
			५५	४	भुटी मुसरनी	२९४००	११७	९	घोंग्र ऋषिदेव	२९४००
			५६	४	राहुल ऋषिदेव	२९४००	११८	९	समतोली ऋषिदेव	२९४००
			५७	४	जोगलाल मुसहर (कुमारी मुसरनी) श्रीमती को नाम मा	२९४००	११९	९	डोमनी मुसहरनी	२९४००
			५८	६	बद्री प्रसाद माझी	२९४००	१२०	९	चिचाई मुसहर	२९४००
			५९	६	मो.इद्रिस मिया	२९४००	१२१	९	रसिदा खातुन	२९४००
			६०	६	मिरा देवी परियार	२९४००	१२२	९	पबनिदेवी ऋषिदेव	२९४००
			६१	६	दयावती देवी थरूनी	२९४००	१२३	९	मो. मरतुजा खातुन (मिया)	२९४००

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम																					
			६२	६	रंजीत कुमार साह	२९४००	जम्मा	३६९६२००																					
७५			<p><b>पूँजीगत शीर्षकबाट चालु प्रकृतिका खर्च</b></p> <p>एकीकृत आर्थिक संकेत तथा बर्गीकरण र व्याख्या, २०७४ मा पूँजीगत शीर्षकमा विनियोजित वजेटबाट चालुखर्च गर्न नपाइने उल्लेख छ। यस पालिकाले यो वर्ष चालु प्रकृतिका खर्चलाई पूँजीगत वजेटमा समावेश गरी वजेट खर्च लेखेको छ। चालु प्रकृतिका खर्च चालु वजेट शीर्षकमा समावेश गरी वजेट खर्च लेख्नु पर्दछ। पूँजीगत शीर्षकबाट चालु प्रकृतिका रु. ४५९००।- खर्च गरेको नियम सम्मत देखिएन ।</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नं./मिति</th> <th>ब.उ.शी.नं.</th> <th>योजना/कार्यक्रम</th> <th>विवरण</th> <th>भुक्तानी रकम</th> </tr> </thead> <tbody> <tr> <td>५०३-२०७८/३/२३</td> <td>८०९९४४०२००९ पूँजीगत</td> <td>वडा नं. ५ स्थित विश्रान्वी आर्यघाट सरसफाई रेखदेख गर्ने कामको ज्याला भुक्तानी</td> <td>हरिहर मल्ल</td> <td>३६६००। ००</td> </tr> <tr> <td>५०२-२०७८/३/२३</td> <td></td> <td>वडा नं. ५ मा बजार भित्र सरसफाई भुक्तानी</td> <td>सिमा कुमारी डोम</td> <td>८५००।००</td> </tr> <tr> <td colspan="4"><b>जम्मा</b></td> <td><b>४५९००। ००</b></td> </tr> </tbody> </table>						गो.भौ.नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	विवरण	भुक्तानी रकम	५०३-२०७८/३/२३	८०९९४४०२००९ पूँजीगत	वडा नं. ५ स्थित विश्रान्वी आर्यघाट सरसफाई रेखदेख गर्ने कामको ज्याला भुक्तानी	हरिहर मल्ल	३६६००। ००	५०२-२०७८/३/२३		वडा नं. ५ मा बजार भित्र सरसफाई भुक्तानी	सिमा कुमारी डोम	८५००।००	<b>जम्मा</b>				<b>४५९००। ००</b>	
गो.भौ.नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	विवरण	भुक्तानी रकम																									
५०३-२०७८/३/२३	८०९९४४०२००९ पूँजीगत	वडा नं. ५ स्थित विश्रान्वी आर्यघाट सरसफाई रेखदेख गर्ने कामको ज्याला भुक्तानी	हरिहर मल्ल	३६६००। ००																									
५०२-२०७८/३/२३		वडा नं. ५ मा बजार भित्र सरसफाई भुक्तानी	सिमा कुमारी डोम	८५००।००																									
<b>जम्मा</b>				<b>४५९००। ००</b>																									
७६			<p><b>कामको विवरण</b></p> <p>विकास धिमिरे मार्फत निम्नानुसारको गो भौ नं ९७, २०७८।३।२४ बाट कार्यक्रमको भत्ता रु.९६४२००।० भुक्तानी गरेको छ । यस सम्बन्धमा देखिएका व्यहोराहरु निम्नानुसार रहेका छन्:</p>																										

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम												
७६.१			<table border="1"> <thead> <tr> <th>सि न</th> <th>कामको विवरण</th> <th>भत्ता रकम</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>नगरपालिका अन्तरगतका विद्यालय तथा शिक्षक विद्यालय कर्मचारी बालविकास केन्द्रका सहयोगी कार्यकर्ताको अभिलेख राख्न फायल संकलन अध्ययन रुजु कार्य</td> <td>६००००</td> <td>चार कार्यालय सहयोगी सहित ९ जनालाई भत्ता भुक्तानी । कामको परिमाण नखुलेको</td> </tr> <tr> <td>२</td> <td>विद्यालय शिक्षक दरवन्दी मिलान कार्यका लागि विद्यालयगत विद्यार्थी विवरण शिक्षक दरवन्दी विवरणहरूको २०७७।६।८ देखि २०७८।२।२४ सम्म अनुगमन तालिकिकरण विश्लेषण र प्रस्तुतिकरण भत्ता</td> <td>३३७००</td> <td>कार्यालय सहयोगी १ समेत ४ कर्मचारी । कामको परिमाण नखुलेको</td> </tr> </tbody> </table>	सि न	कामको विवरण	भत्ता रकम	कैफियत	१	नगरपालिका अन्तरगतका विद्यालय तथा शिक्षक विद्यालय कर्मचारी बालविकास केन्द्रका सहयोगी कार्यकर्ताको अभिलेख राख्न फायल संकलन अध्ययन रुजु कार्य	६००००	चार कार्यालय सहयोगी सहित ९ जनालाई भत्ता भुक्तानी । कामको परिमाण नखुलेको	२	विद्यालय शिक्षक दरवन्दी मिलान कार्यका लागि विद्यालयगत विद्यार्थी विवरण शिक्षक दरवन्दी विवरणहरूको २०७७।६।८ देखि २०७८।२।२४ सम्म अनुगमन तालिकिकरण विश्लेषण र प्रस्तुतिकरण भत्ता	३३७००	कार्यालय सहयोगी १ समेत ४ कर्मचारी । कामको परिमाण नखुलेको	९३,७००
सि न	कामको विवरण	भत्ता रकम	कैफियत													
१	नगरपालिका अन्तरगतका विद्यालय तथा शिक्षक विद्यालय कर्मचारी बालविकास केन्द्रका सहयोगी कार्यकर्ताको अभिलेख राख्न फायल संकलन अध्ययन रुजु कार्य	६००००	चार कार्यालय सहयोगी सहित ९ जनालाई भत्ता भुक्तानी । कामको परिमाण नखुलेको													
२	विद्यालय शिक्षक दरवन्दी मिलान कार्यका लागि विद्यालयगत विद्यार्थी विवरण शिक्षक दरवन्दी विवरणहरूको २०७७।६।८ देखि २०७८।२।२४ सम्म अनुगमन तालिकिकरण विश्लेषण र प्रस्तुतिकरण भत्ता	३३७००	कार्यालय सहयोगी १ समेत ४ कर्मचारी । कामको परिमाण नखुलेको													
७६.२			<table border="1"> <tbody> <tr> <td>३</td> <td>नगर शिक्षा समितिको ३ वटा बैठक भत्ता</td> <td>६१५००</td> <td>कुल १७ जनालाई ४१ संख्याको आधारमा रु १५००।०० को दरले बैठक भत्ता भुक्तानी गरेको । स्थानीय तहका पदाधिकारीहरूको सेवा सुविधा सम्बन्धी ऐन २०७५ मा बैठक भत्ता रु १००० मात्र रहेकोले वढी दरमा भुक्तानी गरेको</td> </tr> </tbody> </table>	३	नगर शिक्षा समितिको ३ वटा बैठक भत्ता	६१५००	कुल १७ जनालाई ४१ संख्याको आधारमा रु १५००।०० को दरले बैठक भत्ता भुक्तानी गरेको । स्थानीय तहका पदाधिकारीहरूको सेवा सुविधा सम्बन्धी ऐन २०७५ मा बैठक भत्ता रु १००० मात्र रहेकोले वढी दरमा भुक्तानी गरेको	६१,५००								
३	नगर शिक्षा समितिको ३ वटा बैठक भत्ता	६१५००	कुल १७ जनालाई ४१ संख्याको आधारमा रु १५००।०० को दरले बैठक भत्ता भुक्तानी गरेको । स्थानीय तहका पदाधिकारीहरूको सेवा सुविधा सम्बन्धी ऐन २०७५ मा बैठक भत्ता रु १००० मात्र रहेकोले वढी दरमा भुक्तानी गरेको													
७७	७	२०७७-७-३०	<p><b>अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम</b></p> <p>स्वीकृत म.ले.प.फा.नं. २२१ को ढाँचामा भुक्तानी बाँकीको कच्चावारी राखी विगत आर्थिक वर्षको भुक्तानी गर्नुपर्ने व्यवस्था छ । गर्भवति र जन्मावस्थामा रहेका महिलाहरूलाई दर्ता गराए वापत ९८८ जनाको प्रति व्यक्तिको रु.५० को दरले रु.४९,४००।- खर्च लेखेकोमा २०७६ माघ देखि २०७७ कार्तिक सम्म अवधिको भुक्तानी भएकोमा भुक्तानी बाँकी विवरण वेगर २०७६ माघ देखि २०७७ आषाढ सम्मको खर्च लेखेको मनासिब देखिएन ।</p>													

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																				
७८			<p><b>सडक बत्ति</b></p> <p>कार्यालयको ठेक्का नं. ०१/DM/solar/२०७४/०७५ को सम्झौताको Section VII. Technical Specification को A १ को १.११ मा सोलार बत्तीको व्याट्रिको वारेन्टी न्युनतम ५ वर्ष उल्लेख रहेको देखियो। उक्त सडक बत्ती जडान गर्ने आपूर्तिक कृष्ण ग्रिल एण्ड इन्जिनियरिङ्ग वक्स प्रा.ली ले उक्त ठेक्काबाट ४३ थान सडक बत्ती जडान गरेको जानकारी प्राप्त भएकोमा लेखापरीक्षणको त्रममा २०७८/१२/१३ मा अवलोकन गर्दा निम्नानुसारका स्थानमा जडान गरिएका सडक वत्ती नबलेको देखिएकोछ। उक्त ठेक्काको सम्झौता बमोजिम रु. ३५,२८,१४०।०० भूक्तानी भएकोमा प्रति सडक सोलार वत्ती रु. ८२,०४९.७६ पर्न जाने र निम्नानुसारका ७ बत्ती नबलेको सम्बन्धमा वारेन्टी दाबी गरी मर्मत गर्नुपर्ने अन्यथा सम्बन्धितबाट असुल उपर गर्नुपर्ने देखिन्छ ।</p> <table border="1" style="margin-left: auto; margin-right: auto;"> <thead> <tr> <th>सि.नं.</th> <th>स्थान</th> <th>व्यहोरा</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>१.</td> <td>मस्तराम चौधरी</td> <td>बत्ती नबलेको</td> <td>८२०४९.७६</td> </tr> <tr> <td>२.</td> <td>रामकुमार रौनियार</td> <td>"</td> <td>८२०४९.७६</td> </tr> <tr> <td>३.</td> <td>सविर उपाध्याय</td> <td>"</td> <td>८२०४९.७६</td> </tr> <tr> <td>४.</td> <td>कृष्ण उपाध्याय</td> <td>"</td> <td>८२०४९.७६</td> </tr> <tr> <td>५.</td> <td>राधा कृष्ण मन्दिर (अगडी)</td> <td>"</td> <td>८२०४९.७६</td> </tr> <tr> <td>६.</td> <td>दामोदर जोशी</td> <td>"</td> <td>८२०४९.७६</td> </tr> <tr> <td>७.</td> <td>रमेश रौनियार</td> <td>"</td> <td>८२०४९.७६</td> </tr> <tr> <td></td> <td></td> <td><b>जम्मा</b></td> <td><b>५७४३४८.३२</b></td> </tr> </tbody> </table>	सि.नं.	स्थान	व्यहोरा	रकम	१.	मस्तराम चौधरी	बत्ती नबलेको	८२०४९.७६	२.	रामकुमार रौनियार	"	८२०४९.७६	३.	सविर उपाध्याय	"	८२०४९.७६	४.	कृष्ण उपाध्याय	"	८२०४९.७६	५.	राधा कृष्ण मन्दिर (अगडी)	"	८२०४९.७६	६.	दामोदर जोशी	"	८२०४९.७६	७.	रमेश रौनियार	"	८२०४९.७६			<b>जम्मा</b>	<b>५७४३४८.३२</b>	५७४,३४८
सि.नं.	स्थान	व्यहोरा	रकम																																					
१.	मस्तराम चौधरी	बत्ती नबलेको	८२०४९.७६																																					
२.	रामकुमार रौनियार	"	८२०४९.७६																																					
३.	सविर उपाध्याय	"	८२०४९.७६																																					
४.	कृष्ण उपाध्याय	"	८२०४९.७६																																					
५.	राधा कृष्ण मन्दिर (अगडी)	"	८२०४९.७६																																					
६.	दामोदर जोशी	"	८२०४९.७६																																					
७.	रमेश रौनियार	"	८२०४९.७६																																					
		<b>जम्मा</b>	<b>५७४३४८.३२</b>																																					

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																									
७९			<p><b>परामर्श सेवा खरिद</b></p> <p>सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३०(१) मा तोकिएको रकम भन्दा बढी रकमको परामर्श सेवा खरिद गर्नुपर्ने भएमा सार्वजनिक निकायले यस्तो परामर्श सेवा दिन इच्छुक व्यक्ति, फर्म संस्था वा कम्पनीबाट सो सम्बन्धि आशयपत्र संकलन गर्न कम्तिमा १५ दिनको अवधि दिई राष्ट्रिय स्तरको सामाचारपत्रमा तोकिएबमोजिमका कुराहरु खुलाई सूचना प्रकाशन गर्नुपर्ने उल्लेख छ । कार्यालयले निम्नानुसारका परामर्श सेवा खरिद गरेकोमा उक्त परामर्श सेवा खरिद गर्दा ऐनले तोकिए बमोजिम सूचना प्रकाशन नगरी कार्यालयमा रहेको मौजुदा सूचीमा सुचिकृत परामर्शदाताबाट खरिद गरेको देखियो ।परामर्श सेवाको नर्स सम्बन्धमा विज्ञको पारिक्षमिकको आधार बेगर लागत अनुमान तयार गरेको छ।सार्वजनिक खरिद नियमावलीको प्रक्रिया पुरा नगरी सूचना प्रकाशनबेगर सोझै परामर्श सेवा खरिद गरेको नियमित देखिएन ।</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नं./मिति</th> <th>ब.उ.शी.नं.</th> <th>योजना/कार्यक्रम</th> <th>फर्मको नाम</th> <th>भुक्तानी</th> </tr> </thead> <tbody> <tr> <td>५४२-२०७८/३/२७</td> <td>पुँजीगत</td> <td>बुढी खोलाको नदीजन्य पदार्थ उत्खन्नको लागि प्राम्भिक वातावरणीय परीक्षण (Initial Environmental Examination)</td> <td>वातावरण तथा प्राविधिक परामर्श नेपाल६०८७३४१२३</td> <td>४९०९८५</td> </tr> <tr> <td>1765-2078/3/20</td> <td>न पा चालु</td> <td>संगठन तथा व्यवस्थापन सर्भेक्षण</td> <td>मधुगंगा एग्रीकल्चर एण्ड टेक्नोलोजी ट्रेनिङ्ग सेन्टर</td> <td>496999</td> </tr> <tr> <td>1962-2078/3/28</td> <td>न पा चालु</td> <td>प्राथमिक अस्पताल निर्माण कार्य</td> <td>सार्थक इन्जिनियरिङ्ग कन्सल्टेन्सी प्रा लि 609537013</td> <td>998694</td> </tr> <tr> <td colspan="4">जम्मा</td> <td>१९,८६,६७८</td> </tr> </tbody> </table>	गो.भौ.नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	फर्मको नाम	भुक्तानी	५४२-२०७८/३/२७	पुँजीगत	बुढी खोलाको नदीजन्य पदार्थ उत्खन्नको लागि प्राम्भिक वातावरणीय परीक्षण (Initial Environmental Examination)	वातावरण तथा प्राविधिक परामर्श नेपाल६०८७३४१२३	४९०९८५	1765-2078/3/20	न पा चालु	संगठन तथा व्यवस्थापन सर्भेक्षण	मधुगंगा एग्रीकल्चर एण्ड टेक्नोलोजी ट्रेनिङ्ग सेन्टर	496999	1962-2078/3/28	न पा चालु	प्राथमिक अस्पताल निर्माण कार्य	सार्थक इन्जिनियरिङ्ग कन्सल्टेन्सी प्रा लि 609537013	998694	जम्मा				१९,८६,६७८	१,९८६,६७८
गो.भौ.नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	फर्मको नाम	भुक्तानी																									
५४२-२०७८/३/२७	पुँजीगत	बुढी खोलाको नदीजन्य पदार्थ उत्खन्नको लागि प्राम्भिक वातावरणीय परीक्षण (Initial Environmental Examination)	वातावरण तथा प्राविधिक परामर्श नेपाल६०८७३४१२३	४९०९८५																									
1765-2078/3/20	न पा चालु	संगठन तथा व्यवस्थापन सर्भेक्षण	मधुगंगा एग्रीकल्चर एण्ड टेक्नोलोजी ट्रेनिङ्ग सेन्टर	496999																									
1962-2078/3/28	न पा चालु	प्राथमिक अस्पताल निर्माण कार्य	सार्थक इन्जिनियरिङ्ग कन्सल्टेन्सी प्रा लि 609537013	998694																									
जम्मा				१९,८६,६७८																									
८०			<p><b>मोबाइलको वितरण</b></p> <p>कार्यालयले सोझै खरिदको माध्यमबाट निम्नानुसारको मोबाइल खरिद गरी वडा अध्यक्ष तथा वडा सदस्यलाई वितरण गरेकोमा सो को औचित्य तथा वडा सदस्य समेतलाई वितरण गरेकोमा वडा सदस्यहरु प्रत्यक्ष: वडाको दैनिक नीतिगत तथा प्रशासनिक कार्यमा संलग्न हुने समेत नदेखिएकोले यस्तो मोबाइल फोनको सुविधा दिनुपर्ने उपयुक्त कारण रहेको देखिदैन।यसबाट कार्यालयलाई अतिरिक्त व्ययभार पर्न गएको र उक्त मोबाइलहरु पालिकाको केन्द्रीय जिन्सी किताबमा समेत आमदानी</p>																										

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																																												
			नबाँधिएको र वडा कार्यालयमा दाखिला गरेको दाखिला प्रतिवेदन पेश गरेकोमा वडा कार्यालयको जिन्सी खाता लेखापरीक्षणमा प्रस्तुत भएको छैन। यस्तो खर्चमाथि पालिकाले नियन्त्रण गर्नुपर्ने र उक्त मोबाइलहरू पालिकाको मूल (केन्द्रिय) जिन्सी कितावमा आम्दानी जनाई आवश्यकताको आधारमा मात्र वितरण गर्नपर्ने देखिन्छ ।																																																													
			<table border="1"> <thead> <tr> <th>सि.नं.</th> <th>गो.भौ. न./मिति</th> <th>विवरण</th> <th>फर्मको नाम</th> <th>बुझिलिने</th> <th>रकम रु.</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>१९२७-२०७८/०३/२७ चालु</td> <td>Samsung M२१ Mobile ६/१२८ GB</td> <td>सिरिष इन्टरप्राइजेज ६०६३७१३०८</td> <td>वडा नं. १० अध्यक्ष लधुराम माझी</td> <td>२६०००</td> </tr> <tr> <td>२</td> <td>३८७-२०७८/०३/०६ पुजीगत</td> <td>Realme Mobile C१०</td> <td>मेरो कम्प्युटर्स ३०४३९५५०७</td> <td>मो. अजुल हुसैन</td> <td>२३०००</td> </tr> <tr> <td>३</td> <td>३८७-२०७८/०३/०६ पुजीगत</td> <td>Sumsung Mo१ Core</td> <td>"</td> <td>मिश्रीलाल साह</td> <td>११०००</td> </tr> <tr> <td>४</td> <td>३८७-२०७८/०३/०६ पुजीगत</td> <td>"</td> <td>"</td> <td>लिला रिषिदेव</td> <td>११०००</td> </tr> <tr> <td>५</td> <td>३८७-२०७८/०३/०६ पुजीगत</td> <td>"</td> <td>"</td> <td>राजकुमार चौधरी</td> <td>११०००</td> </tr> <tr> <td>६</td> <td>३८७-२०७८/०३/०६ पुजीगत</td> <td>"</td> <td>"</td> <td>पुनम चौधरी</td> <td>११०००</td> </tr> <tr> <td>७.</td> <td>३५०-२०७८/०२/२४</td> <td>Samsung (Galaxy A३२)</td> <td>ए टु जेड मोवाइल केयर</td> <td>आशाराम चौधरी</td> <td>३५०००</td> </tr> <tr> <td>८.</td> <td>१५-२०७७/०६/०१ "</td> <td>Samsung (Galaxy M३१)</td> <td>डिजीटेक कम्प्युटर (३०२५६६३४७)</td> <td>विमल नारायण चौधरी</td> <td>३०९००</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td></td> <td><b>जम्मा</b></td> <td><b>१५८९००</b></td> </tr> </tbody> </table>	सि.नं.	गो.भौ. न./मिति	विवरण	फर्मको नाम	बुझिलिने	रकम रु.	१	१९२७-२०७८/०३/२७ चालु	Samsung M२१ Mobile ६/१२८ GB	सिरिष इन्टरप्राइजेज ६०६३७१३०८	वडा नं. १० अध्यक्ष लधुराम माझी	२६०००	२	३८७-२०७८/०३/०६ पुजीगत	Realme Mobile C१०	मेरो कम्प्युटर्स ३०४३९५५०७	मो. अजुल हुसैन	२३०००	३	३८७-२०७८/०३/०६ पुजीगत	Sumsung Mo१ Core	"	मिश्रीलाल साह	११०००	४	३८७-२०७८/०३/०६ पुजीगत	"	"	लिला रिषिदेव	११०००	५	३८७-२०७८/०३/०६ पुजीगत	"	"	राजकुमार चौधरी	११०००	६	३८७-२०७८/०३/०६ पुजीगत	"	"	पुनम चौधरी	११०००	७.	३५०-२०७८/०२/२४	Samsung (Galaxy A३२)	ए टु जेड मोवाइल केयर	आशाराम चौधरी	३५०००	८.	१५-२०७७/०६/०१ "	Samsung (Galaxy M३१)	डिजीटेक कम्प्युटर (३०२५६६३४७)	विमल नारायण चौधरी	३०९००					<b>जम्मा</b>	<b>१५८९००</b>	
सि.नं.	गो.भौ. न./मिति	विवरण	फर्मको नाम	बुझिलिने	रकम रु.																																																											
१	१९२७-२०७८/०३/२७ चालु	Samsung M२१ Mobile ६/१२८ GB	सिरिष इन्टरप्राइजेज ६०६३७१३०८	वडा नं. १० अध्यक्ष लधुराम माझी	२६०००																																																											
२	३८७-२०७८/०३/०६ पुजीगत	Realme Mobile C१०	मेरो कम्प्युटर्स ३०४३९५५०७	मो. अजुल हुसैन	२३०००																																																											
३	३८७-२०७८/०३/०६ पुजीगत	Sumsung Mo१ Core	"	मिश्रीलाल साह	११०००																																																											
४	३८७-२०७८/०३/०६ पुजीगत	"	"	लिला रिषिदेव	११०००																																																											
५	३८७-२०७८/०३/०६ पुजीगत	"	"	राजकुमार चौधरी	११०००																																																											
६	३८७-२०७८/०३/०६ पुजीगत	"	"	पुनम चौधरी	११०००																																																											
७.	३५०-२०७८/०२/२४	Samsung (Galaxy A३२)	ए टु जेड मोवाइल केयर	आशाराम चौधरी	३५०००																																																											
८.	१५-२०७७/०६/०१ "	Samsung (Galaxy M३१)	डिजीटेक कम्प्युटर (३०२५६६३४७)	विमल नारायण चौधरी	३०९००																																																											
				<b>जम्मा</b>	<b>१५८९००</b>																																																											

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																																										
८१			<p><b>सोझै खरिद</b></p> <p>सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ (२) मा खरिद गर्दा प्रतिस्पर्धा सिमित हुने गरी टुक्रा-टुक्रा पारी खरिद गर्नु हुँदैन भन्ने व्यवस्था रहेको छ। सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८४(१) मा रु.२० लाख रुपैयाँसम्म लागत अनुमान भएको मालसामान वा अन्य सेवा सिलबन्दी दरभाउपत्र आव्हान गरी खरिद गर्न सकिने, नियम ८५(१) मा रु.५ लाख रुपैयाँसम्म लागत अनुमान भएको मालसामान सोझै खरिद गर्न सकिने व्यवस्था रहेको छ भने नियम ८५(१ख) मा एक आर्थिक वर्षमा एकै पटक वा पटक पटक गरी सीमाभन्दा बढी रकमको वा एउटै व्यक्ति, फर्म, कम्पनी वा संस्थाबाट एकपटकभन्दा बढी सोझै खरिद गर्न नपाउने व्यवस्था रहेको छ। कार्यालयले रु. १,४६,२७,५७७।- मूल्यको विभिन्न मालसामान खरिद गर्दा ऐन नियमको व्यवस्था पालना नगरी सोझै बजारबाट खरिद गरेको देखिएको छ। प्रतिस्पर्धा नगरी सोझै खरिद गरेको नियमित गरी पेश गर्नुपर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नं./मिति</th> <th>ब.उ.शी.नं.</th> <th>योजना/कार्यक्रम</th> <th>फर्मको नाम</th> <th>भुक्तानी</th> </tr> </thead> <tbody> <tr> <td rowspan="2">५४८-२०७८/३/२८</td> <td rowspan="2">पुँजीगत</td> <td>ह्युम पाइप जडान तथा ग्राभेल</td> <td>सावाना निर्माण सेवा</td> <td>३९१९९६</td> </tr> <tr> <td>(खैरुन खातुनको घर देखि भोला स्वर्णाकारको घरसम्म एक तर्फी नाला तथा ग्राभेल)</td> <td>३०२५६६३६३</td> <td></td> </tr> <tr> <td>५४६-२०७८/३/२७</td> <td>पुँजीगत</td> <td>क्रियापुत्री बस्ने अधुरो भवन फिनिसिङ्ग गर्ने कार्य</td> <td>श्री कृष्ण निर्माण सेवा</td> <td>४१८०४६</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td>३०००९६१७८</td> <td></td> </tr> <tr> <td>५१७-२०७८/३/२५</td> <td>पुँजीगत</td> <td>नगर आवास विद्युत जडान गर्ने (House Wiring) कार्य</td> <td>ए. एण्ड ए. कन्स्ट्रक्सन</td> <td>४९८९१२</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td>३०११४१०९७</td> <td></td> </tr> <tr> <td>५४२-२०७८/३/२७</td> <td>पुँजीगत</td> <td>बुढी खोलाको नदीजन्य पदार्थ उत्खननको लागि प्रारम्भिक वातावरणीय परीक्षण (Initial Environmental Examination)</td> <td>वातावरण तथा प्राविधिक परामर्श</td> <td>४९०९८५</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td>नेपाल ६०८७३४१२३</td> <td></td> </tr> <tr> <td>५४०-२०७८/३/२७</td> <td>पुँजीगत</td> <td>आँप, लिचि, कागती ड्रगनका विरुवा खरिद</td> <td>ग्लोवल नर्सरी ६००६८५८४१</td> <td>२३७५००</td> </tr> <tr> <td>५३४-२०७८/३/२७</td> <td>पुँजीगत</td> <td>आँप, लिचि, कागती ड्रगनका विरुवा खरिद</td> <td>ग्लोवल नर्सरी ६००६८५८४१</td> <td>२६२५००</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td></td> <td></td> </tr> </tbody> </table>	गो.भौ.नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	फर्मको नाम	भुक्तानी	५४८-२०७८/३/२८	पुँजीगत	ह्युम पाइप जडान तथा ग्राभेल	सावाना निर्माण सेवा	३९१९९६	(खैरुन खातुनको घर देखि भोला स्वर्णाकारको घरसम्म एक तर्फी नाला तथा ग्राभेल)	३०२५६६३६३		५४६-२०७८/३/२७	पुँजीगत	क्रियापुत्री बस्ने अधुरो भवन फिनिसिङ्ग गर्ने कार्य	श्री कृष्ण निर्माण सेवा	४१८०४६				३०००९६१७८		५१७-२०७८/३/२५	पुँजीगत	नगर आवास विद्युत जडान गर्ने (House Wiring) कार्य	ए. एण्ड ए. कन्स्ट्रक्सन	४९८९१२				३०११४१०९७		५४२-२०७८/३/२७	पुँजीगत	बुढी खोलाको नदीजन्य पदार्थ उत्खननको लागि प्रारम्भिक वातावरणीय परीक्षण (Initial Environmental Examination)	वातावरण तथा प्राविधिक परामर्श	४९०९८५				नेपाल ६०८७३४१२३		५४०-२०७८/३/२७	पुँजीगत	आँप, लिचि, कागती ड्रगनका विरुवा खरिद	ग्लोवल नर्सरी ६००६८५८४१	२३७५००	५३४-२०७८/३/२७	पुँजीगत	आँप, लिचि, कागती ड्रगनका विरुवा खरिद	ग्लोवल नर्सरी ६००६८५८४१	२६२५००						१४,६२७,५७७
गो.भौ.नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	फर्मको नाम	भुक्तानी																																																										
५४८-२०७८/३/२८	पुँजीगत	ह्युम पाइप जडान तथा ग्राभेल	सावाना निर्माण सेवा	३९१९९६																																																										
		(खैरुन खातुनको घर देखि भोला स्वर्णाकारको घरसम्म एक तर्फी नाला तथा ग्राभेल)	३०२५६६३६३																																																											
५४६-२०७८/३/२७	पुँजीगत	क्रियापुत्री बस्ने अधुरो भवन फिनिसिङ्ग गर्ने कार्य	श्री कृष्ण निर्माण सेवा	४१८०४६																																																										
			३०००९६१७८																																																											
५१७-२०७८/३/२५	पुँजीगत	नगर आवास विद्युत जडान गर्ने (House Wiring) कार्य	ए. एण्ड ए. कन्स्ट्रक्सन	४९८९१२																																																										
			३०११४१०९७																																																											
५४२-२०७८/३/२७	पुँजीगत	बुढी खोलाको नदीजन्य पदार्थ उत्खननको लागि प्रारम्भिक वातावरणीय परीक्षण (Initial Environmental Examination)	वातावरण तथा प्राविधिक परामर्श	४९०९८५																																																										
			नेपाल ६०८७३४१२३																																																											
५४०-२०७८/३/२७	पुँजीगत	आँप, लिचि, कागती ड्रगनका विरुवा खरिद	ग्लोवल नर्सरी ६००६८५८४१	२३७५००																																																										
५३४-२०७८/३/२७	पुँजीगत	आँप, लिचि, कागती ड्रगनका विरुवा खरिद	ग्लोवल नर्सरी ६००६८५८४१	२६२५००																																																										

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय				बेरुजु रकम
			५३७-२०७८/३/२७	पुँजीगत	वडा नं. २ अन्तर्गत विभिन्न बाटो ग्रावेल गर्ने कार्य	डि.एन. निर्माण सेवा ३००२४६२५६	१६९५८७
			५२७-२०७८/३/२६	पुँजीगत	वडा नं. ५ को सडक बत्ती मर्मरत	आन्तरिक राजस्व कार्यालय विराटनगर	२००२१४
			५२१-२०७८/३/२५	पुँजीगत	विभिन्न किसिमको सूचना तथा सन्देश र चार्डपर्व सुभकामना	विराट भिजन मिडिया प्रा. लि. ३०३७१२१९८	२८२५६
			५१६-२०७८/३/२५	पुँजीगत	वडा नं. २ मा सडक वत्ति जडान गर्न सामान खरिद	कृष्णा इलेक्ट्रिक स्टोर्स ३०१०२६१९६	५७३०५
			५०९-२०७८/३/२४	पुँजीगत	वडा नं. १२ अन्तर्गत Anand Chawak to Wada Office Krishi jointed Road मा ग्राभेल योजना	राजन कन्स्ट्रक्सन ३०५७६४९९९	३३१७२४
			४९७-२०७८/३/२३	पुँजीगत	कुरेसी टोल र गौतम गलीबाटोहरुमा ग्राभेल	मदिना सप्लायर्स ६०५७८९८५४	७०००
			४९२-२०७८/०३/२३	पुँजीगत	वडा नं. १२ मेशिनरी ओजार खरिद	सल्युसनगेटप्रा.लि. ६०९६२६०५	७१९१७
			४८९-२०७८/०३/२३	पुँजीगत	कम्प्युटर पार्टस खरिद	डिजिटेल कम्प्युटर ३०२५६६४७	४१९२४
			४८९-२०७८/०३/२३	पुँजीगत	कम्प्युटर पार्टस खरिद	स्वीच अन आइटी सोलुसन ४३८१२७५२	१९७००
			४८८-२०७८/०३/२३	पुँजीगत	सुमिसा निर्माण सेवाले विभिन्न बाटो मर्मत खर्च	सुमिसा निर्माण सेवा ३०००७०७२७	३६८३६४
			४८७-२०७८/०३/२२	पुँजीगत	वडा नं. १२ सडक तथा अन्य भौतिक संरचना मर्मत सम्भार	नेक्सेस सोलुसन एण्ड सप्लायर्स प्रा.लि ६०९८१२३८१	७३३६७



क्रम	भौचर नम्बर	भौचर मिति	बिषय				बेरुजु रकम
			४७८-२०७८/०३/२१	पुँजीगत	वडा नं. १० ह्युमपाइप खरिद गरे वापत	पुर्वाञ्चल ह्युमपाइप एण्ड कंक्रीट इण्डस्ट्रीज ६०८५०५९६७	९४८००
			४७५-२०७८/०३/२१	पुँजीगत	मेशिनरी ओजार खरिद गरे वापत	प्रग्याइन्टरनेशनल ३०००७१५७९	१६००००
			४७४-२०७८/०३/२१	पुँजीगत	वडा नं.४ पिपल चौक देखी दक्षिण नेउला घर सम्मको बाटोमा नाला बापत	ड्रिम कन्स्ट्रक्सन ६०९८५७३७५	४४८९१८
			४६९-२०७८/०३/२०	पुँजीगत	वडा नं. ४ विभिन्न बाटो मर्मत	मोहन निर्माण सेवा ३००८३९५६२	२०००००
			४६८-२०७८/०३/२०	पुँजीगत	नगर प्रमुख कार्यकक्षको शौचालय मर्मत गराए वापत	बुढासुब्बा निर्माण सेवा ६०७१२९३७५	४९६१४२
			४६७-२०७८/०३/२०	पुँजीगत	मेशिनरी ओजार खरिद	डिजिटल कम्प्युटर ३०२५६६४७	७७२९२
			४६०-२०७८/०३/१९	पुँजीगत	वडा नं. १ राजन कन्स्ट्रक्सनले बढी नारायण चौधरी घर देखि मुल बाटो पश्चिम जाने बाटो ग्राभेल	राजन कन्स्ट्रक्सन ३०५७६४९९९	९९५१५
			४५७-२०७८/०३/१८	पुँजीगत	मिशनरी औजार खरिद	डिजिटल कम्प्युटर ३०२५६६४७	४७०३०
						स्वीच अन आइटी सोलुसन ६०६२९७९४९	
			४५३-२०७८/०३/१८	पुँजीगत	वडा नं. २ बाटो ग्राभेल	सरोज कन्स्ट्रक्सन ६०६९७९५४८	४९३०१३
			४४९-२०७८/०३/१७	पुँजीगत	वडा नं. १ ह्युमपाइप खरिद गरे वापत	जय श्री राम कंक्रीट ईण्डस्ट्रिज प्रा.लि. ३०१५८१०१६	१२५३९०
			४४८-२०७८/०३/१७	पुँजीगत	वडा नं. ६ बाटो ग्राभेल गरे वापत	सोनाक्षी कन्स्ट्रक्सन एण्ड	१९९०७६

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय				बेरुजु रकम
						सप्लायर्स प्रा.लि ६०९६८०७९५	
			444-2078/03/16	पुँजीगत	मेशिनरी औजार खरिद गरे वापत	स्वीच अन आइटी सोलुसन 606297949	15000
			437-2078/03/15	पुँजीगत	वडा नं. १० विद्युत सामान खरिद	शिवानी सप्लायर्स एण्ड मनि ट्रान्सफर 603168314	15100
			436-2078/03/15	पुँजीगत	कम्प्युटर खरिद	पारागन आईटी सोलुशन प्रा.लि. 601628469	71500
			426-2078/03/14	पुँजीगत	वडा नं. १ मा सडक बती मर्मत गर्न सामान खरिद गरे वापत	स्वस्तिका ट्रेडर्स एण्ड सप्लायर्स 609422591	87934
			416-2078/03/14	पुँजीगत	फर्निचरका सामान खरिद गरे वापत	अञ्चल स्टिल फर्निचर उद्योग 603380055	84908
			414-2078/03/14	पुँजीगत	धान विउ खरिद गरे वापत जिल्ला सहकारी संघ लि.लाई विलको रकम	जिल्ला सहकारी संघ लिमिटेड	470000
			408-2078/03/09	पुँजीगत	कार्यालयको लागि फर्निचरका समान खरिद	मोडर्न होम एण्ड इन्टेरीयर सोलुशन 108839515	459412
			406-2078/03/09	पुँजीगत	आधारभूत अस्पतालमा सेनेटरी सम्बन्धी काम गरे वापत	फाईन कन्स्ट्रक्सन 610830792	247923
			401-2078/03/07	पुँजीगत	फर्निचर खरिद	न्यु दन्तकाली फर्निचर 603296828	81360
			397-2078/03/07	पुँजीगत	आधारभूत अस्पताल पाटीसनको काम	राज खुशु कन्सन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.ली 602442866	497385
			389-2078/03/06	पुँजीगत	वडा नं. ११ वाटर पम्प खरिद	शिव ट्रेडर्स एण्ड सप्लायर्स 601581135	103250

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय				बेरुजु रकम
			387-2078/03/06	पुँजीगत	वडा नं. १ मोबाईल खरिद	भेरो कम्प्युटर्स 38699025	67000
			376-2078/03/03	पुँजीगत	वडा नं. २ फुटानी चौक को बाटो ग्राभेल	श्री लक्ष्मी कन्स्ट्रक्सन 608408101	384939
			377-2078/03/03	पुँजीगत	वडा नं. १० को बाटो ग्राभेल	डि.के निर्माण सेवा 606307495	496304
			70-2078/03/29	सशर्त	Range Finder, आसफाल्ट थ्रमोमिटर खरिद	एशिया टेक्नो ट्रेडर्स प्रा.लि. (606906850)	42375
			42-2078/01/23	"	बाटो मर्मत कार्य वडा नं. ७	अमर कन्स्ट्रक्सन(114489085)	495633.36
			19-2077/11/12	"	विज्ञापन भुक्तानी	उत्सव मिडिया स.( 612959620)	207451
			18-2077/11/3	सशर्त	"	टि.वी. आई पब्लिकेशन प्रा.ली (303767815)	59166.8
			570-2078/03/30	पुजीगत	दुहवी न.पा.-६ नाला निर्माण	ए.वि. इन्जिनियरिङ एण्ड कन्स्ट्रक्सन (6092766624)	417419.56
			558-2078/03/29	पुँजीगत	वडा नं. ९ को बाटोमा ग्राभेल	नूर कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.ली (606896359)	54240
			557-2078/03/29	पुँजीगत	सडक बत्ती खरिद	मा कालि इन्टरप्राइजेज (600538868)	19550
			552-2078/03/28	पुँजीगत	नाला निर्माण र ह्यूमपाइप जडान कार्य	रोशनी निर्माण सेवा ( 603972519)	498117.14
			469-2078/03/28	पुँजीगत	वडा नं. ४ को सडक मर्मत	मोहन निर्माण सेवा	396101.16
			364-2078/02/30	पुँजीगत	वडा नं. ९ को बाटो मर्मत वापत विल	नुर ड्रुवानि सेवा ( 608917906)	70491

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय				बेरुजु रकम
			360-2078/02/28	पुँजीगत	वडा नं. ८ को बाटो ग्राभेल	खमगढी निर्माण सेवा प्रा.लि (609804850)	488143
			359-2078/02/28	पुँजीगत	वडा नं. ८ ह्यूमपाइप खरिद	कन्चनेश्वर कन्स्ट्रक्शन एण्ड सप्लायर्स प्रा.लि ( 606589864)	249759
			358-2078/02/28	पुँजीगत	वडा नं. ९ ह्यूमपाइप खरिद गरे वापत	पारस कन्स्ट्रक्शन एण्ड सप्लायर्स प्रा.लि.(609593453)	198950
			349-2078/02/24	पुँजीगत	फर्निचर सामान खरिद	सागर स्टील फर्निचर उद्योग(302724789)	41705
			340-2078/02/16	पुँजीगत	फर्निचर खरिद गरे वापत विलको रकम	अञ्जना आधुनिक फर्निचर उद्योग	490736
			335-2078/02/13	पुँजीगत	वडा नं. १ मा मेशिनरी औजार खरिद गरे वापत	भेरो कम्प्युटर्स (304395507)	133000
			333-2078/02/13	पुँजीगत	सवारी साधन खरिद	नौ देवी मोटर्स प्रा.लि( 305604631)	223800
			323-2078/02/09	पुँजीगत	वडा नं. ३ र ४ को बाटो मर्मत गराए वापत	दुहवी कन्स्ट्रक्शन सप्लायर्स (606607632)	398686
			५०-२०७७/७/३	पुँजीगत	विद्युतिय सामग्री खरिद	मेघानन्द इन्टरप्राइजेज	११६१५२
			35-2077/06/30	पुँजीगत	कम्प्युटर समान खरिद गरे वापत	जे एस एस टेकट्रोनिक्श (606495338)	498900
			31/2077/06/27	पुँजीगत	वडा नं. ५ कार्यालयमा टाबेल र सोफा खरिद	अञ्जना आधुनिक फर्निचर उद्योग	75782
			30-2077/06/27	पुँजीगत	खाट र किचन दराज खरिद	न्य दन्तकाली फर्निचर (603296828)	35030
			28-2077/06/25				135500

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम		
				पुँजीगत	प्रिन्टर लगायतका सामान यस न.पा.मा खरिद गरे वापत	प्रग्या ईन्टरनेशनल(300071579)				
		26-2077/06/23	पुँजीगत	वडा नं. ६ मा मास्क, सेनिटाइजर तथा साबुन वितरण	आवरण ट्रेडर्स (300528866)		25120			
		21-2077/06/13	पुँजीगत	फर्निचरका सामान खरिद गरे वापत	सागर फर्निचर उद्योग(302724789)		63281			
			जम्मा				१४६२७५७७			
८२			<b>अग्रिम कर कट्टी नगरेको</b> आयकर ऐन २०५८ को दफा ८८ अनुसार बासिन्दा व्यक्तिले प्राकृतिक स्रोतको रकम भुक्तानी गर्दा १५ प्रतिशत कर कट्टी गर्नु पर्ने उल्लेख छ । यस वर्ष कार्यालयले उपभोक्तावाट विभिन्न काम गराई भुक्तानी गरेको छ।तर उपभोक्ताले गिट्टी/बालुवा खरिदको निम्न अनुसारको प्यान विल पेश गरी रु. २६५७४००।०० भुक्तानी गरेकोमा सोमा १५ प्रतिशतका दरले अग्रिम कर कट्टी गर्नुपर्नेमा घटी कट्टी गरेको देखियो । यसबाट कर राजश्व घटी असुली हुने भएकाले घटी कट्टी असुल गर्नुपर्न रु.					२६८,८७०.५		
			गो.भौ. नं./मिति	ब.उ.शी.न.	योजना/कार्यक्रम	फर्मको नाम (मु.क.द.नं.)	भुक्तानी	१५%	कट्टी रकम	असुल गर्नुपर्ने
			१३२५-२०७८।१।१५	चालु	पिपलचोक नाला	प्रयास सप्लायर्स	१८३५००	२४७७२	०	२४७७२
			१३२५-२०७८।१।१५	चालु	पिपलचोक नाला	मदिना सप्लायर्स	३२५००	४३७८	०	४३७८
			१३२५-२०७८।१।१५	चालु	पिपलचोक नाला	शिव कन्स्ट्रक्सन एण्ड सप्लायर्स	३००००	४०५०	०	४०५०
			४६३-२०७८/०३/२०	पुजीगत	बाटो मर्मत वडा नं. ३	प्रयास साप्लायर्स(६०३६०१७२५)	१८००००	२७०००	२४००	२४३००
			४२९-२०७८/०३/१५	"	सिसुवा टोल नाला निर्माण	प्रयास	७८०००	११७००	११७०	१०५३०

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय							बेरुजु रकम
					उ.स	सप्लार्यस(६०३६०१७२५)				
			४२९-२०७८/०३/१४	"	इस्लाम टोल उपभोक्ता समिति	हुसेन सप्लायर्स (६०८८०८२०६)	७७५००	११६२५	११६२.५०	१०४६२.५०
			४२०-२०७८/०३/१४	"	रामु चौधरीको घर देखि पश्चिम बाटो ग्रभेल	माई देवी निर्माण सेवा	२३४०००	३५१००	१५७९५	१९३०५
			४१९-२०७८/०३/१४	"	समावेशी टोल नाला निर्माण	सगरमाथा सप्लायर्स(६१५०६२०९७)	२१४५००	३२१७५	१४६६९	१७५०६
			४१७-२०७८/०३/१४	"	एकता मार्ग उ.स	जय उदय ढुवानी सेवा (६०३९४२७७४)	८१०००	१२१५०	३५६६	८५८४
			४०९-२०७८/०३/०९	"	दुखि सुवी माई टोल सडक	मन्दिर सप्लायर्स(६०५७८९८५४)	५२०००	७८००	७८०	७०२०
			३७९-२०७८/०३/०३	"	आधारभूत स्वास्थ्य केन्द्र वडा नं. २	मामा भान्जा सप्लायर्स (६१२१७३०६८)	४५२४००	६७८६०	३६८१७	३१०४३
			३५६-२०७८/०२/२८	"	वडा नं. ४ लक्ष्मी मार्ग पक्की नाला निर्माण उ.स.ले नाला बनाए	लक्ष्मी मार्ग पक्की नाला निर्माण उ.स	१४०५००	२१०७५	१५८५०	५२२५
			३५२-२०७८/०२/२५	"	वडा नं. ४ आर्यघाट जाने बाटो निर्माण उ.स ले बाटो बनाए	आर्यघाट जाने बाटो निर्माण उ.स	१६२८००	२४४२०	१३५८२	१०८३८
			३४८-२०७८/०२/२४	"	वडा नं. १२ गौरी ठोका	माईदेवी निर्माण सेवा	१००५००	१५०७५	७८५५	७२२०

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय							बेरुजु रकम
					टोल सडक ग्राभेल नि.उ.स ले सडक					
			३४६-२०७८/०२/२१	"	वडा नं. ४ गुलावी मिया घर छेउको बाटो निर्माण नाला बनाए वापत	मदिना सप्लायर्स (६०५७८९८५४)	८६०००	१२९००	८६००	४३००
			३४५-२०७८/०२/२०	"	वडा नं. ३ बाटो मर्मत गराए वापत	मदिना सप्लायर्स(६०५७८९८५४)	७९२००	११८८०	१०१६	१०८६४
			३३०-२०७८/०२/११	"	वडा नं. ५ मा शाह धर्मशाला जाने बाटो ढलारेको वापत	जय उदय दुवानी सेवा (६०३९४२७७४)	१७५०००	२६२५०	१७५००	८७५०
			३१७-२०७८/०१/२७	"	वडा नं. बुढीगंगा विश्रान्ती आर्यघाटले बाटो मर्मत गराए वापतविलको रकम	जय उदय दुवानी सेवा (६०३९४२७७४)	३७६०००	५६४००	१७७५७	३८६४३
			२४-२०७७/०६/२१	"	क्यालिटी विस्कट फेक्ट्रीको छेउको बाटोमा माटो पुर्ने	एम.डी. कन्स्ट्रक्सन प्रा.लि (६०८६४७४५०)	५७०००	७४१०	५१५	६८९५
			२४-२०७७/०६/२१	"	क्यालिटी विस्कट फेक्ट्रीको छेउको बाटोमा माटो पुर्ने	दाहाल ट्रेडस एण्ड सप्लायर्स (३०५५०६३२२)	५७०००	७४१०	५१५	६८९५
			५५६-२०७८/०३/२९	"	अपार तिम्लसेना बाट अमानतमा कार्य गरेको	प्रताफ सप्लायर्स (६०३६०१७२५)	५४०००	८१००	८१०	७२९०

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय							बेरुजु रकम																																										
					विभिन्न वडामा ग्राभेल																																															
			जम्मा				२९०३४००	४२९५३०	१६०३६०	२६८८७९																																										
८३			<p><b>अमानतबाट कार्य</b></p> <p>सार्वजनिक खरिद ऐन २०६३ को दफा ४५ मा सामान्य प्रकृतिको मर्मत, सानातिना नियमित कार्य वा सरसफाई जस्ता कार्य अमानतबाट गराउन सक्ने व्यवस्था रहेको छ। साथै सार्वजनिक खरिद नियमावली, २०६४ को दफा ९८ मा सार्वजनिक निकायले रु. एक लाखसम्मको निर्माण सम्बन्धी कार्य एक तह माथिको स्विकृती लिई गर्न सक्ने व्यवस्था रहेकोमा कार्यालयले पूर्वस्वीकृति बेगर कर्मचारीलाई पेस्की दिई निम्नानुसारका कार्य अमानतबाट गराई विभिन्न फर्मलाई भुक्तानी गरेको देखिएको छ। यसबाट खरिदमा प्रतिस्पर्धा नहुने र मितव्ययिता कायम नहुने हुन्छ। ऐन र नियमावली विपरित अमानतबाट कार्य गराएको नियमित देखिदैन।</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नं./ मिति</th> <th>ब.उ. शी.नं.</th> <th>योजना/ कार्यक्रम</th> <th>फर्म/व्यक्तिको नाम</th> <th>रकम</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>५४९-२०७८/३/२८</td> <td>पुँजीगत</td> <td>वडा नं. ४ तेंग्रा खोला क्षेत्रमा गुलाबी मियाँको गाह (घर) देखि दक्षिण जाने बाटो</td> <td>निर्माण व्यवसायीको काम गर्ने हकिम मियाँ वडा नं. ४</td> <td>२१२८९</td> <td></td> </tr> <tr> <td>५१९-२०७८/३/२५</td> <td>पुँजीगत</td> <td>दुहवी न.पा. ४ स्थित विभिन्न स्थानहरूमा बिद्युत पोल सार्ने कार्य</td> <td>डोर हाजिर अनुसारको रकम डिके झालाई भुक्तानी</td> <td>७३०००</td> <td></td> </tr> <tr> <td>५४१-२०७८/३/२७</td> <td>पुँजीगत</td> <td>ग्रावेल गर्ने कार्य, वडा नं. १०</td> <td>रमेश कुमार उराव</td> <td>१०३२०</td> <td></td> </tr> <tr> <td>१९२९-२०७८/३/२७</td> <td>चालु</td> <td>ग्रावेल गर्ने कार्य, वडा नं. १०</td> <td>रमेश कुमार उराव</td> <td>७८४३०</td> <td></td> </tr> <tr> <td>५३६-२०७८/३/२७</td> <td>पुँजीगत</td> <td>जेशिस मार्ग देखि पश्चिम मुस्लिम टोल जाने बाटो मर्मत, वडा नं. ३</td> <td>मो. हस्रुदिन</td> <td>९१३५९</td> <td></td> </tr> <tr> <td>५३६-२०७८/३/२७</td> <td>पुँजीगत</td> <td>जेशिस मार्ग देखि पश्चिम मुस्लिम टोल जाने बाटो मर्मत, वडा नं. ३</td> <td>मो. हस्रुदिन</td> <td>६७०००</td> <td></td> </tr> </tbody> </table>							गो.भौ.नं./ मिति	ब.उ. शी.नं.	योजना/ कार्यक्रम	फर्म/व्यक्तिको नाम	रकम	कैफियत	५४९-२०७८/३/२८	पुँजीगत	वडा नं. ४ तेंग्रा खोला क्षेत्रमा गुलाबी मियाँको गाह (घर) देखि दक्षिण जाने बाटो	निर्माण व्यवसायीको काम गर्ने हकिम मियाँ वडा नं. ४	२१२८९		५१९-२०७८/३/२५	पुँजीगत	दुहवी न.पा. ४ स्थित विभिन्न स्थानहरूमा बिद्युत पोल सार्ने कार्य	डोर हाजिर अनुसारको रकम डिके झालाई भुक्तानी	७३०००		५४१-२०७८/३/२७	पुँजीगत	ग्रावेल गर्ने कार्य, वडा नं. १०	रमेश कुमार उराव	१०३२०		१९२९-२०७८/३/२७	चालु	ग्रावेल गर्ने कार्य, वडा नं. १०	रमेश कुमार उराव	७८४३०		५३६-२०७८/३/२७	पुँजीगत	जेशिस मार्ग देखि पश्चिम मुस्लिम टोल जाने बाटो मर्मत, वडा नं. ३	मो. हस्रुदिन	९१३५९		५३६-२०७८/३/२७	पुँजीगत	जेशिस मार्ग देखि पश्चिम मुस्लिम टोल जाने बाटो मर्मत, वडा नं. ३	मो. हस्रुदिन	६७०००		३,७२२,४७०
गो.भौ.नं./ मिति	ब.उ. शी.नं.	योजना/ कार्यक्रम	फर्म/व्यक्तिको नाम	रकम	कैफियत																																															
५४९-२०७८/३/२८	पुँजीगत	वडा नं. ४ तेंग्रा खोला क्षेत्रमा गुलाबी मियाँको गाह (घर) देखि दक्षिण जाने बाटो	निर्माण व्यवसायीको काम गर्ने हकिम मियाँ वडा नं. ४	२१२८९																																																
५१९-२०७८/३/२५	पुँजीगत	दुहवी न.पा. ४ स्थित विभिन्न स्थानहरूमा बिद्युत पोल सार्ने कार्य	डोर हाजिर अनुसारको रकम डिके झालाई भुक्तानी	७३०००																																																
५४१-२०७८/३/२७	पुँजीगत	ग्रावेल गर्ने कार्य, वडा नं. १०	रमेश कुमार उराव	१०३२०																																																
१९२९-२०७८/३/२७	चालु	ग्रावेल गर्ने कार्य, वडा नं. १०	रमेश कुमार उराव	७८४३०																																																
५३६-२०७८/३/२७	पुँजीगत	जेशिस मार्ग देखि पश्चिम मुस्लिम टोल जाने बाटो मर्मत, वडा नं. ३	मो. हस्रुदिन	९१३५९																																																
५३६-२०७८/३/२७	पुँजीगत	जेशिस मार्ग देखि पश्चिम मुस्लिम टोल जाने बाटो मर्मत, वडा नं. ३	मो. हस्रुदिन	६७०००																																																



क्रम	भौचर नम्बर	भौचर मिति	बिषय						बेरुजु रकम
			५३४-२०७८/३/२६	पुँजीगत	वडा नं. १२ को बुकडहरी चोक देखि केशलिया खेलासम्मको पक्की सडक मर्मत कार्य	माधव प्रसाद भण्डारी	९९०७७		
			५२४-२०७८/३/२५	पुँजीगत	वडा नं. ७ को विभिन्न बाटो ग्राभेल कार्य	रोहित कुमार सेवेदी	८८९५९		
			४७९-२०७८/०३/२२	पुँजीगत	स्वास्थ्य चौकी पुर्व कुशाहा सेफटी टेङ्ग	सुनिल कुमार भगन्	९९७७९		
			४२५-२०७८/०३/१४	पुँजीगत	वडा नं. ५ विभिन्न सडक मर्मत गराए वापत	श्याम रिषिदेव	४४०००		
			४२४-२०७८/०३/१४	पुँजीगत	वडा नं. ५ नाला सफाए गरे वापत डोरहाजिर अनुसार	किसन रिषेदेव	३००००		
			४२३-२०७८/०३/१४	पुँजीगत	वडा नं. ५ फुलचन सडाले सहिद स्मृती पार्क गेट मर्मत	फुलचन सदा	४३९११		
			४१५-२०७८/०३/१४	पुँजीगत	वडा नं. ५ आधारभूत स्वास्थ्य चौकी जाने बाटो ग्राभेल गारए वापत	देवेन्द्र प्रसाद दाहाल	९७६४१		
			८४-२०७८/०३/३१	पुँजीगत	वडा नं. ८ बाट शिलालेख लेकाउने कार्य (अनुगमन समिति, व्यवस्थापन समिति)	हेम नारायण माझी	१२००००	जडानको प्रमाण पेश नभएको	
			३६२-२०७८/०२/३०	पुँजीगत	अभिनाष गोसाईले नाला सरसफाइ गराए वापत	अभिनाष गोसाई	९७९९३		
			३५४-२०७८/०२/२७	पुँजीगत	वडा नं. ८ विभिन्न बाटोहरूको विद्युत पोल व्यवस्थान गर्न खर्च भएको	रोहित पराजुली(११५२२०४७)	८९०००		
			३५३-२०७८/०२/२५	पुँजीगत	वडा नं. ७ बाटोहरू मर्मत वपत विलको रकम	अरविन्द कुमार सरदार	८९०१७		
			३४५-२०७८/०२/२०	पुँजीगत	वडा नं. ३ बाटो मर्मत गराए वापत गरेको विल भरपाई	मोहम्मद हसरुदिन	९९८७७		
			३४३-२०७८/०२/१९	पुँजीगत	वडा नं. ११ सामुदायिक भवन रगरोगन गरे वापत	हरी नारायण चौधरी	७४९९७		

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय						बेरुजु रकम
			३२१-२०७८/०१/२९	पुँजीगत	वडा नं. ७ बाटो मर्मत गराए वापत पेश गरेको	पशुपति सरदार	३७९९०		
			३३-२०७७/०६/३०	पुँजीगत	वडा नं. ३ मा तारजाली लगाए वापत पेश गरेको विल	मिन बहादुर मगर	१४२३८५		
			२९-२०७७/०६/२६	पुँजीगत	वडा नं. ३ को विभिन्न बाटो मर्मत गराइ वापत	मदिना सप्लायर्स (६०५७८९८५४)	९६६२०		
			१२-२०७७/०५/२५	पुँजीगत	विद्युत मिटर जडान गर्न गोरेलाला चौधरीलाई	गोरे लाल चौधरी	८४०६६०	विद्युत मिटर विल	
			११-२०७८/०५/२३	पुँजीगत	आशाराम चौधरीले पेसगरेको विल भरपाई	आशाराम चौधरी	२०१००		
			५५६-२०७८/०३/२९	पुँजीगत	विभिन्न वडामा ग्राभेल गर्ने कार्य	अपार तिमसेना - वडा नं. ३	४१३११	पदाधिकारी वा कर्मचारी नभई तेस्रो व्यक्ति	
			५५३-२०७८/०३/२८	पुँजीगत	" "	वडा नं. २ सचिव-दिपक निरौला	९९९६९		
			५-०७७/०७/०३	पुँजीगत	पशुपति विस्कट फ्याक्ट्री अगाडी एक तर्फी नाला निर्माण	वडा सदस्य कृष्ण यौञ्जन	५७५९७.१५		
			६१-०७७/०७/०५	पुँजीगत	दुहवी नपा वडा नं ६ सि नं २४ को वडा भित्र भएका सडक मर्मत तथा ग्राभेल गर्ने कार्य	मदिना सप्लायर्स	९५९५४.०४		
			८५५-०७७/१०/२० चा.	चालु	दुहवी नपा वडा नं ६ सि नं २ को वडा भित्र भएका नालाहरु ससरफाइ	भौटिया ऋषदिव	२९१६१.५७		
			८५६-०७७/१०/२०	चालु	दुहवी नपा वडा नं ६ सि नं २ को वडा भित्र भएका विभिन्न	भौटिया ऋषदिव	४८७११.६३		

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम
			चालु.		नालाहरु सरसफाइ वापत तलव			
			३५४-०७८/०२/२७ पु.	पुँजीगत	वडा नं ८ को सि नं २६ को विभिन्न बाटोहरुमा बिद्युत पोल ब्यबस्थापनबाट पोल बत्ती मर्मत सम्भार कार्य	वडा सचवि राहति पराजुली	८९०००.	
			४५२-०७८/०३/२७ पु.	पुँजीगत	दुहबी न पा वडा नं २ को सि नं २४ पचिरा रोड नाला सरसफाइ कार्य ।	वडा सचवि दपिक नरैला	४९६४०.८५	
			१९१९-०७८/०३/२६ चालु.	चालु	दुहवी नपा वडा नं १० व सिमरिया स्वास्थ्य चौकीको पुरानो भवनमा अमानतबाट रङ्गरोगन कार्य गर्ने	अहेव दपिक श्रेष्ठ	८६०८९.४१	
			३५४-०७८/०२/२७	पुँजीगत	दुहवी नपा वडा नं ८ विभिन्न स्थानका वाटोहरु ग्रावेल कार्य वडाबाट अमानतमा गर्ने	वडा सचवि राहति पराजुली	७२०००	
			५१६-०७८/०३/२५	पुँजीगत	वडा नं. २ सडक वत्ति जडान गर्ने कार्य	कृषि ईलेक्ट्रिक्स स्टोर्स विराटनगर	५७३०५.१३	
			१७१६-०७८/०३/१७	पुँजीगत	वडा नं.३ वडाका सरसफाई सम्बन्धि विभिन्न	अपार तिमल्सेना	४७८९५	
			१४०-०७७/०९/२७	पुँजीगत	वडा नं.३ वाटो मर्मत कार्य सम्पन्न गर्नु पर्ने भएकाले उक्त कार्य सम्पन्न को वडाको विभिन्न वाटो मर्मत सम्भार	अपार तिमल्सेना	९२३६०	
			९२-०७७/०८/१७	पुँजीगत	वडा नं.३ स्थित वाटो मर्मत जाने वाटो मर्मत	अपार तिमल्सेना	९५३१३.२०	
			७३-०७७/०७/२४	पुँजीगत	वडा नं.३ स्थित बुद्ध मार्गको भित्री वाटो मर्मत गर्ने कार्य	अपार तिमल्सेना	२४१२०	
			६१-०७७/०७/०५	पुँजीगत	वडा नं.३ विभिन्न वाटो मर्मत वडाको वाटो मर्मत	मदिना सप्लायर्स	९६६२०	
			७३-०७७/०६/०१	पुँजीगत	वडा नं.३ स्थित तपसिलमा उल्लेखित स्थानको नाला सरसफाई	अपार तिमल्सेना	९४०२६.७४	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																												
			जम्मा	३७,२२,४७०.७२ -																												
८४			<p><b>बढी दरमा भुक्तानी</b></p> <p>सार्वजनिक खरिद ऐन, २०६३ को दफा ८ (२) मा खरिद गर्दा प्रतिस्पर्धा सिमित हुने गरी टुक्रा-टुक्रा पारी खरिद गर्नु हुँदैन भन्ने व्यवस्था रहेको छ भने सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८४(१) मा रु.२० लाख रुपैयाँसम्म लागत अनुमान भएको मालसामान वा अन्य सेवा सिलबन्दी दरभाउपत्र आव्हान गरी खरिद गर्न सकिने, नियम ८५(१) मा रु.५ लाख रुपैयाँसम्म लागत अनुमान भएको मालसामान सोझै खरिद गर्न सकिने व्यवस्था रहेको छ भने नियम ८५(१ख) मा एक आर्थिक वर्षमा एकै पटक वा पटक पटक गरी सीमाभन्दा बढी रकमको वा एउटै व्यक्ति, फर्म, कम्पनी वा संस्थाबाट एकपटकभन्दा बढी सोझै खरिद गर्न नपाउने व्यवस्था रहेको छ । कार्यालयले सोझै खरिदको माध्यमबाट निम्नानुसारको वडा नं. ७ मा बाटो मर्मत गर्ने कार्य निम्नानुसारका निर्माण व्यवसायीबाट गराएकोमा रोलर नलगाई ग्रामेल गर्ने कार्यको दररेट प्रति घनामिटर रु. १६६७.३१ मा १५ प्रतिशत ओभरहेड थप गर्दा रु. १९१७.४१ हुनेमा रु. २११५ प्रति घनामिटरका दरले सम्झौता गरी रु. १९७.५९ बढी दरले १८१.८० घनमिटर परमाणको रु. ३५९२१.८६ (मूल्य अभिवृद्धि कर बाहेक) बढी भुक्तानी भएको देखियो। कार्यालयमा पेश गरेको कागजात, प्रमाण, प्रोटोग्राफ आदिको आधारमा परीक्षण गर्दा उक्त बाटोमा ग्रामेल गर्दा रोलरको प्रयोग गरेको विश्वासनीय प्रमाण नरहेको, सडकमा इरेगुलर साइज विग स्टोन रहेको तथा तोकिए बमोजिम १.२ अनुपातमा कम्प्याक्शन भएको पुष्ट्याई गर्ने आधार नभएकोले बढी दरमा भुक्तानी भएको रु. ३५९२१.८६ मा मू.अ. कर थप समेत रु. ४०५९२।० असुल गर्नुपर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>क्र.सं.</th> <th>योजनाको नाम</th> <th>लुज ग्राभेलको दर (ओभरहेड समेत)</th> <th>भुक्तानी गरेको दर</th> <th>बढी दर</th> <th>परिमाण</th> <th>बढी भुक्तानी रकम</th> </tr> </thead> <tbody> <tr> <td>१.</td> <td>दुहवी न.पा. वडा नं. ७ फर्साही देखि दक्षिण जाने बाटो मर्मत</td> <td>१९१७.४१</td> <td>२११५</td> <td>१९७.५९</td> <td>१८१.८०</td> <td>३५९२१.८६</td> </tr> <tr> <td></td> <td>१३ प्रतिशत मू.अ. कर</td> <td></td> <td></td> <td></td> <td></td> <td>४६६९.८४</td> </tr> <tr> <td></td> <td><b>जम्मा</b></td> <td></td> <td></td> <td></td> <td></td> <td><b>४०५९१.७०</b></td> </tr> </tbody> </table>	क्र.सं.	योजनाको नाम	लुज ग्राभेलको दर (ओभरहेड समेत)	भुक्तानी गरेको दर	बढी दर	परिमाण	बढी भुक्तानी रकम	१.	दुहवी न.पा. वडा नं. ७ फर्साही देखि दक्षिण जाने बाटो मर्मत	१९१७.४१	२११५	१९७.५९	१८१.८०	३५९२१.८६		१३ प्रतिशत मू.अ. कर					४६६९.८४		<b>जम्मा</b>					<b>४०५९१.७०</b>	४०,५९२
क्र.सं.	योजनाको नाम	लुज ग्राभेलको दर (ओभरहेड समेत)	भुक्तानी गरेको दर	बढी दर	परिमाण	बढी भुक्तानी रकम																										
१.	दुहवी न.पा. वडा नं. ७ फर्साही देखि दक्षिण जाने बाटो मर्मत	१९१७.४१	२११५	१९७.५९	१८१.८०	३५९२१.८६																										
	१३ प्रतिशत मू.अ. कर					४६६९.८४																										
	<b>जम्मा</b>					<b>४०५९१.७०</b>																										

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																														
८५			<p><b>अग्रिम कर कट्टी दाखिला नगरेको</b></p> <p>विपद् व्यवस्थापन कोष तथा आकास्मिक कोषबाट भुक्तानी भएका निम्नानुसारका खर्चमा आयकर ऐन, २०५८ को दफा ८७, ८८, ८९ बमोजिम कट्टी गर्नु पर्ने निम्नानुसारको रकम स्वेस्तामा कट्टी गरेकोमा तोकेको समयमा दाखिला गरेको नदेखिएकोले उक्त रकम दाखिला हुनु पर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नं./मिति</th> <th>ब.उ.शी.नं.</th> <th>डुवानीमा</th> <th>बहालकर</th> <th>१%सा.स.कर</th> <th>जम्मा</th> </tr> </thead> <tbody> <tr> <td>12-2077/05/31</td> <td>कोरोना कोष</td> <td>बहाल कर कट्टी</td> <td>११३७६</td> <td></td> <td>११३७६</td> </tr> <tr> <td>10-2077/05/31</td> <td>"</td> <td>तलबमा सा.सु. कर</td> <td></td> <td>१३१६।४१</td> <td>१३१६।४१</td> </tr> <tr> <td>५-2077/05/04</td> <td>"</td> <td>तलबमा सा.सु कर कट्टी</td> <td></td> <td>४९०</td> <td>४९०</td> </tr> <tr> <td colspan="3"><b>जम्मा</b></td> <td>११३७६</td> <td>१८०६।४१</td> <td>१३१८२।४१</td> </tr> </tbody> </table>	गो.भौ.नं./मिति	ब.उ.शी.नं.	डुवानीमा	बहालकर	१%सा.स.कर	जम्मा	12-2077/05/31	कोरोना कोष	बहाल कर कट्टी	११३७६		११३७६	10-2077/05/31	"	तलबमा सा.सु. कर		१३१६।४१	१३१६।४१	५-2077/05/04	"	तलबमा सा.सु कर कट्टी		४९०	४९०	<b>जम्मा</b>			११३७६	१८०६।४१	१३१८२।४१	१३,२४३
गो.भौ.नं./मिति	ब.उ.शी.नं.	डुवानीमा	बहालकर	१%सा.स.कर	जम्मा																													
12-2077/05/31	कोरोना कोष	बहाल कर कट्टी	११३७६		११३७६																													
10-2077/05/31	"	तलबमा सा.सु. कर		१३१६।४१	१३१६।४१																													
५-2077/05/04	"	तलबमा सा.सु कर कट्टी		४९०	४९०																													
<b>जम्मा</b>			११३७६	१८०६।४१	१३१८२।४१																													

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																																								
८६			<p><b>अग्रिम कर कट्टी नगरेको</b></p> <p>विपद् व्यवस्थापन कोषबाट भुक्तानी भएका निम्नानुसारका खर्चमा आयकर ऐन, २०५८ को दफा ८७, ८८, ८९ बमोजिम कट्टी गर्नु पर्ने निम्नानुसारको रकम कट्टी गरेको नदेखिएकोले उक्त रकम दाखिला हुनु पर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नं./मिति</th> <th>ब.उ.शी.नं.</th> <th>खर्च विवरण</th> <th>विवरण</th> <th>भुक्तानी रकम</th> <th>१५% कर</th> <th>करट्टी गरेको</th> <th>असुल गर्नुपर्ने</th> </tr> </thead> <tbody> <tr> <td>५-२०७७/०६/१३</td> <td>प्रकोप कोष</td> <td>माईकिड खर्च भुक्तानी</td> <td>मनोज कुमार चौधरी</td> <td>१२५००।००</td> <td>१८७५।००</td> <td>१८८।००</td> <td>१६८७।००</td> </tr> <tr> <td>१४-२०७७/०७/०४</td> <td>"</td> <td>आर्ट-लेखेको सेवा</td> <td>न्यु सोती आर्ट्स</td> <td>१२०००।००</td> <td>१८००।००</td> <td>१६२०।००</td> <td>१८०।००</td> </tr> <tr> <td>६१-२०७८/०२/३०</td> <td>"</td> <td>आर्ट सर्विश</td> <td>न्यु सोती आर्ट्स</td> <td>३१२७५।००</td> <td>४६९१।२०</td> <td>४७०।००</td> <td>४२२१।२५</td> </tr> <tr> <td>७४-२०७८/०३/०७</td> <td>"</td> <td>सूचना प्रशासन</td> <td>टुरिज्म पलस प्रा.लि.</td> <td>१००००।००</td> <td>१५००।००</td> <td>१५०।००</td> <td>१३५०।००</td> </tr> <tr> <td>८०-२०७८/०३/२९</td> <td>"</td> <td>खाना खर्च नगद भुक्तानी -विन्देश्वर प्रसाद महतो मार्फत भुक्तानी</td> <td>स्वास्थ्य चौकी दुहवी लगायत</td> <td>६००००।००</td> <td>९०००।००</td> <td>९००।००</td> <td>८१००।००</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td>जम्मा</td> <td>१५५३८</td> </tr> </tbody> </table>	गो.भौ.नं./मिति	ब.उ.शी.नं.	खर्च विवरण	विवरण	भुक्तानी रकम	१५% कर	करट्टी गरेको	असुल गर्नुपर्ने	५-२०७७/०६/१३	प्रकोप कोष	माईकिड खर्च भुक्तानी	मनोज कुमार चौधरी	१२५००।००	१८७५।००	१८८।००	१६८७।००	१४-२०७७/०७/०४	"	आर्ट-लेखेको सेवा	न्यु सोती आर्ट्स	१२०००।००	१८००।००	१६२०।००	१८०।००	६१-२०७८/०२/३०	"	आर्ट सर्विश	न्यु सोती आर्ट्स	३१२७५।००	४६९१।२०	४७०।००	४२२१।२५	७४-२०७८/०३/०७	"	सूचना प्रशासन	टुरिज्म पलस प्रा.लि.	१००००।००	१५००।००	१५०।००	१३५०।००	८०-२०७८/०३/२९	"	खाना खर्च नगद भुक्तानी -विन्देश्वर प्रसाद महतो मार्फत भुक्तानी	स्वास्थ्य चौकी दुहवी लगायत	६००००।००	९०००।००	९००।००	८१००।००							जम्मा	१५५३८	१५,५३८
गो.भौ.नं./मिति	ब.उ.शी.नं.	खर्च विवरण	विवरण	भुक्तानी रकम	१५% कर	करट्टी गरेको	असुल गर्नुपर्ने																																																					
५-२०७७/०६/१३	प्रकोप कोष	माईकिड खर्च भुक्तानी	मनोज कुमार चौधरी	१२५००।००	१८७५।००	१८८।००	१६८७।००																																																					
१४-२०७७/०७/०४	"	आर्ट-लेखेको सेवा	न्यु सोती आर्ट्स	१२०००।००	१८००।००	१६२०।००	१८०।००																																																					
६१-२०७८/०२/३०	"	आर्ट सर्विश	न्यु सोती आर्ट्स	३१२७५।००	४६९१।२०	४७०।००	४२२१।२५																																																					
७४-२०७८/०३/०७	"	सूचना प्रशासन	टुरिज्म पलस प्रा.लि.	१००००।००	१५००।००	१५०।००	१३५०।००																																																					
८०-२०७८/०३/२९	"	खाना खर्च नगद भुक्तानी -विन्देश्वर प्रसाद महतो मार्फत भुक्तानी	स्वास्थ्य चौकी दुहवी लगायत	६००००।००	९०००।००	९००।००	८१००।००																																																					
						जम्मा	१५५३८																																																					
८७			कार्यसम्पादन जमानत																																																									

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																																															
			सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११०(४) मा खरिद सम्झौतामा अन्यथा व्यवस्था भएकोमा बाहेक उपनियम (१) बमोजिमको कार्यसम्पादन जमानतको मान्य अवधि त्यस्तो सम्झौतामा उल्लिखित मालसामान आपूर्ति वा हस्तान्तरण गर्नुपर्ने अन्तिम अवधि वा प्रत्याभूति (वारेन्टी) को अवधि वा निर्माण कार्यको त्रुटि सच्याउने दायित्व (डिफेक्ट लायबिलिटीज) को अवधि भन्दा कम्तीमा एक महिना बढी अवधिको हुनुपर्ने व्यवस्था छ। यस कार्यालयले ठेक्का बन्दोबस्त गरेका निम्नानुसारका निर्माण सम्झौताहरूको कार्यसम्पादन जमानत तोकिएको भन्दा घटी अवधिको रहेको देखियो। कार्य सम्पादन जमानतको तोकिए बमोजिमको म्याद नहुँदा सम्झौता बमोजिमको कार्य सम्पादन नगरेमा निर्माण व्यावसायीबाट गरिने क्षतिपूर्ती असुल उपर, त्रुटी सच्याउने कार्य गर्न गराउन नसकिने हुन्छ । अतः तोकिए बमोजिम त्रुटी सच्याउने अवधी भन्दा कम्तीमा एक महिना बढी म्याद हुनुपर्नेमा सो म्याद अपुग रहेका योजनाको कम्तिमा निम्नानुसारको म्याद भएको कार्यसम्पादन जमानत पेश हुनु पर्दछ।																																																																
			<table border="1"> <thead> <tr> <th>सि न</th> <th>योजनाको नाम</th> <th>सम्झौता मिति</th> <th>रकम</th> <th>सम्पन्न गर्नुपर्ने अवधि</th> <th>सम्पन्न भएको अवधि</th> <th>PBG को म्याद</th> <th>घटी दिन</th> <th>PBG को रकम</th> </tr> </thead> <tbody> <tr> <td>1</td> <td>नगर प्रमुख आवाश योजना निर्माण</td> <td>23rd Poush 2077</td> <td>19642047.19</td> <td>23rd Mansir 2078</td> <td>18th Falgun 2078</td> <td>13th Falgun 2079</td> <td>36 दिन घटी</td> <td>2492000</td> </tr> <tr> <td>2</td> <td>Construction of Asphalt Concrete Road</td> <td>20th poush 2077</td> <td>27123397</td> <td>20th Mangsir 2078</td> <td>15th Mangsir 2078</td> <td>12th paush 2079</td> <td>34 दिन घटी</td> <td>3753000</td> </tr> <tr> <td>3</td> <td>Duhabi Municipality Gate</td> <td>24th paush 2077</td> <td>3278812.12</td> <td>24th Chaitra 2077</td> <td>15th Asar 2078</td> <td>21st Asar 2079</td> <td>25 घटी</td> <td>164000</td> </tr> <tr> <td>4</td> <td>Construction Of Blacktop Road</td> <td>20th Baishakh 2078</td> <td>1466146.32</td> <td>25thKartik 2078</td> <td>14th Kartik 2078</td> <td>11th Shrawan2079</td> <td>125 घटी</td> <td>171000</td> </tr> <tr> <td>5</td> <td>Construction Of Blacktop Road</td> <td>18th Baishakh 2078</td> <td>924576.3</td> <td>25thKartik 2079</td> <td>14th Kartik 2078</td> <td>11th Shrawan2079</td> <td>125 घटी</td> <td>106000</td> </tr> <tr> <td>6</td> <td>Construction Of Drain</td> <td>29th Baishakh 2078</td> <td>1213659.84</td> <td>25th Asar 2078</td> <td>25th Asar 2078</td> <td>19th Shrawan 2079</td> <td>6 घटी</td> <td>294000</td> </tr> </tbody> </table>	सि न	योजनाको नाम	सम्झौता मिति	रकम	सम्पन्न गर्नुपर्ने अवधि	सम्पन्न भएको अवधि	PBG को म्याद	घटी दिन	PBG को रकम	1	नगर प्रमुख आवाश योजना निर्माण	23rd Poush 2077	19642047.19	23rd Mansir 2078	18th Falgun 2078	13th Falgun 2079	36 दिन घटी	2492000	2	Construction of Asphalt Concrete Road	20th poush 2077	27123397	20th Mangsir 2078	15th Mangsir 2078	12th paush 2079	34 दिन घटी	3753000	3	Duhabi Municipality Gate	24th paush 2077	3278812.12	24th Chaitra 2077	15th Asar 2078	21st Asar 2079	25 घटी	164000	4	Construction Of Blacktop Road	20th Baishakh 2078	1466146.32	25thKartik 2078	14th Kartik 2078	11th Shrawan2079	125 घटी	171000	5	Construction Of Blacktop Road	18th Baishakh 2078	924576.3	25thKartik 2079	14th Kartik 2078	11th Shrawan2079	125 घटी	106000	6	Construction Of Drain	29th Baishakh 2078	1213659.84	25th Asar 2078	25th Asar 2078	19th Shrawan 2079	6 घटी	294000	
सि न	योजनाको नाम	सम्झौता मिति	रकम	सम्पन्न गर्नुपर्ने अवधि	सम्पन्न भएको अवधि	PBG को म्याद	घटी दिन	PBG को रकम																																																											
1	नगर प्रमुख आवाश योजना निर्माण	23rd Poush 2077	19642047.19	23rd Mansir 2078	18th Falgun 2078	13th Falgun 2079	36 दिन घटी	2492000																																																											
2	Construction of Asphalt Concrete Road	20th poush 2077	27123397	20th Mangsir 2078	15th Mangsir 2078	12th paush 2079	34 दिन घटी	3753000																																																											
3	Duhabi Municipality Gate	24th paush 2077	3278812.12	24th Chaitra 2077	15th Asar 2078	21st Asar 2079	25 घटी	164000																																																											
4	Construction Of Blacktop Road	20th Baishakh 2078	1466146.32	25thKartik 2078	14th Kartik 2078	11th Shrawan2079	125 घटी	171000																																																											
5	Construction Of Blacktop Road	18th Baishakh 2078	924576.3	25thKartik 2079	14th Kartik 2078	11th Shrawan2079	125 घटी	106000																																																											
6	Construction Of Drain	29th Baishakh 2078	1213659.84	25th Asar 2078	25th Asar 2078	19th Shrawan 2079	6 घटी	294000																																																											

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय								बेरुजु रकम
			7	Construction Of Blacktop Road ward 11	19th Jesth 2078	2723826	25th Asar 2078	20th push 2078	17th Bhadra 2079	156 घटी	499000
			8	Construction Of Pitch Road	25th Asar 2078	1923333.45	25th Poush 2078	20th poush 2078	14th magh 2079	7 घटी	97000
			9	Construction Of black topped road (Radha krishna mandir - Pipal chowk)	3rd Poush 2075	11315847.77	29th Asar 2078	30th Asar 2078	28th magh 2076	915 घटी	1647000
			10	Construction Of Ashpalt Concrete Road ward no. 9 to Madheli	22th Poush 2076	31,282,982.56	21th Paush 2077	21th Paush 2077	31th Kartik 2078	83 घटी	1565000
			11	Construction Of Ashpalt Concrete Road ward no. 9 to Madheli	22th Poush 2076	29,360,789.04	21th Paush 2077	21th Paush 2077	17th Ashar 2078	219 घटी	1469000
			12	Construction Of Building of Nagar Pramukh Awash Yojana	22th Poush 2077	33,981,159.63	21th Paush 2077	31th Ashar 2078	17th Ashar 2079	14 घटी	1700000
			13	Construction Of Ashpalt Concrete Road ward no. 1 to Bhaluwa	15th Poush 2076	9722432.52	14th Paush 2077	31th Jestha 2078	11th Baisakh2079	80 घटी	1891000
			14	Construction of Ashpalt Concrete Road-Ward 12	24th Poush 2076	10413293.76	23th Poush 2077	2nd Ashar 2078	17th Magh 2077	533घटी	2456000
			15	Construction of Football parapet	12th Falgun 2067	16063123.43	12th Falgun 2077	6th Falgun 2077	27th Falgun 2077, 6th Chitra 2077	366घटी	1000000
			16	Construction of Hat Bazar Agriculture Market	16th Magh 2076	2034672.98	15th Jestha 2077+8 month	4th Magh 2077	6th falgun 2077	363घटी	759000
			17	Construction of Black Top Road	16th Magh 2076	1525940.81	30th Kartik 2077	14th Kartik 2077	28th Magh 2077	290घटी	340000



क्रम	भौचर नम्बर	भौचर मिति	विषय								बेरुजु रकम
			18	Construction of market block of agricultural market	1th Jestha 2077	8223989.43	30th Push 2077	30th Push 2077	30th Kartik 2077, 30th Kartik 2078	92घटी	412000
			19	Construction of ward level health care center-3	4th Jestha 2077	2886116.22	30th Chaitra 2077	26th Chaitra 2077	2078 mangsir 11	168घटी	144500
			20	Construction of Hume pipe, Culvert at Ward- 12	22nd Jestha 2077	2165293.41	25th Asar 2077	11th Magh 2078	20th Jestha 2077	994घटी	109000
			21	Construction Of BlackTop Road (Ward-10)	2nd Asar 2077	997863.25	25nd Asar 2077	17th Mangsir 2077	26th asar 2078	175घटी	50000
			22	Construction of 70 MT ColdStore At Ward-4	15th Asar 2077	5795388.26	25th Poush 2077	29th Asar 2078	2079 shrawan 10th	19घटी	700000
						167,876,291.09					14767500
८८			<b>भेरिणेशन</b> सार्बजनिक खरिद ऐन २०६३ को दफा ५४तथा नियमावली २०६४ को नियम ११८ मा भेरिणेशन आदेश जारी गर्ने व्यवस्था रहकोमा पालिकाले तपशिल वमोजिमको ठेक्कामा भेरिणेशन आदेश जारी गरेको पाइएन ।								

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																														
८८.१			<p>ढेक्का नं DM/NCB/Road/2076-077-04 को अन्तिम विल आर वन कन्स्ट्रसनलाइ भूक्तानी गरेको विवरणमा तपशिल वमोजिमको आइटममा संझौता भन्दा वढी परिमाण भूक्तानी भएको पाइएकोमा सो को भेरिएशन आदेश समेत जारी गरिएको पाइएन।पालिकाले भेरिएशन आदेश जारी गर्नुपर्ने रु.</p> <table border="1" data-bbox="781 296 1715 700"> <thead> <tr> <th>आइटम नं.</th> <th>संझौता परिमाण</th> <th>भूक्तानी परिमाण</th> <th>वढी भूक्तानी परिमाण</th> <th>दर</th> <th>जम्मा रु</th> </tr> </thead> <tbody> <tr> <td>२</td> <td>६२८८</td> <td>७२००</td> <td>९१२</td> <td>३५</td> <td>३१९२०१०</td> </tr> <tr> <td>३</td> <td>२८३१२०</td> <td>३४६१५०</td> <td>६३१३०</td> <td>४५०</td> <td>२८४८५१०</td> </tr> <tr> <td>४</td> <td>९५८</td> <td>१३७०१७४</td> <td>४१२१७४</td> <td>१३५०</td> <td>५५७१९९१०</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td>६१७६०४१०</td> </tr> </tbody> </table>	आइटम नं.	संझौता परिमाण	भूक्तानी परिमाण	वढी भूक्तानी परिमाण	दर	जम्मा रु	२	६२८८	७२००	९१२	३५	३१९२०१०	३	२८३१२०	३४६१५०	६३१३०	४५०	२८४८५१०	४	९५८	१३७०१७४	४१२१७४	१३५०	५५७१९९१०						६१७६०४१०	६१७,५०४
आइटम नं.	संझौता परिमाण	भूक्तानी परिमाण	वढी भूक्तानी परिमाण	दर	जम्मा रु																													
२	६२८८	७२००	९१२	३५	३१९२०१०																													
३	२८३१२०	३४६१५०	६३१३०	४५०	२८४८५१०																													
४	९५८	१३७०१७४	४१२१७४	१३५०	५५७१९९१०																													
					६१७६०४१०																													

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																																
८८.२			पालिकाले नगर प्रमुख आवास योजना ठेक्का नं ०७६/०७७-०३ को अन्तरिम विल भूक्तानीमा तपशिल वमोजिमको आइटममा संझौता भन्दा वढी परिमाण भुक्तानी भएको पाइएकोले सो को भेरिएशन आदेश जारी गरेको पाइएन । पालिकाले भेरिएशन आदेश जारी गर्नुपर्ने रु. <table border="1" data-bbox="763 264 1733 898"> <thead> <tr> <th>आइटम नं.</th> <th>संझौता परिमाण</th> <th>भुक्तानी परिमाण</th> <th>वढी भूक्तानी परिमाण</th> <th>दर</th> <th>जम्मा रु</th> </tr> </thead> <tbody> <tr> <td>८</td> <td>८३१६१</td> <td>१०५१६८</td> <td>२२१०७</td> <td>१००००</td> <td>२२०७००१०</td> </tr> <tr> <td>९</td> <td>८६८१६२</td> <td>९९६१२९</td> <td>४७१५९</td> <td>१२०००</td> <td>५७१०८०१०</td> </tr> <tr> <td>११</td> <td>८३४४१९०</td> <td>८४२६१८२</td> <td>८२१७२</td> <td>३५०</td> <td>२८९५२१०</td> </tr> <tr> <td>१५</td> <td>२२२२१४९</td> <td>२५९९१४६</td> <td>३६८१९७</td> <td>१०००</td> <td>३६८९७०१०</td> </tr> <tr> <td>१८</td> <td>१८०</td> <td>१८९</td> <td>९</td> <td>७०००</td> <td>६३०००१०</td> </tr> <tr> <td>२०</td> <td>१०८</td> <td>११४१७५</td> <td>६१७५</td> <td>२५००</td> <td>१६८७५१०</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td>१२६९५७७१०</td> </tr> </tbody> </table>	आइटम नं.	संझौता परिमाण	भुक्तानी परिमाण	वढी भूक्तानी परिमाण	दर	जम्मा रु	८	८३१६१	१०५१६८	२२१०७	१००००	२२०७००१०	९	८६८१६२	९९६१२९	४७१५९	१२०००	५७१०८०१०	११	८३४४१९०	८४२६१८२	८२१७२	३५०	२८९५२१०	१५	२२२२१४९	२५९९१४६	३६८१९७	१०००	३६८९७०१०	१८	१८०	१८९	९	७०००	६३०००१०	२०	१०८	११४१७५	६१७५	२५००	१६८७५१०						१२६९५७७१०	१,२६९,५७७
आइटम नं.	संझौता परिमाण	भुक्तानी परिमाण	वढी भूक्तानी परिमाण	दर	जम्मा रु																																															
८	८३१६१	१०५१६८	२२१०७	१००००	२२०७००१०																																															
९	८६८१६२	९९६१२९	४७१५९	१२०००	५७१०८०१०																																															
११	८३४४१९०	८४२६१८२	८२१७२	३५०	२८९५२१०																																															
१५	२२२२१४९	२५९९१४६	३६८१९७	१०००	३६८९७०१०																																															
१८	१८०	१८९	९	७०००	६३०००१०																																															
२०	१०८	११४१७५	६१७५	२५००	१६८७५१०																																															
					१२६९५७७१०																																															

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
८९			<p><b>सुरक्षित नागरिक आवास स्थलगत अवलोकन</b></p> <p>सुरक्षित नागरिक आवास कार्यक्रमबाट वडा नं. ७ कर रक्सु चौधरी(खाता नं. ००६१०४००२६२८३९०००००) लाई पहोलो किस्ता वापत रु. २९४०० भुक्तानी दिएकोमा लेखापरीक्षणको क्रममा २०७८/१२/१२ मा स्थलगत अवलोकन गर्दा निजले जस्तापाता लगाई घर निर्माण गरेको देखिएन । उक्त रकमबाट निज लाभग्राहोले २४ थान जस्तापाता खरिद गरी राखेको र ६ थान कंक्रीटका पिलर समेत योजना स्थलमा देखिएको छ।प्रथम किस्ता प्राप्त गरेको ३ महिना भित्र घरको छाना फेर्ने काम सम्पन्न गरी कार्यासम्पन्न प्रगती प्रतिवेन पेश गर्नुपर्नेमा निजले उक्त किस्ता प्राप्त गरेको ३ महिना हुदाँ समेत घर निर्माण गरेको नदेखिएकाले अनुदानको सहि र उचित उपयोग भएको मान्न सकिएन कार्यालयले आवश्यक अनुगमनको व्यवस्था गरी तोकिए बमोजिम सुरक्षित नागरिक आवास कार्यक्रम कार्यान्वयन गर्नेतर्फ ध्यान दिनुपर्नेछ ।</p> <div data-bbox="792 549 1704 847" data-label="Image"> </div> <p>घर निर्माण नगरि जस्ता पता मात्र खरिद गरी राखेको अवस्था</p>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																				
९०			<p><b>लागत अनुमान/प्राविधिक मूल्याङ्कन तयार नगरेको</b></p> <p>सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १० मा सार्वजनिक निकायले स्वीकृत नर्म्सको आधारमा निर्माण कार्यको लागत अनुमान तयार गर्नुपर्ने व्यवस्था छ। सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९७ (११) मा उपभोक्ता समितिले कार्य सम्पन्न गरेपछि सार्वजनिक निकायको प्राविधिकले जाँचपास गरी कार्य सम्पन्न प्रतिवेदन तयार गरी अभिलेख राख्नु पर्ने व्यवस्था छ। त्यस्तै सोही नियमावलीको नियम ९७ को उपनियम ६ मा उपभोक्ता समितिले हरेक किस्ताको कामको प्राविधिक मूल्याङ्कन बिल भरपाई र खर्च प्रमाणित गर्ने अन्य कागजात सम्बन्धित कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था छ।</p> <table border="1"> <thead> <tr> <th>क्र.श</th> <th>विवरण</th> <th>फर्म</th> <th>थान</th> <th>रकम</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>१.</td> <td>वडा नं. ८ होम पाईप खरिद गरे वापत</td> <td>कन्चनेश्वर कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि (६०६५८९६४)</td> <td>१५</td> <td>२४९७५९</td> <td>जडान भएको प्रमाण नभएको</td> </tr> <tr> <td>२.</td> <td>वडा नं. ९ होम पाईप खरिद</td> <td>पारस कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. (६०९५९३४५३)</td> <td>११</td> <td>१९८९५०</td> <td>जडान भएको प्रमाण नभएको</td> </tr> <tr> <td>३</td> <td>१९१७ २०७८।३।२६ 1HP र 2 HP को पानी तान्ने पम्प</td> <td>शिव ट्रेडर्स एण्ड सप्लायर्स</td> <td></td> <td>९५५५०</td> <td>जडान भएको प्रमाण नभएको</td> </tr> <tr> <td>४</td> <td>१९१८ २०७८।३।२६ ट्युबवेल तथा पम्प</td> <td>अलिसा हार्डवेयर</td> <td></td> <td>९९५७१</td> <td>जडान भएको प्रमाण नभएको</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td></td> <td>६४३८३०</td> <td></td> </tr> </tbody> </table>	क्र.श	विवरण	फर्म	थान	रकम	कैफियत	१.	वडा नं. ८ होम पाईप खरिद गरे वापत	कन्चनेश्वर कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि (६०६५८९६४)	१५	२४९७५९	जडान भएको प्रमाण नभएको	२.	वडा नं. ९ होम पाईप खरिद	पारस कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. (६०९५९३४५३)	११	१९८९५०	जडान भएको प्रमाण नभएको	३	१९१७ २०७८।३।२६ 1HP र 2 HP को पानी तान्ने पम्प	शिव ट्रेडर्स एण्ड सप्लायर्स		९५५५०	जडान भएको प्रमाण नभएको	४	१९१८ २०७८।३।२६ ट्युबवेल तथा पम्प	अलिसा हार्डवेयर		९९५७१	जडान भएको प्रमाण नभएको					६४३८३०		६४३,८३०
क्र.श	विवरण	फर्म	थान	रकम	कैफियत																																			
१.	वडा नं. ८ होम पाईप खरिद गरे वापत	कन्चनेश्वर कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि (६०६५८९६४)	१५	२४९७५९	जडान भएको प्रमाण नभएको																																			
२.	वडा नं. ९ होम पाईप खरिद	पारस कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. (६०९५९३४५३)	११	१९८९५०	जडान भएको प्रमाण नभएको																																			
३	१९१७ २०७८।३।२६ 1HP र 2 HP को पानी तान्ने पम्प	शिव ट्रेडर्स एण्ड सप्लायर्स		९५५५०	जडान भएको प्रमाण नभएको																																			
४	१९१८ २०७८।३।२६ ट्युबवेल तथा पम्प	अलिसा हार्डवेयर		९९५७१	जडान भएको प्रमाण नभएको																																			
				६४३८३०																																				

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम												
९१			<p><b>लागत अनुमानमा असम्बन्धित आइटम</b></p> <p>सार्वजनिक खरीद ऐन २०६३ को दफा ५ (१) मा सार्वजनिक निकायले कुनै पनि खरीदको लागि तोकिए बमोजिम लागत अनुमान तयार गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसैगरी सार्वजनिक खरीद नियमावली २०६४ को नियम १० (२) बमोजिम निर्माण कार्यको लागत अनुमान तयार गर्दा तोकिएको नर्म्स बमोजिम तयार गर्नुपर्ने व्यवस्था छ । यसबाट निर्माण कार्यसँग सम्बन्धित आइटमको बाहेक अन्य आइटम तथा सुविधाहरु राख्न मिल्ने देखिँदैन । यस कार्यालयले आ.व. २०७७।७८ मा ठेक्का बन्दोवस्त गरेको निम्नानुसारको ठेकामा असम्बन्धित आइटम मोटरसाइकल राखी ठेक्का बन्दोबस्त गरेको देखियो । यसबाट ठेकामा पर्याप्त प्रतिस्पर्धा नहुने, तोकिएको स्पेसीफिकेशन बमोजिम सामान प्राप्त नहुने र सम्पत्ति खरिदको खर्च असम्बन्धित शीर्षकमा देखिने हुँदा यसले सही र यथार्थ चित्रण गर्दैन । अतः बिल अफ क्वान्टिटिजमा असम्बन्धित आइटम राखी ठेक्का बन्दोबस्त गरिने कार्यलाई बन्द गरिनु पर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नं./मिति</th> <th>ब.उ.शी.नं.</th> <th>योजना/कार्यक्रम</th> <th>फर्मको नाम (मु.क.द.न)</th> <th>BOQ, Item</th> <th>रकम रु.</th> </tr> </thead> <tbody> <tr> <td>73-2078/03/26</td> <td>मर्मत पुजीगत</td> <td>ठेक्का नं. 2077/078-12 सडक कालोपत्रे योजना दुहवी १०</td> <td>श्री विरुवा निकिता तेजस जे.भी (614735934)</td> <td>1-Moterbike item No. 1- Supplying &amp; handover of Duhabi Municipality office one motorbikes (four Stroke Engine @ 125 CC or More)</td> <td>250000।00</td> </tr> </tbody> </table>	गो.भौ.नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	फर्मको नाम (मु.क.द.न)	BOQ, Item	रकम रु.	73-2078/03/26	मर्मत पुजीगत	ठेक्का नं. 2077/078-12 सडक कालोपत्रे योजना दुहवी १०	श्री विरुवा निकिता तेजस जे.भी (614735934)	1-Moterbike item No. 1- Supplying & handover of Duhabi Municipality office one motorbikes (four Stroke Engine @ 125 CC or More)	250000।00	
गो.भौ.नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	फर्मको नाम (मु.क.द.न)	BOQ, Item	रकम रु.											
73-2078/03/26	मर्मत पुजीगत	ठेक्का नं. 2077/078-12 सडक कालोपत्रे योजना दुहवी १०	श्री विरुवा निकिता तेजस जे.भी (614735934)	1-Moterbike item No. 1- Supplying & handover of Duhabi Municipality office one motorbikes (four Stroke Engine @ 125 CC or More)	250000।00											
९२			<p><b>एज विल्ड ड्रईङ्ग</b></p> <p>सार्वजनिक खरिद नियमावली 2064 को नियम 105(१) खरिद सम्झौता बमोजिम निर्माण कार्य सम्पन्न भएको तीस दिनभित्र सम्बन्धित निर्माण व्यावसायीले निर्माण भए बमोजिमको (एज विल्ड) नक्सा सार्वजनिक निकायमा पेश गर्नुपर्ने व्यवस्था छ । यस पालिकाले निर्माण सम्पन्न गरेका निम्नानुसारका योजनाको, तोकिए बमोजिमको एज विल्ड नक्सा पेश गरेको देखिएन। नियमको पालना नगर्नु यसको कारण हो। एज विल्डको नक्सको अभावमा भविष्यमा उक्त निर्मित संरचनाको मर्मत संभार लगायतका क्रियाकलाप गर्न असहज हुने हुन्छ। अतः सम्झौता बमोजिम निर्माण गरिएको संरचनाको एज विल्ड नक्सा लिनुपर्ने देखिन्छ ।</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नं./मिति</th> <th>ब.उ.शी.नं.</th> <th>योजना/कार्यक्रम</th> <th>फर्मको नाम (मु.क.द.नं.)</th> <th>लागत अनुमान</th> <th>कार्यसम्पन्न तथा भुक्तानी रकम</th> </tr> </thead> <tbody> <tr> <td>52-2078/03/03</td> <td>शसर्त पुजीगत</td> <td>वडा नं. ५ को स्वास्थ्य चौकी भवण निर्माण</td> <td>सावना निर्माण सेवा (302566363)</td> <td>4096307।14</td> <td>2913939।37</td> </tr> </tbody> </table>	गो.भौ.नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	फर्मको नाम (मु.क.द.नं.)	लागत अनुमान	कार्यसम्पन्न तथा भुक्तानी रकम	52-2078/03/03	शसर्त पुजीगत	वडा नं. ५ को स्वास्थ्य चौकी भवण निर्माण	सावना निर्माण सेवा (302566363)	4096307।14	2913939।37	
गो.भौ.नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	फर्मको नाम (मु.क.द.नं.)	लागत अनुमान	कार्यसम्पन्न तथा भुक्तानी रकम											
52-2078/03/03	शसर्त पुजीगत	वडा नं. ५ को स्वास्थ्य चौकी भवण निर्माण	सावना निर्माण सेवा (302566363)	4096307।14	2913939।37											

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय						बेरुजु रकम	
			48-2078/02/09	"	वडा नं. ३ को "	दुहवी कन्स्ट्रक्शन एण्ड साप्लायर्स प्रा. लि. (606607632)	4093782। 88	2885102। 81		
			41-2078/01/23	"	वडा नं. ९ मा स्वास्थ्य चौकी भवन	ए.वि. इन्जिनियरिङ्ग एण्ड कन्स्ट्रक्शन( 609276624)	4096307। 16	2922937। 44		
			40-2078/01/23	"	वडा नं. २ मा स्वास्थ्य चौकी भवन	दुहवी कन्स्ट्रक्शन एण्ड सप्लायर्स प्रा.ली. ( 602607632)	4096307। 14	2880124। 27		
			35-2078/01/20	"	वडा नं. ४ को स्वास्थ्य चौकी भवन	सरोवर विल्डर्स प्रा.ली. (606604022)	4096307। 14	2984886। 26		
			31-2078/01/07	"	वडा नं. ६ को " "	एस. एण्ड एस. निर्माण सेवा ( 607612363)	4096307। 14	2976357। 45		
			30-2078/01/07	"	वडा नं. ९ को " "	एस एण्ड एस निर्माण सेवा ( 607612363)	4096307। 14	2975067। 31		
			574-2078/03/30	"	वडा नं. ६ राधा कृष्ण मन्दिर देखि उत्तर पिप्पल चौक शिव मन्दिर पश्चिमको राजमार्ग जोड्ने सडक कालोपत्रे	श्री माँ बिन्दाबासिनी कन्स्ट्रक्शन प्रा.लि (604373414)	11315847। 70	10406990। 95		
			<b>जम्मा</b>					39987473। 44	30945405। 86	
९३			<b>ठेक्का प्रतिस्पर्धा</b> सार्वजनिक खरिद ऐन २०६३ को दफा २४ (ड) मा दफा २६ (६) बमोजिम आपसमा मिलेमतो गरी दाखिला भएको बोलपत्र उपर कारबाही गर्न नहुने व्यवस्था छ । यसैगरी ऐनको दफा २६ (६) मा कुनै बोलपत्रदाताले आपसमा मिलेमतो गरी बोलपत्र दाखिला गरेको प्रमाणित भएमा त्यस्तो बोलपत्र रद्द गर्नुपर्ने व्यवस्था छ । यस बर्ष ठेक्का व्यवस्थापनको माध्यमबाट खरिद गरिएका बस्तु, सेवा तथा निर्माण कार्यको प्रतिष्पर्धाको स्थिति निम्नानुसार रहेको छ ।							

क्रम	भौचर नम्बर	भौचर मिति	विधि.	योजनाको नाम	सूचना प्रकाशन	बेलपत्र		न्यून मूल्याङ्कित बोलपत्रदाता	सम्झौता रकम (मु.अ. कर समेत)	घटी	बेरुजु रकम
						विक्रि	दाखिला				
				१	Duhabi Municipality Gate	७ कार्तिक २०७७	४	४	Matiyait Builders Koshi (६०९७३५५४७)	३२७८८१२.१२	०.२०%
				२	Construction Of Gravel Road	५ वैशाख २०७८	३	३	Harina Nirman Sewa (३०००१९०४१)	८३५५८२.४७	०.५१%
				३	Construction Of Gravel Road	५ वैशाख २०७८	४	४	Tabij Nirman Sewa (३०००१७८८१)	९७६४०४.७५	१.१२%
				४	Construction Of Gravel Road	५ वैशाख २०७८	४	४	Tabij Nirman Sewa (३०००१७८८१)	९७८३२१.४	१.१३%
				५	Construction Of Pitch Road	५ वैशाख २०७८	३	३	Gopal Nirman Sewa, Gadhi(३००३९५०३९)	१९२३३३३.४५	१.९८%
				६	Construction Of Stadium	४ फागुन २०७७	४	४	Khan Builders & Suppliers(६०६७०३१०९)	१०९०७०१७.१६	१३.४३%
				७	नगर प्रमुख आवास योजना निर्माण गर्ने कार्य	१८ आश्विन २०७७	४	४	Geetanjali Joshila Shree Krishna JV, Biratnagar Morang(६०५९८८९०५)	१९६४२०४७.१९	२४.१५%
				८	Construction Of Gravel Road	५ वैशाख २०७८	४	४	Gopal Nirman Sewa, Gadhi(३००३९५०३९)	१२०५४७२.७२	२४.६३%
				९	Construction Of Blacktop Road	१३ चैत्र २०७७	३	३	Tabij Nirman Sewa (३०००१७८८१)	१४६६१४६.३२	२५.७१%



क्रम	भौचर नम्बर	भौचर मिति	विषय							बेरुजु रकम
			१०	Construction Of Blacktop Road	१३ चैत्र २०७७	२	२	Tabij Nirman Sewa (३०००१७८८१)	९२४५७६.३	२५.९०%
			११	Construction Of Pitch Road	५ फागुन २०७७	३	३	Harina Nirman Sewa (३०००१९०४१)	१०२१७४६	२६.१२%
			१२	Construction Of Pitch Road	५ वैशाख २०७८	४	४	Gopal Nirman Sewa, Gadhi(३००३९५०३९)	९८८०९३.४७	२८.४९%
			१३	Waste processing Plant	२९ चैत्र २०७७	१६	१६	Jalpur Muslim Nirman Sewa (३००९५९४५५)	४५०५५७६.२३	३०.२६%
			१४	Construction Of Blacktop Road wa ११	२९ चैत्र २०७७	१०	१०	Nikita & Raj Consruction,Sunsari (६०५९८८९०५)	२७२३८२६	३२.८७%
			१५	Construction of Asphalt Concrete Road	१८ आश्विन २०७७	५	५	Biruwa Nikita-Tejas JV, koshi Sunsari (६१४७३५९३४)	२७१२३३९७	३३.५९%
			१६	Duhabi Municipality ३ Floor Construction	२९ चैत्र २०७७	१०	१०	Ashok Construction (६१०८१९७०६)	२७००७६७.९३	३६.३६%
			१७	Construction Of Blacktop Road wa ७	२९ चैत्र २०७७	१०	१०	Asian Hitech (६०९८४०६८३)	६३७४५७७.४२	३६.५०%
			१८	Construction of Drain at Duhabi ६	१८ आश्विन २०७७	४	४	Sagun Nirman sewa Duhabi (६०९१८०७८७)	१३१५९३.२५	३८.७१%

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय							बेरुजु रकम
			१९	Construction Of Drain	१३ चैत्र २०७७	७	७	AB Engineering & Constuction (६०९२७६६२४)	१२१३६५९.८४	३८.८९%
			२०	Construction Of Gravel Road	५ फागुन २०७७	५	५	Yasuki Nirman Sewa Budhiganga (६०६६९०२६५)	९८६४९०	४९.९८%
			२१	Construction Of Gravel Road	५ फागुन २०७७	२	२	Yasuki Nirman Sewa Budhiganga (६०६६९०२६५)	५६००५६.२५	५०.८४%
			२२	Construction Of Gravel Road	५ फागुन २०७७	५	५	Yasuki Nirman Sewa Budhiganga (६०६६९०२६५)	५८७९५३.१३	५१.१७%
			२३	Construction Of Gravel Road	५ फागुन २०७७	४	४	Yasuki Nirman Sewa Budhiganga (६०६६९०२६५)	३१७९६५.०५	५१.१७%
			२४	Construction Of Gravel Road	१५ माघ २०७७	७	७	Yasuki Nirman Sewa Budhiganga (६०६६९०२६५)	६०३६१७.७५	५२.७१%
			२५	Construction Of Gravel Road	१५ माघ २०७७	१०	१०	Yasuki Nirman Sewa Budhiganga (६०६६९०२६५)	७२०८९१.५५	५४.७३%
			२६	Construction Of Gravel Road	१५ माघ २०७७	८	८	Yasuki Nirman Sewa Budhiganga (६०६६९०२६५)	८९२७७३.४५	५४.७३%
			२७	Construction Of Gravel Road	१५ माघ २०७७	७	७	Yasuki Nirman Sewa Budhiganga (६०६६९०२६५)	६०३६१७.७५	५५.४५%

बोलपत्र विक्री विवरण अनुसार २७ बस्तु खरिद तथा निर्माण ठेक्का भएको देखिन्छ । सि.नं. नं. १ को ठेकामा लागत अनुमानको तुलनामा करिब शत प्रतिशत (०.२० प्रतिशत मात्र घटी ) अंक स्वीकृत भएको पाइयो भने कुल २७ मध्ये ५ ठेकामा ५ प्रतिशत भन्दा कम प्रतिशत मात्र न्यून अंकमा स्वीकृत गरेबाट पर्याप्त



क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																		
			मात्रामा प्रतिस्पर्धा भएको छ भन्ने एकिन गर्न सकिएन । बढि भन्दा बढि प्रतिस्पर्धा गराइ कामको गुणस्तरमा समेत कमि नआउने गरि छनौट प्रक्रिया अपनाउनु तर्फ सम्बन्धित निकायको ध्यान जानु उपयुक्त देखिन्छ ।																			
९४			<p><b>बीमा व्यवस्था</b></p> <p>सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११२ (१) मा खरिद सम्झौतामा अन्यथा व्यवस्था भएकोमा बाहेक दश लाख रुपैया भन्दा बढी मूल्यको निर्माण कार्य गर्ने निर्माण व्यावसायीले निर्माण सामग्री, प्रयोग गरिने मेशिन औजार वा प्लाण्ट लगायत निर्माण कार्यको पूर्ण प्रतिस्थापन खर्च, निर्माण कार्यको कुनै भाग भत्काउन, हटाउन वा हानी नोक्सानी भए बापत हुने खर्च वा सो सम्बन्धि आनुषाङ्गिक खर्च समेटनका लागि प्रतिस्थापन खर्चको १५ प्रतिशत रकम वा अतिरिक्त रकम, निर्माणस्थलमा ल्याएको उपकरण र अन्य वस्तुको प्रतिस्थापन खर्च, निर्माण व्यावसायीलाई निर्माणस्थल सुम्पिएको मितिदेखि हस्तान्तरण प्रमाणपत्र जारी गरिने मितिसम्म निर्माण कार्यको नियम ११२(२) मा उल्लेख भएको कारण बाहेक अन्य जुनसुकै कारणबाट हुने सबै हानी नोक्सानी र निर्माण व्यावसायीको दायित्वहरूको बीमा गराउनुपर्ने उल्लेख छ। यस सम्बन्धमा देखिएका व्यहोराहरू निम्नानुसार छन् ।</p>																			
९४.१			<p>यस पालिकाले ठेक्का बन्दोबस्त गरेका निम्नानुसारका १० लाख भन्दा बढीका निर्माण कार्यको खरिद सम्झौता तथा विल अफ क्वान्टिजिज (BOQ) मा बीमा व्यवस्था गरेकोमा सम्बन्धित निर्माण व्यावसायीले बीमा नगरेको र बीमा गरेकोमा त्रुटी सच्याउने अवधी समेतलाई खाम्ने म्याद सम्मको बीमा नरहेको देखियो। कार्यालयले निर्माण सम्झौताको बीमा गरेकोमा बीमाको अवधी सम्बन्धमा मोविलाइजेशन पेशकी दिदा वा म्याद थप गर्दा विचार नपर्‍याउनु यसको कारण हो। यसबाट निर्माण कार्य तथा यन्त्र उपकरण तथा निर्माण संलग्न श्रमिक तथा अन्य व्यक्ति समेत जोखिममा रहने र प्रतिस्थापन खर्च व्यहोर्ने स्रोतको अभावमा निर्मित संरचनामा क्षति पुगेमा पुननिर्माण गर्न नसकिने र थप व्ययभार पर्ने देखिन्छ। अतः तोकिए बमोजिम बीमा गरी निर्माण गरिने योजनामा हुनसक्ने क्षति प्रतिस्थापनको व्यवस्था गर्नेतर्फ कार्यालयले ध्यान दिनु पर्दछ। बीमा व्यवस्था भएको खरिद सम्झौतामा समेत बीमा नगरी निर्माण कार्य गरेको निम्नानुसारको बीमा व्यवस्था रकम रु. ३,००,८७४।३४ नियमित देखिदैन ।</p> <table border="1"> <thead> <tr> <th>सि.न.</th> <th>योजनाको नाम</th> <th>कुल लागत अनुमान Without Vat and PS</th> <th>सम्झौता रकम</th> <th>सम्पन्नगर्नुपर्ने अवधि (मिति)</th> <th>सम्पन्नभएको अवधि (मिति)</th> <th>विमाकोम्याद</th> <th>विमाको घटी म्याद</th> <th>बीमाकोभुक्तानी</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>नगर प्रमुख आवास योजना निर्माण गर्ने कार्य।</td> <td>२३५४६३०८.०४</td> <td>Geetanjali Joshila Shree Krishna JV, Biratnagar Morang(६०५९८८९०५)</td> <td>२३ मंसिर २०७८</td> <td>१८ फाल्गुण २०७८</td> <td>११ फाल्गुण २०७८</td> <td>७दिन घटी</td> <td>५६११७.३</td> </tr> </tbody> </table>	सि.न.	योजनाको नाम	कुल लागत अनुमान Without Vat and PS	सम्झौता रकम	सम्पन्नगर्नुपर्ने अवधि (मिति)	सम्पन्नभएको अवधि (मिति)	विमाकोम्याद	विमाको घटी म्याद	बीमाकोभुक्तानी	१	नगर प्रमुख आवास योजना निर्माण गर्ने कार्य।	२३५४६३०८.०४	Geetanjali Joshila Shree Krishna JV, Biratnagar Morang(६०५९८८९०५)	२३ मंसिर २०७८	१८ फाल्गुण २०७८	११ फाल्गुण २०७८	७दिन घटी	५६११७.३	३००,८७४
सि.न.	योजनाको नाम	कुल लागत अनुमान Without Vat and PS	सम्झौता रकम	सम्पन्नगर्नुपर्ने अवधि (मिति)	सम्पन्नभएको अवधि (मिति)	विमाकोम्याद	विमाको घटी म्याद	बीमाकोभुक्तानी														
१	नगर प्रमुख आवास योजना निर्माण गर्ने कार्य।	२३५४६३०८.०४	Geetanjali Joshila Shree Krishna JV, Biratnagar Morang(६०५९८८९०५)	२३ मंसिर २०७८	१८ फाल्गुण २०७८	११ फाल्गुण २०७८	७दिन घटी	५६११७.३														

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय								बेरुजु रकम																								
			२	Construction of Asphalt Concrete Road	३५७६८४९.०५	Biruwa Nikita-Tejas JV, koshi Sunsari (६९४७३५९३४)	२०मंसीर २०७८	१५ मंसीर २०७८	२० मंसीर २०७८	५दिन घटी	९०४४५.४																								
			३	Construction Of Stadium	१०९३०६११.५४	Khan Builders & Suppliers (६०६७०३१०९)	Running	Running	८ कार्तिक २०७८	९२घटी	३०२२४.४																								
			४	Construction Of Blacktop Road ward ७	८८१४९२३.८२	Asian Hitech (६०९८४०६८३)	२०th मंसीर २०७८	running	१ माघ २०७८	१९घटी	१२४०८७																								
जम्मा											३००८७४.३४																								
९४.२			<p>यस पालिकाले ठेक्का बन्दोबस्त गरेका निम्नानुसारका १० लाख भन्दा बढीका निर्माण कार्यको खरिद सम्झौता गर्दा बीमा व्यवस्था नगरिएको देखियो । कार्यालयले खरिद सम्बन्धमा बोलपत्र सम्बन्धि कागजात तयार गर्दा नै नियमको पालना गर्नेतर्फ ध्यान नदिनु यसको कारण हो। यसबाट निर्माण कार्य तथा यन्त्र उपकरण तथा निर्माण संलग्न श्रमिक तथा अन्य व्यक्ति समेत जोखिममा रहने र प्रतिस्थापन खर्च व्यहोर्ने स्रोतको अभावमा निर्मित संरचनामा क्षति पुगेमा पुनर्निर्माण गर्न नसकिने र थप व्ययभार पर्ने देखिन्छ। अतः तोकिए बमोजिम बीमा गरी निर्माण गरिने योजनामा हुनसक्ने क्षति प्रतिस्थापनको व्यवस्था गर्नेतर्फ कार्यालयले ध्यान दिनु पर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>सि नं</th> <th>योजनाको नाम</th> <th>ल ई Without Vat and PS</th> <th>निर्माण व्यवसायी</th> <th>सम्झौता मिति</th> <th>सम्झौता रकम</th> </tr> </thead> <tbody> <tr> <td>1</td> <td>Construction of Drain at Duhabi 6</td> <td>1305793.25</td> <td>Sagun Nirman sewa Duhabi (609180787)</td> <td>1st paush 2077</td> <td>131593.25</td> </tr> <tr> <td>2</td> <td>Duhabi Municipality Gate</td> <td>3278812.12</td> <td>Matiyait Builders Koshi (609735547)</td> <td>24th paush 2077</td> <td>3278812.12</td> </tr> <tr> <td>3</td> <td>Construction Of Gravel Road</td> <td>1198999</td> <td>Yasuki Nirman Sewa Budhiganga (606690265)</td> <td>11th Chaitra 2077</td> <td>603617.75</td> </tr> </tbody> </table>									सि नं	योजनाको नाम	ल ई Without Vat and PS	निर्माण व्यवसायी	सम्झौता मिति	सम्झौता रकम	1	Construction of Drain at Duhabi 6	1305793.25	Sagun Nirman sewa Duhabi (609180787)	1st paush 2077	131593.25	2	Duhabi Municipality Gate	3278812.12	Matiyait Builders Koshi (609735547)	24th paush 2077	3278812.12	3	Construction Of Gravel Road	1198999	Yasuki Nirman Sewa Budhiganga (606690265)	11th Chaitra 2077	603617.75
सि नं	योजनाको नाम	ल ई Without Vat and PS	निर्माण व्यवसायी	सम्झौता मिति	सम्झौता रकम																														
1	Construction of Drain at Duhabi 6	1305793.25	Sagun Nirman sewa Duhabi (609180787)	1st paush 2077	131593.25																														
2	Duhabi Municipality Gate	3278812.12	Matiyait Builders Koshi (609735547)	24th paush 2077	3278812.12																														
3	Construction Of Gravel Road	1198999	Yasuki Nirman Sewa Budhiganga (606690265)	11th Chaitra 2077	603617.75																														

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम
			4	Construction Of Gravel Road	744292.5	Yasuki Nirman Sewa Budhiganga (606690265)	11th Chaitra 2077	603617.75
			5	Construction Of Gravel Road	1409333.06	Yasuki Nirman Sewa Budhiganga (606690265)	11th Chaitra 2077	720891.55
			6	Construction Of Gravel Road	1745359.8	Yasuki Nirman Sewa Budhiganga (606690265)	11th Chaitra 2077	892773.45
			7	Construction Of Gravel Road	1745359.8	Yasuki Nirman Sewa Budhiganga (606690265)	11th Chaitra 2077	986490
			8	Construction Of Pitch Road	1223813.48	Harina Nirman Sewa(300019041)	29th Baishakh 2078	1021746
			9	Construction Of Gravel Road	1065656.25	Yasuki Nirman Sewa Budhiganga (606690265)	11th Chaitra 2077	587953.13
			10	Construction Of Gravel Road	576306.9	Yasuki Nirman Sewa Budhiganga (606690265)	11th Chaitra 2077	317965.05
			11	Construction Of Gravel Road	1008272.5	Yasuki Nirman Sewa Budhiganga (606690265)	11th Chaitra 2077	560056.25
			12	Construction Of Blacktop Road	1728851.27	Tabij Nirman Sewa( 300017881)	20th Baishakh 2078	1466146.32
			13	Construction Of Blacktop Road	1086524.99	Tabij Nirman Sewa( 300017881)	18th Baishakh 2078	924576.3
			14	Construction Of Drain	1748667.91	AB Engineering & Constuction(609276624)	29th Baishakh 2078	1213659.84
			15	Waste processing Plant	5664564.33	Jalpapur Muslim Nirman Sewa(300959455)	23rd Jesth2078	4505576.23
			16	Construction Of Blacktop Road ward 11	3435706	Nikita & Raj Constuction,Sunsari (605988905)	19th Jesth 2078	2723826
			17	Duhabi Municipality 3RD Floor Construction	3653879.66	Ashok Construction (610819706)	19th Jesth 2078	2700767.93
			18	Construction Of Pitch Road	1222712.68	Gopal Nirman Sewa, Gadhi	20th Jesth 2078	988093.47

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम	
						(300395039)			
			19	Construction Of Gravel Road	976404.75	Tabij Nirman Sewa( 300017881)	11th Jeth 2078	976404.75	
			20	Construction Of Gravel Road	743227.32	Harina Nirman Sewa (300019041)	11th Jeth 2078	835582.47	
			21	Construction Of Gravel Road	875678.8	Tabij Nirman Sewa( 300017881)	11th Jeth 2078	978321.4	
			22	Construction Of Gravel Road	1415347.33	Gopal Nirman Sewa, Gadhi (300395039)	20th Jesth 2078	1205472.72	
			23	Construction Of Pitch Road	1720884.57	Gopal Nirman Sewa, Gadhi (300395039)	25th Asar 2078	1923333.45	
९५			<b>कोल्ड स्टोर निर्माण</b> कार्यालयले दुहवी-४ स्थित कोल्डस्टोर निर्माणका लागि ठे.नं. ३६-२०७६/७७ को रु. ७७८२३०३/५७ ( मू.अ. कर र पी. एस. आइटम बाहेक) लागत अनुमान तयार गरेकोमा बोलपत्रको माध्यमबाट रु ५७,९५,३८८/२६ (मू. अ. कर समेत) मा दुहवी कन्स्ट्रक्सन एण्ड साप्लायर्स (६०६६७६३२) संग २०७७ असार १५ मा सम्झौता भई २०७७ पौष २५ मा कोल्डस्टोर निर्माण कार्य सम्पन्न गर्नुपर्नेमा म्याद थप समेत गरी २०७८ असार २९ मा रु. ४९,८३,३४४/६९ को कार्य सम्पन्न पेश भई कार्यालयबाट रु. ४९,२४,३०९/४४ भुक्तानी भएको छ। यस सम्बन्धमा देखिएको व्यहोराहरू निम्नानुसार छन्						
९५.१			नापजाँचमा फरक: कार्यालयले यस ठे.नं. ३६-२०७६/७७ को कोल्डस्टोर निर्माणको २०७८/०३/२९ मा प्राविधिक मूल्याङ्कन गरी रु. ४९,८३,३४४/६९ को ठेक्का सम्बन्धि विल तयार गरी कार्य सम्पन्न प्रतिवेदन समेत पेश गरेको छ। लागत अनुमानको आइटम नं. ११ मा Anchor bolt M१२ मा ४२.६६ के.जी. बोल्ट लाग्ने उल्लेख छ । उक्त बोल्ट आइटम नं. १२ मा उल्लिखित ISNB ११० mm Post ८७४.८० के.जी को ४.८७ प्रतिशत अनुसार गरिएको देखिन्छ। प्राविधिक मूल्याङ्कन गर्दा नापी कितावमा उक्त आइटम नं. ११ नदेखिएको र ठेक्का सम्बन्धि बिल तथा कार्य सम्पन्न प्रतिवेदनमा उक्त आइटम नं. १२ को ISNB ११० mm post को परिमाण ११६६.४० के.जी मूल्याङ्कन भएको आधारमा हेर्दा सो आइटम नं. ११ को Anchor bolt m१२ भनिएको आइटम सो को ४.८७ प्रतिशतले ५६.८० के.जी नापी हुनुपर्नेमा ११६६.४० के.जी नै नापी हुदा ११०९.६ के.जी बढी नापी भई निर्माण व्यावसायीको उक्त आइटमको कबोल दर रु. २०२ प्रति के.जी ले रु. २,२४,१३९/४० (मू.अ. कर बाहेक) बढी भुक्तानी भएको देखियो। उक्त कोल्ड स्टोरमा ११६६.४० के.जी बोल्ट लाग्ने गरी नापी गरेको त्रुटिपूर्ण र अति अविश्वसनीय देखिन्छ। नापजाँच गर्ने रुजु गर्ने, भुक्तानी गर्ने आधिकारीले सहि र याथर्थपरक ढंगले नापजाँच नगरी गम्भिर लापरवाही गर्दा उक्त बढी भुक्तानी भएको देखिन्छ। यसबाट कार्यालयलाई बढी व्ययभार परेको देखिएकाले त्रुटीपूर्ण नापजाँच गर्ने सिफारिस गर्ने तथा स्वीकृत गर्ने जिमेवार व्यक्तिलाई जवाफदेही बनाई बढी भुक्तानी भएको रु. २,२४,१३९/४० मा मू.अ.कर थप समेत रु. २,५३,२७७/५२ असुल गरी प्रदेश संचित कोषमा दाखिला गर्नुपर्ने देखिन्छ।						२५३,२७७

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																																																													
९५.२			<p>यस कोल्ड स्टोरेज निर्माण योजनाको लागत अनुमान रु. ७७,८२,३०३/५७ भएकोमा बोलपत्रदाताले रु. ५७,९५,३८८/२६ (२५.५३% घटी) मा सम्झौता गरेकोमा भएकोमा सम्झौताको ८५.९९ प्रतिशत अर्थात ४९,८३,३४४/६९ को मूल्याङ्कन हुँदा कार्यालयले कार्यसम्पन्न प्रतिवेदन जारी गरेको देखियो। तोकिएको ड्रइङ्ग, डिजाइन र स्पेशिफिकेशन बमोजिमको कार्य नगरेको अवस्थामा समेत कार्य स्वीकार प्रतिवेदन जारी गरेकोले काम नगर्नु पर्नाको कारण र पुष्टयाई सहितको भेरिएशन स्वीकृत नगरी घटी काम स्वीकार गर्दा तोकिएको लक्ष्य पुरा हुने देखिएन। कार्यालयले फलामको कार्य घटेकाले कार्य सम्पन्न प्रतिवेदन घटी भएको जनाएकोछ । तर पीयुएफ प्यानल लगायतका कोल्ड स्टोरेजका मुख्य संरचना समेत घटी निर्माण गर्नुको औचित्य पुष्टि गरेको देखिँदैन । अतः घटी काम गर्दा समेत भेरिएशन स्वीकृत नगरी कार्यसम्पन्न जारी गरेको नियमित देखिँदैन ।</p> <table border="1"> <thead> <tr> <th>सि.नं</th> <th>आईटम</th> <th>लागत अनुमानको परिमाण</th> <th>खुद भएको परिमाण</th> <th>घटी भएको परिमाण</th> <th>दर</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>१.</td> <td>Earthwork</td> <td>३४.५६</td> <td>२३.६०</td> <td>१०.९६</td> <td>२५०</td> <td>३१७८.४०</td> </tr> <tr> <td>२.</td> <td>stone soling</td> <td>३४.६९</td> <td>२८.६४</td> <td>५.९७</td> <td>२५००</td> <td>१४९२५</td> </tr> <tr> <td>३.</td> <td>PCC (M१०)</td> <td>३५.६७</td> <td>२९.४९</td> <td>६.१८</td> <td>६०००</td> <td>३७०८०</td> </tr> <tr> <td>४.</td> <td>Brick Masonry</td> <td>१०४.५९</td> <td>४२.४२</td> <td>६२.०९</td> <td>७०००</td> <td>४३४६३०</td> </tr> <tr> <td>५.</td> <td>१२.५ mm thick central plaster</td> <td>४०४.०७</td> <td>३७९.९९</td> <td>२४.०८</td> <td>१५०</td> <td>३६१२</td> </tr> <tr> <td>६.</td> <td>PCC</td> <td>९.४०</td> <td>५.०९</td> <td>४.३१</td> <td>८१००</td> <td>३४९११</td> </tr> <tr> <td>७.</td> <td>Truss workers</td> <td>१३८५४.९२</td> <td>४९५७.९६</td> <td>८८९६.९६</td> <td>४०</td> <td>३५५८७८.४०</td> </tr> <tr> <td>८.</td> <td>Anchor bolt M१२</td> <td>४२.७७</td> <td>११६६.४०</td> <td>११२३.४८</td> <td>२०२</td> <td>२२६९९५.४८</td> </tr> <tr> <td>९.</td> <td>Snpplying &amp; fixing PUF panels</td> <td>४१८</td> <td>३५१.६५</td> <td>६६.३५</td> <td>३५१.६५</td> <td>२३३३१.९७</td> </tr> <tr> <td></td> <td>जम्मा</td> <td>१४९३८.५९</td> <td>६९८५.२४</td> <td>१०२००.३८</td> <td>२४५९३.६५</td> <td>११३४५४२.२५</td> </tr> </tbody> </table>	सि.नं	आईटम	लागत अनुमानको परिमाण	खुद भएको परिमाण	घटी भएको परिमाण	दर	रकम	१.	Earthwork	३४.५६	२३.६०	१०.९६	२५०	३१७८.४०	२.	stone soling	३४.६९	२८.६४	५.९७	२५००	१४९२५	३.	PCC (M१०)	३५.६७	२९.४९	६.१८	६०००	३७०८०	४.	Brick Masonry	१०४.५९	४२.४२	६२.०९	७०००	४३४६३०	५.	१२.५ mm thick central plaster	४०४.०७	३७९.९९	२४.०८	१५०	३६१२	६.	PCC	९.४०	५.०९	४.३१	८१००	३४९११	७.	Truss workers	१३८५४.९२	४९५७.९६	८८९६.९६	४०	३५५८७८.४०	८.	Anchor bolt M१२	४२.७७	११६६.४०	११२३.४८	२०२	२२६९९५.४८	९.	Snpplying & fixing PUF panels	४१८	३५१.६५	६६.३५	३५१.६५	२३३३१.९७		जम्मा	१४९३८.५९	६९८५.२४	१०२००.३८	२४५९३.६५	११३४५४२.२५	१,१३४,३५२
सि.नं	आईटम	लागत अनुमानको परिमाण	खुद भएको परिमाण	घटी भएको परिमाण	दर	रकम																																																																											
१.	Earthwork	३४.५६	२३.६०	१०.९६	२५०	३१७८.४०																																																																											
२.	stone soling	३४.६९	२८.६४	५.९७	२५००	१४९२५																																																																											
३.	PCC (M१०)	३५.६७	२९.४९	६.१८	६०००	३७०८०																																																																											
४.	Brick Masonry	१०४.५९	४२.४२	६२.०९	७०००	४३४६३०																																																																											
५.	१२.५ mm thick central plaster	४०४.०७	३७९.९९	२४.०८	१५०	३६१२																																																																											
६.	PCC	९.४०	५.०९	४.३१	८१००	३४९११																																																																											
७.	Truss workers	१३८५४.९२	४९५७.९६	८८९६.९६	४०	३५५८७८.४०																																																																											
८.	Anchor bolt M१२	४२.७७	११६६.४०	११२३.४८	२०२	२२६९९५.४८																																																																											
९.	Snpplying & fixing PUF panels	४१८	३५१.६५	६६.३५	३५१.६५	२३३३१.९७																																																																											
	जम्मा	१४९३८.५९	६९८५.२४	१०२००.३८	२४५९३.६५	११३४५४२.२५																																																																											

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
९५.३			<p>यस कोल्डस्टोरको निर्माण कार्य २०७८ असार २९ मा सप्पन्न भएकोमा लेखा परीक्षणको क्रममा २०७८/१२/१३ मा स्थालगत अवलोकन गर्दा उक्त कोल्ड स्टोरमा विद्युत लाइन जडान गरेको देखिएन। साथै कोल्ड स्टोर संचालनमा आएको पाईएन् । चिस्यान सम्बन्धी उपकरण जडान पश्चात जेनेरेटर जडान गरेर २ दिन परीक्षण गरी चिस्यान भएको आधारमा भुक्तानी दिएको कार्यालयले जनाएता पनि अन्य कोल्डस्टोरमा जडान गरीएको ३ सेट Humidifier (which can maintain the relative humidity PH (RM) up to ९५ % in the cold chamber) ५ सेट रेफ्रिजेनेटर युनिटल गायतका सामग्रीको गुणस्तरको अवस्था तथा तोकिएको स्पेशिफिकेशन बमोजिमको भए नभएको भनी Post Delivery Inspection (PDI) गरेको देखिएन्। त्यसैगरी आइटम नं. १३ को PUF panels (supplying &amp; fixing of PUF panels having thickness of at least ७५ mm, PPGI sheet ०.५ mm on both sides) जडान गर्ने कार्यको लागत अनुमान ४१८ वर्ग मिटर रहेकोमा ३५१.६५ वर्ग मिटर को ३ वटा सेट मात्र तयार गरी ६६.३५ वर्ग मिटरको निर्माण कार्य नगरेको देखियो। यस प्यानलको Density ४० ± २ kg/m<sup>३</sup> हुनुपर्ने उल्लेख भएकोमा सो को समेत ल्याव टेस्ट गरेको देखिएन्। योजना सम्पन्न भएको ९ महिनामा समेत संचालनमा नआएको र त्रुटी सच्याउने अवधी समेत सकिने अवस्थामा समेत योजनाको उपयोग नहुँदा उक्त ७० मे. टनको कोल्ड स्टोरमा हुन सक्ने त्रुटी सम्बन्धीत निर्माण व्यावसायीबाट सच्याउने अवसर पनि गुम्ने देखिन्छ। जडान गरिएका उपकरणको परीक्षण प्रतिवेदन पेश हुनु पर्दछ साथै उद्देश्य अनुरूप कोल्ड स्टोर संचालनमा ल्याउनुपर्ने देखिन्छ ।</p> <div data-bbox="689 671 1816 975" style="display: flex; justify-content: space-around;">   </div> <p>उल्लेखित तस्बिरमा संचालनमा नआएको कोल्ड स्टोरेज र भत्केको अवस्थामा रहेको आल्मुनियम पार्टिशन देखाइएको छ ।</p>	
९५.४			<p>यस कोल्ड स्टोर २०७८ असार २९ मा निर्माण सम्पन्न भएकोमा सोमा त्रुटी सच्याउने अवधी समेत यस १३ महिनाको विमा व्यवस्था तथा कार्यसम्पादन जमानत हुनुपर्नेमा विमाको म्याद २६ माघ २०७८ सम्म भएकोले १८४ दिन घटी देखिएको छ। त्यसैगरी कार्यसम्पादन जमानतको म्याद २०७९ श्रावण २८ सम्म हुनुपर्नेमा २०७९ श्रावण १० सम्म भएकोले १९ दिन घटी देखिएको छ। त्रुटी सच्याउने अवधि सम्मको विमा रु. ४९,०४३/१७ र रु. ७,००,००० को कार्यसमादन जमानत पेश हुनु पर्दछ ।</p>	७४९,०४६



क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																														
९५.५			<p>कार्यालयले कोल्डस्टोर निर्माण गर्दा बी.एस आईममा राखि मूल्याङ्कन गरेको निम्नानुसारको आल्मुनियम फ्रेम तथा बोर्ड फुटेको र साविक हालतमा नदेखिएकोले उक्त रु.१०८७७.२७ कार्य को त्रुट्टी सच्याउन अवधि भित्र निर्माण व्यावसायिबाट गराई पेश गर्नुपर्ने अन्यथा निजको धरौटोबाट कट्टा गरी असुल उपर गर्नपर्ने देखिन्छ ।</p> <table border="1"> <thead> <tr> <th rowspan="2">सि.नं.</th> <th rowspan="2">काम</th> <th colspan="2">नापजाँच</th> <th rowspan="2">परिमाण घ.मि</th> <th rowspan="2">दर</th> <th rowspan="2">रकम</th> </tr> <tr> <th>लम्बाई</th> <th>चौडाई</th> </tr> </thead> <tbody> <tr> <td>१.</td> <td>प्यानल बोर्ड अल्युमिनियम कार्य</td> <td>२.१३</td> <td>१.२</td> <td>२.५६</td> <td>३७.६६</td> <td>९६२५.९०</td> </tr> <tr> <td colspan="6">जम्मा रु.(१३% मू.अ.कर थप)</td> <td>१२५१.३७</td> </tr> <tr> <td colspan="6">जम्मा</td> <td>१०८७७.२७</td> </tr> </tbody> </table>	सि.नं.	काम	नापजाँच		परिमाण घ.मि	दर	रकम	लम्बाई	चौडाई	१.	प्यानल बोर्ड अल्युमिनियम कार्य	२.१३	१.२	२.५६	३७.६६	९६२५.९०	जम्मा रु.(१३% मू.अ.कर थप)						१२५१.३७	जम्मा						१०८७७.२७	१०,८७७
सि.नं.	काम	नापजाँच				परिमाण घ.मि	दर				रकम																							
		लम्बाई	चौडाई																															
१.	प्यानल बोर्ड अल्युमिनियम कार्य	२.१३	१.२	२.५६	३७.६६	९६२५.९०																												
जम्मा रु.(१३% मू.अ.कर थप)						१२५१.३७																												
जम्मा						१०८७७.२७																												
९५.६			<p>प्रदेश सरकारबाट हस्तान्तरित कार्यक्रम अन्तर्गत कोल्ड स्टोर भवन निर्माण योजना ठेक्का नं ०७६।०७७-३६ दुहवी कन्स्ट्रक्सनसंग रु ५७९५३८८।२६ मा संझौता गरी कार्य गराएकोमा उक्त फर्मबाट रु ४९८३३४४।६१ अर्थात ८६% भौतिक प्रगति भएको र सो कार्यलाई पालिकाले कार्य सम्पन्न प्रतिवेदन समेत दिइएको पाइयो । सो कार्यको भेरिएशन वेगर कार्य सम्पन्न प्रतिवेदन दिइएकोले नियमसंगत नदेखिएको हुदा भेरिएशन आदेश पेश हुनुपर्ने रु.</p>	८१२,०४४																														

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																									
९६			<p><b>भुक्तानी बाँकी वेगरको खर्च</b></p> <p>स्वीकृत म.ले.प.फा.नं. २२१ को ढाँचामा भुक्तानी बाँकीको कच्चावारी राखी विगत आर्थिक वर्षको भुक्तानी गर्नुपर्ने व्यवस्था छ । कार्यालयले सो व्यवस्था विपरित विभिन्न पदाधिकारी तथा कर्मचारीहरूको विगत वर्षको भ्रमण खर्च तथा रनिङ्ग बीलको रकम यस वर्ष भुक्तानी दिइएको रु.२९,४३,९५३।- नियमित नदेखिएको रु.</p> <table border="1"> <thead> <tr> <th>क्र.सं.</th> <th>गो.भौ.नं./ मिति</th> <th>विवरण</th> <th>भौचर रकम</th> <th>विगतको खर्च रकम</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>५४, ५।२४</td> <td>विभिन्न पदाधिकारी तथा कर्मचारी</td> <td>२२९८५०</td> <td>२९७८५०</td> </tr> <tr> <td>२</td> <td>१००, ६।२</td> <td>नगर प्रमुख श्री वेद नारायण गच्छदार</td> <td>१२५९७२</td> <td>४५०००</td> </tr> <tr> <td>३</td> <td>१०४४, ११।२१</td> <td>जेशिश मार्ग मधेली जोड्ने सडकको कुल IPC-०१ को रकम रु.७६,८०,३०३ मध्ये शाह निर्माण सेवालाई बाँकी भुक्तानी</td> <td>२६८०३०३</td> <td>२६८०३०३</td> </tr> <tr> <td></td> <td></td> <td>जम्मा</td> <td></td> <td>२९४३९५३</td> </tr> </tbody> </table>	क्र.सं.	गो.भौ.नं./ मिति	विवरण	भौचर रकम	विगतको खर्च रकम	१	५४, ५।२४	विभिन्न पदाधिकारी तथा कर्मचारी	२२९८५०	२९७८५०	२	१००, ६।२	नगर प्रमुख श्री वेद नारायण गच्छदार	१२५९७२	४५०००	३	१०४४, ११।२१	जेशिश मार्ग मधेली जोड्ने सडकको कुल IPC-०१ को रकम रु.७६,८०,३०३ मध्ये शाह निर्माण सेवालाई बाँकी भुक्तानी	२६८०३०३	२६८०३०३			जम्मा		२९४३९५३	२,९४३,९५३
क्र.सं.	गो.भौ.नं./ मिति	विवरण	भौचर रकम	विगतको खर्च रकम																									
१	५४, ५।२४	विभिन्न पदाधिकारी तथा कर्मचारी	२२९८५०	२९७८५०																									
२	१००, ६।२	नगर प्रमुख श्री वेद नारायण गच्छदार	१२५९७२	४५०००																									
३	१०४४, ११।२१	जेशिश मार्ग मधेली जोड्ने सडकको कुल IPC-०१ को रकम रु.७६,८०,३०३ मध्ये शाह निर्माण सेवालाई बाँकी भुक्तानी	२६८०३०३	२६८०३०३																									
		जम्मा		२९४३९५३																									
९७	१९५०	२०७८-३-२८	<p><b>मर्मत खर्च</b></p> <p>पालिका र डिजिटिक कम्प्युटरबीच भएको सम्झौता बमोजिम कार्यालयमा रहेको कम्प्युटर, प्रिन्टर, आदी मर्मतको लागी २०७७ श्रावण देखि २०७८ आषाढसम्म अवधिको रु.९६,०००।- भुक्तानी भएको देखिन्छ । डिजिटिक कम्प्युटरसँग सम्झौता भएकोमा भुक्तानी दिँदा बिल वेगर प्रोपाइटर श्री नविन कुमार चौधरीको नाममा चेक काटी भुक्तानी दिएको देखिन्छ । त्यसै गरी पालिकाको भवनबाटै सञ्चालन भई रहेको विभिन्न वडा कार्यालयहरू तथा अन्यबाट छुट्टै मर्मत खर्च भएकोले यसरी दोहोरो हुने गरी खर्च लेखेको मितव्ययी देखिएन । केही उदाहरणहरू निम्नानुसार रहेकन छन्:</p> <table border="1"> <thead> <tr> <th>क्र.सं.</th> <th>गो.भौ.नं./ मिति</th> <th>विवरण</th> <th>भुक्तानी पाउने फर्म</th> <th>भुक्तानी</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>५०५, ८।१४</td> <td>नगरपालिकाको ल्यापटप मर्मत</td> <td>न्यू डि. जी. कम्प्युटर सोलुसन</td> <td>१००००</td> </tr> <tr> <td>२</td> <td>१८५५, ३।२३</td> <td>उप प्रमुखज्यूको ल्यापटप मर्मत</td> <td>एस. के. कम्प्युटर</td> <td>३०००</td> </tr> </tbody> </table>	क्र.सं.	गो.भौ.नं./ मिति	विवरण	भुक्तानी पाउने फर्म	भुक्तानी	१	५०५, ८।१४	नगरपालिकाको ल्यापटप मर्मत	न्यू डि. जी. कम्प्युटर सोलुसन	१००००	२	१८५५, ३।२३	उप प्रमुखज्यूको ल्यापटप मर्मत	एस. के. कम्प्युटर	३०००											
क्र.सं.	गो.भौ.नं./ मिति	विवरण	भुक्तानी पाउने फर्म	भुक्तानी																									
१	५०५, ८।१४	नगरपालिकाको ल्यापटप मर्मत	न्यू डि. जी. कम्प्युटर सोलुसन	१००००																									
२	१८५५, ३।२३	उप प्रमुखज्यूको ल्यापटप मर्मत	एस. के. कम्प्युटर	३०००																									

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																										
९८			<p><b>प्रमाण वेगरको खर्च</b></p> <p>१९ २०७८।३।२० (स्वास्थ्य) र १७५६ २०७८।३।२० (न. पा. चालु) आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९(५) मा सरकारी रकम खर्च गर्दा त्यस्तो खर्च पुष्टि गर्ने विल, भरपाई, प्रमाण र कागजात संलग्न हुनुपर्ने उल्लेख छ । नगरपालिका र विराटनगर आँखा अस्पतालबीच भएको सम्झौता अनुसार कार्यक्रमको २०२१ जनवरी देखि २०२१ अपरिलसम्म भएको आँखा जाँच शिविरको लागि नगरपालिकाबाट व्यहोरिएको खर्च दुई वटा उपशीर्षकहरूबाट रु.१०,३०,०८०।- भुक्तानी भएको छ । सम्झौतामा सर्जरी भएको प्रतिवेदन सहितको कागजात पेश हुन आएमा नगरपालिकाले कबोल गरेको रकम उपलब्ध गराउने उल्लेख भएकोमा उपचार भएको व्यक्तिको नाम सहितको तेरिजमात्र समावेश भएकोले मोतिबिन्दु र ग्लाउकोमा सर्जरी गरेको प्रमाण पेश गर्नुपर्ने रु.</p>	८८३,०००																																										
९९			<p><b>गैर सरकारी संस्थाबाट खरिद</b></p> <p>सार्वजनिक खरिद ऐन, २०६३ को दफा ४६ मा जनचेतना सम्बन्धी तालीम, अभिमुखीकरण, सवलिकरण, मूल प्रवाहीकरण जस्ता कार्य छिटो छरितो, प्रभावकारी र मितव्ययी हुने भएमा गैर सरकारी संस्थाबाट गराउन सक्ने व्यवस्था छ । सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ९९(१) मा त्यस्तो कामको लागि लाग्ने रकमको मोटामोटी लागत अनुमान तयार गरी ९९(२) बमोजिम दर्ता भएको र नियम १८ बमोजिमको मौजुदा सुचिमा समावेश भएका गैर सरकारी संस्थालाई कम्तिमा १५ दिनको सूचना प्रकाशन गरी न्यूनतम रकम प्रस्ताव गर्ने प्रस्तावदाताको आर्थिक प्रस्ताव स्वीकृत गरी नियमावलीको नियम ९९ बमोजिम मुल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र प्राप्त गरेका संस्थाबाट मात्र खरिद गर्नुपर्ने व्यवस्था छ । कार्यालयले उल्लेखित व्यवस्था पुरा नभएका निम्नानुसार संस्थाबाट जनचेतना सम्बन्धी तालिम तथा अन्य कार्यक्रम संचालन गरेको छ । सो काम गराउन सक्ने क्षमता तथा अन्य विषयहरू यकिन नगरी निम्नानुसार रु.४२,३०,०००।- खर्च गरेको अनियमित देखिएको रु.</p> <table border="1"> <thead> <tr> <th>क्र.सं.</th> <th>गो.भौ.नं./ मिति</th> <th>विवरण</th> <th>फर्मको नाम</th> <th>भुक्तानी</th> <th></th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>८७५, १०।२८</td> <td>सुर्के थैली बनाउने तालिम</td> <td>श्री समृद्ध नेतृत्व तथा जागृत मञ्च नेपाल</td> <td>१०००००</td> <td></td> </tr> <tr> <td>२</td> <td>९४६, ११।९</td> <td>मैनबत्ति बनाउने तालिम</td> <td>आवाज नेपाल</td> <td>१४००००</td> <td></td> </tr> <tr> <td>३</td> <td>९५१, ११।९</td> <td>बाल कार्यक्रम</td> <td>दुहबी नगर बाल सञ्जाल</td> <td>१०००००</td> <td></td> </tr> <tr> <td>४</td> <td>९७३, ११।१२</td> <td>वेमौसमी तरकारी खेती</td> <td>समाज तथा मानवीय विकाश कार्यकर्ता समाविका मञ्च</td> <td>१०००००</td> <td></td> </tr> <tr> <td>५</td> <td>१०३४, ११।२०</td> <td>किशोरी शिक्षा</td> <td>आवाज नेपाल</td> <td>१५००००</td> <td></td> </tr> <tr> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td></td> </tr> </tbody> </table>	क्र.सं.	गो.भौ.नं./ मिति	विवरण	फर्मको नाम	भुक्तानी		१	८७५, १०।२८	सुर्के थैली बनाउने तालिम	श्री समृद्ध नेतृत्व तथा जागृत मञ्च नेपाल	१०००००		२	९४६, ११।९	मैनबत्ति बनाउने तालिम	आवाज नेपाल	१४००००		३	९५१, ११।९	बाल कार्यक्रम	दुहबी नगर बाल सञ्जाल	१०००००		४	९७३, ११।१२	वेमौसमी तरकारी खेती	समाज तथा मानवीय विकाश कार्यकर्ता समाविका मञ्च	१०००००		५	१०३४, ११।२०	किशोरी शिक्षा	आवाज नेपाल	१५००००								४,२३०,०००
क्र.सं.	गो.भौ.नं./ मिति	विवरण	फर्मको नाम	भुक्तानी																																										
१	८७५, १०।२८	सुर्के थैली बनाउने तालिम	श्री समृद्ध नेतृत्व तथा जागृत मञ्च नेपाल	१०००००																																										
२	९४६, ११।९	मैनबत्ति बनाउने तालिम	आवाज नेपाल	१४००००																																										
३	९५१, ११।९	बाल कार्यक्रम	दुहबी नगर बाल सञ्जाल	१०००००																																										
४	९७३, ११।१२	वेमौसमी तरकारी खेती	समाज तथा मानवीय विकाश कार्यकर्ता समाविका मञ्च	१०००००																																										
५	१०३४, ११।२०	किशोरी शिक्षा	आवाज नेपाल	१५००००																																										

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम
			६	१०३५, ११।२०	मनोविमर्श तालिम	पहुँच नेपाल	१५००००	
			७	१०५५, ११।२६	पशु शिविर सञ्चालन	भलुवा युवा कृषक समुह	१०००००	
			८	११३०, १२।१९	कानूनी अधिकार सम्बन्धमा	आवाज नेपाल	१०००००	
			९	१२४०, १२।२७	विपद जोखिम न्यूनिकरण	सामुदायिक महिला आत्मनिर्भर सेवा केन्द्र	१०००००	
			१०	१२४३, १२।२९	अचार बनाउने तालिम	श्री समुन्नत समाज नेपाल	१०००००	
			११	१२४४, १२।२९	महिला कार्यक्रम	आवाज नेपाल	२४००००	
			१२	१२४५, १२।३०	लैङ्गिक समानता	आवाज नेपाल	१०००००	
			१३	१२५२, १२।३०	व्यवहारिक लिखत लेखन	पहुँच संस्था	२०००००	
			१४	१२५५, १२।३१	सरसफाइ तालिम	प्रगती स्वास्थ्य समाज	१०००००	
			१५	१३३५, १।१६	सुर्के थैली बनाउने तालिम	श्री समृद्ध नेतृत्व तथा जागृत मञ्च नेपाल	१५००००	
			१६	१३५३, १।१९	क्रिस्टल गहना बनाउने तालिम	EPMDC	१५००००	
			१७	१३५४, १।१९	हस्तकला	EPMDC	१५००००	
			१८	१३६०, १।१९	जुत्ता चप्पल बनाउने तालिम	मखमली महिला कृषि सहकारी संस्था लि.	३०००००	बिल समावेश नभएको
			१९	१५३२, ३।१	ढाका कपडा बुनाई तालिम	श्री निर्माण लघु उद्यमी सहकारी संस्था लि.	२५००००	बिल समावेश नभएको
			२०	१७१४, ३।१७	सेनीटरी प्याद सम्बन्धी तालिम	आदिवासी जनजाति महासंघ	१५००००	
			२१	१७२७, ३।१८	कुशन बनाउने तालिम	ग्रामिन महिला उत्थान मञ्च	१०००००	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम
			२२	१७२८, ३१९८	सिलाई तालिम	ग्रामिन महिला उत्थान मञ्च	१५००००	
			२३	१७६६, ३१२०	धान विउ तालिम	प्रसिद्ध महिला कृषि सहकारी संस्था	४०००००	
			२३	१८५९, ३१२४	नेतृत्व विकास तालिम	आवाज नेपाल	२०००००	
			२४	१९०२, ३१२५	लघु उद्यम तालिम	प्रयास नेपाल	४५००००	
						जम्मा	४२३००००	
१००			<b>भरपाई वेगर खर्च</b> आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३९(५) मा सरकारी रकम खर्च गर्दा त्यस्तो खर्च पुष्टि गर्ने विल, भरपाई, प्रमाण र कागजात संलग्न हुनुपर्ने उल्लेख छ । पालिकाले यस कोषबाट निम्नानुसार सामग्री वितरण गरी खर्च लेखेकोमा भरपाईको प्रमाण संलग्न नभएकोले प्रमाण पेश गर्नुपर्ने रु.					१,०९४,६९६
			क्र.सं.	गो.भौ.नं./ मिति	शीर्षक/ उपशीर्षक	विवरण	रकम	कैफियत
			१	७१२, ९१२२	न.पा. चालु	कम्बल वितरण	९९१५७	
			२	७६२, ९१२९	न.पा. चालु	कम्बल वितरण	३८७०२	
			३	७७०, ९१२९	न.पा. चालु	कम्बल वितरण	८९३३७	
			४	१२५०, १२१ ३०	न.पा. चालु	चैत्र महिना नगरपालिका बैठक भत्ता	१०७०००	
			५	१३२६, ११९५	न.पा. चालु	खेलकुद सामग्री	१०००००	
			६	१७०४, ३१९७	न.पा. चालु	आषाढ महिना नगरपालिका बैठक भत्ता	११९०००	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम
			७	१७५९, ३।२०	न. पा. चालु	खरिद ईकाई समिति बैठक भत्ता	४५०००	
			८	१९२४, ३।२६	न. पा. चालु	२६ थान ट्युबवेल वितरण	१९९४२०	
			९	१५९, १।२३	सशर्त चालु	EMS smart stove खरिद	२०००००	वडा नं ७ र ९ का वडा सदस्यले ५० ५० थान एकमुष्ट बुझिलिएको ।
			१०	२१९, ३।१८	सशर्त चालु	कृषि भत्ता वितरण	१०५०००	गोष्ठी अनुमगन र बैठक भत्ता वितरणको भर्पाई नभएको ।
						जम्मा	१०९४६१६	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																										
१०१			<p><b>अन्य कार्यालयको खर्च</b></p> <p>आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा १८ मा मातहत कार्यालयको लागि तालुक मन्त्रालय/विभागबाट रकम खर्च गर्ने अख्तियारी दिने उल्लेख छ । यो वर्ष छुट्टै अस्तित्व र बजेट व्यवस्था भएका जिल्लास्थित निम्नानुसार कार्यालयलाई रु.३,२१,०१३।- भुक्तानी गरी अन्य कार्यालयको खर्च यस कार्यालयले व्यहोरेको नियमित देखिदैन ।</p> <table border="1" style="margin-left: auto; margin-right: auto;"> <thead> <tr> <th>गो भौ नं</th> <th>मिति</th> <th>उपशीर्षक</th> <th>अन्य कार्यालयको विवरण</th> <th>भुक्तानीको विवरण</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>४८४</td> <td>८।८</td> <td>गा पा चालु</td> <td>प्रहरी चौकी</td> <td>मोटरसाइकल मर्मत</td> <td>१८९२०</td> </tr> <tr> <td>१६४६</td> <td>३।१३</td> <td>गा पा चालु</td> <td>इलाका प्रहरी कार्यालय दुहवी</td> <td>गाडी मर्मत</td> <td>१७०००</td> </tr> <tr> <td>१६७७</td> <td>३।१५</td> <td>गा पा चालु</td> <td>अस्थायी ट्राफिक प्रहरी पोष्ट दुहवी</td> <td>घर भाडा</td> <td>१८००००</td> </tr> <tr> <td>१८६४</td> <td>३।२४</td> <td>गा पा चालु</td> <td>जिल्ला प्रशासन कार्यालय</td> <td>बन्दोबस्ती सामग्री</td> <td>९८९९३</td> </tr> <tr> <td>४७३</td> <td>३।२१</td> <td>गा पा पूँजीगत</td> <td>प्रहरी चौकी शुक्रबारे</td> <td>मोटरसाइकल मर्मत</td> <td>६१००</td> </tr> <tr> <td colspan="3"></td> <td>जम्मा</td> <td></td> <td>३२१०१३</td> </tr> </tbody> </table>	गो भौ नं	मिति	उपशीर्षक	अन्य कार्यालयको विवरण	भुक्तानीको विवरण	रकम	४८४	८।८	गा पा चालु	प्रहरी चौकी	मोटरसाइकल मर्मत	१८९२०	१६४६	३।१३	गा पा चालु	इलाका प्रहरी कार्यालय दुहवी	गाडी मर्मत	१७०००	१६७७	३।१५	गा पा चालु	अस्थायी ट्राफिक प्रहरी पोष्ट दुहवी	घर भाडा	१८००००	१८६४	३।२४	गा पा चालु	जिल्ला प्रशासन कार्यालय	बन्दोबस्ती सामग्री	९८९९३	४७३	३।२१	गा पा पूँजीगत	प्रहरी चौकी शुक्रबारे	मोटरसाइकल मर्मत	६१००				जम्मा		३२१०१३	३२१,०१३
गो भौ नं	मिति	उपशीर्षक	अन्य कार्यालयको विवरण	भुक्तानीको विवरण	रकम																																									
४८४	८।८	गा पा चालु	प्रहरी चौकी	मोटरसाइकल मर्मत	१८९२०																																									
१६४६	३।१३	गा पा चालु	इलाका प्रहरी कार्यालय दुहवी	गाडी मर्मत	१७०००																																									
१६७७	३।१५	गा पा चालु	अस्थायी ट्राफिक प्रहरी पोष्ट दुहवी	घर भाडा	१८००००																																									
१८६४	३।२४	गा पा चालु	जिल्ला प्रशासन कार्यालय	बन्दोबस्ती सामग्री	९८९९३																																									
४७३	३।२१	गा पा पूँजीगत	प्रहरी चौकी शुक्रबारे	मोटरसाइकल मर्मत	६१००																																									
			जम्मा		३२१०१३																																									

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																												
१०२			<p><b>जरिवानाबाट बढी व्ययभार</b></p> <p>सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्यिता सम्बन्धी निर्देशिका २०७५ को नियम २१ (३) मा पानी, बिजुली र टेलिफोनको समयमा महसुल नतिरी जरिवाना तिर्नु परेमा कार्यालय प्रमुख तथा लेखा प्रमुख नै जिम्मेवार हुने उल्लेख छ । बिजुली बिल भुक्तानी समयमा नहुँदा पालिकालाई जरिवाना स्वरुप निम्नानुसारको बढी व्ययभार परेको सम्बन्धितलाई आवश्यक कारबाही गरी समयमा भुक्तानी दिने प्रणालीको सुनिश्चिता हुनुपर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>गो भौ नं</th> <th>मिति</th> <th>उपशीर्षक</th> <th>जरिवाना रकम</th> </tr> </thead> <tbody> <tr> <td>७४</td> <td>२०७७।६।१</td> <td>न पा चालु</td> <td>१४३१०५</td> </tr> <tr> <td>५१७</td> <td>२०७७।८।१४</td> <td>न पा चालु</td> <td>४९०२३</td> </tr> <tr> <td>७२०</td> <td>२०७७।९।२३</td> <td>न पा चालु</td> <td>१५९२७९</td> </tr> <tr> <td>७६९</td> <td>२०७७।९।२९</td> <td>न पा चालु</td> <td>१००४९</td> </tr> <tr> <td>८३८</td> <td>२०७७।१०।१८</td> <td>न पा चालु</td> <td>२०००००</td> </tr> <tr> <td>९४४</td> <td>२०७७।११।९</td> <td>न पा चालु</td> <td>४६००</td> </tr> <tr> <td>९७४</td> <td>२०७७।११।१२</td> <td>न पा चालु</td> <td>६७०८</td> </tr> <tr> <td>१७५४</td> <td>२०७८।३।२०</td> <td>न पा चालु</td> <td>२०५६२</td> </tr> <tr> <td>१९०९</td> <td>२०७८।३।२५</td> <td>न पा चालु</td> <td>१३१८४</td> </tr> <tr> <td></td> <td></td> <td>जम्मा</td> <td>६०६५१०</td> </tr> </tbody> </table>	गो भौ नं	मिति	उपशीर्षक	जरिवाना रकम	७४	२०७७।६।१	न पा चालु	१४३१०५	५१७	२०७७।८।१४	न पा चालु	४९०२३	७२०	२०७७।९।२३	न पा चालु	१५९२७९	७६९	२०७७।९।२९	न पा चालु	१००४९	८३८	२०७७।१०।१८	न पा चालु	२०००००	९४४	२०७७।११।९	न पा चालु	४६००	९७४	२०७७।११।१२	न पा चालु	६७०८	१७५४	२०७८।३।२०	न पा चालु	२०५६२	१९०९	२०७८।३।२५	न पा चालु	१३१८४			जम्मा	६०६५१०	६०६,५१०
गो भौ नं	मिति	उपशीर्षक	जरिवाना रकम																																													
७४	२०७७।६।१	न पा चालु	१४३१०५																																													
५१७	२०७७।८।१४	न पा चालु	४९०२३																																													
७२०	२०७७।९।२३	न पा चालु	१५९२७९																																													
७६९	२०७७।९।२९	न पा चालु	१००४९																																													
८३८	२०७७।१०।१८	न पा चालु	२०००००																																													
९४४	२०७७।११।९	न पा चालु	४६००																																													
९७४	२०७७।११।१२	न पा चालु	६७०८																																													
१७५४	२०७८।३।२०	न पा चालु	२०५६२																																													
१९०९	२०७८।३।२५	न पा चालु	१३१८४																																													
		जम्मा	६०६५१०																																													



क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																			
१०३	२१३	२०७७-११-१७	<p><b>सवारी साधन खरिद</b></p> <p>अर्थ मन्त्रालयद्वारा जारी निर्देशिका, २०७४ मा नेपाल सरकारबाट उपलब्ध गराएको बजेटबाट कार्यालयको नियमित प्रयोजनको लागि सवारी साधन खरिद गर्न नपाइने व्यवस्था छ । पालिकाले वित्तीय समानिकरण अनुदानबाट मोटरसाइकल खरिदमा रु. १२,१३,२९९।० खर्च गरेको पाइयो । विकास निर्माण कार्यमा खर्च गनुपर्ने रकम सुविधा तथा उपभोग सम्बन्धी कार्यमा खर्च भएको पाइएकोले निर्देशिकाको परिपालना नभएको</p>	१,२१३,२९९																																			
१०४			<p><b>खर्चको प्रमाण</b></p> <p>आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३६(३) मा सरकारी रकम खर्च गर्दा खर्च पुष्टि गर्ने बिल, भरपाई, प्रमाण र कागजात संलग्न राख्नुपर्ने तथा बिल, भरपाई, प्रमाण र कागजात संलग्न गर्न नसकिने काममा भएको फुटकर खर्चको हकमा खर्च गर्ने अधिकारीले प्रमाणित गरी अधिकारप्राप्त अधिकारीद्वारा स्वीकृत गराई राख्नु पर्नेछ । तर यस पालिकाले निम्नानुसार भुक्तानीमा खर्चको पुष्ट्याई गर्ने पर्याप्त प्रमाण समावेश नगरी भुक्तानी दिइएको निम्नानुसार रकमको पुष्ट्याई पेश गर्नुपर्ने देखिन्छ ।</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नं./मिति</th> <th>ब.उ.शी.नं.</th> <th>योजना/कार्यक्रम</th> <th>फर्म/व्यक्तिको नाम</th> <th>रकम</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>७५८, ९।२९</td> <td>न पा चालु</td> <td>प्लेन टिकट</td> <td>तारा निरौला, नगर प्रमुख वेद नारायण गच्छदार र विनोद कुमार न्यौपाने</td> <td>३१०६५</td> <td>भ्रमण खर्च नियमावली बमोजिम दावी नभई प्रयोजन वेगर प्लेन टिकट खर्चमात्र दावी गरेको</td> </tr> <tr> <td>१९३६, ३।२७</td> <td>न पा चालु</td> <td>२०७७।६।४ देखि ६।८ सम्म काठमाडौं</td> <td>धिरेन्द्र कुमार सुतिहार</td> <td>६९०००</td> <td>भ्रमण खर्च नियमावली बमोजिम दावी नगरेको र एकमुष्ट खाना खर्च दावी गरेको</td> </tr> <tr> <td>१९६१, ३।२८</td> <td>न पाल चालु</td> <td>पात्रो छपाई</td> <td>Any Time Printing and Suppliers Pvt. Ltd.</td> <td>६०००३</td> <td>स्टोर दाखिला नभएको, कार्यालय प्रमुखको भौचरमा सही नभएको</td> </tr> <tr> <td>६४, ५।३०</td> <td>न पाल चालु</td> <td>रिचार्ज कार्ड</td> <td>डिलक्स कम्युनिकेशन</td> <td>२५५००</td> <td rowspan="2">कुन पदाधिकारीलाई वितरण गरेको र प्रयोजन उल्लेख नगरी एकमुष्ट खर्च लेखेको</td> </tr> <tr> <td>१२३५, १२।२७</td> <td>न पाल चालु</td> <td>रिचार्ज कार्ड</td> <td>डिलक्स कम्युनिकेशन</td> <td>१७५००</td> </tr> </tbody> </table>	गो.भौ.नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	फर्म/व्यक्तिको नाम	रकम	कैफियत	७५८, ९।२९	न पा चालु	प्लेन टिकट	तारा निरौला, नगर प्रमुख वेद नारायण गच्छदार र विनोद कुमार न्यौपाने	३१०६५	भ्रमण खर्च नियमावली बमोजिम दावी नभई प्रयोजन वेगर प्लेन टिकट खर्चमात्र दावी गरेको	१९३६, ३।२७	न पा चालु	२०७७।६।४ देखि ६।८ सम्म काठमाडौं	धिरेन्द्र कुमार सुतिहार	६९०००	भ्रमण खर्च नियमावली बमोजिम दावी नगरेको र एकमुष्ट खाना खर्च दावी गरेको	१९६१, ३।२८	न पाल चालु	पात्रो छपाई	Any Time Printing and Suppliers Pvt. Ltd.	६०००३	स्टोर दाखिला नभएको, कार्यालय प्रमुखको भौचरमा सही नभएको	६४, ५।३०	न पाल चालु	रिचार्ज कार्ड	डिलक्स कम्युनिकेशन	२५५००	कुन पदाधिकारीलाई वितरण गरेको र प्रयोजन उल्लेख नगरी एकमुष्ट खर्च लेखेको	१२३५, १२।२७	न पाल चालु	रिचार्ज कार्ड	डिलक्स कम्युनिकेशन	१७५००	२५६,५६८
गो.भौ.नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	फर्म/व्यक्तिको नाम	रकम	कैफियत																																		
७५८, ९।२९	न पा चालु	प्लेन टिकट	तारा निरौला, नगर प्रमुख वेद नारायण गच्छदार र विनोद कुमार न्यौपाने	३१०६५	भ्रमण खर्च नियमावली बमोजिम दावी नभई प्रयोजन वेगर प्लेन टिकट खर्चमात्र दावी गरेको																																		
१९३६, ३।२७	न पा चालु	२०७७।६।४ देखि ६।८ सम्म काठमाडौं	धिरेन्द्र कुमार सुतिहार	६९०००	भ्रमण खर्च नियमावली बमोजिम दावी नगरेको र एकमुष्ट खाना खर्च दावी गरेको																																		
१९६१, ३।२८	न पाल चालु	पात्रो छपाई	Any Time Printing and Suppliers Pvt. Ltd.	६०००३	स्टोर दाखिला नभएको, कार्यालय प्रमुखको भौचरमा सही नभएको																																		
६४, ५।३०	न पाल चालु	रिचार्ज कार्ड	डिलक्स कम्युनिकेशन	२५५००	कुन पदाधिकारीलाई वितरण गरेको र प्रयोजन उल्लेख नगरी एकमुष्ट खर्च लेखेको																																		
१२३५, १२।२७	न पाल चालु	रिचार्ज कार्ड	डिलक्स कम्युनिकेशन	१७५००																																			

क्रम	भौचर नम्बर	भौचर मिति	विषय, १०, २१२५	न पाल चालु	रिचार्ज कार्ड	डिलक्स कम्युनिकेशन	१६०००		बेरुजु रकम
			१९८७, ३१३०	न पाल चालु	रिचार्ज कार्ड	डिलक्स कम्युनिकेशन	१७५००		
			१७४५, ३१३०	न पाल चालु	सूचना प्रकाशन	कर्मचारी मिलन केन्द्र, सुनसरी	२००००	सूचना प्रकाशनको प्रमाण संलग्न नरहेको	
			जम्मा				२५६५६८	-	
१०५			<b>कार्यक्रम भुक्तानी</b> ईष्टर्न बुलेट क्रिकेट क्लब र यस पालिकाबीच क्रिकेट नेट बनाउने कार्यको सम्झौता भएको देखिएका व्यहोरा निम्नानुसार छनः						
१०५.१			नेट बनाउने कार्यमा यस जिल्लामा दक्ष कामदारको दररेट रु.८०० रहेकोमा रु.९०० र अदक्ष कामदारको दररेट ६०० रहेकोमा रु.७०० को दरले ७३ man days भुक्तानी भएको पाइएकोले बढी भुक्तानी भएको रु.७,३००।- असुल गर्नुपर्ने रु.						७,३००
१०५.२	६९१	२०७७-९-१९	कार्यक्रम सम्झौता फाराम अनुसार अन्तिम भुक्तानीको लागि सार्वजनिक लेखापरीक्षणको प्रतिवेदन र सम्बन्धित वडा कार्यालयको सिफारिस समेत पेश गर्नुपर्नेमा सो कागजात संलग्न नगरी भुक्तानी भएकोले नियमित नदेखिएको रु.						२९२,८३०

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																									
१०६			<p><b>विल भरपाई पेश नगरी खर्च</b></p> <p>आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९ (५) मा सरकारी रकम खर्च गर्दा खर्च पुष्टि गर्ने बिल, भरपाई, प्रमाण र कागजात संलग्न राख्नुपर्ने तथा बिल, भरपाई, प्रमाण र कागजात संलग्न गर्न नसकिने काममा भएको फुटकर खर्चको हकमा खर्च गर्ने अधिकारीले प्रमाणित गरी अधिकारप्राप्त अधिकारीद्वारा स्वीकृत गराई राख्नु पर्नेछ । तर यस पालिकाले निम्नानुसारको फुटकर खर्चबाहेकमा रु.२९९३८४ १- को विल भरपाई पेश नगरी खर्च गरेको देखिएकोले खर्चको प्रमाण पेश गर्नुपर्ने अन्यथा सम्बन्धितबाट असुल गर्नुपर्ने रु.</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नं./मिति</th> <th>ब.उ.शी.नं.</th> <th>योजना/कार्यक्रम</th> <th>फर्मको नाम</th> <th>भुक्तानी</th> </tr> </thead> <tbody> <tr> <td>५२९-२०७८/३/२६</td> <td>१३९१८८००६६२८३५०७८ पुँजीगत</td> <td>वडा नं. ११ का कृषकहरुलाई मोटर खरिद गरी वितरण गरेको</td> <td>शिव ट्रेडर्स एण्ड सप्लायर्स ६०९५८९९३५</td> <td>९५५००</td> </tr> <tr> <td>१९१७-२०७८/३/२६</td> <td>८०९१४४०२००९ चालु</td> <td>वडा नं. ११ का कृषकहरुलाई मोटर खरिद गरी वितरण गरेको</td> <td>शिव ट्रेडर्स एण्ड सप्लायर्स ६०९५८९९३५</td> <td>९५५००</td> </tr> <tr> <td>५००-२०७८/३/२३</td> <td>८०९१४४०२००९</td> <td>वडा नं. २ खानेपानी टेवेल जडान गरेको</td> <td>समृद्ध नेतृत्व तथा जागृत मञ्च नेपाल</td> <td>१००३८४</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td></td> <td>२९९३८४</td> </tr> </tbody> </table>	गो.भौ.नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	फर्मको नाम	भुक्तानी	५२९-२०७८/३/२६	१३९१८८००६६२८३५०७८ पुँजीगत	वडा नं. ११ का कृषकहरुलाई मोटर खरिद गरी वितरण गरेको	शिव ट्रेडर्स एण्ड सप्लायर्स ६०९५८९९३५	९५५००	१९१७-२०७८/३/२६	८०९१४४०२००९ चालु	वडा नं. ११ का कृषकहरुलाई मोटर खरिद गरी वितरण गरेको	शिव ट्रेडर्स एण्ड सप्लायर्स ६०९५८९९३५	९५५००	५००-२०७८/३/२३	८०९१४४०२००९	वडा नं. २ खानेपानी टेवेल जडान गरेको	समृद्ध नेतृत्व तथा जागृत मञ्च नेपाल	१००३८४					२९९३८४	२९९,३८४
गो.भौ.नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	फर्मको नाम	भुक्तानी																									
५२९-२०७८/३/२६	१३९१८८००६६२८३५०७८ पुँजीगत	वडा नं. ११ का कृषकहरुलाई मोटर खरिद गरी वितरण गरेको	शिव ट्रेडर्स एण्ड सप्लायर्स ६०९५८९९३५	९५५००																									
१९१७-२०७८/३/२६	८०९१४४०२००९ चालु	वडा नं. ११ का कृषकहरुलाई मोटर खरिद गरी वितरण गरेको	शिव ट्रेडर्स एण्ड सप्लायर्स ६०९५८९९३५	९५५००																									
५००-२०७८/३/२३	८०९१४४०२००९	वडा नं. २ खानेपानी टेवेल जडान गरेको	समृद्ध नेतृत्व तथा जागृत मञ्च नेपाल	१००३८४																									
				२९९३८४																									

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																									
१०७			<p><b>मू.अ.कर बिजक जारी नगरेको</b></p> <p>सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १९ अनुसार बिस हजार भन्दा माथिको खरिद गर्दा स्थायी लेखा नम्बर र मूल्य अभिवृद्धि कर दर्ता प्रमाणपत्र प्राप्त गरेका व्यक्ति, फर्म, संस्था वा कम्पनीबाट मात्र खरिद गर्नुपर्ने व्यवस्था छ । त्यसैगरी मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम १७ (१) अनुसार मूल्य अभिवृद्धि करमा दर्ता भएको व्यक्तिले कुनै वस्तु वा सेवा आपूर्ति गर्दा कर अधिकृतले अन्यथा स्वीकृत गरेदेखि वाहेक प्रापकलाई अनुसूची ५ र ५(क) बमोजिमको ढाँचामा कर बीजक दिनुपर्ने व्यवस्था छ । निम्नानुसारको फर्मको आन्तरिक राजस्व विभागको पोर्टलमा स्थायी लेखा नम्बर सर्च गर्दा निज पार्टी मूल्य अभिवृद्धि करमा दर्ता भएको पाइएकोले नियमानुसार मू.अ.कर बिजक जारी गर्नुपर्नेमा नगरेर नगदी रसिद मात्र जारी गरेको देखियो । मूल्य अभिवृद्धि करमा दर्ता भएको फर्मले कर बिजक जारी नगर्दा मू.अ.कर घटी असुल भएको तथा आयमा समेत उक्त रकम समावेश नहुने भएकोले सम्बन्धित फर्मले बिजक जारी गरी कानून बमोजिम गर्नुपर्ने देखिन्छ ।</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नं./मिति</th> <th>ब.उ.शी.नं.</th> <th>योजना/कार्यक्रम</th> <th>फर्मको नाम</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>५१८-२०७८/३/२५</td> <td>८०११४४०२००१</td> <td>साझा रिटेनिङ्ग वाल निर्माण, वडा नं. ९</td> <td>मदिना सप्लायर्स ६०५७८९८५४</td> <td>१३१०००</td> </tr> <tr> <td>१९२३-२०७८/०३/२६</td> <td>न पा चालु</td> <td>१० जनालाई ड्राईभिङ्ग तालिम</td> <td>ए वन ड्राईभिङ्ग सेन्टर (६०५७३१३३४)</td> <td>२५००००</td> </tr> <tr> <td>४४६-२०७८/०३/१७</td> <td>८०११४४०२००१</td> <td>वडा नं. १२ सिसुवा कलभर्ट बाटो बनाए बापत</td> <td>सिसुवा कलभर्ट बाटो नि.उ.स</td> <td>२९३८७५</td> </tr> <tr> <td colspan="4"><b>जम्मा</b></td> <td><b>५४३८७५</b></td> </tr> </tbody> </table>	गो.भौ.नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	फर्मको नाम	रकम	५१८-२०७८/३/२५	८०११४४०२००१	साझा रिटेनिङ्ग वाल निर्माण, वडा नं. ९	मदिना सप्लायर्स ६०५७८९८५४	१३१०००	१९२३-२०७८/०३/२६	न पा चालु	१० जनालाई ड्राईभिङ्ग तालिम	ए वन ड्राईभिङ्ग सेन्टर (६०५७३१३३४)	२५००००	४४६-२०७८/०३/१७	८०११४४०२००१	वडा नं. १२ सिसुवा कलभर्ट बाटो बनाए बापत	सिसुवा कलभर्ट बाटो नि.उ.स	२९३८७५	<b>जम्मा</b>				<b>५४३८७५</b>	
गो.भौ.नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	फर्मको नाम	रकम																									
५१८-२०७८/३/२५	८०११४४०२००१	साझा रिटेनिङ्ग वाल निर्माण, वडा नं. ९	मदिना सप्लायर्स ६०५७८९८५४	१३१०००																									
१९२३-२०७८/०३/२६	न पा चालु	१० जनालाई ड्राईभिङ्ग तालिम	ए वन ड्राईभिङ्ग सेन्टर (६०५७३१३३४)	२५००००																									
४४६-२०७८/०३/१७	८०११४४०२००१	वडा नं. १२ सिसुवा कलभर्ट बाटो बनाए बापत	सिसुवा कलभर्ट बाटो नि.उ.स	२९३८७५																									
<b>जम्मा</b>				<b>५४३८७५</b>																									
१०८			<p><b>सम्परीक्षणबाट कायम व्यहोरा</b></p> <p>आर्थिक कार्यविधि नियमावली, २०७७ को नियम ३९(५) मा खर्च गर्दा खर्चको बिल भरपाई सहित लेखा राख्नुपर्ने व्यवस्था रहेको छ । श्री माधव भण्डारीको आ व २०७४।७५ को रु २ लाखको पेशकी फर्स्योर्ट गर्दा बढी भ्रमण खर्च दावी गरेको रु.३,६०० र कम बील भरपाई पेश भएको रु.१६,५६६ समेत गरी रु.२०,१६६।० असुल हुनुपर्दछ ।</p>	२०,१६६																									

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																																						
१०९			<p><b>अनुदानको अनुगमन</b></p> <p>कार्यालयले आफूले संचालन गरेका कार्यक्रमको अनुगमन गरी उक्त अनुगमन प्रतिवेदनको आधारमा अनुदान भुक्तानी गर्नुपर्नेमा प्रभावकारी अनुगमन गर्ने गरेको देखिएन । यसका केहि उदाहणहरु निम्नानुसार छन् । अनुगमनको अभावमा अनुदानको सहि र यथार्थ उपयोग भएको छ भनी विश्वस्त हुन सक्ने आधार देखिदैन । अतः कार्यालयले कार्यक्रम संचालनको अनुगमन प्रतिवेदन पेश गर्नुपर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>गो भौ नं</th> <th>मिति</th> <th>उपशीर्षक</th> <th>अनुदान प्राप्तक</th> <th>कार्यक्रम</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>६९५</td> <td>२०७७।१।२०</td> <td>न पा चालु</td> <td>दुर्गा आधारभूत विद्यालय</td> <td></td> <td>२०००००</td> </tr> <tr> <td>१३४३</td> <td>२०७८।१।१६</td> <td>न पा चालु</td> <td>आवाज नेपाल</td> <td>हिंसा पिडित महिलालाई सहयोग</td> <td>१५००००</td> </tr> <tr> <td>१४६६</td> <td>२०७८।२।२०</td> <td>न पा चालु</td> <td>हिमालय आदर्श माध्यमिक विद्यालय</td> <td>शिक्षक व्यवस्थापन</td> <td>२०००००</td> </tr> <tr> <td>१५५३</td> <td>२०७८।३।३</td> <td>न पा चालु</td> <td>सुनसरी जिल्ला मालपोत कार्यालय</td> <td>कार्यालय सञ्चालन</td> <td>१०००००</td> </tr> <tr> <td>१६६०</td> <td>२०७८।३।१४</td> <td>न पा चालु</td> <td>४ वटा कृषि फर्म</td> <td>कुखुरा पालन प्रवर्धन</td> <td>२०००००</td> </tr> <tr> <td>४१४</td> <td>२०७८।३।१४</td> <td>न पा पूँजीगत</td> <td>अब्बय मिया लगायत विभिन्न १५० किसान</td> <td>धानको विउ वितरण</td> <td>४७००००</td> </tr> <tr> <td>५६</td> <td>२०७७।१०।७</td> <td>सशर्त चालु</td> <td>एकता ज्ञान आ. वि.</td> <td></td> <td>१००००००</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td></td> <td>जम्मा</td> <td>२३२००००</td> </tr> </tbody> </table>	गो भौ नं	मिति	उपशीर्षक	अनुदान प्राप्तक	कार्यक्रम	रकम	६९५	२०७७।१।२०	न पा चालु	दुर्गा आधारभूत विद्यालय		२०००००	१३४३	२०७८।१।१६	न पा चालु	आवाज नेपाल	हिंसा पिडित महिलालाई सहयोग	१५००००	१४६६	२०७८।२।२०	न पा चालु	हिमालय आदर्श माध्यमिक विद्यालय	शिक्षक व्यवस्थापन	२०००००	१५५३	२०७८।३।३	न पा चालु	सुनसरी जिल्ला मालपोत कार्यालय	कार्यालय सञ्चालन	१०००००	१६६०	२०७८।३।१४	न पा चालु	४ वटा कृषि फर्म	कुखुरा पालन प्रवर्धन	२०००००	४१४	२०७८।३।१४	न पा पूँजीगत	अब्बय मिया लगायत विभिन्न १५० किसान	धानको विउ वितरण	४७००००	५६	२०७७।१०।७	सशर्त चालु	एकता ज्ञान आ. वि.		१००००००					जम्मा	२३२००००	
गो भौ नं	मिति	उपशीर्षक	अनुदान प्राप्तक	कार्यक्रम	रकम																																																					
६९५	२०७७।१।२०	न पा चालु	दुर्गा आधारभूत विद्यालय		२०००००																																																					
१३४३	२०७८।१।१६	न पा चालु	आवाज नेपाल	हिंसा पिडित महिलालाई सहयोग	१५००००																																																					
१४६६	२०७८।२।२०	न पा चालु	हिमालय आदर्श माध्यमिक विद्यालय	शिक्षक व्यवस्थापन	२०००००																																																					
१५५३	२०७८।३।३	न पा चालु	सुनसरी जिल्ला मालपोत कार्यालय	कार्यालय सञ्चालन	१०००००																																																					
१६६०	२०७८।३।१४	न पा चालु	४ वटा कृषि फर्म	कुखुरा पालन प्रवर्धन	२०००००																																																					
४१४	२०७८।३।१४	न पा पूँजीगत	अब्बय मिया लगायत विभिन्न १५० किसान	धानको विउ वितरण	४७००००																																																					
५६	२०७७।१०।७	सशर्त चालु	एकता ज्ञान आ. वि.		१००००००																																																					
				जम्मा	२३२००००																																																					

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																									
११०			<p><b>वितरणमुखि खर्च</b></p> <p>पूँजी निर्माणमा सहयोग नरहने, उत्पादनमा उपयोगिताको सृजना नगर्ने खर्चलाई नियन्त्रण गर्नुपर्नेमा विभिन्न संघ संस्था, समूह, क्लव लगायतलाय कार्यक्रम र प्रपोजलका आधारमा नगरपालिकाले आर्थिक सहायता उपलब्ध गराएको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ मा समेत पूँजी सिर्जना नहुने प्रकृतिका कार्यक्रम जुन वितरणमूखी र उपयोगिता नदिने स्थितिमा रहेका खर्चलाई निरुत्साहित गर्न आवश्यक देखिन्छ । ऐनमा संस्था, समूह, पर्व, जात्रा, यात्रा, विरामी, संस्कृति लगायतमा आर्थिक सहायता दिन सक्ने कानुनी अवस्था समेत देखिदैन । नमुना छनौटको आधारमा परीक्षण गर्दा रामधुनी नगरपालिकाले लक्षित समूहको बजेटबाट विभिन्न वितरणमूखी योजना कार्यान्वयन गरी खर्च गरेको र वितरण गरेका विभिन्न सामग्रीहरु सम्बन्धित संस्थाले दाखिला गरेको प्रमाण समेत संलग्न गरेको नदेखिएकोले कार्यविधिको परिपालना भएको देखिएन । केही उदाहरणहरु निम्नानुसार छन्:</p> <table border="1" data-bbox="891 518 1608 912"> <thead> <tr> <th>गो भौ नं</th> <th>मिति</th> <th>उपशीर्षक</th> <th>वितरणको विवरण</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>१४३४</td> <td>२०७८।२।९</td> <td>न पा चालु</td> <td>१० वटा च्यापकटर</td> <td>४५००००</td> </tr> <tr> <td>१५८५</td> <td>२०७८।३।४</td> <td>न पा चालु</td> <td>३० वटा वाटर पम्प</td> <td>१०४३५०</td> </tr> <tr> <td>१६८४</td> <td>२०७८।३।१५</td> <td>न पा चालु</td> <td>खेलकुद सामग्री</td> <td>८६१०६</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td>जम्मा</td> <td>६४०४५६</td> </tr> </tbody> </table>	गो भौ नं	मिति	उपशीर्षक	वितरणको विवरण	रकम	१४३४	२०७८।२।९	न पा चालु	१० वटा च्यापकटर	४५००००	१५८५	२०७८।३।४	न पा चालु	३० वटा वाटर पम्प	१०४३५०	१६८४	२०७८।३।१५	न पा चालु	खेलकुद सामग्री	८६१०६				जम्मा	६४०४५६	
गो भौ नं	मिति	उपशीर्षक	वितरणको विवरण	रकम																									
१४३४	२०७८।२।९	न पा चालु	१० वटा च्यापकटर	४५००००																									
१५८५	२०७८।३।४	न पा चालु	३० वटा वाटर पम्प	१०४३५०																									
१६८४	२०७८।३।१५	न पा चालु	खेलकुद सामग्री	८६१०६																									
			जम्मा	६४०४५६																									
१११			<p><b>निर्देशिकाको पालना</b></p> <p>नेपाल सरकारले आफुले गर्ने काम स्थानीय सरकार मार्फत गर्ने गरी कानुनको परीधि भित्र रही कार्यक्रम कार्यान्वयन निर्देशिका हरेक वर्ष जारी गरेको हुन्छ । पालिकाले संघीय शिक्षामन्त्री स्तरबाट स्वीकृत गरी जारी गरेको कार्यक्रम कार्यान्वयन निर्देशिका अनुसार नमुना विद्यालयको बजेट सम्बन्धित विद्यालयको खातामा निकास दिने उल्लेख छ । पालिकाले संघीय शिक्षामन्त्री स्तरबाट स्वीकृत गरी जारी गरेको कार्यक्रम कार्यान्वयन निर्देशिकाको शर्तको पालना नगरी सरस्वती माध्यमिक विद्यालयको शैक्षिक भवन निर्माणको काम आफैले वोलपत्र गरी खर्च लेख्न रु.३,४१,७२,०६२।- को सम्झौता गरेको र गत वर्षसम्म रु.२,५०,५९,८३१।- भएकोमा यस वर्षसम्म रु.३,१६,१३,०९६।- भुक्तानी गरेकोले संघीय शिक्षामन्त्री स्तरबाट स्वीकृत गरी जारी गरेको कार्यक्रम कार्यान्वयन निर्देशिका अनुसार काम गर्ने तर्फ नगरपालिकाको ध्यान जानु पर्ने रु.</p>	६,५५३,२६५																									

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																				
११२			<p><b>संघ संस्थालाई पूँजीगत सम्पत्ति</b></p> <p>स्थानीय निकायले सञ्चालन गर्ने विकासका क्रियाकलापले अधिकतम उपभोक्ताको हित गर्नुपर्ने हुन्छ। कार्यालयले निम्नानुसारका लिमिटेड दायित्व भएका सहकारी संस्था तथा अन्य संघ संस्थालाई पूँजीगत प्रकृतीको संरचना निर्माण तथा सामग्री हस्तान्तरण गरेको छ। व्यक्तिगत पहुँचको आधारमा योजना छनौट गर्नु र कार्यान्वयन गर्नु यसको कारण हो। यस्ता प्रकृतिका संस्थाहरु लिमिटेड दायित्व भएका र सिमित सदस्यको हितका लागि मात्र भएकोले यसबाट आम जनता वा उपभोक्ताले लाभ लिन नसक्ने हुन्छ। साथै यस्ता प्रकृतिका संस्थाहरु विघटन भएको खण्डमा वा निर्दिष्ट प्रयोजनमा प्रयोग नगरी उपलब्ध सम्पत्ती बेचबिखन गरी प्राप्त सम्पत्ति संचालकको स्वामित्वमा जाने भएकाले यस्ता कार्यक्रमबाट सिमित व्यक्तिले मात्र लाभ उठाउन सक्ने हुँदा यस्तो प्रकृतीको खर्च गर्दा दुरुपयोग हुन नपाउने गरी सशर्त गर्नुपर्दछ। कार्यालयद्वारा निर्माण गरिएका भवनहरु कार्यालयको जिम्मा रहने गरी आवश्यक सम्झौता गरी फिर्ता लिने व्यवस्था मिलाउनु पर्दछ।</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नं./मिति</th> <th>ब.उ.शी.नं.</th> <th>फर्मको नाम (मु.क.द.नं.)/कार्य</th> <th>योजना/कार्यक्रम</th> <th>भूतानी</th> </tr> </thead> <tbody> <tr> <td>३७८-२०७८/०३/०३</td> <td>पूँजीगत</td> <td>निर्माण लघु उद्यमी सहकारी संस्था लि.</td> <td>भवन निर्माण</td> <td>१४८४८५।००</td> </tr> <tr> <td>५००-२०७८/३/२३</td> <td>८०११४४०२००१</td> <td>समृद्ध नेतृत्व तथा जागृत मञ्च नेपाल</td> <td>वडा नं. २ खानेपानी टेवेल जडान गरेको</td> <td>१००३८४।००</td> </tr> <tr> <td colspan="4"><b>जम्मा</b></td> <td>२४८८६९।००</td> </tr> </tbody> </table>	गो.भौ.नं./मिति	ब.उ.शी.नं.	फर्मको नाम (मु.क.द.नं.)/कार्य	योजना/कार्यक्रम	भूतानी	३७८-२०७८/०३/०३	पूँजीगत	निर्माण लघु उद्यमी सहकारी संस्था लि.	भवन निर्माण	१४८४८५।००	५००-२०७८/३/२३	८०११४४०२००१	समृद्ध नेतृत्व तथा जागृत मञ्च नेपाल	वडा नं. २ खानेपानी टेवेल जडान गरेको	१००३८४।००	<b>जम्मा</b>				२४८८६९।००	
गो.भौ.नं./मिति	ब.उ.शी.नं.	फर्मको नाम (मु.क.द.नं.)/कार्य	योजना/कार्यक्रम	भूतानी																				
३७८-२०७८/०३/०३	पूँजीगत	निर्माण लघु उद्यमी सहकारी संस्था लि.	भवन निर्माण	१४८४८५।००																				
५००-२०७८/३/२३	८०११४४०२००१	समृद्ध नेतृत्व तथा जागृत मञ्च नेपाल	वडा नं. २ खानेपानी टेवेल जडान गरेको	१००३८४।००																				
<b>जम्मा</b>				२४८८६९।००																				
११३			<p><b>वितरणमुखि खर्च</b></p> <p>पुँजी निर्माणमा सहयोग नरहने, उत्पादनमा उपयोगिताको सृजना नगर्ने खर्चलाई नियन्त्रण गर्नुपर्नेमा विभिन्न संघ संस्था, समूह, क्लव लगायतलाई कार्यक्रम र प्रयोजनका आधारमा नगरपालीकाले आर्थिक सहायता उपलब्ध गराएको छ। स्थानीय सरकार संचालन ऐन, २०७४ मा समेत पुँजी सिर्जना नहुने प्रकृतिका कार्यक्रम जुन वितरणमुखी र उपयोगिता नदिने स्थितिमा रहेका खर्चलाई निरुत्साहित गर्न आवश्यक देखिन्छ। ऐनमा संस्था, समूह, पर्व, जात्रा, यात्रा, विरामी, संस्कृति लगायतमा आर्थिक सहायता दिन सक्ने कानुनी अवस्था समेत देखिदैन। नमुना छनौटको आधारमा परीक्षण गर्दा यस नगरपालिकाले लक्षित समूहको बजेटबाट विभिन्न वितरणमुखी योजना कार्यान्वयन गरी रु. ५५४८९८।- खर्च गरेको र वितरण गरेका विभिन्न सामग्रीहरु सम्बन्धित संस्थाले दाखिला गरेको प्रमाण समेत संलग्न गरेको नदेखिएकोले कार्यविधिको परिपालना भएको देखिएन। पुँजीगत बजेटबाट वितरणमुखी कार्यमा खर्च गरेको नियमित देखिदैन।</p> <table border="1"> <thead> <tr> <th>गो.भौ.नं./मिति</th> <th>ब.उ.शी.नं.</th> <th>योजना/कार्यक्रम</th> <th>व्यक्ति/फर्मको नाम</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>१९१७-२०७८/३/२६</td> <td>८०११४४०२००१</td> <td>वडा नं. ११ का कृषकहरुलाई मोटर खरिद गरी वितरण गरेको</td> <td>विभिन्न कृषक</td> <td>९५५००</td> </tr> </tbody> </table>	गो.भौ.नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	व्यक्ति/फर्मको नाम	रकम	१९१७-२०७८/३/२६	८०११४४०२००१	वडा नं. ११ का कृषकहरुलाई मोटर खरिद गरी वितरण गरेको	विभिन्न कृषक	९५५००	५५४,८९८										
गो.भौ.नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	व्यक्ति/फर्मको नाम	रकम																				
१९१७-२०७८/३/२६	८०११४४०२००१	वडा नं. ११ का कृषकहरुलाई मोटर खरिद गरी वितरण गरेको	विभिन्न कृषक	९५५००																				

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम	
				चालु					
			५१५-२०७८/३/२५		वडा नं. ३ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयलाई फर्निचर तथा सेलिङ्ग फ्यान वितरण गरेको	नेपाल राष्ट्रिय आधारभूत विद्यालय, दुहवी ३	९९६१६		
			५१४-२०७८/३/२५		वडा नं. १ स्थित नयाँ ईस्लाम मदर्सा प्रास्टोकीका लागि २८ थान प्लास्टिक कुर्सी वितरण	ईस्लाम मदर्सा	२५३१२		
			४९९-२०७८/३/२३	८०११४४०२००१ पुँजीगत	वडा नं. ९ स्थित विष्णु मा.वि. पोल वितरण	विष्णु माध्यमिक विद्यालय	९८८००		
			४९०-२०७८/०२/२३	८०११४४०२००१	खानेपानी टुवेलका सामानहरू वितरण	विभिन्न	१५९३०		
			४६४-२०७८/०३/२०	८०११४४०२००१	वडा नं. १ मदरसा ईस्लामपुर लाई सामानको वितरण	नुरी मदरसा ईस्लामपुर	१९७४०		
			४४५-२०७८/०३/१६	८०११४४०२००१	वडा नं. ४ फर्निचर सामान वितरण	वि.पि आधारभूत विद्यालय	२०००००		
			जम्मा					५५४८९८	



क्रम	भौचर नम्बर	भौचर मिति	विषय	बेरुजु रकम
११४			<p><b>दिवा खाजा</b></p> <p>स्थानीय र प्रदेश तहमा सशर्त अनुदान एवं शिक्षा विकास तथा समन्वय इकाइबाट कार्यान्वयन हुने कार्यक्रमसँग सम्बन्धित कार्यक्रम कार्यान्वयन पुस्तिका २०७७/७८ मा दिवा खाजा कार्यक्रम अन्तर्गत स्थानीय तहले कार्यक्रम कार्यान्वयन गर्दा सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकास कक्षा देखि कक्षा ५ सम्म अध्ययनरत बाल बालिकाहरूका लागि उपलब्ध गराउन विद्यालयगत तथ्याङ्कका प्रति विद्यार्थी दैनिक रु. १५/- का दरले १८० दिनका लागि विद्यालयको खातामा अनुदान निकासी दिने, विद्यालय सञ्चालन भएको दिनलाई मात्र आधार मानेर अनुदान दिने व्यवस्था मिलाउने, स्थानीय तहले दिवा खाजा उपलब्ध गराइएका विद्यालयको विद्यार्थी दैनिक हाजिरी पुस्तिका ( परीक्षामा सामेल भएको दिन समेत) को प्रतिलिपि विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षबाट प्रमाणित गराई स्थानीय तहमा सङ्कलन गरी सङ्ख्या यकीन भए पश्चात् मात्र अनुदान दिने व्यवस्था मिलाउने, यसरी तेस्रो चौमासिकमा निकासी गर्दा पहिलो र दोस्रो चौमासिकमा निकासी गरिएको रकम सदुपयोग भएको सुनिश्चित गर्नुपर्ने व्यवस्था गरेको छ । यस पालिकाले आफु मातहत रहेका विद्यालयहरूलाई रु ६८४४४५५।०० खाजा रकम उपलब्ध गराएको छ । उक्त खाजा रकम उपलब्ध गराउँदा निर्देशिका बमोजिम विद्यालयको विद्यार्थी दैनिक हाजिरी पुस्तिकाको प्रतिलिपि विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षबाट प्रमाणित गराई स्थानीय तहमा सङ्कलन गरी सङ्ख्या यकीन भए पश्चात् मात्र दिनुपर्नेमा पालिकाले नमुना छनौटका आधारमा केही विद्यालयको हाजिरी जाँच गरी भुक्तानी दिएको जनाएको छ । हाजिर संख्या एकिन नै नगरी खाजा रकम निकासी दिएकोले विद्यालयहरूको उक्त अवधिको प्रमाणित हाजिरी पेश गर्न लगाई भुक्तानी भएको रकम रु ६८४४४५५।०० भिडान गरी वढी भुक्तानी भए नभएको एकिन गर्नुपर्ने देखिन्छ ।</p>	
११४.१			लेखापरीक्षणको क्रममा पेश भएको हाजिरीहरू परीक्षण गर्दा गोपाल माध्यामिक विद्यालयको वैशाख महिनामा ४ र ५ कक्षा बैशाख ५ बाट शुरु भएको तथा १४ गते सम्म सञ्चालन भएको तथा कक्षा २ र ३ वैशाख ३ गतेबाट नै शुरु भएको तथा १३ गते पश्चात १, २ र ३ का विद्यार्थी सबै अनुपस्थित रहेको देखिन्छ । फागुन महिनामा कक्षा सञ्चालन हुँदा नआएका विद्यार्थीहरू पनि परीक्षामा सामेल भएको भनि खाजा माग गरेको र सोही बमोजिम भुक्तानी गरेको देखिन्छ ।	
११४.२			हिमालय आदर्श माध्यामिक विद्यालयले विद्यार्थीहरूलाई नै नगद बुझाएको भनि वालविकास केन्द्र र कक्षा १ का विद्यार्थीले ल्याप्चे लगाई बुझेको भरपाई पेश गरेको तथा कक्षा २ देखि ५ सम्मका विद्यार्थीहरूको हस्ताक्षर गर्न लगाई बुझाएको भरपाई पेश गरेको छ ।	
११४.३			प्रमाणित नभएको हाजिरी रजिष्टरको फोटोकपी परीक्षण गर्दा पहिले गयल जनाएर पछि पुनः हाजिरी भएको देखिने हाजिरी पुस्तिकाले विद्यालयमा उपस्थित विद्यार्थीको यथार्थ संख्याको आधारमा मात्र माग गरेको भनि एकिन गर्न सक्ने आधारहरू देखिदैन ।	
११५	१५२	२०७८-१-१५	<p><b>शिक्षण सिकाई सामाग्री अनुदान</b></p> <p>स्थानीय र प्रदेश तहमा सशर्त अनुदान एवं शिक्षा विकास तथा समन्वय इकाइबाट कार्यान्वयन हुने कार्यक्रमसँग सम्बन्धित कार्यक्रम कार्यान्वयन पुस्तिका २०७७/७८ को कार्यक्रम संख्या २.७.१३.३ को प्रति विद्यार्थी लागतका आधारमा शिक्षण सिकाई सामाग्री वापतको यस वर्ष रु १७२०८५०।- निकासी गरेको छ । प्रति विद्यार्थी</p>	५१,५००

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																																																																																																																																																		
			लागत आधारमा शिक्षण सिकाई अनुदान भुक्तानी गर्दा IEMIS को विद्यार्थी संख्याका आधारमा भुक्तानी गर्नुपर्नेमा सो भन्दा वढी विद्यार्थी रहेको जनाई वढी भुक्तानी गरेको रकम रु ५१,५००।- असुल गर्नुपर्ने देखिन्छ ।																																																																																																																																																																			
			<table border="1"> <thead> <tr> <th rowspan="2">सि न</th> <th rowspan="2">विद्यालय</th> <th colspan="4">IEMIS विद्यार्थी संख्या</th> <th colspan="4">वितरण विद्यार्थी संख्या</th> <th colspan="4">वढी</th> <th rowspan="2">कुल वढी</th> </tr> <tr> <th>ECD</th> <th>१</th> <th>१-५</th> <th>६-८</th> <th>ECD</th> <th>१</th> <th>१-५</th> <th>६-८</th> <th>ECD @५००</th> <th>१ @१००</th> <th>१-५ @१५०</th> <th>६-८ @२००</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>नविन शिक्षा निकेतन आवि., दूहबी २</td> <td>२१</td> <td>१९</td> <td>१२८</td> <td>०</td> <td>२४</td> <td>३०</td> <td>१४९</td> <td>०</td> <td>१५००</td> <td>११००</td> <td>३१५०</td> <td>०</td> <td>५७५०</td> </tr> <tr> <td>२</td> <td>वि.पि.आवि, दूहबी ४</td> <td>३१</td> <td>०</td> <td>२१६</td> <td>०</td> <td>३३</td> <td>०</td> <td>२२६</td> <td>०</td> <td>१०००</td> <td>०</td> <td>१५००</td> <td>०</td> <td>२५००</td> </tr> <tr> <td>३</td> <td>पंचायत प्रा.वि., दूहवी ६</td> <td>१५</td> <td>२१</td> <td>९२</td> <td>०</td> <td>१८</td> <td>२५</td> <td>१००</td> <td></td> <td>१५००</td> <td>४००</td> <td>१२००</td> <td>०</td> <td>३१००</td> </tr> <tr> <td>४</td> <td>पंचायत आवि, दूहबी ६</td> <td>२०</td> <td>०</td> <td>०</td> <td>०</td> <td>२५</td> <td>०</td> <td>०</td> <td>०</td> <td>२५००</td> <td>०</td> <td>०</td> <td>०</td> <td>२५००</td> </tr> <tr> <td>५</td> <td>आधारभूत विद्यालय, दूहवी ७ भलूवा</td> <td>४३</td> <td>०</td> <td>०</td> <td>३८</td> <td>५७</td> <td>०</td> <td>०</td> <td>३९</td> <td>७०००</td> <td>०</td> <td>०</td> <td>२००</td> <td>७२००</td> </tr> <tr> <td>६</td> <td>भलूवा आवि, भलूवा दूहवी ७ फरसाही</td> <td>२९</td> <td>०</td> <td>०</td> <td>०</td> <td>३१</td> <td>०</td> <td>०</td> <td>०</td> <td>१०००</td> <td>०</td> <td>०</td> <td>०</td> <td>१०००</td> </tr> <tr> <td>७</td> <td>बिष्णू मा.वि., दूहवी ८ सोनापूर</td> <td>०</td> <td>०</td> <td>२३१</td> <td>०</td> <td>०</td> <td>०</td> <td>२४६</td> <td>०</td> <td>०</td> <td>०</td> <td>२२५०</td> <td>०</td> <td>२२५०</td> </tr> <tr> <td>८</td> <td>वि.पि.प्रा.वि., दूहवी ८ सोनापूर</td> <td>१८</td> <td>०</td> <td>०</td> <td>०</td> <td>२०</td> <td>०</td> <td>०</td> <td>०</td> <td>१०००</td> <td>०</td> <td>०</td> <td>०</td> <td>१०००</td> </tr> <tr> <td>९</td> <td>पशूपति प्रा.वि., दूहवी ९</td> <td>०</td> <td>३८</td> <td>१२८</td> <td>०</td> <td>०</td> <td>४२</td> <td>१३३</td> <td>०</td> <td>०</td> <td>४००</td> <td>७५०</td> <td>०</td> <td>११५०</td> </tr> </tbody> </table>	सि न	विद्यालय	IEMIS विद्यार्थी संख्या				वितरण विद्यार्थी संख्या				वढी				कुल वढी	ECD	१	१-५	६-८	ECD	१	१-५	६-८	ECD @५००	१ @१००	१-५ @१५०	६-८ @२००	१	नविन शिक्षा निकेतन आवि., दूहबी २	२१	१९	१२८	०	२४	३०	१४९	०	१५००	११००	३१५०	०	५७५०	२	वि.पि.आवि, दूहबी ४	३१	०	२१६	०	३३	०	२२६	०	१०००	०	१५००	०	२५००	३	पंचायत प्रा.वि., दूहवी ६	१५	२१	९२	०	१८	२५	१००		१५००	४००	१२००	०	३१००	४	पंचायत आवि, दूहबी ६	२०	०	०	०	२५	०	०	०	२५००	०	०	०	२५००	५	आधारभूत विद्यालय, दूहवी ७ भलूवा	४३	०	०	३८	५७	०	०	३९	७०००	०	०	२००	७२००	६	भलूवा आवि, भलूवा दूहवी ७ फरसाही	२९	०	०	०	३१	०	०	०	१०००	०	०	०	१०००	७	बिष्णू मा.वि., दूहवी ८ सोनापूर	०	०	२३१	०	०	०	२४६	०	०	०	२२५०	०	२२५०	८	वि.पि.प्रा.वि., दूहवी ८ सोनापूर	१८	०	०	०	२०	०	०	०	१०००	०	०	०	१०००	९	पशूपति प्रा.वि., दूहवी ९	०	३८	१२८	०	०	४२	१३३	०	०	४००	७५०	०	११५०	
सि न	विद्यालय	IEMIS विद्यार्थी संख्या				वितरण विद्यार्थी संख्या				वढी				कुल वढी																																																																																																																																																								
		ECD	१	१-५	६-८	ECD	१	१-५	६-८	ECD @५००	१ @१००	१-५ @१५०	६-८ @२००																																																																																																																																																									
१	नविन शिक्षा निकेतन आवि., दूहबी २	२१	१९	१२८	०	२४	३०	१४९	०	१५००	११००	३१५०	०	५७५०																																																																																																																																																								
२	वि.पि.आवि, दूहबी ४	३१	०	२१६	०	३३	०	२२६	०	१०००	०	१५००	०	२५००																																																																																																																																																								
३	पंचायत प्रा.वि., दूहवी ६	१५	२१	९२	०	१८	२५	१००		१५००	४००	१२००	०	३१००																																																																																																																																																								
४	पंचायत आवि, दूहबी ६	२०	०	०	०	२५	०	०	०	२५००	०	०	०	२५००																																																																																																																																																								
५	आधारभूत विद्यालय, दूहवी ७ भलूवा	४३	०	०	३८	५७	०	०	३९	७०००	०	०	२००	७२००																																																																																																																																																								
६	भलूवा आवि, भलूवा दूहवी ७ फरसाही	२९	०	०	०	३१	०	०	०	१०००	०	०	०	१०००																																																																																																																																																								
७	बिष्णू मा.वि., दूहवी ८ सोनापूर	०	०	२३१	०	०	०	२४६	०	०	०	२२५०	०	२२५०																																																																																																																																																								
८	वि.पि.प्रा.वि., दूहवी ८ सोनापूर	१८	०	०	०	२०	०	०	०	१०००	०	०	०	१०००																																																																																																																																																								
९	पशूपति प्रा.वि., दूहवी ९	०	३८	१२८	०	०	४२	१३३	०	०	४००	७५०	०	११५०																																																																																																																																																								

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय													बेरुजु रकम
			सोनापूर													
			१० शारदा प्रा.वि., दूहवी १० सिमरिया	३५	२२	९१	०	३९	२३	९३	०	२०००	१००	३००	०	२४००
			११ जनता मा.वि. दुहवी १० सिमरिया	२६	०	०	०	३१	०	०	०	२५००	०	०	०	२५००
			१२ ग्राम जनता प्रा.वि., दूहवी ११ तनमूना	४०	०	०	०	४६	०	०	०	३०००	०	०	०	३०००
			१३ दुर्गा आवि, दूहवी ११ तनमूना	६७	०	०	०	७८	०	०	०	५५००	०	०	०	५५००
			१४ गोपाल मा.वि., दूहवी ११ तनमूना	०	०	१३१	८३	०	०	१३५	८६	०	०	६००	६००	१२००
			१५ कर्मा प्रा.वि., पूर्व दूहवी १२ कूशाहा	०	०	१०८	०	०	०	१०९	०	०	०	१५०	०	१५०
			१६ शारदा आवि, दूहवी १२ पूर्व कूशाहा	२१	०	०	०	२२	०	०	०	५००	०	०	०	५००
			१७ शाल्पा मा.वि. दूहवी १२ पूर्व कूशाहा	५२	५९	२४२	८४	५३	७८	२७४	८९	५००	१९००	४८००	१०००	८२००
			१८ एकता ज्ञानमैथिल प्रा.वि. दूहवी १२	०	३१	०	०	०	४७	०	०	०	१६००	०	०	१६००

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय													बेरुजु रकम
															जम्मा	५१५००
११६			<p><b>शिक्षक तलब</b></p> <p>शिक्षक किताबखानाबाट तलबी प्रतिवेदन पारित गराएर मात्र तलब खर्च लेख्नुपर्नेमा तलवी प्रतिवेदन पारित नगराइ विद्यालयहरुलाई शिक्षकहरुको तलब वापत रु ५४५४१६००।२० निकासी दिएको पाइयो । तलबी प्रतिवेदन पारित गराएर मात्र तलब निकासी दिनुपर्दछ । पारित तलवी प्रतिवेदन र विद्यालयगत स्वीकृत शिक्षक दरवन्दी विवरण नभएकोले शिक्षक तलब निकासी भिडान गर्न सकिएन । विद्यालयगत शिक्षक कर्मचारी अभिलेख खाता रहेको भएतापनि सम्पूर्ण विवरणहरु अद्यावधिक भएको देखिँदैन । साविक जिल्ला शिक्षा कार्यालयबाट प्रमाणित विद्यालयगत शिक्षक दरवन्दी विवरण नभएकोले शिक्षकको तलब सम्बन्धमा यथार्थ विश्लेषण गर्न सकिँदैन ।</p>													
११७			<p><b>बढी तलब</b></p> <p>विष्णु माध्यामिक विद्यालय दुहवीका शिक्षक श्री गुन्जा चौधरी २०७७ फागुन १२ मा अनिवार्य अवकाश भएकोमा दोश्रो चौमासिकको पुरै तलब निकासी भएकोले निजको १८ दिनको सञ्चयकोष थप, विमा, विशेष भत्ता सहितको रु २९१५३।० बढी निकासी भएको रकम असुल गर्नुपर्दछ ।</p>													२९,१५३
११८	२१६	२०७८-३-१७	<p><b>कार्यसम्पन्न</b></p> <p>विद्यालय शैक्षिक गुणस्तर सुदृढीकरण एवं कार्यसम्पादनमा आधारित प्रोत्साहन अनुदान अन्तर्गत निम्नानुसार अनुदान दिएको छ। स्थानीय र प्रदेश तहमा सशर्त अनुदान एवं शिक्षा विकास तथा समन्वय इकाइबाट कार्यान्वयन हुने कार्यक्रमसँग सम्बन्धित कार्यक्रम कार्यान्वयन पुस्तिका २०७७/७८ मा विज्ञान प्रयोगशाला अनुदान र शिक्षण सिकाइमा ICT प्रयोगका लागि अनुदान अन्तर्गत प्राप्त रकम विद्यालयले नमुना विद्यालय सञ्चालन निर्देशिका, २०७४ को अनुसूचीमा उल्लेखित मापदण्डका आधारमा विज्ञान प्रयोगशाला र ICT ल्याब व्यवस्थापन गर्नुपर्ने, पुस्तकालय व्यवस्थापनका लागि छनोट भएका विद्यालयले अनुदानबाट पाठ्यपुस्तक, पाठ्यक्रम, शिक्षक निर्देशिका, सन्दर्भ सामग्री खरिद गर्न सार्वजनिक खरिद ऐन अनुसार खर्च गर्ने र विद्यालयले खरिद गरेका पुस्तकहरुको सूची अनिवार्यरूपले स्थानीय तहमा पेश गर्नुपर्ने तथा अनुदान प्राप्त विद्यालयले निर्धारित मापदण्ड र प्रक्रिया अनुरूप कार्यान्वयन गरे नगरेको नियमित रूपमा अनुगमन गरी सोको एकप्रति शिक्षा तथा मावन स्रोत विकास केन्द्रमा पनि पठाउने व्यवस्था छ। पालिकाले यस वर्ष निम्नानुसारका विद्यालयहरुलाई पुस्तकालय, विज्ञान प्रयोगशाला र ICT ल्याव र कार्यसम्पादनमा आधारित अनुदान समेत रु २२००००।०० प्रदान गरेको छ । उक्त अनुदानको सम्बन्धमा तोकिए बमोजिमको प्रकृया पुरा गरी खरिद गरे नगरेको, जिन्सी दाखिला गरे नगरेको, सम्बन्धमा नियमित अनुगमन गरी प्रतिवेदन पेश गरेको पाइएन । कार्यक्रम पुस्तिकामा उल्लेख भएबमोजिम प्रकृया पुरा गरी कार्यसम्पन्न भएको रु २२,००,०००।० को प्रमाण पेश गर्नुपर्ने देखिन्छ ।</p>													२,२००,०००
				क्र.सं.	विद्यालयको नाम	पुस्तकालय	विज्ञान प्रयोगशाला	आइसिटि ल्याव	का.स.मा आधारित अनुदान	रकम						

क्रम	भौचर नम्बर	भौचर मिति	विषय						बेरुजु रकम	
				१.	साल्पा मा.वि. दुहवी १२	६५००००		५००००	७०००००	
				२.	गोपाल मा.वि. दुहवी ११		६५००००		६५००००	
				३.	नविन शिक्षा निकेतन आ.वि. दुहवी २		६५००००		६५००००	
				४.	आधारभूत विद्यालय दुहवी ७			५००००	५००००	
				५.	पञ्चायत आ.वि. दुहवी ५			५००००	५००००	
				६.	कर्मा आ.वि. दुहवी १२			५००००	५००००	
				७.	पशुपति आधारभूत विद्यालय दुहवी ८			५००००	५००००	
								जम्मा	२२०००००	
११९			<p><b>पाठ्यपुस्तक अनुदान</b></p> <p>शिक्षा सशर्त अनुदानतर्फको रकम खर्च गर्दा नेपाल सरकारबाट सम्बन्धित आर्थिक वर्षको लागि स्वीकृत कार्यक्रम कार्यान्वयन पुस्तिकामा तोकिए बमोजिम गर्नुपर्ने व्यवस्था छ । कार्यक्रम कार्यान्वयन पुस्तिका २०७७।७८ को कृत्याकलाप नं २.४.६.१ अनुसार गत वर्षको ई.मि.सको आधारमा दोश्रो चौमासिकभित्र ७५ प्रतिशत रकम निकासी दिनुपर्ने र नयाँ ई.मि.स प्राप्त भएपछि विद्यार्थी संख्या यकिन गरी विद्यालयले पुस्तक खरिद गरेको विल भरपाईको आधारबाट तथ्याङ्क भिडान गरी थप पाठ्यपुस्तकको रकम निकासी दिनुपर्ने व्यवस्था भएकोमा शिक्षा तथा मानव श्रोत विकास केन्द्रको च.नं.३९५, मिति २०७८।२।२५ को परिपत्रानुसार कोभिड-१९ को कारण शैक्षिक सत्र २०७८ को ई.मि.स. तयार नभएकोले पुरै रकम निकासी पठाउन निर्देशन भएको छ । पालिकाले भौ.नं.१८०-२०७८।२।१० बाट ७५ प्रतिशत पाठ्यपुस्तक अनुदान बापत रु.३३४६८४८/- विद्यालयलाई निकासी दिएकोमा पुनःभौ.नं. २४८-२०७८।३।२२ बाट थप पाठ्यपुस्तक बापत रु. १०३५६९६/- निकासी दिएको छ। निकासीको लागि आधार लिएका विद्यार्थीहरु पालिकाले विद्यालयबाट प्रमाणिकरण गरी माग गरेको र विद्यालयले ई.मि.स मा उल्लेख गरेको तथ्यांकसंग भिडान हुँदैन । परिपत्रका आधारमा निकासी दिएको रकम शैक्षिक सत्र २०७८ को विद्यार्थी भर्ना संख्या र अद्यावधिक ई.मि.स को आधारमा उक्त रकम यथार्थ विद्यार्थीलाई वितरण गर्न पाठ्यपुस्तक खरिद भए नभएको हालसम्म पनि एकिन गरेको छैन । विद्यार्थी संख्या र पाठ्यपुस्तक खरिद र वितरण भरपाई भिडान गरी खर्च रकम एकिन गर्नुपर्ने तथा भिडानबाट बढि रकम निकासी देखिएमा संघीय सञ्चित कोष फिर्ता दाखिला गर्नुपर्दछ ।</p>							

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																										
१२०			<p><b>शीर्षक फरक पारि खर्च</b></p> <p>वास्तविक विद्यार्थी संख्या नै एकिन नभएको अवस्थामा रु ८९३१६।० बालविकास सहजकर्ताको तलब शीर्षकमा विनियोजित रकम पाठ्यपुस्तक खरिदका लागि विद्यालयलाई निकासी दिएको छ । सम्बन्धित शीर्षक भन्दा फरक शीर्षकबाट पाठ्यपुस्तक अनुदानमा खर्च गरेको देखिएकोले उक्त रकम नियमित देखिदैन ।</p>	८९,३१६																																										
१२१			<p><b>वढी छात्रवृत्ति</b></p> <p>स्थानीय र प्रदेश तहमा सशर्त अनुदान एवं शिक्षा विकास तथा समन्वय इकाइबाट कार्यान्वयन हुने कार्यक्रमसँग सम्बन्धित कार्यक्रम कार्यान्वयन पुस्तिका २०७७/७८ को कार्यक्रम कार्यान्वयन मार्गदर्शनको बुँदा (ट) मा स्थानीय तहका लागि निर्धारण हुने अनुदान विद्यालयबाट भरिने शैक्षिक तथ्याङ्क (IEMIS) मा आधारित हुने व्यवस्था छ। विद्यालयबाट तथ्याङ्क नभरेका/अद्यावधिक नगरेका कारणबाट स्थानीय तहले पाउने अनुदानमा फरक पर्न जाने भएकाले आफ्नो मातहतका विद्यालयहरूलाई IEMIS अनिवार्य रूपले भर्ना/अद्यावधिक गर्न लगाउने र प्राप्त ससर्त अनुदान विद्यालयलाई निकासी दिँदा अद्यावधिक शैक्षिक तथ्याङ्क २०७७ लाई आधार लिनुपर्ने उल्लेख छ। यस पालिकाले IEMIS मा उल्लेख भएका विद्यार्थीलाई सत्यापन गरी सोही आधारमा निकासी दिनुपर्नेमा पालिका आफै सत्यापनका लागि विद्यालयको अनुगमन नगरी विद्यालयबाट तथ्यांक माग गरी सोही आधारमा IEMIS मा उल्लेख भएका भन्दा वढी छात्रा विद्यालयमा रहेको जनाई प्रति विद्यार्थी रु ४०० को दरले निम्नानुसारका विद्यालयलाई उपलब्ध गराएको वढी दलित छात्रा छात्रवृत्ती रकम रु ६२०००।०० असुल गर्नुपर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>सि.न.</th> <th>विद्यालय</th> <th>IEMIS अनुसार छात्रा संख्या</th> <th>भुक्तानी संख्या</th> <th>वढी दलित छात्रा संख्या</th> <th>वढी दलित छात्रा छात्रवृत्ती ४०० दर</th> </tr> </thead> <tbody> <tr> <td>1</td> <td>मदन आश्रित प्रा.वि., दूहबी १</td> <td>११०</td> <td>११४</td> <td>४</td> <td>१६००</td> </tr> <tr> <td>2</td> <td>वि.पि.आवि, दूहबी ४</td> <td>११४</td> <td>११९</td> <td>५</td> <td>२०००</td> </tr> <tr> <td>3</td> <td>सरस्वती मा.वि. दूहबी ५</td> <td>१८०</td> <td>२००</td> <td>२०</td> <td>८०००</td> </tr> <tr> <td>4</td> <td>पंचायत प्रा.वि., दूहबी ६</td> <td>३९</td> <td>४५</td> <td>६</td> <td>२४००</td> </tr> <tr> <td>5</td> <td>भलूवा आवि, भलूवा दूहबी ७ फरसाही</td> <td>९५</td> <td>१०२</td> <td>७</td> <td>२८००</td> </tr> <tr> <td>6</td> <td>बिष्णू मा.वि., दूहबी ८ सोनापूर</td> <td>१५३</td> <td>१५६</td> <td>३</td> <td>१२००</td> </tr> </tbody> </table>	सि.न.	विद्यालय	IEMIS अनुसार छात्रा संख्या	भुक्तानी संख्या	वढी दलित छात्रा संख्या	वढी दलित छात्रा छात्रवृत्ती ४०० दर	1	मदन आश्रित प्रा.वि., दूहबी १	११०	११४	४	१६००	2	वि.पि.आवि, दूहबी ४	११४	११९	५	२०००	3	सरस्वती मा.वि. दूहबी ५	१८०	२००	२०	८०००	4	पंचायत प्रा.वि., दूहबी ६	३९	४५	६	२४००	5	भलूवा आवि, भलूवा दूहबी ७ फरसाही	९५	१०२	७	२८००	6	बिष्णू मा.वि., दूहबी ८ सोनापूर	१५३	१५६	३	१२००	६२,०००
सि.न.	विद्यालय	IEMIS अनुसार छात्रा संख्या	भुक्तानी संख्या	वढी दलित छात्रा संख्या	वढी दलित छात्रा छात्रवृत्ती ४०० दर																																									
1	मदन आश्रित प्रा.वि., दूहबी १	११०	११४	४	१६००																																									
2	वि.पि.आवि, दूहबी ४	११४	११९	५	२०००																																									
3	सरस्वती मा.वि. दूहबी ५	१८०	२००	२०	८०००																																									
4	पंचायत प्रा.वि., दूहबी ६	३९	४५	६	२४००																																									
5	भलूवा आवि, भलूवा दूहबी ७ फरसाही	९५	१०२	७	२८००																																									
6	बिष्णू मा.वि., दूहबी ८ सोनापूर	१५३	१५६	३	१२००																																									

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम			
			7	पशूपति प्रा.वि., दूहवी ९ सोनापूर	६६	७०	४	१६००			
			8	वि.पि.प्रा.वि., दूहवी १० सिमरिया	८८	९९	११	४४००			
			9	ग्राम जनता प्रा.वि., दूहवी ११ तनमूना	८१	८७	६	२४००			
			10	गोपाल मा.वि., दूहवी ११ तनमूना	११७	१२१	४	१६००			
			11	कर्मा प्रा.वि., पूर्व दूवी १२ कूशाहा	५४	५६	२	८००			
			12	शाल्या मा.वि. दूवी १२ पूर्व कूशाहा	१७९	१९७	१८	७२००			
			13	नया ईस्लाम मदसों दुहवी १	७२	१३२	६०	२४०००			
			14	मदसा ज्याउल स्लाम दुहवी २	४०	४५	५	२०००			
							जम्मा	६२०००			
१२२			<b>स्वास्थ्य सुरक्षा सामग्री वितरण</b> कोभिड-१९ का कारण उत्पन्न परिस्थितिमा सिकाई सहजीकरणका लागि शैक्षिक कार्यक्रम अन्तर्गत विभिन्न ३२ विद्यालयलाई रु. २०५३८००।- भुक्तानी गरेको छ। साथै रु. ३१२००० इन्टरनेट जडानको लागि भुक्तानी गरेकोमा सोको विलभरपाई माग गरेको छैन ।स्वास्थ्य सुरक्षा सामग्री अन्तर्गत रु. १७९१२००।- भुक्तानी गरेकोमा २०७७ को प्रमाणिकरण गरेको विद्यार्थी संख्या भन्दा बढी विद्यार्थी रहेको जनाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेकोले बढी वितरण गरेको रु. २१२६००।- असुल गर्नुपर्दछ।						२१२,६००		
			सि	विद्यालय	सत्यापन विद्यार्थी संख्या				स्वास्थ्य सुरक्षा सामग्री	फरक	प्रति विद्यार्थी रु २०० को दरले वढी
			न		१-५	६-८	८-१०	जम्मा	वितरण	विद्यार्थी	भुक्तानी

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय								बेरुजु रकम
			१ जनता मायावती आभू., दूहबी १	३१०	११६		४२६	४८८		६२	१२४००
			२ मदन आश्रित प्रा.वि., दूहबी १	१८४	०		१८४	२४७		६३	१२६००
			३ मदसा इस्लामिया दूहवी १	३२९	०		३२९	३२९		०	०
			४ नेपाल राष्ट्रिय आवि, दूहवी २	६५	३२		९७	११३		१६	३२००
			५ नविन शिक्षा निकेतन आवि., दूहबी २	१४९	९०		२३९	२६३		२४	४८००
			६ भोला निर्मावि., दूहवी ३	१२०	३७		१५७	१७७		२०	४०००
			७ वि.पि.आवि, दूहबी ४	२२६	६०		२८६	३१९		३३	६६००
			८ सरस्वती मा.वि. दूहवी ५	१७१	२४८	६३३	१०५२	१०८९		३७	७४००
			९ पंचायत प्रा.वि., दूहवी ६	१००	०		१००	११८		१८	३६००
			१० पंचायत आवि, दूहबी ६	१२४	८१		२०५	२३०		२५	५०००
			११ आधारभूत विद्यालय, दूहवी ७ भलूवा	२२५	३९		२६४	३२१		५७	११४००
			१२ भलूवा आवि, भलूवा दूहवी ७ फरसाही	१३०	४६		१७६	२०७		३१	६२००
			१३ बिष्णू मा.वि., दूहवी ८ सोनापूर	२४६	११०	५१	४०७	४०७		०	०
			१४ वि.पि.प्रा.वि., दूहवी ८ सोनापूर	५३	०		५३	७३		२०	४०००



क्रम	भौचर नम्बर	भौचर मिति	बिषय								बेरुजु रकम
			१५	पशूपति प्रा.वि., दूहवी ९ सोनापूर	१३३	०		१३३	१६५	३२	६४००
			१६	बेलाल पब्लिक स्कूल मदसां दूहवी ९	१९५	३०		२२५	२२५	०	०
			१७	मदर्सा तब्लिगूल इस्लाम दूहवी ९	३२९	१०६		४३५	२४७	०	०
			१८	शारदा प्रा.वि., दूहवी १० सिमरिया	९३	०		९३	१३२	३९	७८००
			१९	वि.पि.प्रा.वि., दूहवी १० सिमरिया	१७०	०		१७०	२६५	९५	१९०००
			२०	जनता मा.वि. दुहवी १० सिमरिया	१३८	२४१	१५०	५२९	५६०	३१	६२००
			२१	ग्राम जनता प्रा.वि., दूहवी ११ तनमूना	१३९	०		१३९	१८५	४६	९२००
			२२	दूगो आवि, दूहवी ११ तनमूना	११८	४२		१६०	२३८	७८	१५६००
			२३	गोपाल मा.वि., दूहवी ११ तनमूना	१३५	८६	९१	३१२	३८६	७४	१४८००
			२४	हिमालय आदर्श मा.वि.दूहवी १२ पू.कू	१८२	१२२	९०	३९४	४९१	९७	१९४००
			२५	कर्मा प्रा.वि., पूर्व दूवी १२ कूशाहा	१०९	०		१०९	१४३	३४	६८००
			२६	शारदा आवि, दूवी १२ पूर्व कूशाहा	१२२	९१		२१३	२३५	२२	४४००

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय								बेरुजु रकम
			२७	शाल्या मा.वि. दूवी १२ पूर्व कूशाहा	२७४	८९	४९	४१२	४६५	५३	१०६००
			२८	एकता ज्ञानमैथिल प्रा.वि. दूहवी १२	१२७	०		१२७	१५३	२६	५२००
			२९	नया ईस्लाम मदसों दुहवी १	१३२	०		१३२	१३२	०	०
			३०	ईस्लामपुर नुरी मदसों दुहवी १	२१६	०		२१६	२१६	०	०
			३१	मदर्सा ज्याउल स्लाम दुहवी २	९७	०		९७	९७	०	०
			३२	स्लाहुल मुस्लिमिन मक्तव	२१०	०		२१०	२४०	३०	६०००
										१०६३	२१२६००

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																																																		
१२३			<p><b>दलित छात्रवृत्ति</b></p> <p>सत्यापनको लागि विद्यार्थी संख्या उल्लेख गरी पठाउन पालिकाले दिएको आदेशको आधारमा IEMIS मा भन्दा वढी विद्यार्थी संख्या रहेको जनाई विद्यालयले पठाएको तथ्यांकलाई आधार मानी IEMIS मा भन्दा वढी विद्यार्थीलाई प्रति विद्यार्थी रु ४०० को दरले प्रदान गरेको दलित छात्र छात्रवृत्ति रु १९२००।०० असुल गर्नुपर्दछ ।</p> <table border="1"> <thead> <tr> <th>सि.नं.</th> <th>विद्यालयको विवरण</th> <th>IEMIS अनुसार विद्यार्थी</th> <th>भुक्तानी संख्या</th> <th>वढी दलित छात्र संख्या</th> <th>वढी दलित छात्र छात्रवृत्ती</th> </tr> </thead> <tbody> <tr> <td>१.</td> <td>नविन शिक्षा निकेतन आवि., दूहबी २</td> <td>१२</td> <td>१३</td> <td>१</td> <td>४००</td> </tr> <tr> <td>२.</td> <td>सरस्वती मा.वि. दूहवी ५</td> <td>३८</td> <td>४५</td> <td>७</td> <td>२८००</td> </tr> <tr> <td>३.</td> <td>पंचायत प्रा.वि., दूहवी ६</td> <td>११</td> <td>१५</td> <td>४</td> <td>१६००</td> </tr> <tr> <td>४.</td> <td>आधारभूत विद्यालय, दूहवी ७ भलूवा</td> <td>११३</td> <td>१२५</td> <td>१२</td> <td>४८००</td> </tr> <tr> <td>५.</td> <td>शारदा प्रा.वि., दूहवी १० सिमरिया</td> <td>८</td> <td>१८</td> <td>१०</td> <td>४०००</td> </tr> <tr> <td>६.</td> <td>जनता मा.वि. दुहवी १० सिमरिया</td> <td>३६</td> <td>४१</td> <td>५</td> <td>२०००</td> </tr> <tr> <td>७.</td> <td>दूगो आवि, दूहवी ११ तनमूना</td> <td>३५</td> <td>३८</td> <td>३</td> <td>१२००</td> </tr> <tr> <td>८.</td> <td>कर्मा प्रा.वि., पूर्व दूहवी १२ कूशाहा</td> <td>६</td> <td>८</td> <td>२</td> <td>८००</td> </tr> <tr> <td>९.</td> <td>शाल्या मा.वि. दूहवी १२ पूर्व कूशाहा</td> <td>३८</td> <td>४२</td> <td>४</td> <td>१६००</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td></td> <td>जम्मा</td> <td>१९२००</td> </tr> </tbody> </table>	सि.नं.	विद्यालयको विवरण	IEMIS अनुसार विद्यार्थी	भुक्तानी संख्या	वढी दलित छात्र संख्या	वढी दलित छात्र छात्रवृत्ती	१.	नविन शिक्षा निकेतन आवि., दूहबी २	१२	१३	१	४००	२.	सरस्वती मा.वि. दूहवी ५	३८	४५	७	२८००	३.	पंचायत प्रा.वि., दूहवी ६	११	१५	४	१६००	४.	आधारभूत विद्यालय, दूहवी ७ भलूवा	११३	१२५	१२	४८००	५.	शारदा प्रा.वि., दूहवी १० सिमरिया	८	१८	१०	४०००	६.	जनता मा.वि. दुहवी १० सिमरिया	३६	४१	५	२०००	७.	दूगो आवि, दूहवी ११ तनमूना	३५	३८	३	१२००	८.	कर्मा प्रा.वि., पूर्व दूहवी १२ कूशाहा	६	८	२	८००	९.	शाल्या मा.वि. दूहवी १२ पूर्व कूशाहा	३८	४२	४	१६००					जम्मा	१९२००	१९,२००
सि.नं.	विद्यालयको विवरण	IEMIS अनुसार विद्यार्थी	भुक्तानी संख्या	वढी दलित छात्र संख्या	वढी दलित छात्र छात्रवृत्ती																																																																	
१.	नविन शिक्षा निकेतन आवि., दूहबी २	१२	१३	१	४००																																																																	
२.	सरस्वती मा.वि. दूहवी ५	३८	४५	७	२८००																																																																	
३.	पंचायत प्रा.वि., दूहवी ६	११	१५	४	१६००																																																																	
४.	आधारभूत विद्यालय, दूहवी ७ भलूवा	११३	१२५	१२	४८००																																																																	
५.	शारदा प्रा.वि., दूहवी १० सिमरिया	८	१८	१०	४०००																																																																	
६.	जनता मा.वि. दुहवी १० सिमरिया	३६	४१	५	२०००																																																																	
७.	दूगो आवि, दूहवी ११ तनमूना	३५	३८	३	१२००																																																																	
८.	कर्मा प्रा.वि., पूर्व दूहवी १२ कूशाहा	६	८	२	८००																																																																	
९.	शाल्या मा.वि. दूहवी १२ पूर्व कूशाहा	३८	४२	४	१६००																																																																	
				जम्मा	१९२००																																																																	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
१२४			<p><b>आईसोलेशन केन्द्र व्यवस्थापन</b></p> <p>कार्यालयले प्रकोप व्यवस्थापन कोषबाट दुहवी नगरपालिला वडा नं. ८ स्थित जयकाली विस्कट ई.प्रा.लि. को भवनमा कोभिड-१९ पोजेटिभ भएकालाई उपचार व्यवस्थापनको लागि आइसोलेशन केन्द्र स्थापना गरेको देखिन्छ। उक्त केन्द्र स्थापनाका लागि रु. ३४,९४,३१२.३५ लागत अनुमान रहेको शौचालय तथा पार्टिशन निर्माण गर्न दुहवी आइसोलेशन केन्द्र व्यवस्थापन उपभोक्ता समितिसंग सम्झौता गरी २ वटा रनिङ विलबाट रु. ३१,४४,८८१.१२ भुक्तानी दिएको देखियो। यस सम्बन्धमा देखिएका व्यहोराहरू निम्नानुसारका छन्:</p> <div data-bbox="725 435 1776 842" style="border: 1px solid black; padding: 5px; text-align: center;">   <p>जयकाली विस्कट ई.प्रा.लि.को हाताभित्र संचालित तत्कालिन आइसोलेशन केन्द्र (हालको नगर अस्पताल भवन) र सोही जग्गामा निर्माण गरिएको शौचालय</p> </div>	
१२४.१			<p>उक्त आइसोलेशन केन्द्र एक निजी विस्कट इन्डिस्ट्रिज प्रा.लि. को जग्गा तथा भवनलाई पुनःनिर्माण गरी संचालन गरिएको र उक्त आइसोलेशन केन्द्रलाई हाल नगर आधारभूत अस्पतालको रूपमा थप संरचना समेत निर्माण गरी संचालन गरेको देखियो। उक्त भवन तथा जग्गा निजी स्वामित्वमा रहेको र यस पालिकाले लिज वा भाडा सम्बन्धी कुनै पनि सम्झौता गरेको नदेखिएको कारण निजी जग्गामा बनाएको संरचना भविष्यमा डिस्मेन्टल गर्नुपर्ने भएकोले योजनाको दिगोपन रहने देखिएन। पालिकाले निजी जग्गामा सम्झौता नगरी अल्पकालिक अवस्थाको आइसोलेशन केन्द्र स्थापन गर्दा रु. ३४,९४,३१२.३५ को दिर्घकालिन संरचना बनाई रु. ३१,४४,८८१.१२ भुक्तानी गरेको मनासिव देखिएन। यसबाट खर्च भएको संरचनाको दिगोपन रहने नदेखिएकाले दिर्घकालिन स्थायित्व भएको योजना संचालन गर्ने तर्फ पालिकाले ध्यान दिनुपर्दछ।</p>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम														
१२४.२			<p>आइशोलेशन केन्द्र स्थापनाका लागि उपभोक्ता समितिबाट रु. ३४९४३१२।३५ को निर्माण कार्य गरी रु. ३१४४८८१।१२ भुक्तानी गरेको देखियो। लेखापरीक्षणको क्रममा स्थलगत अनुगमन गर्दा आइटम नं. २६ मा ५० थान काठको सिंगल बेड (Bed, bed cover, all complete set) को प्रतिथान रु. ३,५००/- का दरले रु. १,७५,०००/- मूल्याङ्कन भई भुक्तानी भएकोमा वेडको साइज तथा स्पेशिफिकेशन नखुलाएका कारण के कस्तो बेड आपूर्ति गर्नुपर्ने भन्नेमा एकिन हुन सकेन। स्थालगत अवलोकनबाट खाटको गुणस्तर कमजोर रहेको देखियो । बारवेड वायर गरिएको १२ वटा पोष्ट मध्ये गेट भन्दा उत्तर तर्फका पोष्टमा ५ लाईन काँडेतार लगाईएकोमा ६ लाईन नापी गरी बढी मूल्याङ्कन गरेको देखियो । साथै शौचालयका २ वटा ढोका विग्रिएको अवस्थामा रहेकोले सम्बन्धित उपभोक्ता समितिबाट मर्मत सम्भार गर्नुपर्ने र थप काँडेतार लगाउनुपर्ने देखिन्छ । उपभोक्ता समितिबाट उक्त रु. १९५६।५९ को कार्य गराई प्रमाण पेश गर्नुपर्दछ ।</p> <table border="1" data-bbox="1025 467 1473 783"> <thead> <tr> <th>सि.नं.</th> <th>विवरण</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>१.</td> <td>आल्युनियम ठेक्का</td> <td>१६९८।३०</td> </tr> <tr> <td>२.</td> <td>काटेतार २.२९ के.जी</td> <td>२५८।२९</td> </tr> <tr> <td></td> <td>जम्मा</td> <td>१९५६।५९</td> </tr> </tbody> </table>	सि.नं.	विवरण	रकम	१.	आल्युनियम ठेक्का	१६९८।३०	२.	काटेतार २.२९ के.जी	२५८।२९		जम्मा	१९५६।५९	१,९५७		
सि.नं.	विवरण	रकम																
१.	आल्युनियम ठेक्का	१६९८।३०																
२.	काटेतार २.२९ के.जी	२५८।२९																
	जम्मा	१९५६।५९																
१२५			<p><b>प्रकोप व्यवस्थापन कोष</b> कोरोना व्यवस्थापन कोषमा गत वर्षको जिम्मेवारी रु. १७,१३,७३१।३० रहेकोमा यस वर्ष बाह्य, व्यक्ति, संघ संस्था, दाता, नगरपालिका पूजीगत खाताबाट रकमान्तर गरी प्रदेश सरकारबाट रु. १५ लाख, संघीय मन्त्रालयबाट रु. २०,८८,००० समेत जम्मा रु. १,०२,४४,००३ भएकोमा यस वर्ष रु. ९१,२२,४९१।०० खर्च भई रु. ११,२१,५१२ बाकी रहेको देखिन्छ । उक्त बाँकी रकम मध्ये एन.आई.सी. एसिया बैंकमा कोरोना कोष तर्फ रु.१०,०१,५९७ र प्रकोप व्यवस्थापन कोषतर्फ रु. १,१९,९१५ रहेको देखिन्छ। यस सम्बन्धमा देखिएका व्यहोराहरू निम्नानुसार छन्:</p>															
१२५.१			<p>प्रकोप व्यवस्थापन कोष तथा कोरोना कोषबाट निम्नानुसार खर्च भएकोमा प्रतिस्पर्धा नगरी सोझै खरिद गरेको, बिल भरपाइ पेश नभएको, जिन्सी दाखिला नगरेको, खर्चको पर्याप्त पुष्ट्याइ पेश नभएको निम्नानुसारको खर्च रु 7,76,0,678/94 को सम्बन्धमा थप प्रमाण पेश गरी नियमित समेत गरी पेश गर्नुपर्दछ ।</p> <table border="1" data-bbox="510 1209 1989 1430"> <thead> <tr> <th>१</th> <th>गो.भौ. नं./मिति</th> <th>ब.उ.शी.नं.</th> <th>योजना/कार्यक्रम</th> <th>फर्मको नाम (मु.क.द.न)</th> <th>रकम</th> <th>थप प्रमाण पेश गर्नुपर्ने / नियमित</th> </tr> </thead> <tbody> <tr> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td></td> </tr> </tbody> </table>	१	गो.भौ. नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	फर्मको नाम (मु.क.द.न)	रकम	थप प्रमाण पेश गर्नुपर्ने / नियमित								७,७६०,६७८
१	गो.भौ. नं./मिति	ब.उ.शी.नं.	योजना/कार्यक्रम	फर्मको नाम (मु.क.द.न)	रकम	थप प्रमाण पेश गर्नुपर्ने / नियमित												

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय						बेरुजु रकम
									गर्नुपर्ने रकम रु.
			प्रकोप व्यवस्थापन कोष (SUTRA सुत्रमा रहेको)						
			7-2077/06/14	प्रकोप	भिटीएम खरिद (500*280.01)	प्रगती इम्पोर्ट एण्ड एक्सपोर्ट (609781579)	बाट सोझै खरिद	140007।००	140007
			10-2077/07/03	"	शौचालय सफाई			12500।००	
			८-२०७७/06/21		इन्टरनेट जडान	कनेक्ट नेपाल नेटवर्कस्		41000।००	
			6-2077/06/14	"	शव व्यवस्थापन	प्रदिप कुमार सिंह		8000।००	
			5-2077/6/13	"	विज्ञापन र माइकिङ्ग			46700।००	
			4-2077/06/12	"	विद्युत महशुल			20041।००	
			१२-2077/07/05		चिया खर्च	रबिन्द्र कुमार रौनियारलाइ भुक्तानी		2126।००	
			13-2077/07/04	"	चिया खर्च	बाबु राजवंशीलाइ भुक्तानी		4200।००	
			14-2077/7/04	"	आर्टस लेखेको	न्यू सोनी आट्रस		12000।००	
			15-2077/07/04	"	प्लाष्टिक डब्बा खरिद	ओमवार जेनरल स्टोरबाट सोझै खरीद		15940।००	15940
			16-2077/07/04	"	फर्निचर खरिद	सागर स्टिल फर्निचर उद्योग ( 302724789)	बाट सोझै खरीद	93917।००	93917
			17-2077/07/05	"	जोखिम भत्ता १०० प्रतिशत समेत तलव	कमल कुमार बस्याल (एम्बुलेन्स चालक)		30000।००	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय						बेरुजु रकम
			१८-2077/07/05	"	लाइफ ब्वाय साबुन(4687 थान)	यसोदा स्टेशनरी एण्ड जनरल सप्लायर्स ( प्रति साबुन ५९ ग्रामको रू १६) वितरणको भरपाई नरहेको	74995।००	74995	
			19-2077/07/05	"	सेनिटाइजर र मास्क खरिद	प्रकाश स्टोर्स सप्लायर्सबाट सोझै खरिद	450000।००	450000	
			20-2077/07/16	"	विद्युत् ,पानी महसुल		7029।००		
			21-2077/07/16	"	खाना नास्ता-१५१ जना	शंकर टेन्ट हाउसमा खाजा खाने व्यक्तिको उपस्थिति र डाइट लिष्ट विवरण नरहेको	58890।००	58890	
			19-2077/07/17	"	पानी टैंकी कलर	न्यू सगरमाथा ट्रेड्स	7490।००		
			23-2077/07/19	"	खाना खर्च	शंकर टेन्ट हाउसमा खाजा खाने व्यक्तिको उपस्थिति र डाइट लिष्ट विवरण नरहेको	54990।००	54990	
			24-2077/07/21	"	रिजार्ज कार्ड वितरण	पिंकि भगतलाइ भुक्तानी भएकोमा प्रयोग गरेको भरपाइ नरहेको	8800।००	8800	
			25-2077/07/21	"	मेडिकल उपकरण खरिद(पल्सा अक्सिमिटर प्रतिथान 5537, डस्टविन रु. 734.50 र सजिकल मास्क प्रतिथान रु ७.345)	मेडिसर्ज ट्रेडर्स (301224048)बाट सोझै खरीद	409822।००	409822	
			26-2077/07/21	"	टेलिभिजन सुर्या प्रशान्त	स्माइल एरिना टेलिभिजन प्रा.लि.	28250।००		
			27-2077/07/26	"	मन्नु मरिक	आइसोलेशनमा बस्दा विरामी भएकोले आर्थिक सहायता दिएकोमा कानूनमा व्यवस्था नरहेको	5000।००	5000	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम
						नरहेको		
			28-2077/08/08	"	चन्दन मण्डल	खाना खर्चको विस्तृत विवरण नरहेको	18720।००	18720
			29-2077/08/09	"	चालक मण्डल		30000।००	
			30-2077/8/14	"	सिरानी डस्ना खरिद	हनुमन्ता इन्टरप्राइजेजबाट सोझै खरिद	25312।००	25312
			31-2077/08/17	"	टायर खरिद	जयराम टायर हाउसबाट खरिद गरेकोमा मर्मत अभिलेख नरहेको	56400।००	56400
			11-2077/07/03	"	दुहवी आइसोलेशन केन्द्र व्यवस्थापन	समिति मार्फत निर्माण कार्य र खरिद कार्य गरेकोमा सार्वजनिक परीक्षण नभएको	1647499।००	1647499
			3-2077/05/30	"	"	समिति मार्फत निर्माण कार्य र खरिद कार्य गरेकोमा सार्वजनिक परीक्षण नभएको	1497381।००	1497381
			33-2077/08/21	"	आईशोलेशन केन्द्र कोष 2077 मा अनुदान	विल भरपाई पेश नगरेको	300000।००	300000
			34-2077/08/22	"	जोखिम भत्ता	मुन मरिक, नरेश डोम	35000।००	
			35-2077/09/21	"	कम्बल वितरण (680 थान * 734।50)	दाहाल सप्लायर्स एण्ड ट्रेडबाट खरिद गरी वितरण गरेकोमा वितरणको भरपाई नभएको	499460।००	499460
			36-2077/09/22	"	सरसफाई कर्मीको जोखिम भत्ता विन्देश्वर प्रसाद महतोलाई भुक्तानी	मैनि मरिक रु. 6,000।00 र नरेश डोम रु. 8,100।00 को भरपाई पेश नभएको	14100।००	14100
			37-2077/09/29	"	अस्थाई कोभिड अस्पतालका	नियुक्तिको कागजात संलग्न नरहेको	46500।००	46500




क्रम	भौचर नम्बर	भौचर मिति	बिषय						बेरुजु रकम
						कर्मचारीको तलव भुक्तानी			
			38-2077/10/11	"	ऊनीको स्वेटर टोपी सेट वितरण	1020 थान प्रति थान रु. 490।00 ले वितरण गरेकोमा विद्यार्थीले बुझेको भरपाई पेश नभएको	499801।94	499801.94	
			39-2077/10/18	"	कार्यालय सामान खरिद	हार्पिक, ताला, आदि	15992।00		
			40-2077/10/25	"	ऊनीको स्वेटर टोपी सेट खरिद	21 सेट विद्यार्थीलाई वितरण गरेको भरपाइ पेश नभएको	10290।00	10290	
			41-2077/10/29	"	माघ महिनाको तलव भुक्तानी	नियुक्तिको कागजात नरहेको	46500।00	46500	
			44-2077/12/11	"	आगलागीको राहत- सन्तोष कुमार पासवान	कानुन नभएको अनियमित	10800।00	10800	
			48-2077/12/12	प्रकोप	फागुन महिनाको तलव	निकिता वि.के. पौडेल, संगिता चौधरी, यसोदा निरौला तिमिल्सेना	46500।00	४६५००	
			49-2077/12/25	"	चैत्र महिनाको तलव	" "	76500।00	76500	
			52-2078/01/10	"	विद्युत महसुल भुक्तानी	जरिवाना भुक्तानी - २०७७ मंसिर २८ मा रु. 49,023।51, 2077 माघ १९ मा रु. 10,071।21, गरी रु. 59,094।72 जरिवाना भुक्तानी गरेकोमा सम्बन्धीत व्यक्तिलाई जिम्मेवार बनाउनुपर्ने	79472।00	79472	
			53-2078/02/23	"	बैशाखको तलव भुक्तानी		46500।00		
			59-2078/02/23	"	विज्ञापन प्रशारण	जनता प्रशारण तथा प्रकाशन (600425821)	35000।00		

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय						बेरुजु रकम
			60-2078/02/24	"	धारा जडानको भुक्तानी	दुहवी खानेपानी योजनालाई भुक्तानी	31220100		
			62-2078/02/30	"	साउण्ड सिस्टम भाडा	स्वास्ती कम्प्युटर एण्ड इलेक्ट्रोनिक्स	20000100		
			63-2078/02/30	"	बेड सिट, सिरानी खोल खरिद	प्रभा गार्मेन्टबाट सोझै खरिद	51675146	51675	
			64-2078/02/30	"	अल्युमिनियम पार्टिशन	निर्मिसा एण्ड भिनिसा कन्स्ट्रक्शन प्रा. लि.बाट सोझै खरिद	498939100	498939	
			65-2078/02/30	"	फ्रिज खरिद 170 लिटर -हार्डिससेन्स २ थान	न्यू सिता सप्लायर्सबाट सोझै खरिद	56274100	56274	
			68-2078/03/02	"	तलव भुक्तानी जेष्ठ महिना		46500100		
			69-2078/03/04	"	फ्रिज लगायतका सामान खरिद	सिता सप्लायर्सबाट सोझै खरिद	76105100	76105	
			70-2078/03/04	"	डसना लगायतका कपडा खरिद-४ सेट	रतन स्टोरबाट सोझै खरिद	7860100	7860	
			71-2078/03/04	"	रिचार्ज कार्ड-स्वास्थ्यका कर्मचारी	21 जना मध्ये 10 जना को मात्र, भरपाई रहेको 11 को पेश नभएको	6000100	6000	
			72-2078/03/04	"	सफ्टवेयर खरिद (HMIS- Hospital Management information system)	वेभसफ्ट आई.ऐ नेपाल प्रा.ली (604375333) बाट सोझै खरिद	298885100	298885	
			73-2078/03/06	"	फर्निचर खरिद	सागर स्टोर्स फर्निचर उद्योगबाट सोझै खरिद	51772100	51772	
			75-2078/03/21	"	असारको तलब खर्च भुक्तानी		46500100		
			76-2078/03/21	"	" तलब खर्च		208854100		

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	77-2078/03/28	"	मेडिकल उपकरण खरिद: प्रति थान बाइनाकुलर माइक्रोस्कोप- रु. 2,03,400। ०० वेडसाइड स्क्रीन- रु. 8,475। ०० इमरजेन्सी स्ट्रेचर ट्रली- रु. 39,550।०० इमरजेन्सी मेडिसिन ट्रली- रु. 62,150।०० निडिल डिस्ट्रोयर (कटर)- रु. 4,520।००	पशुपति सर्जिकल( 603717510) बाट सोझै खरिद	331090।00	331090	बेरुजु रकम	
				78-2078/03/23	"	मेडिकल उपकरण खरिद: प्रति थान सकसन मेशिन - रु. 28,250।०० भाईटल मोनिटर पोर्टेवल - रु. 1,50,000।०० भाईटल मोनिटर बाल- रु. 1,40,000।००	अलिसा सर्जिकल सप्लायर्स(613379094) बढि सोझै खरिद बजार मूल्य भन्दा बढी दरमा खरिद, सपेशिफिकेशन नभएको खरिद पश्चातको PDI परीक्षण नगरेको ( थप व्यहोरा माथिउल्लेख छ )	335200।00			
				60-2078/03/29	"	स्वयंसेवकलाई खाजा खर्च बापत विन्देश्वर प्रसाद महतो मार्फत भुक्तानी जोखिम भत्ता वितरण	प्रति व्यक्ति रु. 200 ले भुक्तानी गरेको	60000।00			
				81-2078/03/09	"	जोखिम भत्ता वितरण		533972।21			
				जम्मा					92,30,271।61		

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय					बेरुजु रकम	
			१.२	कोरोना व्यवस्थापन कोष (सुत्रमा नरहेको)					
			1-2077/04/02	कोरोना कोष	जयकालि विस्कुट इण्डष्ट्रिज प्रा.लि. मा आइसोलेशन बनाउन सरसफाई ज्याला भुक्तानी	एक तह माथिको स्वीकृति बेगर अमानतमा कार्य गरेको- धन. ब. कार्की	24,657।००	24,657	
			3-02077/05/02	"	पदमलाल बास्तोला सशस्त्र प्रहरी जवानलाई भुक्तानी	राशन खर्चको विस्तृत विवरण राशन दर रु. 157 को पुष्टायाई पेश नभएको	46,001।००	46,001	
			4-2077/05/02	"	क्वारेन्टाइन खर्च-उचित नारायण साहलाई विएको	" "	13,502।००		
			5-2077/05/04	"	क्वारेन्टाइनमा काम गर्ने भान्सेको तलब खर्च	रंजित कुमार साह – 21000।०० ( मान्से) अर्जुन हलवाई -15000।०० (भान्से सहयोगी) अंजित मल्लिक – 13000।०० (सरसफाइकर्मी) नियुक्तिको कागजात पेश नभएको,	49,000।००	49,000	
			6-2077/05/07	"	क्वारेन्टाईनको खाना खर्च	विल भरपाई वेगर प्रति छाक रु.157 का दरले भुक्तानी गरेको, भरपाई पेश नगरेको	21,666।००	21,666	
			7-2077/05/07	"	बत्तीको मिटर जडान र मूल्य	मूल्याङ्कित 7523 युनिटको रकम 148955040 भुक्तानी गरेको स्वाभाविक नदेखिएको	1,48,955।40	1,48,955.40	
			10-2077/05/31	"	भन्सेको तलब र खाना खर्च	खानाको विल भरपाई नरहेको	1,30,324।58	1,30,324.58	
			11-2077/05/31	"	उचित नारायण पे.फ. र भुक्तानी	खाना खर्चको विल भरपाई र विस्तृत विवरण नरहेको	53,158	53158	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय			बेरुजु रकम
			जम्मा		487263198	
			जम्मा थप प्रमाण पेश गर्नुपर्ने		९७,९७,५३५।	7760678.94
१२५.२			<p><b>खाता बन्द गर्नु पर्ने:</b> गत बर्षको बाँकी मौज्दात रु. १७,९३,७३९।३० रहेको कोरोना कोषमा गत वर्ष नसाटिएको चेक ९,२७२।००, उद्योग व्यावसायीबाट रु. ५,००,०००/- र बिभिन्न दाताबाट रु. १२,५०,००० गरी जम्मा ३४,७३,००३/- आम्दानी भएकोमा SuTRA सफ्टवेयर भन्दा बाहिरबाट रु. ४,७९,४०६/- बजेट खर्च तथा रु. २०,००,०००/- प्रकोप व्यवस्थापन कोषमा रकमान्तर गरी रु. १०,०९,५९७ मौज्दात रहेको छ। प्रकोप व्यवस्थापन कोष बाहेक SuTRA बाहिरबाट संचालन गरिएकोले यस कोरोना कोष बन्द गरी संचित कोषमा रकम जम्मा गर्नुपर्ने देखिन्छ।</p>			१,००९,५९७

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
१२५.३			<p>कार्यालयले सोझै खरिदको माध्यमबाट भाइटल मोनिटर (पोर्टेवल) थान १ रु. १,५०,०००/- मा र भाइटल मोनिटर (वाल) रु. १,४०,००० मा खरिद गरेको देखिन्छ। कार्यालयले सोझै खरिदको माध्यमबाट उक्त आइटम अलिसा सर्जिकल सप्लायर्स (६१३३७९०९८) बाट खरिद गरिएकोमा स्पेशिफिकेशन बेगर खरिद गरेको र आपूर्ती पश्चातको Post Delivery Inspection-PDI गरेको देखिएन। उक्त खरिद गरेको पोर्टेवल मनिटर CONTEC TM Patient Monitor Model:CMS ७००० SN.२१०५०२०००५८ र वाल मनिटर को सोहि मोडेलको SN.२१०५०२०००६९ को हाल लेखापरीक्षण अवधी २०७८/१२/१६ को बजारमूल्य मू.अ.कर समेत रु. ६७५००/- रहेको पाईयो । कार्यालयले विना प्रतिवपर्धा सोझै खरिदको माध्यमबाट स्पेशिफिकेशन वेगर नै सोही सामान हालको बजार मूल्यको करिव २.२२ गुणा बढी मूल्यमा खरिद गरेको देखियो। यसबाट मितव्ययीता कायम भएको देखिदैन। अतः यस प्रकोप व्यवस्थापन कोषबाट खरिद गरिएका मेडिकल औजार उपकरण तथा अव्य सामग्री खरिद को दर सम्बन्धमा छानविन गरी तत्कालीन अवस्थाको सामान्य बजार मूल्य भन्दा बढीमा खरिद गरेकोमा सो मा संलग्न सम्बन्धित जिम्मेवार व्यक्तिलाई समेत जवाफदेही बनाई सम्बन्धितबाट असुल गर्नुपर्ने देखिन्छ ।</p> <div data-bbox="786 596 1711 938" style="border: 1px solid black; padding: 5px;">  <p>पालिकाले खरिद गरेको मनिटरको अधिको भाग र पछाडिको सिसियल नम्बर</p> </div>	२९०,०००
१२६			<p><b>सामाजिक सुरक्षा भत्ता वितरण</b></p> <p>सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता वितरण गर्दा ऐन र नियमको अधिनमा रही व्यवस्थित, प्रभावकारी र पारदर्शी ढंगले वितरण गर्न गृह मन्त्रालयले तयार पारेको सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ अनुसार यस पालिकाले निम्नानुसारको ५ सेवा प्रदायक बैङ्क मार्फत कार्यविधिको दफा २२(२) को शर्त नं. ७ अनुसार रु. ९७८७५९५५।- भत्ता वितरण गरेको जनाई रु. १६४६५२८ फिर्ता गरेको छ। यो वर्ष वालवालिकाको पहिलो किस्ता बैङ्कबाट वितरण नगरी पेशकी रु. १२१८८४१।- लिई रु. १६२३४।- फिर्ता गरी पेशकी फछ्यौट गरेको छ।</p> <p>यस पालिका अन्तर्गत १२ वडा रहेकोमा नमुना परीक्षणको अनुसार सबै भन्दा बढी संख्यामा लाभग्री भएको वडा १२ र पाँचौँ स्थानमा रहेको वडा ७ को परीक्षण गर्दा निम्नानुसार व्यहोराहरु रहेको छः</p>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																																																		
१२६.१			<p>बढी भुक्तानी: सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को दफा १५ अनुसार भत्ता खाइपाई आएको कुनै व्यक्तिको मृत्यु भएमा मृत्यु भएको दिनसम्मको भत्ता मृतकको नजिकको हकवालालाई भुक्तानी दिने व्यवस्था गरेको छ। तर पालिकाले नमुना परीक्षणमा छनौट भएका वडाहरू वडा नं. १२ र ७ मा परीक्षण गर्दा निम्नानुसारको लाभग्राहीहरूको मृत्यु पश्चात पनि निकास भएकाले त्यस्तो निकास भएको रकम सम्बन्धित सेवा प्रदायक बैंक रोक्का राखी तथा वितरण भएको पाईएमा बुझिलिनेबाट रु. २८,४००।- असुल गरी संघीय संचितकोषमा जम्मा गर्नु पर्दछ। अन्य वडाहरूको हकमा पालिका आफैले परीक्षण गरी बढी भुक्तानी भएको रकम असुल गरी संघीय संचित कोषमा जम्मा गर्नुपर्दछ।</p> <table border="1"> <thead> <tr> <th>नाम थर</th> <th>समुह</th> <th>चौमासिक</th> <th>नागरिकता नं.</th> <th>विवरण</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td><b>वडा नं. १२</b></td> <td></td> <td></td> <td></td> <td></td> <td></td> </tr> <tr> <td>दुहिया देवी थारुनी</td> <td>जेष्ठ नागरिक</td> <td>पहिलो</td> <td>३३०३</td> <td>मिति २०७७।६।१४ मा मृत्यु भै पहिलो किस्ताको पुरै भुक्तानी</td> <td>४६००</td> </tr> <tr> <td>माने दास झागड</td> <td>जेष्ठ नागरिक</td> <td>पहिलो</td> <td>१०५७-३६५</td> <td>मिति २०७७।६।२३ मा मृत्यु भै पहिलो किस्ताको पुरै भुक्तानी</td> <td>३७००</td> </tr> <tr> <td>भेमी देवी राजवंशी</td> <td>जेष्ठ नागरिक</td> <td>पहिलो</td> <td>११०३४</td> <td>मिति २०७७/६/१५ मा मृत्यु भै पहिलो किस्ताको पुरै भुक्तानी</td> <td>४५००</td> </tr> <tr> <td>संझा देवी पासमान</td> <td></td> <td>दोस्रो</td> <td>०६३०१४-७९</td> <td>मिति २०७७/६/१५ मा मृत्यु भै दोस्रो किस्ताको पुरै भुक्तानी</td> <td>४५००</td> </tr> <tr> <td>फुदनी थरुनी</td> <td></td> <td>दोस्रो</td> <td>५०२३-१६४</td> <td>मिति २०७७/६/१६ मा मृत्यु भै दोस्रो किस्ताको पुरै भुक्तानी</td> <td>४४००</td> </tr> <tr> <td><b>वडा नं. ७</b></td> <td></td> <td></td> <td></td> <td></td> <td></td> </tr> <tr> <td>असरा थारुनी</td> <td></td> <td>दोस्रो</td> <td>०६३७३५/५७६</td> <td>मिति २०७७/१०/१८ मा मृत्यु भै दोस्रो किस्ताको पुरै भुक्तानी</td> <td>४२००</td> </tr> <tr> <td>गनेशी साह हलुवाई</td> <td></td> <td>दोस्रो</td> <td>३४२/१७</td> <td>मिति २०७७/११/५ मा मृत्यु भै दोस्रो किस्ताको पुरै भुक्तानी</td> <td>२५००</td> </tr> <tr> <td><b>जम्मा</b></td> <td></td> <td></td> <td></td> <td></td> <td><b>२८४००</b></td> </tr> </tbody> </table>	नाम थर	समुह	चौमासिक	नागरिकता नं.	विवरण	रकम	<b>वडा नं. १२</b>						दुहिया देवी थारुनी	जेष्ठ नागरिक	पहिलो	३३०३	मिति २०७७।६।१४ मा मृत्यु भै पहिलो किस्ताको पुरै भुक्तानी	४६००	माने दास झागड	जेष्ठ नागरिक	पहिलो	१०५७-३६५	मिति २०७७।६।२३ मा मृत्यु भै पहिलो किस्ताको पुरै भुक्तानी	३७००	भेमी देवी राजवंशी	जेष्ठ नागरिक	पहिलो	११०३४	मिति २०७७/६/१५ मा मृत्यु भै पहिलो किस्ताको पुरै भुक्तानी	४५००	संझा देवी पासमान		दोस्रो	०६३०१४-७९	मिति २०७७/६/१५ मा मृत्यु भै दोस्रो किस्ताको पुरै भुक्तानी	४५००	फुदनी थरुनी		दोस्रो	५०२३-१६४	मिति २०७७/६/१६ मा मृत्यु भै दोस्रो किस्ताको पुरै भुक्तानी	४४००	<b>वडा नं. ७</b>						असरा थारुनी		दोस्रो	०६३७३५/५७६	मिति २०७७/१०/१८ मा मृत्यु भै दोस्रो किस्ताको पुरै भुक्तानी	४२००	गनेशी साह हलुवाई		दोस्रो	३४२/१७	मिति २०७७/११/५ मा मृत्यु भै दोस्रो किस्ताको पुरै भुक्तानी	२५००	<b>जम्मा</b>					<b>२८४००</b>	२८,४००
नाम थर	समुह	चौमासिक	नागरिकता नं.	विवरण	रकम																																																																	
<b>वडा नं. १२</b>																																																																						
दुहिया देवी थारुनी	जेष्ठ नागरिक	पहिलो	३३०३	मिति २०७७।६।१४ मा मृत्यु भै पहिलो किस्ताको पुरै भुक्तानी	४६००																																																																	
माने दास झागड	जेष्ठ नागरिक	पहिलो	१०५७-३६५	मिति २०७७।६।२३ मा मृत्यु भै पहिलो किस्ताको पुरै भुक्तानी	३७००																																																																	
भेमी देवी राजवंशी	जेष्ठ नागरिक	पहिलो	११०३४	मिति २०७७/६/१५ मा मृत्यु भै पहिलो किस्ताको पुरै भुक्तानी	४५००																																																																	
संझा देवी पासमान		दोस्रो	०६३०१४-७९	मिति २०७७/६/१५ मा मृत्यु भै दोस्रो किस्ताको पुरै भुक्तानी	४५००																																																																	
फुदनी थरुनी		दोस्रो	५०२३-१६४	मिति २०७७/६/१६ मा मृत्यु भै दोस्रो किस्ताको पुरै भुक्तानी	४४००																																																																	
<b>वडा नं. ७</b>																																																																						
असरा थारुनी		दोस्रो	०६३७३५/५७६	मिति २०७७/१०/१८ मा मृत्यु भै दोस्रो किस्ताको पुरै भुक्तानी	४२००																																																																	
गनेशी साह हलुवाई		दोस्रो	३४२/१७	मिति २०७७/११/५ मा मृत्यु भै दोस्रो किस्ताको पुरै भुक्तानी	२५००																																																																	
<b>जम्मा</b>					<b>२८४००</b>																																																																	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																												
१२६.२			<p>दोहोरो भुक्तानी: सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ ले लाभग्राहीको नाम दर्ता र नवीकरण, लगत कट्टा तोकिएको मिति भित्रै अनिवार्य रुपमा नवीकरण गरेर प्रणालीमा अद्यावधिक गरी सामाजिक सुरक्षा भत्ता वितरण गर्नुपर्ने, प्रत्येक वर्ष लगत अध्यावधिक गरी लाभग्राहीको संख्या यकिन गर्नुपर्ने, भत्ता वितरण गर्दा बैङ्क मार्फत गर्नुका साथै बैङ्कमा तथ्याङ्क आदान प्रदान गर्दा सुरक्षित API, Forward Feed/Reverse Feed जस्ता विद्युतीय माध्यमबाट मात्र गर्नुपर्ने उल्लेख छ। यस वर्ष पालिकाले भत्ता वितरण बैङ्क मार्फत गरेमा लाभग्राहीको भत्ता भुक्तानी प्रतिवेदन अर्थात कार्यविधिको दफा २९ को उपदफा २ अनुसारको प्रतिवेदनमा अनुसूची १ अनुसारको बैङ्क खाता दोहोरो देखि सो सम्बन्धमा पालिकाले यकिन गर्नु पर्दछ। नमुना छनौटको आधारमा कृषि विकास बैङ्कबाट वितरण भएको परीक्षण गर्दा निम्नानुसारको दोहोरो भुक्तानी रु. ३६,०००।- असुल गरी संघीय संघित कोषमा जम्मा गर्नु पर्दछ। अन्यको हकमा कार्यालयले नै परीक्षण गरी दोहोरो परेको रकम केन्द्रीय संघित कोषमा जम्मा गर्नु पर्दछ।</p> <table border="1"> <thead> <tr> <th>क्र.सं.</th> <th>परिचयपत्र नं.</th> <th>नाम</th> <th>लिङ्ग</th> <th>किस्ता</th> <th>सामाजिक सुरक्षाकोकिसिम</th> <th>बढी भुक्तानी</th> <th>बैंक खाता नं</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>२०१४०२१४०००८९</td> <td>कमला खत्वे</td> <td>महिला</td> <td>तेस्रो</td> <td>जेष्ठ नागरिक एकल महिला</td> <td>८०००</td> <td>०६०२८००८२९९५१०१८</td> </tr> <tr> <td>२</td> <td>१९९७०११७००१५६</td> <td>बद्री प्रसाद रौनियार</td> <td>पुरुष</td> <td>तेस्रो</td> <td>जेष्ठ नागरिक भत्ता(७०बर्ष माथि)</td> <td>१२०००</td> <td>०६०२८००८३०१४५०१७</td> </tr> <tr> <td rowspan="2">३</td> <td rowspan="2">२०२२०२२१०००७९</td> <td rowspan="2">अहिल्या देवी हलुवाई</td> <td rowspan="2">महिला</td> <td>दोस्रो</td> <td>विधवा</td> <td>८०००</td> <td>०६०२८०११७०६२४८०१०</td> </tr> <tr> <td>तेस्रो</td> <td>विधवा</td> <td>८०००</td> <td>०६०२८०११७०६२४८०१०</td> </tr> <tr> <td colspan="6"><b>जम्मा</b></td> <td><b>३६०००</b></td> <td></td> </tr> </tbody> </table>	क्र.सं.	परिचयपत्र नं.	नाम	लिङ्ग	किस्ता	सामाजिक सुरक्षाकोकिसिम	बढी भुक्तानी	बैंक खाता नं	१	२०१४०२१४०००८९	कमला खत्वे	महिला	तेस्रो	जेष्ठ नागरिक एकल महिला	८०००	०६०२८००८२९९५१०१८	२	१९९७०११७००१५६	बद्री प्रसाद रौनियार	पुरुष	तेस्रो	जेष्ठ नागरिक भत्ता(७०बर्ष माथि)	१२०००	०६०२८००८३०१४५०१७	३	२०२२०२२१०००७९	अहिल्या देवी हलुवाई	महिला	दोस्रो	विधवा	८०००	०६०२८०११७०६२४८०१०	तेस्रो	विधवा	८०००	०६०२८०११७०६२४८०१०	<b>जम्मा</b>						<b>३६०००</b>		३६,०००
क्र.सं.	परिचयपत्र नं.	नाम	लिङ्ग	किस्ता	सामाजिक सुरक्षाकोकिसिम	बढी भुक्तानी	बैंक खाता नं																																									
१	२०१४०२१४०००८९	कमला खत्वे	महिला	तेस्रो	जेष्ठ नागरिक एकल महिला	८०००	०६०२८००८२९९५१०१८																																									
२	१९९७०११७००१५६	बद्री प्रसाद रौनियार	पुरुष	तेस्रो	जेष्ठ नागरिक भत्ता(७०बर्ष माथि)	१२०००	०६०२८००८३०१४५०१७																																									
३	२०२२०२२१०००७९	अहिल्या देवी हलुवाई	महिला	दोस्रो	विधवा	८०००	०६०२८०११७०६२४८०१०																																									
				तेस्रो	विधवा	८०००	०६०२८०११७०६२४८०१०																																									
<b>जम्मा</b>						<b>३६०००</b>																																										
१२६.३			<p>भुक्तानी समायोजन: कार्यविधिको दफा २९ (२) मा सेवा प्रदायक मार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने स्थानीय तहले कार्यविधिको अनुसूची १२ बमोजिमको ढाँचामा हिसाब मिलानको भुक्तानी प्रतिवेदन प्रणाली मार्फत विभागमा उपलब्ध गराउनु पर्ने व्यवस्था रहेको छ। यस वर्ष सामाजिक सुरक्षा भत्ता वितरणको लागि पालिकाले रु. ९,९५,२२,४८३।- निकास गरेकोमा रु. ९,७८,७५,९५५।- वितरण गरी बाँकी रकम रु. १६,४६,५२८।- फिर्ता गरेको छ। तर भत्ता वितरण प्रणाली (MIS) अनुसार लाभग्राहीको खातामा रु. ९,७७,५५,०८९।- मात्र वितरण भएको देखिएकोले फरक रु. १,२०,८६६।- को हिसाब मिलान भएको नदेखिएकोले असुल बैङ्कबाट असुल गर्नुपर्दछ।</p>	१२०,८६६																																												



क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
१२६.४			<p>लाभग्राहीको नविकरण: सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को दफा ४ अनुसार सामाजिक सुरक्षा भत्ता प्राप्त गरिहेका लाभग्राहीले चालु वर्षमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न चाहेमा नियमावलीको नियम ९ बमोजिम प्रत्येक आर्थिक वर्षको कार्तिक मसान्त भित्र, त्यस्तै अशक्त, असहाय वा नब्बे वर्ष माथिका जेष्ठ नारिकको हकमा नियमावलीको नियम ५ को उपनियम (२) बमोजिम संरक्षक वा माथवर व्यक्ति मार्फत वाहेकका नवीकरणको लागि लाभग्राही स्वयम् उपस्थित भई निवेदन गरेकोमा वडा समितिबाट नवीकरण भई आए पश्चात प्रणाली (MIS) मा प्रविष्टि गरी नवीकरण गर्नुपर्ने व्यवस्था छ। यसरी म्याद भित्र नवीकरण नभएका लाभग्राहीको लगत कट्टा गरी निजले पुनः लाभग्राहीमा सूचिकृत हुन चाहेमा ऐनको दफा १२ बमोजिम निवेदन दिई सेवा लिन सक्ने व्यवस्था गरेको छ। यसरी लाभग्राहीको नाम प्रणालीमा अद्यावधिक नगरी भत्ता वितरण भएमा उक्त रकम भुक्तानी खर्च लेख्ने अधिकारी र लेखा राख्ने कर्मचारीबाट दामासाहीले असुल उपर गरिने व्यवस्था सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को दफा ५ को उपदफा (३) मा उल्लेख गरेको छ। यस पालिकाले लाभग्राहीको नविकरणको लागि निवेदन वेगर एकमुष्ट विगतको संख्या वरावर नै नविकरण गरेको छ। निवेदन परीक्षण गर्दा निवेदन नभई पुरानो भुक्तानी कार्डबाट गरेको पाईएकोले नविकरण गर्ने अन्तिम मिति कार्तिक मसान्त भित्र नै नविकरणको लागि निवेदन दिएको भन्न सकिएन। यसबाट लगत कट्टा हुनुपर्ने लाभग्राहीहरुको लगत कट्टा नहुने तथा नयाँ दर्ताको लागि निवेदन दिएमा दोहोरो पर्ने देखिएकोले उल्लेखित कानूनको पालना भएको नभएकोले लाभग्राहीको संख्या यकिन हुन सकेन।</p>	
१२७	३७	२०७८-३-३०	<p><b>धान दिवस</b></p> <p>धान दिवस मनाउनको लागि यस कार्यालयले रु १०५०००।०० खर्च गरेको छ। उक्त खर्च अन्तर्गत १५१ वटा टि सर्ट खरिद रु ७५४९८।६५ र वाँकी रकमको व्यानर खरिद तथा टेन्ट कुर्सी र १५१ जनालाई खाजा व्यवस्थापन वापत खर्च भएको छ। धान दिवसको अवसरमा कृषकलाई खेती कार्यमा प्रोत्साहन हुने किसिमका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सो बमोजिमको काम भएको पाइएन। दिवसको रूपमा सामाग्री खरिद र वितरण गरी वितरणमुखी कार्य तथा खाजा खर्च जस्ता शिर्षकमा बजेट खर्च गर्ने प्रवृत्तिमा सुधार हुनु पर्दछ।</p>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																				
१२८	३४	२०७८-३-२७	<p><b>फलफुलको विरुवा वितरण</b></p> <p>पालिकाले ५० प्रतिशत लागत साझेदारीमा विभिन्न कृषकहरूलाई निम्नानुसारको विरुवा ग्लोबल नर्सरीबाट रु.५,००,०००।० मा खरिद गरी वितरण गरेको छ । खरिद भएका विरुवाहरूको उचाई विलमा उल्लेख नगरको तथा उक्त विरुवाहरू जिल्ला दररेट र कृषि डायरीमा उल्लेख दर भन्दा निम्नानुसार बढी दरमा खरिद गरेको देखियो । यसबाट पालिकालाई अधिक व्ययभार परेको देखिएकोले नर्सभन्दा बढी दरमा खरिद गरी भुक्तानी गरेको निम्नानुसारको रु.७७,५००।० असुल गर्नुपर्ने देखिन्छ ।</p> <table border="1"> <thead> <tr> <th>सि न</th> <th>विरुवा विवरण</th> <th>परिमाण</th> <th>खरिद दर</th> <th>कृषि डायरी / जिल्ला दर रेट</th> <th>बढी व्यय ५० प्रतिशत मात्र</th> </tr> </thead> <tbody> <tr> <td>१.</td> <td>मालदह आँप</td> <td>१०००</td> <td>११०</td> <td>७५</td> <td>१७५००</td> </tr> <tr> <td>२.</td> <td>अम्रपालि आँप</td> <td>७५०</td> <td>१३०</td> <td>१००</td> <td>११२५०</td> </tr> <tr> <td>३.</td> <td>लिचि सिडलेस (कलमी)</td> <td>७५०</td> <td>१३०</td> <td>७५</td> <td>२०६२५</td> </tr> <tr> <td>४.</td> <td>कागती कलमी</td> <td>७५०</td> <td>१२०</td> <td>४५</td> <td>२८१२५</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td></td> <td>जम्मा</td> <td>७७५००</td> </tr> </tbody> </table>	सि न	विरुवा विवरण	परिमाण	खरिद दर	कृषि डायरी / जिल्ला दर रेट	बढी व्यय ५० प्रतिशत मात्र	१.	मालदह आँप	१०००	११०	७५	१७५००	२.	अम्रपालि आँप	७५०	१३०	१००	११२५०	३.	लिचि सिडलेस (कलमी)	७५०	१३०	७५	२०६२५	४.	कागती कलमी	७५०	१२०	४५	२८१२५					जम्मा	७७५००	७७,५००
सि न	विरुवा विवरण	परिमाण	खरिद दर	कृषि डायरी / जिल्ला दर रेट	बढी व्यय ५० प्रतिशत मात्र																																			
१.	मालदह आँप	१०००	११०	७५	१७५००																																			
२.	अम्रपालि आँप	७५०	१३०	१००	११२५०																																			
३.	लिचि सिडलेस (कलमी)	७५०	१३०	७५	२०६२५																																			
४.	कागती कलमी	७५०	१२०	४५	२८१२५																																			
				जम्मा	७७५००																																			

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																										
१२९			<p><b>तालिमको नर्म्स</b></p> <p>यस पालिकाले सार्वजनिक खर्च सम्बन्धी कुनै मापदण्ड तथा निर्देशिका बनाएको छैन । प्रदेश नम्बर १ आर्थिक मामिला तथा योजना मन्त्रालयबाट जारी सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्यिता सम्बन्धी निर्देशिका, २०७५ को दफा ६ को सि.नं. ४ मा तालिम केन्द्र बाहेक अन्य निकायबाट संचालित सबै प्रकारका तालिमका स्रोत व्यक्ति/प्रशिक्षकको पारिश्रमिक, सहायक स्तरको स्थानीय स्तरमा कार्यपत्र बापत रु. ७००।- र कक्षा सञ्चालन वापत रु. ६००।- भुक्तानी गर्ने व्यवस्था छ। तर सोही बुँदामा सम्बन्धित कार्यालयले संचालन गरेको तालिममा सोही कार्यालयको स्रोत व्यक्ति भएको अवस्थामा कक्षा लिए वापतको पारिश्रमिक पाइने छैन तर कार्यपत्र वापतको रकम पाउने छ भन्ने व्यवस्था रहेको छ। कृषि शाखाबाट उक्त निर्देशिका बमोजिमकै दरमा कार्यालय प्रमुखबाट लागत अनुमान स्वीकृत गराई स्थलगत घुम्ती तालिम सञ्चालन गरेको छ । उक्त तालिम अन्तरगत १८ वटा कृषक समुहलाई प्रशिक्षण गर्दा कार्यालयकै कर्मचारीले कक्षा लिएको अवस्थामा समेत कार्यपत्र र कक्षा सञ्चालन वापत समेत प्रतिकक्षा रु. १३००।- भुक्तानी गरेको देखिएकोले नर्म्स अनुरूपको कार्यपत्र बापत मात्र पारिश्रमिक पाउनेमा कक्षा वापत पनि भुक्तानी दिएकोले स्वीकृत लागत अनुमान र नर्म्स भन्दा बढि प्रशिक्षण भत्ता भुक्तानी भएको देखियो।तालिमको नर्म्स अनुसार खर्च नगरेको अवस्थामा समेत अनिल कुमार सिंहको रु.१,८०,०००।० पेशकी फछ्यौट गरी नपुग रकम रु.१,८०,०००।० भुक्तानी गरेकोले कार्यालयलाई थप व्ययभार परेको र मितव्ययीता कायम नभएको देखिएकोले नर्म्स भन्दा बढी भुक्तानी भएको रु. ३६,७२०।- स्थानीय संचितकोष दाखिला गर्नु पर्दछ ।</p> <table border="1" data-bbox="638 746 1861 1222"> <thead> <tr> <th>क्र.सं.</th> <th>प्रशिक्षक</th> <th>कक्षा</th> <th>भुक्तानी दर</th> <th>जम्मा भुक्तानी</th> <th>भुक्तानी हुनुपर्ने रकम</th> <th>असुल गर्नुपर्ने (कर वेगर)</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>अधिकृत छैठौं कपलेश्वर यादव</td> <td>२३</td> <td>१३००</td> <td>२९९००</td> <td>१६१००</td> <td>११७३०</td> </tr> <tr> <td>२</td> <td>अधिकृत छैठौं अजय कुमार गौतम</td> <td>२३</td> <td>१३००</td> <td>२९९००</td> <td>१६१००</td> <td>११७३०</td> </tr> <tr> <td>३</td> <td>ना प्र स अनिल कुमार सिंह</td> <td>२१</td> <td>१३००</td> <td>२७३००</td> <td>१४७००</td> <td>१०७१०</td> </tr> <tr> <td>४</td> <td>ना प्र स कमला भण्डारी</td> <td>५</td> <td>१३००</td> <td>६५००</td> <td>३५००</td> <td>२५५०</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td></td> <td></td> <td>जम्मा</td> <td>३६७२०</td> </tr> </tbody> </table>	क्र.सं.	प्रशिक्षक	कक्षा	भुक्तानी दर	जम्मा भुक्तानी	भुक्तानी हुनुपर्ने रकम	असुल गर्नुपर्ने (कर वेगर)	१	अधिकृत छैठौं कपलेश्वर यादव	२३	१३००	२९९००	१६१००	११७३०	२	अधिकृत छैठौं अजय कुमार गौतम	२३	१३००	२९९००	१६१००	११७३०	३	ना प्र स अनिल कुमार सिंह	२१	१३००	२७३००	१४७००	१०७१०	४	ना प्र स कमला भण्डारी	५	१३००	६५००	३५००	२५५०						जम्मा	३६७२०	३६,७२०
क्र.सं.	प्रशिक्षक	कक्षा	भुक्तानी दर	जम्मा भुक्तानी	भुक्तानी हुनुपर्ने रकम	असुल गर्नुपर्ने (कर वेगर)																																								
१	अधिकृत छैठौं कपलेश्वर यादव	२३	१३००	२९९००	१६१००	११७३०																																								
२	अधिकृत छैठौं अजय कुमार गौतम	२३	१३००	२९९००	१६१००	११७३०																																								
३	ना प्र स अनिल कुमार सिंह	२१	१३००	२७३००	१४७००	१०७१०																																								
४	ना प्र स कमला भण्डारी	५	१३००	६५००	३५००	२५५०																																								
					जम्मा	३६७२०																																								
१३०			<p><b>कृषि सामग्री खरिद</b></p> <p>नगरपालिका कृषि चालु तर्फ रु.४०,००,०००।० विनियोजन भएकोमा रु.३९,६२,५००।० खर्च भएको छ । यस अन्तर्गत निम्नानुसारका विउ विषादी र खाद्यान्न तथा तरकारी किट वितरण गरेको छ । उक्त वितरणको लागि खरिद भएका सामानहरूको लागत अनुमान तयार गरेको छैन । विगतमा वितरण भएको विउ विषादी</p>																																											

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय				बेरुजु रकम		
			<p>वितरणको अभिलेख अद्यावधिक नभएकोले वार्षिक रुपमा एकै किसानहरुले मात्र अनुदान लिए नलिएको सम्बन्धमा विश्लेषण गर्न सकिएन । उक्त वितरणको लागि आवश्यक सामग्रीहरु खरिद गर्दा लागत अनुमान र स्पेसिफिकेशन तयार गरी प्रतिस्पर्धात्मक तरिकाले खरिद गर्नुपर्नेमा सो नगरी पटक पटक गरी सोझै खरिद गरेको छ । कृषि कार्यक्रमको लागि आवश्यक बिउ विषादी खरिदको खरिद योजना तयार गरी सोही बमोजिम प्रतिस्पर्धात्मक तरिकाले खरिद गर्नेतर्फ पालिकाले ध्यान दिनु पर्दछ ।</p>						
			सि.न.	भौ-न मिति	कार्यक्रम	फर्मको नाम	सामानको विवरण	रकम	कैफियत
			१	१६। २०७७। १०।१३	मिनिकिट खाद्यान्न वाली	पशुपती कृषि भण्डार	विजय गँहु	२३८०००	फाल्गुनमा वितरण ४ र १० के.जी.को दरले ३४०० के जि
			२	३२। २०७८। ३।१४	मिनिकिट खाद्यान्न वाली	ग्रिनलैण्ड ट्रेडर्स	कालो बासमती	२५००००	जेष्ठमा खरिद गरी वितरण २००० के.जी. प्रति कृषक ४ के.जी.
			३	३३। २०७८। ३।२६	कृषि चुन वितरण	तमोर कृषि भण्डार	कृषि चुन	२१००००	१९०९१ के.जी. चुन रु ११ प्रति के.जी. का दरले खरिद गरी असा ३ देखि १७ सम्म वितरण गरेको
			४	५। २०७७। ६।२७	आकस्मिक वाली संरक्षण सेवा	कृषि एग्रो कन्सर्न	लाम्डासाईहेलोथ्रिन र इमाटिन नामक विषादी	२०००००	धानको लागि आश्यक भएको जनाई विभिन्न कृषकलाई वितरण
			५	२१। २०७७। १२।१७	आकस्मिक वाली संरक्षण सेवा	बजरङ्ग एग्रो ट्रेडर्स	लाम्डासाईहेलोथ्रिन र इमाटिन समेत ४ प्रकारका विषादी	२०००००	विभिन्न कृषकलाई वितरण

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय						बेरुजु रकम					
			६	६। २०७७। ६।२७	तरकारी किट वितरण करेसावारी	कृति एग्रो कन्सर्न	४ प्रकारका तरकारीको विउको किट सेट	२०००००	भाद्र र आश्विनमा वितरण					
					तरकारी किट वितरण करेसावारी	प्रिनलैण्ड ट्रेडर्स	विभिन्न प्रकारका तरकारीको विउको किट सेट							
			७	३८। २०७८। ३।३०	कौशी खेती तरकारी उत्पादन	बजरङ्ग एग्रो ट्रेडर्स	विभिन्न प्रकारका तरकारी विउ र जैविक विषादी	९५९०४						
						विभिन्न फर्म	न्यू ओम हार्डवेयर बाट तरकारी क्रेट र शिव शक्ति ट्रेडर्सबाट ड्रम						११५२००	तरकारी क्रेट १६० रु ६०० को दरले पान विलबाट खरिद तथा ३२ वटा ड्रम रु १९२००।०० खरिद विलका आधारमा अनिल कुमार सिंह को पेशकी फछर्यौट ।
			८	३९। २०७८। ३।३०	कौसी खेती तरकारी उत्पादन	चौधरी एग्रो भेट	तरकारी विउ	४२९००						
						न्यू ओम हार्डवेयर	तरकारी क्रेट						९९०००	तरकारी क्रेट १६५ रु ६०० को दरले
						सन्तोष एग्रो ट्रेडर्स	जैविक मल						९९०००	
						चामुण्डा एग्रो एण्ड जनरल सप्लयर्स	हजारी र स्प्रे						३३०००	३३-३३ थान
						चामुण्डा एग्रो	जाइम	२६४००	२६४ के.जी.					

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय						बेरुजु रकम
						एण्ड जनरल सप्लयार्स			
			९	४१। २०७८। ३।३१	तरकारी उत्पादन प्रदर्शन	चामुण्डा एग्रो एण्ड जनरल सप्लयार्स	हजारी र स्प्रेयर	८७५००	
						चामुण्डा एग्रो एण्ड जनरल सप्लयार्स	जायम	७५०००	
						कृति एग्रो कन्सर्न	तरकारी विउ	७५०००	
			१०	४०। २०७८। ३।३१	च्याउ किट वितरण	नेपाल ब्रदर्श मसरुम एण्ड एग्रो रिसर्च प्रा लि	च्याउ विउ	९७०००	२०७७।७।२८ मा सामान वितरण गरेको जनाएको भएतापनि असारमा मात्र पे फ
१३१	३९५	२०७८-७-२१	<b>भ्रमण आदेश स्वीकृति वेगर भुक्तानी</b> आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९(३) सरकारी रकम खर्च गर्दा अधिकार प्राप्त अधिकारीबाट खर्च गर्न स्वीकृत गराई सोही अनुसार खर्च गर्नुपर्ने त्यस्तै नियम ३९(५) मा कुनै सरकारी निकायबाट खर्च पुष्टि गर्ने विल, भरपाई, प्रमाण र कागजात संलग्न हुनुपर्ने उल्लेख छ । भ्रमण आदेश नं ००२ मिति २०७७।५।५ र ००३ मिति २०७७।६।२ र ००२ बाट वडा अध्यक्ष विजयकुमार चौधरीले रु.१०,२००।- भुक्तानी लिएको भ्रमण आदेश स्वीकृत नगरी भुक्तानी लेखिएकोले नियमित नदेखिएको रु.						१०,२००

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																														
१३२			<p><b>दोहोरो भत्ता</b></p> <p>२०७७ चैत्र ३१ मा स्थानीय राजत्रमा प्रकाशित दुहवी नगरपालिकाको कार्यसञ्चालन निर्देशिका, २०७७ को बुँदा ७(१०) तथा भ्रमण खर्च नियमावली, २०६४ को नियम ७(११) मा दैनिक भ्रमण भत्ता उपयोग गर्ने पदाधिकारी वा कर्मचारीले दैनिक भत्ता उपयोग गरेको अवधिभर फिल्ड भत्ता, बैठक भत्ता, स्थानीय भत्ता वा अन्य कुनै किसिमको भत्ता नपाउने व्यवस्था छ । कार्यालयका निम्नानुसार पदाधिकारीहरुले भ्रमण खर्च दावी गरेकोमा पुनः अन्य भत्ता समेत लिएकोले दोहोरो अवधिको रकम असुल गर्नुपर्ने रु.</p> <table border="1"> <thead> <tr> <th>क्र.सं.</th> <th>नाम</th> <th>भ्रमण खर्च दावी अवधि</th> <th>भ्रमण अवधिम अन्य भत्ता</th> <th>रकम</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>प्र. प्र. अ. श्री विनोद कुमार न्यौपाने</td> <td>८।२३ देखि ८।२६ सम्म काठमाडौं</td> <td>८।२३ देखि २५ ३ दिनको १२०० को दरले अनुगमन भत्ता भुक्तानी</td> <td>३०६०</td> </tr> <tr> <td>२</td> <td>श्री दिपेन्द्र चौधरी</td> <td>८।१६ देखि ८।१९ सम्म विराटनगर प्रदेश कोष नियन्त्रकको कार्यालय</td> <td>८।१९ को दिनको १२०० को दरले अनुगमन भत्ता भुक्तानी</td> <td>१०२०</td> </tr> <tr> <td>३</td> <td>श्री राधिका कार्की</td> <td>११।१२ देखि ११।१५ सम्म बेलबारी</td> <td>१३ गते न्यायिक समितिको बैठक भत्ता भुक्तानी</td> <td>१०२०</td> </tr> <tr> <td>४</td> <td>श्री राधिका कार्की</td> <td>११।१२ देखि ११।१५ सम्म बेलबारी</td> <td>११।१४ को कार्यपालिका बैठक भत्ता भुक्तानी</td> <td>८५०</td> </tr> <tr> <td>५</td> <td>श्री डम्बर बहादुर बजगाई</td> <td>११।१६ देखि ११।२३ सम्म मेचि नगरपालिका</td> <td>११।१९ को कार्यपालिका बैठक भत्ता भुक्तानी</td> <td>८५०</td> </tr> </tbody> </table>	क्र.सं.	नाम	भ्रमण खर्च दावी अवधि	भ्रमण अवधिम अन्य भत्ता	रकम	१	प्र. प्र. अ. श्री विनोद कुमार न्यौपाने	८।२३ देखि ८।२६ सम्म काठमाडौं	८।२३ देखि २५ ३ दिनको १२०० को दरले अनुगमन भत्ता भुक्तानी	३०६०	२	श्री दिपेन्द्र चौधरी	८।१६ देखि ८।१९ सम्म विराटनगर प्रदेश कोष नियन्त्रकको कार्यालय	८।१९ को दिनको १२०० को दरले अनुगमन भत्ता भुक्तानी	१०२०	३	श्री राधिका कार्की	११।१२ देखि ११।१५ सम्म बेलबारी	१३ गते न्यायिक समितिको बैठक भत्ता भुक्तानी	१०२०	४	श्री राधिका कार्की	११।१२ देखि ११।१५ सम्म बेलबारी	११।१४ को कार्यपालिका बैठक भत्ता भुक्तानी	८५०	५	श्री डम्बर बहादुर बजगाई	११।१६ देखि ११।२३ सम्म मेचि नगरपालिका	११।१९ को कार्यपालिका बैठक भत्ता भुक्तानी	८५०	६,८००
क्र.सं.	नाम	भ्रमण खर्च दावी अवधि	भ्रमण अवधिम अन्य भत्ता	रकम																														
१	प्र. प्र. अ. श्री विनोद कुमार न्यौपाने	८।२३ देखि ८।२६ सम्म काठमाडौं	८।२३ देखि २५ ३ दिनको १२०० को दरले अनुगमन भत्ता भुक्तानी	३०६०																														
२	श्री दिपेन्द्र चौधरी	८।१६ देखि ८।१९ सम्म विराटनगर प्रदेश कोष नियन्त्रकको कार्यालय	८।१९ को दिनको १२०० को दरले अनुगमन भत्ता भुक्तानी	१०२०																														
३	श्री राधिका कार्की	११।१२ देखि ११।१५ सम्म बेलबारी	१३ गते न्यायिक समितिको बैठक भत्ता भुक्तानी	१०२०																														
४	श्री राधिका कार्की	११।१२ देखि ११।१५ सम्म बेलबारी	११।१४ को कार्यपालिका बैठक भत्ता भुक्तानी	८५०																														
५	श्री डम्बर बहादुर बजगाई	११।१६ देखि ११।२३ सम्म मेचि नगरपालिका	११।१९ को कार्यपालिका बैठक भत्ता भुक्तानी	८५०																														
१३३	१५७	२०७७-६-१४	<p><b>टिप्पणी आदेशबाट अतिरिक्त भत्ता वितरण</b></p> <p>स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८६ ( १) बमोजिम स्थानीय सेवा गठन, सञ्चालन व्यवस्थापन, सेवाका शर्त तथा सुविधा सम्बन्धी आधारभूत सिद्धवान्त र मापदण्ड संघीय कानुन बमोजिम हुने, दफा ८६ (२) बमोजिम स्थानीय सेवाको गठन, संचालन तथा व्यवस्थापन सेवाको शर्त तथा सुविधा सम्बन्धी अन्य व्यवस्था स्थानीय तहले बनाएको कानुन बमोजिम हुने व्यवस्था छ । यो वर्ष २०७७ श्रावन १ देखि भाद्र १५ सम्मको अवधिमा अतिरिक्त काम गरे वापत कानुन नबनाई कर्मचारी प्रोत्साहन भत्तामा रु. १,१२,११० खर्च गरेको छ । यस्तो खर्च कानुनद्वारा व्यवस्थित गर्नुपर्दछ ।</p>	११२,११०																														

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																								
१३४			<p><b>भर्पाई मार्फत भत्ता भुक्तानी</b></p> <p>गाँउ तथा नगरसभाका सदस्यहरुको सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १० मा भत्ता तथा सुविधा वापतको रकम भुक्तानी गर्दा बैङ्क खाता मार्फत गर्नुपर्ने प्रावधान रहेको छ । पालिका सदस्यहरुको मासिक सेवा सुविधा बैङ्क खाता मार्फत भुक्तानी दिने गरेकोमा नगर सभा बैठक भत्ता, कार्यपालिका बैठक भत्ता तथा वडा समिति बैठक भत्ता भर्पाई मार्फत भुक्तानी दिइरहेकोले ऐन बमोजिम बैङ्क खाता मार्फत हुने व्यवस्था गर्नुपर्दछ । यस सम्बन्धी केही उदाहरणहरु निम्नानुसार रहेका छन्:</p> <table border="1"> <thead> <tr> <th>क्र.सं.</th> <th>गो.भौ.नं./मिति</th> <th>विवरण</th> <th>कर कट्टी पश्चात् भुक्तानी</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>७१३, ९।२२</td> <td>वडा नं ३ बैठक भत्ता भुक्तानी</td> <td>३५७००</td> </tr> <tr> <td>२</td> <td>१८०४, ३।२२</td> <td>नगर सभा भत्ता भुक्तानी</td> <td>५१८५०</td> </tr> <tr> <td>३</td> <td>१८८०, ३।२५</td> <td>वडा नं १ बैठक भत्ता भुक्तानी</td> <td>११९००</td> </tr> <tr> <td>४</td> <td>१८९२, ३।२५</td> <td>वडा नं ७ बैठक भत्ता भुक्तानी</td> <td>११९००</td> </tr> <tr> <td>५</td> <td>१९१४, ३।२६</td> <td>वडा नं ९ बैठक भत्ता भुक्तानी</td> <td>११९००</td> </tr> </tbody> </table>	क्र.सं.	गो.भौ.नं./मिति	विवरण	कर कट्टी पश्चात् भुक्तानी	१	७१३, ९।२२	वडा नं ३ बैठक भत्ता भुक्तानी	३५७००	२	१८०४, ३।२२	नगर सभा भत्ता भुक्तानी	५१८५०	३	१८८०, ३।२५	वडा नं १ बैठक भत्ता भुक्तानी	११९००	४	१८९२, ३।२५	वडा नं ७ बैठक भत्ता भुक्तानी	११९००	५	१९१४, ३।२६	वडा नं ९ बैठक भत्ता भुक्तानी	११९००	
क्र.सं.	गो.भौ.नं./मिति	विवरण	कर कट्टी पश्चात् भुक्तानी																									
१	७१३, ९।२२	वडा नं ३ बैठक भत्ता भुक्तानी	३५७००																									
२	१८०४, ३।२२	नगर सभा भत्ता भुक्तानी	५१८५०																									
३	१८८०, ३।२५	वडा नं १ बैठक भत्ता भुक्तानी	११९००																									
४	१८९२, ३।२५	वडा नं ७ बैठक भत्ता भुक्तानी	११९००																									
५	१९१४, ३।२६	वडा नं ९ बैठक भत्ता भुक्तानी	११९००																									
१३५	७०८	२०७७-९-२२	<p><b>दोहोरो सुविधा</b></p> <p>गाउँ तथा नगर सभाका सदस्यहरुको सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ३(१) बमोजिम अनुसूची १ मा उल्लेख भएको बाहेक थप सुविधा पाउने देखिँदैन । सो अनुसूची १(ख) मा मासिक टेलिफोन, मोबाइल सुविधा उपलब्ध गराइएकोमा एकमुष्ट मोबाइल रिचार्ज पुनः रु.११,५००।- खर्च एकमुष्ट लेखेकोमा बढी भुक्तानी भएको रकम सम्बन्धितबाट असुल हुनुपर्ने रु.</p>	११,५००																								
१३६			<b>बढी भत्ता भुक्तानी</b>																									



क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																																												
१३६.१			<p>दुहवी नगरपालिकाको कार्यसञ्चालन निर्देशिका, २०७७ को बुँदा ३(२) मा कुल सदस्यबाहेक बढी पच्चीस प्रतिशतले हुन आउने संख्यामा विज्ञ, आमन्त्रित सदस्य वा सदस्य वा कर्मचारीलाई बैठक भत्ता उपलब्ध गराइने व्यवस्था छ । निम्नानुसार बैठकहरुको भत्ता भुक्तानी गर्दा निर्देशिका विपरित बढी आमन्त्रित सदस्यहरुलाई बैठक भत्ता उपलब्ध गरिएको रु.३४,५१०।- रकम असुल गरी स्थानीय सञ्चित कोष दाखिला गर्नुपर्ने रु.</p> <table border="1"> <thead> <tr> <th>क्र.सं.</th> <th></th> <th>तोकिएको सदस्य संख्या</th> <th>जम्मा आमन्त्रित सदस्य</th> <th>बढी सदस्य</th> <th>बढी भुक्तानी</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>कार्यपालिका बैठक बैशाख ११</td> <td>६१</td> <td>१८</td> <td>२</td> <td>१७००</td> </tr> <tr> <td>२</td> <td>कार्यपालिका बैठक आषाढ ३</td> <td>६१</td> <td>२१</td> <td>५</td> <td>४२५०</td> </tr> <tr> <td>३</td> <td>सार्वजनिक सेवा तथा क्षमता विकास समिति</td> <td>३</td> <td>५</td> <td>४</td> <td>४०८०</td> </tr> <tr> <td>४</td> <td>सामाजिक विकास समिति</td> <td>३</td> <td>४</td> <td>३</td> <td>३०६०</td> </tr> <tr> <td>५</td> <td>पूर्वाधार विकास समिति</td> <td>३</td> <td>४</td> <td>३</td> <td>३०६०</td> </tr> <tr> <td>६</td> <td>आर्थिक विकास समिति</td> <td>३</td> <td>४</td> <td>३</td> <td>३०६०</td> </tr> <tr> <td>७</td> <td>वातावरण तथा विपद व्यवस्थापन समिति</td> <td>३</td> <td>५</td> <td>४</td> <td>४०८०</td> </tr> <tr> <td>८</td> <td>बजेट तथा कार्यक्रम तर्जुमा समिति</td> <td>९</td> <td>१४</td> <td>११</td> <td>११२२०</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td></td> <td>जम्मा</td> <td>३४५१०</td> </tr> </tbody> </table>	क्र.सं.		तोकिएको सदस्य संख्या	जम्मा आमन्त्रित सदस्य	बढी सदस्य	बढी भुक्तानी	१	कार्यपालिका बैठक बैशाख ११	६१	१८	२	१७००	२	कार्यपालिका बैठक आषाढ ३	६१	२१	५	४२५०	३	सार्वजनिक सेवा तथा क्षमता विकास समिति	३	५	४	४०८०	४	सामाजिक विकास समिति	३	४	३	३०६०	५	पूर्वाधार विकास समिति	३	४	३	३०६०	६	आर्थिक विकास समिति	३	४	३	३०६०	७	वातावरण तथा विपद व्यवस्थापन समिति	३	५	४	४०८०	८	बजेट तथा कार्यक्रम तर्जुमा समिति	९	१४	११	११२२०					जम्मा	३४५१०	३४,५१०
क्र.सं.		तोकिएको सदस्य संख्या	जम्मा आमन्त्रित सदस्य	बढी सदस्य	बढी भुक्तानी																																																											
१	कार्यपालिका बैठक बैशाख ११	६१	१८	२	१७००																																																											
२	कार्यपालिका बैठक आषाढ ३	६१	२१	५	४२५०																																																											
३	सार्वजनिक सेवा तथा क्षमता विकास समिति	३	५	४	४०८०																																																											
४	सामाजिक विकास समिति	३	४	३	३०६०																																																											
५	पूर्वाधार विकास समिति	३	४	३	३०६०																																																											
६	आर्थिक विकास समिति	३	४	३	३०६०																																																											
७	वातावरण तथा विपद व्यवस्थापन समिति	३	५	४	४०८०																																																											
८	बजेट तथा कार्यक्रम तर्जुमा समिति	९	१४	११	११२२०																																																											
				जम्मा	३४५१०																																																											

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																				
१३६.२			<p>आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३९(३) सरकारी रकम खर्च गर्दा अधिकार प्राप्त अधिकरीबाट खर्च गर्न स्वीकृत गराई सोही अनुसार खर्च गर्नुपर्ने त्यस्तै नियम ३९(५) मा कुनै सरकारी निकायबाट खर्च पुष्टि गर्ने विल, भरपाई, प्रमाण र कागजात संलग्न हुनुपर्ने उल्लेख छ । विभिन्न मितिमा भएको कार्यपालिका तथा वडा बैठक भत्ता वापत भुक्तानी दिँदा बैठकमा अनुपस्थित निम्नानुसार पदाधिकारीलाई समेत भुक्तानी भएको अग्रिम कर कट्टी गरे बाहेकको रकम असुल गर्नुपर्ने रु.</p> <table border="1" data-bbox="757 363 1749 683"> <thead> <tr> <th>क्र.सं.</th> <th>भौ. नं., मिति</th> <th>नाम</th> <th>रकम</th> <th>कैफियत</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>२७४, २०७७।७।३</td> <td>श्री शुशिला उराव</td> <td>८५०</td> <td>वडा नं १० मंसिर ३० मा अनुपस्थित</td> </tr> <tr> <td>२</td> <td>४२६, २०७७।७।२६</td> <td>श्री मो हजरत मियाँ</td> <td>१७००</td> <td>वडा नं ९ माघ ११ र २७ मा अनुपस्थित</td> </tr> <tr> <td></td> <td></td> <td><b>जम्मा</b></td> <td><b>२५५०</b></td> <td></td> </tr> </tbody> </table>	क्र.सं.	भौ. नं., मिति	नाम	रकम	कैफियत	१	२७४, २०७७।७।३	श्री शुशिला उराव	८५०	वडा नं १० मंसिर ३० मा अनुपस्थित	२	४२६, २०७७।७।२६	श्री मो हजरत मियाँ	१७००	वडा नं ९ माघ ११ र २७ मा अनुपस्थित			<b>जम्मा</b>	<b>२५५०</b>		२,५५०
क्र.सं.	भौ. नं., मिति	नाम	रकम	कैफियत																				
१	२७४, २०७७।७।३	श्री शुशिला उराव	८५०	वडा नं १० मंसिर ३० मा अनुपस्थित																				
२	४२६, २०७७।७।२६	श्री मो हजरत मियाँ	१७००	वडा नं ९ माघ ११ र २७ मा अनुपस्थित																				
		<b>जम्मा</b>	<b>२५५०</b>																					

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																					
१३७	३७५	२०७७-७-१९	<p><b>कार्यालय समयमा भत्ता भुक्तानी</b></p> <p>दहवी नगरपालिकाको कार्यसञ्चालन निर्देशिका, २०७७ को बुँदा ३(२) मा कार्यालय समयमा बसेको बैठकको बैठक भत्ता उपलब्ध गराइने छैन उल्लेख छ । प्राविधिक करार सेवा पदको सूचना प्रकाशन बैठक २०७७ असोज १६ दिउसो २ बजे बसेकोमा समेत भत्ता लिएकोले निम्नानुसार उपस्थित पदाधिकारीहरुबाट असुल हुनुपर्ने रु.५,१००।-</p> <table border="1" style="margin-left: auto; margin-right: auto;"> <thead> <tr> <th>क्रम</th> <th>कर्मचारीको नाम</th> <th>असुली रकम</th> </tr> </thead> <tbody> <tr> <td>१३७.१</td> <td>प्र. प्र. अ. श्री विनोद कुमार न्यौपाने</td> <td>८५०</td> </tr> <tr> <td>१३७.२</td> <td>श्री विन्देश्वर महतो</td> <td>८५०</td> </tr> <tr> <td>१३७.३</td> <td>श्री राम कुमार यादव</td> <td>८५०</td> </tr> <tr> <td>१३७.४</td> <td>श्री डिकबहादुर कटवाल</td> <td>८५०</td> </tr> <tr> <td>१३७.५</td> <td>श्री दिपेन्द्र चौधरी</td> <td>८५०</td> </tr> <tr> <td>१३७.६</td> <td>श्री अजय कुमार गौतम</td> <td>८५०</td> </tr> </tbody> </table>	क्रम	कर्मचारीको नाम	असुली रकम	१३७.१	प्र. प्र. अ. श्री विनोद कुमार न्यौपाने	८५०	१३७.२	श्री विन्देश्वर महतो	८५०	१३७.३	श्री राम कुमार यादव	८५०	१३७.४	श्री डिकबहादुर कटवाल	८५०	१३७.५	श्री दिपेन्द्र चौधरी	८५०	१३७.६	श्री अजय कुमार गौतम	८५०	५,१००
क्रम	कर्मचारीको नाम	असुली रकम																							
१३७.१	प्र. प्र. अ. श्री विनोद कुमार न्यौपाने	८५०																							
१३७.२	श्री विन्देश्वर महतो	८५०																							
१३७.३	श्री राम कुमार यादव	८५०																							
१३७.४	श्री डिकबहादुर कटवाल	८५०																							
१३७.५	श्री दिपेन्द्र चौधरी	८५०																							
१३७.६	श्री अजय कुमार गौतम	८५०																							
१३८			<p><b>भ्रमण आदेश स्वीकृति</b></p> <p>गाउँ तथा नगर सभाका सदस्यहरुको सुविधा सम्बन्धी ऐन, २०७५ को दफा ८(६) मा सभाका सदस्यको हकमा पालिका प्रमुखबाट भ्रमण आदेश स्वीकृत गराउनु पर्ने व्यवस्था छ । त्यसै गरी दुहवी नगरपालिकाको कार्यसञ्चालन निर्देशिका, २०७७ को बुँदा ७(२) मा प्रमुख प्रशासकीय अधिकृत बाहेक सबै कर्मचारीको भ्रमण आदेश स्वीकृति प्रमुख प्रशासकीय अधिकृतबाट गर्नपर्ने व्यवस्था रहेको छ । नमुना छनौटका आधारमा परीक्षण गर्दा निर्देशिकामा भएको व्यवस्था विपरीत वडा कार्यालयतर्फका कर्मचारीको भ्रमण आदेश स्वीकृति तोकिए बमोजिम नभइ अन्य पदाधिकारीबाट गरिएको देखिएकोले निम्नानुसार रु.७४,१५०।- भुक्तानी नियमित देखिएन । तोकिएको व्यक्तिबाट भ्रमण आदेश स्वीकृत गराई मात्र भ्रमण खर्च भुक्तानी दिनुपर्दछ ।</p> <table border="1" style="margin-left: auto; margin-right: auto;"> <thead> <tr> <th>क्र.सं.</th> <th>गो.भौ.नं./ मिति</th> <th>शीर्षक/उपशीर्षक</th> <th>पदाधिकारी</th> <th>स्वीकृत गरेको</th> <th>भुक्तानी रकम</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>१६३४, ३।१३</td> <td>न. पा. चालु</td> <td>वडा सचिव श्री कृष्ण देव अमात</td> <td>वडा अध्यक्ष</td> <td>७८००</td> </tr> </tbody> </table>	क्र.सं.	गो.भौ.नं./ मिति	शीर्षक/उपशीर्षक	पदाधिकारी	स्वीकृत गरेको	भुक्तानी रकम	१	१६३४, ३।१३	न. पा. चालु	वडा सचिव श्री कृष्ण देव अमात	वडा अध्यक्ष	७८००	७४,१५०									
क्र.सं.	गो.भौ.नं./ मिति	शीर्षक/उपशीर्षक	पदाधिकारी	स्वीकृत गरेको	भुक्तानी रकम																				
१	१६३४, ३।१३	न. पा. चालु	वडा सचिव श्री कृष्ण देव अमात	वडा अध्यक्ष	७८००																				

क्रम	भौचर नम्बर	भौचर मिति	विषय	बेरुजु रकम																																																																								
			<table border="1"> <tr> <td>२</td> <td>१६९७, ३।१६</td> <td>न. पा. चालु</td> <td>श्री रुप नारायण मेहता</td> <td>वडा अध्यक्ष</td> <td>२७००</td> </tr> <tr> <td>३</td> <td>१७२६, ३।१८</td> <td>न. पा. चालु</td> <td>वडा सदस्य श्री पन्नुलाल चौधरी</td> <td>वडा अध्यक्ष</td> <td>७५००</td> </tr> <tr> <td>४</td> <td>१७२६, ३।१८</td> <td>न. पा. चालु</td> <td>वडा अध्यक्ष श्री विजयकुमार चौधरी</td> <td>स्वयं</td> <td>७५००</td> </tr> <tr> <td>५</td> <td>१७५३, ३।२०</td> <td>न. पा. चालु</td> <td>श्री वसन्त कुमार उराव</td> <td>वडा अध्यक्ष</td> <td>२७००</td> </tr> <tr> <td>६</td> <td>१७५७, ३।२०</td> <td>न. पा. चालु</td> <td>श्री दशनलाल चौधरी</td> <td>वडा अध्यक्ष</td> <td>७५००</td> </tr> <tr> <td>७</td> <td>१८८०, ३।२५</td> <td>न. पा. चालु</td> <td>श्री गोपाल खतिवडा</td> <td>वडा अध्यक्ष</td> <td>८७००</td> </tr> <tr> <td>८</td> <td>१८८०, ३।२५</td> <td>न. पा. चालु</td> <td>श्री निरज चौधरी</td> <td>वडा अध्यक्ष</td> <td>२२५०</td> </tr> <tr> <td>९</td> <td>१८९२, ३।२५</td> <td>न. पा. चालु</td> <td>श्री वैधनाथ चौधरी</td> <td>वडा अध्यक्ष</td> <td>६२५०</td> </tr> <tr> <td>१०</td> <td>१८९२, ३।२५</td> <td>न. पा. चालु</td> <td>श्री रंजिता चौधरी</td> <td>वडा अध्यक्ष</td> <td>६२५०</td> </tr> <tr> <td>११</td> <td>१८९२, ३।२५</td> <td>न. पा. चालु</td> <td>श्री रोहितकुमार सुवेदी</td> <td>वडा अध्यक्ष</td> <td>७५००</td> </tr> <tr> <td>१२</td> <td>१८९२, ३।२५</td> <td>न. पा. चालु</td> <td>श्री संजयकुमार यादव</td> <td>वडा अध्यक्ष</td> <td>७५००</td> </tr> <tr> <td></td> <td>जम्मा</td> <td></td> <td></td> <td></td> <td>७४१५०</td> </tr> </table>	२	१६९७, ३।१६	न. पा. चालु	श्री रुप नारायण मेहता	वडा अध्यक्ष	२७००	३	१७२६, ३।१८	न. पा. चालु	वडा सदस्य श्री पन्नुलाल चौधरी	वडा अध्यक्ष	७५००	४	१७२६, ३।१८	न. पा. चालु	वडा अध्यक्ष श्री विजयकुमार चौधरी	स्वयं	७५००	५	१७५३, ३।२०	न. पा. चालु	श्री वसन्त कुमार उराव	वडा अध्यक्ष	२७००	६	१७५७, ३।२०	न. पा. चालु	श्री दशनलाल चौधरी	वडा अध्यक्ष	७५००	७	१८८०, ३।२५	न. पा. चालु	श्री गोपाल खतिवडा	वडा अध्यक्ष	८७००	८	१८८०, ३।२५	न. पा. चालु	श्री निरज चौधरी	वडा अध्यक्ष	२२५०	९	१८९२, ३।२५	न. पा. चालु	श्री वैधनाथ चौधरी	वडा अध्यक्ष	६२५०	१०	१८९२, ३।२५	न. पा. चालु	श्री रंजिता चौधरी	वडा अध्यक्ष	६२५०	११	१८९२, ३।२५	न. पा. चालु	श्री रोहितकुमार सुवेदी	वडा अध्यक्ष	७५००	१२	१८९२, ३।२५	न. पा. चालु	श्री संजयकुमार यादव	वडा अध्यक्ष	७५००		जम्मा				७४१५०	
२	१६९७, ३।१६	न. पा. चालु	श्री रुप नारायण मेहता	वडा अध्यक्ष	२७००																																																																							
३	१७२६, ३।१८	न. पा. चालु	वडा सदस्य श्री पन्नुलाल चौधरी	वडा अध्यक्ष	७५००																																																																							
४	१७२६, ३।१८	न. पा. चालु	वडा अध्यक्ष श्री विजयकुमार चौधरी	स्वयं	७५००																																																																							
५	१७५३, ३।२०	न. पा. चालु	श्री वसन्त कुमार उराव	वडा अध्यक्ष	२७००																																																																							
६	१७५७, ३।२०	न. पा. चालु	श्री दशनलाल चौधरी	वडा अध्यक्ष	७५००																																																																							
७	१८८०, ३।२५	न. पा. चालु	श्री गोपाल खतिवडा	वडा अध्यक्ष	८७००																																																																							
८	१८८०, ३।२५	न. पा. चालु	श्री निरज चौधरी	वडा अध्यक्ष	२२५०																																																																							
९	१८९२, ३।२५	न. पा. चालु	श्री वैधनाथ चौधरी	वडा अध्यक्ष	६२५०																																																																							
१०	१८९२, ३।२५	न. पा. चालु	श्री रंजिता चौधरी	वडा अध्यक्ष	६२५०																																																																							
११	१८९२, ३।२५	न. पा. चालु	श्री रोहितकुमार सुवेदी	वडा अध्यक्ष	७५००																																																																							
१२	१८९२, ३।२५	न. पा. चालु	श्री संजयकुमार यादव	वडा अध्यक्ष	७५००																																																																							
	जम्मा				७४१५०																																																																							
१३९			<p><b>निर्देशिका विपरीत भत्ता भुक्तानी</b></p> <p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०७७।७८ को सशर्त अनुदान कार्यक्रम सञ्चालन मार्गदर्शनमा खर्चको मापदण्ड उल्लेख छ । पालिकाको क्षयरोग नियन्त्रण कार्यक्रमको चौमासिक कोहर्ट गोष्ठीमा २०७७।१।१९ मा भएको र सोमा निम्नानुसार भत्ता वितरण भएकोमा कार्यक्रम सञ्चालन मार्गदर्शन सो भत्ता दिने आधार उल्लेख भएको पाइएन । तसर्थ कार्यक्रम संयोजकलाई रु.५०० अन्य पदाधिकारीलाई दिइएको भत्ता असुल गरी संघीय सज्जित कोषमा दाखिला गर्नुपर्ने रु.</p>	३,४००																																																																								

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																																																							
१४०			<b>औषधि खरिद</b>																																																								
१४०.१			सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ को उपनियम १(क) मा बिस लाख रुपैयाँसम्मको औषधिजन्य मालसामान उत्पादकले राष्ट्रिय स्तरको समाचारपत्रमा सूचना प्रकाशन गरी तोकेको बिक्री मूल्यमा सोझै खरिद गर्न सकिने व्यवस्था छ । पालिकाले निम्नानुसार विभिन्न शीर्षकहरुबाट टुक्रा टुक्रा पारी सो तोकिएको सीमा भन्दा बढी साझै खरिद गरिएको नियमित देखिएन ।	२,९२९,२६०																																																							
			<table border="1"> <thead> <tr> <th>भौ नं</th> <th>मिति</th> <th>ब उ शी</th> <th>रकम</th> <th>विवरण</th> </tr> </thead> <tbody> <tr> <td>९</td> <td>२०७७।१०।११</td> <td>स्वास्थ्य चालु</td> <td>७६५८८</td> <td>विभिन्न</td> </tr> <tr> <td>४</td> <td>२०७७।७।२७</td> <td>अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम</td> <td>२२२२६४</td> <td>फोलिक एसिड</td> </tr> <tr> <td>४२</td> <td>२०७८।३।२३</td> <td>अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम</td> <td>४३६१५०</td> <td>फोलिक एसिड</td> </tr> <tr> <td>२४९</td> <td>२०७७।६।३०</td> <td>न पा चालु</td> <td>१०००००</td> <td>औषधि खरिद</td> </tr> <tr> <td>६१६</td> <td>२०७७।९।८</td> <td>न पा चालु</td> <td>५७९६६८</td> <td>औषधि खरिद</td> </tr> <tr> <td>६२७</td> <td>२०७७।९।१०</td> <td>न पा चालु</td> <td>२८१४९६</td> <td>औषधि खरिद</td> </tr> <tr> <td>९३०</td> <td>२०७७।११।४</td> <td>न पा चालु</td> <td>४९९८५२</td> <td>औषधि खरिद</td> </tr> <tr> <td>१५६९</td> <td>२०७८।३।४</td> <td>न पा चालु</td> <td>२३३६२९</td> <td>औषधि खरिद</td> </tr> <tr> <td>२५</td> <td>२०७७।७।२१</td> <td>संघीय हस्तान्तरित कार्यक्रम</td> <td>४९९६१३</td> <td>औषधि खरिद</td> </tr> <tr> <td></td> <td></td> <td></td> <td>२९२९२६०</td> <td></td> </tr> </tbody> </table>	भौ नं	मिति	ब उ शी	रकम	विवरण	९	२०७७।१०।११	स्वास्थ्य चालु	७६५८८	विभिन्न	४	२०७७।७।२७	अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम	२२२२६४	फोलिक एसिड	४२	२०७८।३।२३	अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम	४३६१५०	फोलिक एसिड	२४९	२०७७।६।३०	न पा चालु	१०००००	औषधि खरिद	६१६	२०७७।९।८	न पा चालु	५७९६६८	औषधि खरिद	६२७	२०७७।९।१०	न पा चालु	२८१४९६	औषधि खरिद	९३०	२०७७।११।४	न पा चालु	४९९८५२	औषधि खरिद	१५६९	२०७८।३।४	न पा चालु	२३३६२९	औषधि खरिद	२५	२०७७।७।२१	संघीय हस्तान्तरित कार्यक्रम	४९९६१३	औषधि खरिद				२९२९२६०		
भौ नं	मिति	ब उ शी	रकम	विवरण																																																							
९	२०७७।१०।११	स्वास्थ्य चालु	७६५८८	विभिन्न																																																							
४	२०७७।७।२७	अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम	२२२२६४	फोलिक एसिड																																																							
४२	२०७८।३।२३	अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम	४३६१५०	फोलिक एसिड																																																							
२४९	२०७७।६।३०	न पा चालु	१०००००	औषधि खरिद																																																							
६१६	२०७७।९।८	न पा चालु	५७९६६८	औषधि खरिद																																																							
६२७	२०७७।९।१०	न पा चालु	२८१४९६	औषधि खरिद																																																							
९३०	२०७७।११।४	न पा चालु	४९९८५२	औषधि खरिद																																																							
१५६९	२०७८।३।४	न पा चालु	२३३६२९	औषधि खरिद																																																							
२५	२०७७।७।२१	संघीय हस्तान्तरित कार्यक्रम	४९९६१३	औषधि खरिद																																																							
			२९२९२६०																																																								

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम
१४०.२			<ul style="list-style-type: none"> <li>• आपूर्ति हुने औषधि डब्लु.एच.ओ. सटिफाइड हुनुपर्ने औषधिको उत्पादन मिति, ब्याच नं र म्याद समाप्त मिति उल्लेख गरी सम्बन्धित विषय विज्ञाबाट मुचुल्का उठाई राख्ने नगरेको तथा उक्त</li> <li>• औषधि बिक्रीको लागि होइन भनि निःशुल्क वितरणको लोगो खुलाएको प्रमाण समावेश नभएको,</li> <li>• आपूर्ति भएका औषधी एंवम समान स्टोर दाखिला हुनुअघि स्पेशीफिकेशन अनुसार भए/नभएको नखुलाएको कारण औषधिको गुणस्तर र म्याद सम्बन्धमा यकिन गर्न सकिएन ।</li> <li>• औषधिको जिन्सी कितावमा आम्दानी बाँध्दा खरिद गरेको र हस्तान्तरण भई आएको खुल्ने गरी व्यवस्थित रूपमा आम्दानी बाँध्ने नगरेको,</li> <li>• औषधिको खर्च घटाउदा मागफारामको आधारमा घटाउनु पर्नेमा एकमुष्ट घटाउने गरेको ।</li> <li>• तसर्थ औषधिको खरिद, आपूर्ति, दाखिला तथा खर्चको विवरण अद्यावधिक हुने गरी अभिलेख राख्ने, तोकिएको गुणस्तर अनुसारकै औषधि प्राप्त भएको नभएको एकीन गरी हस्तान्तरण तथा खरिद गरीएको औषधिको विवरण खुल्ने गरी अभिलेख राख्ने तथा आर्थिक वर्षको अन्त्यमा बांकी रहेको औषधिहरू. जिम्मेवारी जिन्सी अभिलेख व्यवस्थित गर्नेतर्फ ध्यान दिनुपर्दछ ।</li> </ul>	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम																				
१४१	५७१	२०७८-३-३०	<p><b>अग्रिम कर तथा धरौटी कट्टी</b></p> <p>भूक्तानीमा घटी रकम कट्टी: सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२३ (४) मा भूक्तानी गर्दा ५ प्रतिशत रकम कट्टा गरी राख्नुपर्ने व्यवस्था छ । त्यसै गरी आयकर ऐन, २०५८ को दफा ८९ मा ठेक्का वा करारको भूक्तानीमा १.५ प्रतिशत अग्रिम कर कट्टी गर्नुपर्ने व्यवस्था रहेको छ । ठेक्का नं ०७७।०७८-०४ नगरपालिकाको गेट निर्माण योजनाको तेस्रो रनिड विलको रकम भूक्तानीमा मटियैत विल्डर्स को विजक नं ११ मिति २०७८।३।३० को विजकवाट तपशिल वमोजिम घटी रकम कट्टी गरेकोले सम्बन्धितसंग असुल गरी दाखिला गर्नुपर्ने देखिएको रु</p> <table border="1"> <thead> <tr> <th>सि नं</th> <th>विवरण</th> <th>कट्टी गर्नुपर्ने रु</th> <th>कट्टी भएको रकम रु</th> <th>असुल गर्नुपर्ने</th> </tr> </thead> <tbody> <tr> <td>१</td> <td>अग्रिम आयकर</td> <td>१७२१८।०३</td> <td>१४२४९।०</td> <td>२९६९।०३</td> </tr> <tr> <td>२</td> <td>धरौटी</td> <td>५७३९३।४३</td> <td>४७४९५।०</td> <td>९८९८।४३</td> </tr> <tr> <td></td> <td>जम्मा रु</td> <td></td> <td></td> <td>१२८६७।४६</td> </tr> </tbody> </table>	सि नं	विवरण	कट्टी गर्नुपर्ने रु	कट्टी भएको रकम रु	असुल गर्नुपर्ने	१	अग्रिम आयकर	१७२१८।०३	१४२४९।०	२९६९।०३	२	धरौटी	५७३९३।४३	४७४९५।०	९८९८।४३		जम्मा रु			१२८६७।४६	१२,८६७
सि नं	विवरण	कट्टी गर्नुपर्ने रु	कट्टी भएको रकम रु	असुल गर्नुपर्ने																				
१	अग्रिम आयकर	१७२१८।०३	१४२४९।०	२९६९।०३																				
२	धरौटी	५७३९३।४३	४७४९५।०	९८९८।४३																				
	जम्मा रु			१२८६७।४६																				
१४२			<p><b>प्रोभिनाल सम आइटमको बील</b></p> <p>आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३६(३) मा सरकारी रकम खर्च गर्दा खर्च पुष्टि गर्ने बिल, भरपाई, प्रमाण र कागजात संलग्न राख्नुपर्ने तथा ३६(८) मा कुनै रकमको भूक्तानी दिँदा रित पुगे नपुगेको जाँच गर्नुपर्ने व्यवस्था छ । ठेक्का नं १२।०७८।०३।३० वाट०७६।०७७-३६ कोल्ड स्टोर निर्माण योजना निर्माणको लागि दुहवी कन्स्ट्रक्सनसंग संझौता भइ अन्तिम विल भूक्तानीमा पि एस आइटममा एलमुनियम वर्क भनी रु १४०९५६।८३ समावेश गरी भूक्तानी गरेकोमा सो कार्यको विल आन्तरिक लेखा परीक्षणबाट औल्ययाइएकोमा हालसम्म पेश नभएकोले पि एस आइटमको विल पेश हुनुपर्ने अन्यथा असुल गर्नुपर्ने रु</p>	१४०,९५७																				
१४३			<p>अनुगमन तथा सम्परीक्षण</p> <p>स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ मा बेरुजू फछर्यौट गर्ने व्यवस्था रहेको छ । सोही ऐनको दफा ८४ (२) (घ) मा बेरुजू फछर्यौट गर्ने गराउने काम कर्तव्य प्रमुख प्रशासकीय अधिकृतको हुने व्यवस्था छ । कार्यालयले डोर समक्ष गत विगतको बेरुजू फछर्यौट गरी सम्परीक्षणको लागि पेश गरेकोमा निम्नानुसार फछर्यौट मनासिव देखिएकोले सम्परीक्षण गरिएको छ ।</p> <table border="1"> <thead> <tr> <th>आर्थिक वर्ष</th> <th>दफा</th> <th>फछर्यौटको व्यहोरा</th> <th>फछर्यौटको आधार</th> <th>जम्मा फछर्यौट</th> </tr> </thead> <tbody> <tr> <td></td> <td></td> <td></td> <td></td> <td></td> </tr> </tbody> </table>	आर्थिक वर्ष	दफा	फछर्यौटको व्यहोरा	फछर्यौटको आधार	जम्मा फछर्यौट																
आर्थिक वर्ष	दफा	फछर्यौटको व्यहोरा	फछर्यौटको आधार	जम्मा फछर्यौट																				

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय				असुल	प्रमाण	पेशकी		बेरुजु रकम
				२०७४।७५	३१	भत्ता दाखिला	४१०८				४१०८
				२०७४।७५	४०	बढी भुक्तानी दाखिला	११३०				११३०
				२०७४।७५	५४	कलावती मामी बहाल कर दाखिला	२२००				२२००
				२०७४।७५	६६	नरेश कुमार माझी पे फ			६००००		६००००
				२०७४।७५	६६	तारिक चन्द्र सरदार पे फ			२०००००		२०००००
				२०७४।७५	६६	जानकी प्रसाद अधिकारी पे फ			११२५००		११२५००
				२०७४।७५	६६	कुमार बराल पे फ			१७०००		१७०००
				२०७४।७५	६६	वेद नारायण गच्छदार पे फ			५००००		५००००
				२०७४।७५	६६	माधव भण्डारी पे फ			२०००००		२०००००
				२०७४।७५	६६	शिव नारायण चौधरी पे फ			५०००		५०००
				२०७४।७५	६६	कुमार बराल पे फ			१६०००		१६०००
				२०७४।७५	६६	एलेभेन एरोज क्लब पे फ			३०००००		३०००००
				२०७४।७५	६६	मेहदी हुसेन पे फ			२०००००		२०००००
				२०७४।७५	६६	मो अजुल हुसेन पे फ			२०००००		२०००००



क्रम	भौचर नम्बर	भौचर मिति	बिषय								बेरुजु रकम
				२०७४।७५	६६	ललिता थरुनी पे फ			२०७५०	२०७५०	
				२०७५।७६	३६	पदाधिकारी पोशाक खर्च	६२००००			६२००००	
				२०७५।७६	५४	विद्यालय अनुदान		१२४७०००		१२४७०००	
				२०७५।७६	८१	नीलमणि खनाल पे फ			३०००००	३०००००	
				२०७५।७६	८१	शिव नारायण चौधरी अल्या पे फ			५०००	५०००	
				२०७५।७६	८१	नरेश कुमार माझी अल्या पे फ			५००००	५००००	
				२०७५।७६	८१	ललिता थरुनी पे फ			२५९४०	२५९४०	
				२०७५।७६	८२	सरस्वती मा वि अनुदान पे फ			५१५००००	५१५००००	
				२०७५।७६	८२	साह ब्राईट बुल्स पे फ			३००००००	३००००००	
				२०७५।७६	८२	साह ब्राईट बुल्स पे फ			३२९००००	३२९००००	
				२०७५।७६	८२	माधव भण्डारी पे फ			१५००००	१५००००	
				२०७५।७६	८२	माधव भण्डारी पे फ			२०००००	२०००००	
				२०७५।७६	८२	सुनिता दाहाल साह पे फ			५६८००	५६८००	
				२०७५।७६	८२	मेहदी हुसेन मियाँ पे फ			२०००००	२०००००	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय								बेरुजु रकम
				२०७५।७६	८२	गोल्डेन स्टार युथ क्लब			३०००००	३०००००	
				२०७५।७६	८२	हरिना निर्माण सेवा			७०००००	७०००००	
				२०७६।७७	२४	पदाधिकारी दर्श सुविधा	१८५०००			१८५०००	
				२०७६।७७	२५	नगर प्रमुअ आवाश सुविधा	२०४०००			२०४०००	
				२०७६।७७	२६	पदाधिकारी पोशाक खर्च	६१३८००			६१३८००	
				२०७६।७७	२७	बैठक भत्ता	१२७५			१२७५	
				२०७६।७७	२८	अनुगमन भत्ता	३९९५०			३९९५०	
				२०७६।७७	३१	वेद नारायण गच्छदार खाजा खर्च	१३५०			१३५०	
				२०७६।७७	३३	समुन्नत समाज नेपाल	२४७७८			२४७७८	
				२०७६।७७	३३	आवाज नेपाल	२१०२०			२१०२०	
				२०७६।७७	३३	सामुदायिक महिला आत्मनिर्भर	१६७५४			१६७५४	
				२०७६।७७	३४	वेद नारायण गच्छदार	८६००	६६००		१५२००	
				२०७६।७७	६५	अभिनाश गोसाई पे फ			१०००००	१०००००	
						जम्मा	१७४३९६५	१२५३६००	१४९०८९९०	१७९०६५५५	

क्रम	भौचर नम्बर	भौचर मिति	बिषय	बेरुजु रकम										
१४४			<p>बेरुजुको अद्यावधिक स्थिति</p> <p>स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ मा बेरुजु फछ्यौट गर्ने व्यवस्था रहेको छ । सोही एनको दफा ८४(२)(घ) मा बेरुजु फछ्यौट गर्ने गराउने काम कर्तव्य प्रमुख प्रशासकीय अधिकृतको हुने व्यवस्था छ । यस पालिकाको २०७७।७८ सम्मको फछ्यौट गर्न बाँकी बेरुजुको स्थिति देहाय अनुसार रहेको छ ।</p> <p>रु. हजारमा</p> <table border="1" data-bbox="750 662 1747 901"> <thead> <tr> <th>गत वर्षसम्मको बाँकी बेरुजु (A)</th> <th>यो वर्ष सम्परीक्षण गरिएको बेरुजु (B)</th> <th>यो वर्ष कायम बेरुजु (C)</th> <th>सम्परीक्षणबाट कायम बेरुजु (D)</th> <th>अध्यावधिक बाँकी बेरुजु (E=A-B+C+D)</th> </tr> </thead> <tbody> <tr> <td>१६८१०३</td> <td>१७९०७</td> <td>९८१३८</td> <td>२०</td> <td>२४८३५४</td> </tr> </tbody> </table>	गत वर्षसम्मको बाँकी बेरुजु (A)	यो वर्ष सम्परीक्षण गरिएको बेरुजु (B)	यो वर्ष कायम बेरुजु (C)	सम्परीक्षणबाट कायम बेरुजु (D)	अध्यावधिक बाँकी बेरुजु (E=A-B+C+D)	१६८१०३	१७९०७	९८१३८	२०	२४८३५४	
गत वर्षसम्मको बाँकी बेरुजु (A)	यो वर्ष सम्परीक्षण गरिएको बेरुजु (B)	यो वर्ष कायम बेरुजु (C)	सम्परीक्षणबाट कायम बेरुजु (D)	अध्यावधिक बाँकी बेरुजु (E=A-B+C+D)										
१६८१०३	१७९०७	९८१३८	२०	२४८३५४										